

संग्रह-१८  
क्रम संख्या-१९

# जातक संग्रह

## [ भाग - ३ ]

(कुनै एक भिक्षुको कारणमा बताइएका कथाहरू)

आचार्य

भिन्नु अमृतानन्द

Dhamma Digital



भारु. १०/-

नेह. १३/-

संग्रह-१८  
क्रम संख्या-१९

# जातक संग्रह

[ भाग - ३ ]

(कुनै एक भिक्षुको कारणमा बताइएका कथाहरू)

आचार्य

भिक्षु अमृतानन्द



भारु. १०/-

नेरु. १३/-

प्रकाशकः

“आनन्दकुटी विहारगुठी” •

(सं. द. नं. १/०३१ प्र. जि. अ. का. का.)

आनन्दकुटी, स्वयम्भू,

काठमाडौं, नेपाल ।

फो. नं. १४४२०

( सर्वाधिकार सुरक्षित )

बुद्धाब्दः २५२३

बि. सं. २०३७

प्रथमावृत्ति १०००



मुद्रकः

नेपाल प्रेस

काठमाडौं, नेपाल ।

Collection No. 18

# JATAKA SANGRAHA ( PART III )

Bhikshu Amritananda



Dhamma.Digital

Published by  
ANANDA KUTI VIHARA TRUST  
Ananda Kutti, Kathmandu  
NEPAL.  
1980

## यसमा—

प्रकाशकीय

भूमिका

प्रावकथन

मूल-ग्रन्थहरू

सहायक ग्रन्थ

संकेत शब्दको अर्थ

त्रिपिटक-सूची

विषय-सूची

“जातक संग्रह” भाग-३

नामावली

शब्दावली

गाथा-सूची

## प्रकाशकीय

प्रस्तुत जातक संघर्ष तेजो भाग मुद्रकालीन प्रन्थहरूको  
(आनन्दकुटी विहार गुठीको) प्रकाशन कम्को उपाइसी पन्थ हो ।  
यसप्रकारका प्रन्थहरू प्रकाशन गर्ने लक्ष लिएर अविच्छिन्न कृपमा परिथम  
प्रसिद्धहरूमध्यमा पूज्य लक्ष्मीतात्त्व यहां विरहद्वारा अनुदित भएको हो ।  
ये अंग्रेजी प्रसिद्ध भित्र विहार गुठीले प्रकाशित गर्ने सुअवसर प्रणयो  
हो ।

यसलाई विभिन्न जातक सम्बन्धी महत्वपूर्ण कुराहरू जारी भए  
प्रसिद्धहरूमध्यमी सार्व विश्व जनीरणजन समेत हुने जएकोले जाठकहरूमे सम्पर्क  
संबन्ध जान खुहि भएं काउने छन् आमी आशा लिएको छु ।

तीर्थनारायण मानन्धर

सदस्य-सचिव

आनन्दकुटी विहारगुठी

२०३७ बैसाख ३

## भूमिका—

जसरी पृष्ठो गोल छ भन्ने कुरामा सबैको सहमत छ त्यस्तेवरी विश्व-परिस्थिति, बातावरण तथा मनोभावनाको पनि अव्ययत गर्नुपर्ने अवस्थातिर आँखा विम्लन मिल्दैन भन्ने कुरातिर राजनीतिक, आधिक, सामाजिक र साहित्यिक आदि चुनसुके विषयलाई माझम बनाएर विवेचन। तरे पनि आधिकर कुरो आएर घोटांमा हुँचाउन् । त्यो केहो भने—घट्टले जसरी फङ्कोमाछं त्यस्तेवरी सबै विवर वा बस्तुहरूले फङ्को मारिरहेके छन् । फरक यस्ति हो कि कहिले यता कहिले उता । यसको तात्पर्य केहो भने—पूर्वीसाहित्यतिरका कथाहरूको बर्गीकरण यसी विमिश्र युगलाई पच्छाड्याई हेँदैजाँदा आधुनिक र प्राचीन साहित्य-मध्ये अहिले आधुनिकताले नाक ठाढो पारेको छ भने पहिले प्राचीनताले । तर हिजोआज आधुनिकतामा बाकिकएर प्राचीनतातिर ढस्क्ने समाजको संख्या पनि दिन प्रतिदिन बढवेछ । जेहोस् यसे लहरमा हेँदै जाँदा पूर्वीकथा साहित्यमध्ये जातक कथाको पन आपने खालको पाइएको कुराको विश्वासन जातक कथा संग्रहको भाग एक र दुइको मूर्मिकामा गराइसकेको हुँदा यहाँ दोहोन्याहरहनु पिष्टपेषण गर्नु जस्तै ठान्छन् ।

कसेले भन्नान्—जातककथा प्राचीन परम्पराको परिवेशभन्दा बाहिर आउन नसकेकोले आधुनिक कथा परम्पराको आधारमा यो केही होइन। अध्ययन विनानै यसरी आपनो अनभिज्ञताको प्रदर्शन गर्नेहरूलाई थोरै शब्दमा जबाखदिने हो भने प्राचीन कथाहरूले जसरी मानव-मस्तिष्कलाई बहुमुखी शक्ति प्रदानगरी आपनो जुन उद्देश्य हो (केन्द्र विन्दु) त्यस अनुरूप सम्बन्धित कार्यमा सक्रीय गराएको थिए र अज गराउदेख्नु भने आधुनिक कथाहरूले केवल बाहिरी आवरण मात्र देखाउन सफल भएका छन् न कि नैतिकतालाई साक्षी राखी आवश्यक कार्य क्षेत्रमा उत्रन। त्यसेले मेरो मस्तिष्कले के अनुभव गरेको छ भने—‘यदि वैचारिक दृष्टिता ने आधुनिक कथाको जग हो भने वैचारिक एकता ने प्राचीन कथाको मुटु हो।’

यदि मुक्तकण्ठले भन्ने हो भने प्राचीन कथाहरूले जेजति नैतिक बल तथा अनुशासन देखाएका छन् त्यस्तो बल हिजो आजका कथाहरूको लेखाइमा देखिएता पनि प्राचीनताको दौजोमा महत्वहीन हुँदै जान थालेका त छैनन्? भन्ने प्रश्नवाचक कुरालाई सामाजिक बातावरण र स्वभावसंग तुलनात्मक अध्ययन गर्दा हिजो आज पनि कसेले कुनै कुराको उपमादिन पन्धो भने विभिन्न नैतिक कथा, पुराण र जातक जस्ता कथाहरूकै नाम लिन्छन्। जसरी भएपनि आपनो स्वार्थ पूर्ति कताबाट कसरी हुन्थे त्यतैतिर दौडने हिजो आजको सामाजिक बातावरणले नैतिकता, अनुशासन आदि जस्ता सम्बन्धित विषयहरू त केवल निर्धा र सोक्षाहरूका आधार मात्र हुन् भन्ने ठानेको छ। तर यसरी ठान्नेलाई पनि गहडको नामलिने वित्तिकै सर्व तर्सै जस्तै गरी

तर्साउन सबने खुबी प्राचीनकथाहरूमे थ । जसमध्ये जातक कथा पनि एक हो ।

३२ जना भिक्षु र २ जना भिक्षुणी पात्रहरूको आधारशिलाको पृष्ठ भूमिको आधारमा धेरे समस्याहरू बोकेर हात्रो सन्मुखमा आएको ३८० पृष्ठद्वारा सुसज्जित जातक कथा संग्रह भाग—३ ले यस जन्म र परजन्म (वर्तमान र अतीत) वा जन्मजन्मान्तरसँग गाँसिएको मालारूपी घटनामा मुख्यतया धर्मनिर्देशित सामाजिक, आर्थिक, नैतिक, दार्शनिक र सभोवैज्ञानिकताको पूर्वरूप तयार पानै बुद्धधर्मकोनिमित्त प्रयोग परक भएका असंघ्रहितता, अल्पेच्छता, सन्तुष्टिता, शिक्षाकामिता, प्राप्तिकामिता, तपस्कीमात्र तथा बीर्यवानता आदिको कममै बहुजन हिताय सम्बन्धी सदुपदेश, परोपकारिता, निस्वार्थसेवा, कोघरहित साक्षा, अप्रदानता, अत्मसम्मानता, निरालसता, अनुच्छुल्लङ्घनता र सम्मानता, आदि अस्ता ब्रिमिश्च रोषक घटनाहरू गाँसिएका छन् जसलाई बर्णीकरण तथा विस्तैषण गरी हेर्दा तत्कालीन समाजमित्र पाइने—कुचक्र, वस्त्रान्त्र, धूतवस्त्र, डर, त्रास, लज्जा, आत्मवर्णन, ज्ञोभी तथा ठगीपता, अभिकार बुद्धयोग, खोरो, पर्हिसा, कोघ, मत्स्यध्यायका अनुगामी, कञ्जुस्याहाँको पराकाष्ठा, अर्काको जीवनमार्यि सेस्वहाङ्गुरुद्वोह र स्वार्थज्ञोलुपता आदि अस्ता अमानवीय अपराधहरू हिजो आजे भइरहे ये भइरहेका कुराहरूको विशद अग्रालया गर्दै तत्कालीन समाजलाई सचेत बनाई पूर्वजन्म समेतका कुराहरू बताउन सबने बुढको दिव्य दृष्टिले हेरी पहिले न पछि आउने हमारामा पनि यस्तै घटनाहरूले आदास तयार पानै छन् भनेर रासारूके दोकानमालोनिमित्त उपदेशारूपी ऐना हेर्न सगाहाएँ हो । अबलाई

हेद्दा—कुनै धनाढ्य, कुनै शक्तिमत्त राजा, कुनै निर्वाणिको सपना देख्ने मिक्कु, कुनै आफ्नो स्वार्थपूर्तिकोनिमित्त जसो गर्न पनि तम्सने अन्ध, कुनै इहलोक र परलोक सुधानें उपायको खोजि गर्ने तपस्वी, कुनै धनमात्र थुपारेर सन्तोषमान्ने मूखं, कुनै धनलाई कौडी बराबर पनि नठान्ने त्यागी, कुनै समाजमा आफूलाई ठूलो बनाउन खोज्ने अल्पज्ञ, कुनै आफ्नो श्रीसम्पत्ती ने समाजको भलाइकोनिमित्त हो भन्थान्ने दानी र कुनै मृत्युदेवि भयसीत हुने अदूरवर्णी आदि जस्ता चरित्रहरूको प्रदर्शन गराउँदै छोरी कुटी बुहारी तर्साउने भनाइलाई सार्थक पारे जस्तै गरी भानवसमुदायलाई निश्चित्मांगमा हिङाउने अविरल प्रयासको सन्दर्भमा काम, क्रोध, लोभ, मोह, मद र मात्सर्य जस्ता भित्री शत्रुहरूलाई समाप्त पार्ने सल्लाह दिवे 'प्राणी मात्र एक हुन्' भन्ने भावनारूपी संसारमा सबैलाई पुनर्वास गराउने अभियान प्रारम्भ गर्नकोनिमित्त विभिन्न कारणहरूलाई आधार मानेर ३४ जातकमध्ये कञ्चनबखन्ध जातक र भित्तामित्त जातक अन्तरगतका भिक्षु पात्रहरूलाई थावस्ती नगरमै बसेर र बाँकी जेतवन विहारमै बसी ३२ जातक अन्तरगतका भिक्षु भिक्षुणी पात्रहरूलाई आधार बनाई सबैको सामुन्ने उभ्याई आफू बोधिसत्त्व छोदा बाराणशी राज्यमा ब्रह्मदत्त (ब्रह्मदत्त एक राजा को पद हो, ब्रह्मदत्त भन्ने कुनै एक राजा मान्न होइन) ले राज्य गरिरहेको बेलामा उक्त जातक अन्तरगतका पात्रहरूले अतीत जन्ममा आफ्नो के कस्तो जीवन कसरी यापन गरिरहेका यिए र यस जन्ममा (आफू बुद्ध भद्रसकेपछि) किन यस्ता भएका हुन् भन्ने कुराको प्रशंगलाई आधार मानेर पूर्वजन्मसम्बन्धी क्रियाकलापको समेत विस्तृत परिचय गराउने उपक्रम बुढाद्वारा घालिएको

कुराको अस्तित्वरित्रलाई ने यस जातकले सँगालेको छ र जातकको नामकरण भने पात्रको पूर्वजन्मको आधारमा ने गरिएको छ र यस जन्मको पात्रको खास नाम नलिई कुनै एक मिक्षु र कुनै एक मिक्षुणीको आधारमा परिचय गराइएको छ । जस्तै—

पूर्वजन्ममा अर्काको रगत र मासुको पिपासु तथा यस जन्मको मोज भजा र ऐश आरामलाई सर्वथोक ठान्ने र बुद्धोपदेशपछि खोता-पत्तिफलमा प्रतिष्ठित हुने आवस्तीवासी बहुभाषिङ्गक मिक्षुको कारणलाई लिएर 'देवधर्म जातक', पूर्वजन्ममा पक्षीयोनी (भयूर) मा जन्म लिएको र यस जन्ममा लाज र भयको बास्ता नगरी ऐश आरामक खूनमा लाग्दा लाखै बुद्धधर्म सम्बन्धी नियमबाट अयुतहुने आवस्तीवासी मिक्षुको कारणलाई लिएर 'नच्च जातक', शील सम्बन्धी कुराको ज्ञान-सरल उपायबाट गर्न नसकी बुद्धधर्म ने खोडन तत्पर भएको र पछि बुद्धोपदेशहारा शील पालनको सरल उपायको ज्ञान भएपछि प्रमुखित भई शीलमै बस्ने आवस्तीवासी मिक्षुको कारणलाई लिएर 'कञ्जनकञ्जन जातक', पूर्वजन्मको आत्माभिमानी भीमसेन नामक जुलाहा यस जन्ममा आपनो खान्दानीको धाक र बाफ देखाई आत्माभिमान गर्दै ठान्ने पेशा अपनाउने एक मिक्षुको कारणलाई लिएर 'भीमसेन जातक', पूर्वजन्ममा हस्तीयोनिमा जन्मी यस जन्ममा बुद्धधर्ममा प्रवेश गरेर पनि मृत्युदेखि भयभीत भइरहेको खोतापत्तिफल प्राप्त गर्ने आवस्तीवासी मिक्षुको कारणमा 'तुडबलकटु जातक', पूर्वजन्ममा सेठको नोकर भएर पनि सेठकै खोरा भनी कीर्तेचिह्नीहारा अर्को सेठकी छोरी विवाह गरी घरमुखाहेबनी र बाफ गर्ने तथा यस जन्ममा पनि आपनो आत्मप्रशंसा गर्न लाज नभान्ने

श्रावस्तीवासी भिक्षुको आधारलाई लिएर 'कटाह जातक', आपनो सफलता र असफलता छुट्याउन नसक्ने तथा जेतवनके आसपासमा बस्ने पछि अहंत्व फलमा प्रतिष्ठित भएको भिक्षुको कारणलाई लिएर सम्झाउँदै पशुपक्षिले पनि सफलता र असफलता छुट्याउन सक्तछन् भन्ने कुराको उपमादिन 'घनासन जातक', पूर्वजन्ममा हस्तीयोनिमा जन्मेको र यस जन्ममा आपनो गिर्ध्यप्रति पनि विश्वास नगर्ने अविश्वासी भिक्षुको प्रसंगलाई लिएर 'मित्तामित्त जातक', जन्ताघरको ढोकामा बसी दाउरा चिर्ता चिर्दे सर्पको डसाइले जेतवनारामवासी भिक्षुको कारणलाई लिएर उपमाको रूपमा 'खन्धवत जातक', पूर्वजन्ममा मत्स्य योनिमा जन्मेका हाल रूपको कारणमा छाडा गर्न तम्सिरहने श्रावस्तीवासी दुइ युवक भिक्षुहरूको कारणलाई लिएर 'गङ्गेश्य जातक', पूर्वजन्ममा हस्तीयोनिमा जन्मेका र यस जन्ममा जेतवनको आसपासमा बस्ने भिक्षुको कारणलाई लिएर 'गूथपाण जातक', पूर्वजन्मको सपेरा यस जन्मका महास्थविरको कारणलाई लिएर 'सालक जातक', पूर्वजन्मका राजा यस जन्मका जेतवनको आसपासमै बस्ने क्रोधी भिक्षुको कारणलाई लिएर 'तिलमुट्ठि जातक', पूर्वजन्ममा बाँदर कुलमा जन्मी यस जन्ममा जेतवन विहारभन्दा केहि टाढा बस्ने भिक्षुको कारणलाई लिएर 'उदुम्बर जातक', पूर्वजन्ममा सर्पकुलमा जन्मी यस जन्ममा जेतवनको आसपासमा बस्ने अन्त्यमा अनागामीफलमा प्रतिष्ठित भएका क्रोधी भिक्षुले परिचित हुनाको कारणलाई लिएर 'दद्र जातक', जेतवनके आसपासमा बस्ने तथा अन्त्यमा अनागामीफलमा प्रतिष्ठित भएका क्रोधी भिक्षुको कारणलाई लिएर उपमाको रूपमा देखाउन 'खन्तिवादी जातक', यस जन्ममा

•

अनाथविषिङ्गक र विशाखा उपसिका जस्ता महादानीहरूकहाँ पनि केमोकामा बानलिन जाँदा नपाई उल्टे उनीहरूको अनुचितरूपले उपह्रास गर्दै हिडने तथा अन्यमा स्रोतापत्तिफल प्राप्त गर्ने जेतवनाराम निवासी मिक्षुको कारणलाई लिएर उपमाको रूपमा 'पीठ जातक', पूर्वजन्मको गजकुम्भ नामक जन्तु यस जन्ममा अल्छी मिक्षुले परिचित भई जीवन यापन गरिरहेको आवस्तीवासी मिक्षुको कारणलाई लिएर 'गजकुम्भ जातक', शाश्वतबादी, नगनतावादी, उच्छ्रेवबादी जो आयो उसंको पछिलाने श्रावस्ती राज्यके गुणागुण जान्न नसक्ने गाउँलेहरूकहाँ बस्ने तथा उपदेशपछि स्रोतापत्तिफलमा प्रतिष्ठित हुने एक मिक्षुको कारणलाई लिएर उपमाको रूपमा 'नेह जातक', पहिले सुगुरयोनिमा जन्मी यस जन्ममा मृत्युदेखि ढराउने र उपदेशपछि स्रोतापत्तिफलमा प्रतिष्ठित हुने श्रावस्तीवासी एक मिक्षुको कारणलाई लिएर 'तुष्टिल जातक', कमलको फूलको वास्ना सुँच्चा कुनै देवताद्वारा चोरको अभियोग लागेको कोशल राज्यको जंगलनिवासी तथा पछि स्रोतापत्तिफलमा प्रतिष्ठित भएको एक मिक्षुको कारणलाई लिएर उपमाको रूपमा 'भिसपुष्क जातक', स्वाविष्ट खानामा लालायित हुने तथा बुद्धोपदेशपछि अर्हतफल प्राप्त गर्ने कोशलको एक गाउँमा बस्ने मिक्षुको कारणलाई लिएर उपमाको रूपमा 'महासुक जातक', सामान्य कृरामा पनि भयझूर क्रोध प्रकट गर्ने उपदेशको अन्यमा अनागामीफल प्राप्त गर्ने जेतवनवासी मिक्षुको कारणलाई लिएर उपमाको रूपमा 'चुल्लबोधि जातक', पूर्वजन्मको कञ्जलूस महासेठलाई आपना पुर्खा इन्द्र महाराजले ठोक ठाउँमा ल्पाइदिएपछि बानी भएको तथा अहिलेको जन्ममा पनि बान नद्दीँ

नखाने जेतवनमै बस्ने भिक्षुको कारणलाई लिएर 'बिलारकोसिय जातक', पूर्वजन्ममा ८० कोटी वैमवसम्पन्न भएर पनि महाकञ्जुस देखिने कोसिय नामक सेठ यस जन्ममा महादानी देखिएको श्रावस्तीवासी भिक्षुको कारणलाई लिएर 'सुधाभोजन जातक', पूर्वजन्ममा सुगुरको योनिमा जन्मी जेतवनवासी यस जन्मको बुढो भिक्षु जसले आपनो अनुचित व्यक्तित्व देखाउन सारिपुत्रसंग प्रश्न सोहदा अरुले लखेटनाको कारणलाई लिएर 'सूकर जातक', पूर्वजन्ममा स्थाल भई जन्मेको यस जन्मको जेतवनमै बस्ने बुढो भिक्षु जसले दुइ अष्टश्रावकहरूले प्रश्नोत्तर गरिरहेको ठाउँमा गई उनीहरूसंग बेसमयमा प्रश्न गर्न खोज्दा सधा भंग भएको कारणलाई लिएर 'चतुमटु जातक', पूर्वजन्ममा पनि मनुष्य चोला लिएको र अहिले पनि आपनो जिद्दी नछोडने स्वभावको जेतवनवासी बुढो भिक्षुको कारणलाई लिएर 'कस्सपमन्दिय जातक', पूर्वजन्मको सपेरा अहिलेको सालक जातकमा कै एउटा गाउँले केटोलाई प्रदर्जित गराउँदै निकाल्दै गर्ने जेतवनवासी बुढो भिक्षुको कारणलाई लिएर 'अहितुण्डिक जातक', पूर्वजन्मको तपस्वी र यस जन्ममा आफूले प्रदर्जित गराएको केटोको मृत्युको कारणमा शोक गर्दै हिड्ने जेतवनवासी बुढो भिक्षुको कारणमा 'मिगयोत जातक', पूर्वजन्मको तापस र यस जन्ममा आफैले प्रदर्जित गराएको शिष्यको मृत्युमा शोकविह्राल भई भौतारिइरहेको यस जन्मको जेतवनवासी बुढो भिक्षुको कारणलाई लिएर 'सोमदत्त जातक', पूर्वजन्ममा सुगुर योनिमा जन्मेर पनि युद्धकुशल र यस जन्ममा पनि राजनीतिमा प्रथीण कोशलनिवासी धनुरगहतिस्तथेर र अर्को भिक्षुको कारणलाई लिएर 'तच्छसूकर जातक', पूर्वजन्ममा पक्षी योनिमा जन्मलिई

यस जन्मको अतिलोभिनी भई आफु भिक्षा गर्न जाने ठाउँलाई मयजुरु  
हर लाग्दो स्थान बताई आफूमात्र भोजन गर्न पल्केको शावस्ती कुलपुत्रीको  
कारणलाई लिएर 'अनुसासिक जातक', र पूर्वजन्मकी राजकन्या र यस  
जन्ममा दशबल शास्ताको धर्मोपदेश सुन्दासुन्द बोधिसत्त्वले छहन्त  
हातीकोरूप लिएको बखत सोणुत्तर भन्ने व्याधा पठाई आफ्ने स्वामी  
मार्नेलगाएको पूर्वजन्मको कुरा संस्मरण गरी यस जन्ममा हने शावस्ती-  
वासी कुलकन्या तथा अन्त्यमा अहंत्व प्राप्त गर्ने तरणी भिक्षुणीको  
कारणमा 'छहन्त जातक' ।

उक्त पात्र परिचयको क्रममा यहाँ के अवबोध गर्न सकिन्दै  
भने—कुनै एक भिक्षुणी र कुनै एक भिक्षुको कारणलाई लिएर तत्कालीन  
सम्पूर्ण समाजको प्रतिनिधित्व गर्दै समाजभित्र रहेका असल वा खराक  
विभिन्न बहुमुखी तत्वको विश्लेषणको साथै समाजमा सबै असल मात्र  
बग्न सकेका हुँदैनन् र तिनीहुरुलाई सहिबाटो देखाउन सकेको खण्डमा  
असलमन्दा पनि असल हुन सक्तछन् भन्ने कुरालाई उपदेशको अन्त्यमा  
कुनै स्वीतापति, कुनै अनामामी र कुनै अहंतकलमा प्रतिष्ठित भएको  
कुराको साथै कञ्जूस दानी; लोभी निर्लोभी; कोघी अकोघी; हिसक  
अहिसक; घमण्डी साधु आदिमा परिवर्तन भएका कुराले ने पर्युषित  
गर्दै सबै भिक्षु यसप्रकारका (प्रारम्भमा खराक आचरणका) नभई  
बहुजन हिताय जीवन समर्पण गर्ने घेरे छन् र भिक्षु वा भिक्षुणी भई  
सक्ता पनि कुनै कुनै अज्ञानरूपी अन्धकारमै रमलिइरहेका हुँदा रहेछन्  
भन्ने दृष्टान्त देखाई सबैलाई सहि आचरणको दृश्यावलोकन गराउने

सत्प्रयास जारी राख्दै यस संग्रहले भिक्षुत्वको परिमाणा दिवं भनेको  
छ कि—

१. “अनिक्कसावो कासावं यो वत्यं परिदहेस्सति ।

अपेतो दम सच्चेन न सो कासावमरहति ॥

२. “यो च वन्तकसावस्स सीलेसु सुसमाहितो ।

उपेतो दमसच्चेन स वे कासावमरहति ॥”

(छद्मत जातक पृ. २७१)

(अर्थात् जसले अज्ञानादि रूपी अन्धकारलाई नहटाई गेरुवस्त्र  
लगाउँद्दै त्यस्तो संयम र सत्यताबाट बिल्कुलै टाढा रहेको मानिसले  
गेरुवस्त्र पहिरन योग्य छैन र जसले अज्ञानरूपी अन्धकारलाई हटाइ ज्ञान  
प्रदीप बाली शीलमा प्रतिष्ठित भएको छ त्यस्तो संयम र सत्यताको  
महत्व बुझ्ने पुरुषले मात्र गेरुवस्त्र लगाउन योग्य छ ।)

यसे सन्दर्भमा संग्रहरूपी रंगमञ्चतिर आँखा, कान र मस्तिष्क-  
लाई लगाउँदा देखन, सुन्न र अनुभव गर्न पाइने कुराहरूको मोटामोटो  
रूपमा सारांश खिच्ने हो भने—सर्वप्रथम आत्माभिमान, कोध र वैरता  
कसेले पनि गर्नुहुँदैन र योभन्दा ठूलो शत्रु अर्को हुन सक्तैन यसले  
सबैलाई भूमीभूत पानंसक्तद्वय भन्ने कुरातिर चुल्लबोधि जातक, तिलमुट्ठि  
जातक, दहर जातक र खनितवादी जातकहरूले संकेत मात्र होइन  
भविष्यवाणी समेत गर्दै धनमत्त भएपछि जतिसुकै मूर्ख मानिस भएपनि  
आफलाई न ठूलो ठान्दछ भन्ने कुरा आजको मात्र नभई परम्परादेखि

चलोआएको विभिन्न प्रकारको शोषणको प्रतीकमध्येको एक हो र जसलाई समाप्त गर्न चलाएको अभियान हिजो आजको मात्र नबई बुद्धके पालादेखि प्रारम्भ भएको हो र अनि भएको हो सौतेनी आमाको कूर हृदय मर्दन योजना । यतिमात्र होइन विना कामको आत्मप्रशंसाले आफूलाई मात्र होइन अरुकोनिमित्त पनि हानिकारक भएको कुरा दर्शाउँदै साँच्चे भन्ने हो भने पशुजीवनभन्दा पनि गएगुञ्जेको मनुष्यजीवन हुन पुगेको छ भन्ने कुराको अपशोचमा आँसु चुहाउदै यस्ता अविवेकीहरूलाई चराचुरुङ्गी र अन्य पशुपहरूका कथाहरूले यस प्रकारका दुइ खुट्टे मानिसहरूलाई मनुष्यपयमा हिङ्नुपर्ने निर्देशनदिन पनि यहाँ हिच्किचाएको छैन । जुन कुरा भनोवैज्ञानिक सत्य छ भन्न बाध्यहुनु पर्दछ भने अर्कोतिर आपनो व्यक्तिगत फाइदा उठाउनकोनिमित्त जतिसुकै विद्वान् र विवेकी देखिए पनि कुनै कुनैले स्वयं भेषको गोरेटो पनि नरुवाएका होइनन् भन्ने कुरालाई भीमसेनको आडमा चुल्लधनुगहले गरेको नाटकीय योजनाले पनि 'शठे शाठ्यं समाचरेत' भन्ने उक्तिलाई सार्थक पारिदिएको छ र कुनै पनि काम विवेक नपुन्याई गरेको खण्डमा ज्ञानको जीवन दुःखमय खाडलबाट कहिल्ये पनि माथि आउन नसक्ने कुरामा 'धतासन जातक' ले दाबी गर्दै जस्तालाई त्यस्तै गर्ने परम्पराको अध्ययन गर्न पाउने अवसर एकातिर 'गूढथाणक जातक' ले दिलाएको छ भने अर्कोतिर जुन थालमा खायो त्यसैमा चुट्टने जस्ता धूर्ते चरित्रहरू पनि यहाँ नपाइने होइनन् भन्ने कुरालाई लिएर 'उदुम्बर जातक' को आगम्नुक भिक्षुले आपनै विहारमा नियमपूर्वक बस्ने भिक्षुलाई उद्धिट्याउन खोज्नु तथा संगतगुनको फल भन्ने उक्तिलाई चरितार्थ

“यावें सेठको घरको नोकरले सेठके छोराको साथमा पढी बिभिन्न भाषा सिकेपछि कीतेपछद्वारा आफूलाई सेठके छोरो बनाई अर्को सेठकी छोरी विवाह गर्न सफल हुने जस्ता घटनाले मौकापरे अन्नदातालाई समेत धोका दिन नहिच्किचाउने व्यक्तिहरु यत्रतत्र पाइन्थन् भन्ने कुरालाई ‘कटाह जातक’ ले सार्थक पारिविएको छ भने यस्तै गरी अविवेकीको संगत गर्नेले जस्तो ढूलो दुःखमोग अरुले गर्नपर्दैन भन्ने कुराको उदाहरण बझ ‘नेह जातक’ खडा भएको छ ।

यस्तै गरी संग्रहलाई हेर्दै र अनुभव गर्दै जाँदा के पनि अनुभव गर्न पाइन्थ्य भने—जस्तोसुके उत्तम जोबन यापन गर्न पाउने बाटो केला पार्दा पनि अल्पीको पिण्ड बनेर दुःखमोगे अर्थात् आफ्नो खुदामा आफे दम्भरो हाम्ने जस्ता कुराले कम आश्रय चाकित गराउदैन भन्ने कुराको संकेत गर्न ‘गच्छकुरुम्ब जातक’ अगाडि सरेको छ र मनुष्यकर्तव्यमा आलस्य देखाई कालोबद्धार गर्ने जस्ता कुप्रवृत्तिमा लानेले धनीबन्ने मौका पाउनसक्ने र सन्मार्गमा लागी इमान्दारपूर्वक मेहनत गर्नहरूले भने बेहान बेलुका हातमुख जोडन पनि नसक्ने अवस्थातिर ढूसो बिरोध दशाउंदै सम्भारमा यस्ता धूतंहरूले पनि जग्म लिएका छन् जसको शूर्याद्विबाट जतिसुके चंड र विवेकी तथा बिदान् भएपनि उनीहरूको आरजासमा जेलिई आफ्नो कर्तव्य गुमाउन परिरहेका तीता घटनाहरु घटेका कुरालाई ‘कटाह जातक’ र ‘तुषिङ्गल जातक’ जस्ता जातकहरूले परिपुष्टि गरेका छन् भन्दा सच्चाइता र इमान्दारिता अन्योलमा परेका देखिन्थन् । जुन कुरा आज पनि छोरेछ ।

यसरी हेर्दै जाँदा सद्प्रवृत्तिको दाँजोमा कुप्रवृत्तिको चहल पहल

देखिए तापनि यो नगच्छ छ । तैपनि यस्तो भयङ्कुर रोगङ्गपी प्रवृत्ति  
समाजमित्र रहिरहेमा—

एकेनापि कुवृक्षेण कोटरस्थेन वन्धिना ।

दह्यते तद्वनं सर्वं कुपुत्रेण कुलं यथा ॥

मने नीति अनुरूप समाजलाई ने आघात पानं सबने हुनाले यसको  
निमूलं पानंकोनिमित्त सबैलाई मित्रीभाँखा खोलेर हेनं घब्घच्याउने  
प्रयास यहाँ भएको छ ।

त्यसैले यस संप्रहरूपी रंगमञ्चको अभिनय हेर्दा पाइने सुखदुःख  
आदिको अनुभव गर्दै जाँदा सुखयतया चिक्कु चरित्रहरूको स्वार्थ सर्वजन  
हितायतिर जसरी लागेको छ त्यसरी ने गृहस्थीहरूको पहिलो स्वार्थ  
पारिवारिक जीवन सुखमय बनाउनेतिर तल्लीन भएको हुन्दै जने  
कुरातिर पनि निकै अगाडि पाइला सारेको मात्र होइन नातेवारहरूको  
सन्मानकोनिमित्त जुन कत्थ्य ठानिन्छ त्यस्तै कत्थ्य अहको सन्मानमा  
पनि हुनुपर्ने कुरालाई परम्परागत धर्म ठान्नुपर्ने विषयतिर उभ्यु  
गराउने प्रवासकोनिमित्त पनि कम दोडधूप गरेको देखिदैन । जसलाई  
मननगर्दा हिजो आज पाइने स्वभाव र तत्कालीन स्वभावमा कुनै  
विषमता देखिदैन । यति मात्र होइन सामाजिक स्थितितिर अध्ययन  
गर्दा सहयोग, परोपकार, निस्थार्थता तथा विभिन्न प्रकारका दान आदि  
कास्ता कुराहरूले निकै महत्वपूर्ण स्थान ओगटेका छन् र यसप्रकारका  
कायंले यो लोक मात्र सुझने होइन परलोकको अधिष्ठिति पनि हुन सकिवो

इहेह भन्ने कुराको असन गनंकोनिमित्त 'पीठ जातक', 'चुल्लबोधि जातक' र 'सुघाघोजन जातक' अस्ता जातकहरू उदाहरणको रूपमा देखिएका छन् ।

यसरी अनुभव गर्दै जाँदा सामाजिक अस्तिकार्य विषयहरूले सताइरहेको मात्र पाइएको होइन कि यस्ता विषयरूपी विषयकालको समूल उच्छ्वेदन गर्ने उपायको सन्मार्ग पहिल्याइ दिविनकोनिमित्त न विसिन्न प्रकारका कथाहरूले समाजलाई झुँगाइरहेका छन् र भनेका छन् कि— चुन्नमुके काममा हात हाल्दा बुँडि पुन्याएर मात्र हाल्नुपर्यंत र अप्राप्य बस्तु पाउन सकिन भनी शोक गर्नु मूख्यता हो र प्राप्य बस्तुकोनिमित्त संबोध बर्नुपछं भन्ने कुराके शिलशिलामा चुर्सि बुँडि पुन्याएर कामयने प्रेरणा दिए—

यो दन्धकाले तरति तारणीये च दन्धति ।

सुक्खपण्ठं अवकम्म अत्थं भञ्जति अस्तनो ॥

(गजकुम्भ जातक पृ. ९६)

(अर्थात् जसले छिटे गर्नु पने कामलाई छिटे र विचारपूर्वक गर्नुपने कामलाई हत्तरपत्त गर्छ त्यस्ताले सुकेको पात माड्मुह यारे अस्ते यसी आफ्नो अर्थ विनाश पार्छ ।)

भन्ने गायाको आधारलाई लिएर सचेत गराइदिएको छ ।

नेतिक उपदेशको भण्डारे भण्डारले भरिएको यस संप्रहरूके के बनि भनेको छ भने—मूख्यलाई अर्ति उपदेशदिनु बाँदरको हातका

नरिवल अस्ते हो त्यसेले जसलाई अर्ति उपदेश दिवा सहि बाटो समात्ख स्थस्तालाई मात्र विनुपर्दछ भन्ने कुरालाई यसमित्रका विमिन्न अयोग्य पात्रहरू उपदेशको अन्त्यमा योग्यबनेकोबाट पनि प्रष्ट हुन्छ । अति के प्रष्ट हुन्छ भने खराबलाई असल आचरणमा ल्याउनु नै यसको मुख्य लक्ष रहेको छ र जो असल आचरणबाट विमुख हुन्छ त्यस्ताप्रति चिन्ता व्यक्त गर्दै कञ्जूसहरूको कञ्जूस्त्याइँको पराकाष्ठामायि खित्का ओडेर हाँसेको कुरालाई पनि 'विलारकोसिय जातक र सुधाभोजन जातक' का दुइ धनाड्य चरित्रहरूले प्रतिनिधित्व गरेका छन् भने अर्कोतिर योग्यता कमको आधारमा मानिसले काम पाउनु पर्दछ न कि फरियाको नाताको आधारमा अयोग्य मानिसले पनि बुढो गोरुले गाई ओगटेहें उच्चस्थान बोगटन पाओस् भन्ने कुरामा गहिरो दुःख तथा कोम प्रकट गरेको छ र भनेको छ कि—

यत्थालसो च दक्खो च सूरो भीरुव पूजिया ।  
न तत्य सन्तो निवसन्ति अविसेसकरे नगे ॥

(नेरु जातक पृ. १०१)

हुन पनि अयोग्य मानिसले योग्यमायि अधिकार जमाउदै आएको छ र साथ र सय भन्ने कुरालाई तिलाङ्गलिविने व्यवस्थाले पनि सबैलाई सताइरहेके छ । त्यसेले यहाँ श्री, आशा, अद्वा र हो रूपी केटोहरूको आरोप गरी समाज मित्रका आठ प्रकारका मानिसहरूको कार्यक्षेत्र दर्शाई 'हो' को प्रशंसा गरिरहेको हो । अर्थात् कोसियको शब्दमा भन्ने हो भने श्री (घन) अन्धो, अद्वा, अनित्य, आशा असत्यवादी र हो

(—लाज) आर्यधर्म अनुकूल आचरण गर्ने हो । यसले भज्ञ सकिन्था असले लाज वचाएर काम गर्नु त्यो ठूलोभन्दा ठूलो मानिस किन नहोस् यस्तालाई 'नराधम' भज्ञ हिच्छिकिचाउन पर्दैन ।

यसप्रकारबाट हेर्दै जाँदा बुद्धवर्णनले परिपुष्टि ताहितिक, मनो-वैज्ञानिक, आर्थिक, राजनीतिक तथा धार्मिक आदि जुन दृष्टिकोणले हेरे पनि संप्रहस्ताई खोट लगाउने ठाउँ पाइँदैन । यति मात्र होइन भौगोलिक दृष्टिको आधारमा भएको प्रकृति वर्णनले पनि कम लोभ्याउँदैन र आश्रय अकिल पार्ने भन्ने कुरालाई 'छहन्त जातक, सुधासोजन जातक तथा नेह जातक'ले परिपुष्टि गरेको छ भन्ने नेह पर्वतको विचित्रताले पनि कम आश्रय नगराएको होइन र कम भनोरञ्जन पनि ।

यसरी संप्रहमायि सिहाखलोकन गर्दै आउँदा सबैसंगको वित्रतामा नै सबैको कल्पाण छ भन्ने विषयमा अटल विश्वास व्यक्तगर्दै—

एवं समिज्जन्ति अपापकम्मिनो,  
बथो सुचिण्णस्स फलं न नसति ।

(अर्थात्—निष्पापपूर्ण तरिकाले गरेको काम सफल हुन्थ र पवित्र धारणा लिई गरेको कामको फल भास हुँदैन ।)

भन्ने कुराको मुख्य सिद्धान्तलाई अंगालेर यस संघहले आपनो खास अन्तित्वको परिचय दिएको छ ।

अन्त्यमा—

स्वास्थ्यको कुनै वास्ता नगरी अनवरत परिश्रम गरिरहनु

भएका आचार्य मिश्र अमृतानन्द महास्थविरज्यूले जसरी बुद्धकालीन आहारण आदि १५ ग्रन्थहरूलाई पालि त्रिपिटकको नेपालीमा रूपान्तर गर्नुभएको छ त्यसरी नै यत्रतत्र छरिएर बसेका जातक कथाहरूलाई छानबोन तथा वर्गीकरण गरी संग्रहको रूपदिने क्रमको यो तेष्ठो जातक संग्रह भाग-३ र प्रकाशन क्रमको १९ सौं हो । प्रस्तुत संग्रहले पूर्व प्रकाशित अन्य जातक संग्रह २ सँगहरूले जस्तै विभिन्न रोचक विषयहरू मात्र सँगालेको होइन कि तत्कालीन अवस्थाको कथा साहित्य भाषा<sup>१</sup>को रूपरेखा पनि ।

उपदेशपूर्ण कथात्मक शैलीमा (तत्कालीन) लेखिएको यस संग्रहले मानिसलाई केवल मनोरञ्जन मात्र प्रदान नगरी गम्भीर चिन्तन र मनन गर्नकोनिमित्त प्रेरणा पनि दिएको छ अनि दिएको छ ‘तमसोमायोत्तिर्गमय’ अन्ते मूल मन्त्र ।

— बटुकुण्ठ “भूषण”

विजयेश्वरी,

स्वयम्भू, काठमाडौं

२०३७ बैशाख १

१. यसमा प्रस्तुत भाषा सम्बन्धीबारे जातक संग्रह भाग-१ मा हेतु ।

नमो तस्य मागवतो अरहतो सम्मासम्भुदस्य ।

## प्राक्कथन

“बुद्धकालीन” ग्रन्थहरूपछि ‘जातक संग्रह’ नामले जातकका कथाहरू किन संग्रह गरेको हुने भन्ने कुरा ‘जातक संग्रह’ पर्हिलो भागको ‘प्राक्कथनमा स्पष्ट गरिसकेको छु ।

‘जातक संग्रह’ दोश्रो भाग छापि सिद्धिएपछि केही महीनाको सार्वि आफ्नो आचार्याङ्को विहार श्रीलंकामा गई बस्ने विचार गरिरहेको थिए । तर जान चाहिँ सकेको थिइन । यसे बीच ‘जातक संग्रह’ तेजो भागको अनुवाद कार्य सिद्ध्याई संशोधन गर्ने काम पनि प्रायः सिद्धिइसकेको थियो । श्रीलंका गएर फक्तेपछि मात्र छपाउने विचार गरिरहेको थिए । त्यसबबत भेरो मनमा निष्कै द्वन्द्व पनि भइरहेको थियो । साँच्चे भन्ने हो भने एक प्रकारले विरक्तता पनि पेदा भएको थियो । यसको खास कारण चाहिँ आनन्दकुटीमा भान्छे नहुनु हो ।

स्थविरवादी मिक्षुहरूको जीवन बडो अनीठो खालको छ । आफ्ले वकाएर खान नहुने नियम मिक्षुहरूको छ । नेपाल बाहिरका

स्थविरवादी अन्य बौद्ध देशहरूमा अवधारि भगवान् बुद्धको पालामा कें मिक्षाटन् जाँडा वाकेको वस्तु ने पाइन्छ र सुलभतापूर्वक मिक्षुहरूको जीवन यापन हुन्छ । अतः तो बौद्ध-देशहरूमा भगवान्‌को पालामा जस्तै अहिले पनि पकाएर खानपने प्रपञ्च छैन । किन्तु नेपालमा काँचो आहेक पाकेको मिक्षादिने चलन छैन । त्यसैले मिक्षुहरूको विहारमा पकाउनपने समस्या भनौं वा प्रपञ्च भनौं विवरणमान नै छ । बाहिर निम्तो हुँदा चाँहि पकाउनपने हुँम । अन्यथा संघेकै एकछाककोनिमित्त पकाउनपने हुन्छ । पकाइदिने भान्डेको प्रबन्ध नभएको खण्डमा मिक्षुहरूकोनिमित्त ठूलो समस्या पर्न जान्छ । केहो महीनावेचि आनन्दकुटीमा यो समस्या परिरहेको छ ।

प्रत्येक स्थविरवादी विहारमा बस्ने मिक्षुहरूको हेरचाह गरी सुव्यवस्था मिलाउने मूल उद्देश्य लिएर ‘दायकसमा’ भन्ने नामले दाता-हरूको स्थानो वा ठूलो संगठन खडा भएको हुन्छ । आनन्दकुटीमा पनि यस्तो तमा वा संगठन नभएको होइन । सकृय हुनु र निस्कृय हुनु चाँहि अर्के कुरा हो । दाताहरूको र मिक्षुहरूको बोचमा घनिष्ठ सम्बन्ध र सम्पर्कद्वारा नै बुद्धधर्मको जग बलियो हुने कुरा बुद्धकालवेचि आज-सम्मको इतिहासले बताइरहेके छ । कहिले काँहि सत्य कुरा पनि सुन्नेलाई तीतो जस्तो लाभु अस्वभाविक होइन । आनन्दकुटीको बाहिरी कामकाज अर्थात् तथाँ बस्ने मिक्षुहरूकोनिमित्त खान-पान आदिको सुप्रबन्ध मिलाउने, तिनीहरूको सुख दुःखको हेरचाह आदि गर्ने जस्ता जम्मै अभिभावा ‘दायकसमा’ का पदाधिकारी तथा सदस्यहरूमा रहेको हुन्छ । एकछाक भोजनकोनिमित्त सुव्यवस्था मिलाइदिने काम दाता-

हरूको तरफबाट हुनुपर्छ भन्ने कुरा येरवाद शासनको परम्पराले बताइरहेको छ । आनन्दकुटी 'दायकसभा' का पदाधिकारी तथा सदस्यहरू-संग आनन्दकुटीवासी भिक्षुहरूको घनिष्ठ मैत्री सम्बन्ध र गहिरो तथा बलियो गाँठोको बावजुद दाताहरू र भिक्षुहरूको सम्पर्क सारे कम भन्न सकिन्दछ । खुब भए महीनाको एक पटक भेट-घाट हुन्दै होला । अतः सम्पर्कताको कमी हुनाको कारणले गर्दा जति मात्रामा दाताहरूले विहार सम्बन्धी समस्या बुझनुपर्ने हो त्यतिमात्रामा बुझ्ने कुरा अधुरै हुनसक्छ र मैत्री तथा घनिष्ठ सम्बन्ध पनि धमिलिई परस्परको घनिष्ठतामा पनि शिथिलता आउन सक्छ भन्ने कुराले मेरो मनलाई बराबर घोच्छ । हुनपनि महीनों भइसकेर पनि दाताहरूको तरफबाट जति तत्परताका साथ भान्देको व्यवस्था भिलाइनु पर्दथ्यो त्यति तत्परताका साथ हुन नसकेको पनि उपरोक्त कारण न हुनसक्छ र यो एक चिन्ताको विषय पनि हो । अतएव दाताहरूको र भिक्षुहरूको बीचको सम्बन्ध तथा सम्पर्क बढाउँदै लेजानु पर्छ, घटाउन हुन्न ।

विहारमा बस्ने भिक्षुहरूकोनिमित्त एकआको व्यवस्था राख्नो-संग भइदिएको खण्डमा 'बहुजन हिताय बहुजन सुखाय' भन्ने उद्घोषण अनुसार यहाँका भिक्षुहरूले आ-आपनो शक्ति अनुसार कसैले धर्म-सेवा, कसैले भाषा-सेवा, कसैले साहित्य-सेवा र कसैले समाज-सेवा आदि काम निश्चिन्तरूपले गर्न सक्ने स्वच्छ वातावरण सिंजना हुन सक्ने थियो । खासगरी पुस्तक लेख्ने जस्ता काम निश्चिन्तरूपले गर्न सक्ने थिए । यता केही महीनादेखि यहो चिन्ताको कारणले गर्दा मेरो मन विरक्तिएको हो भन्ने कुरा स्पष्टरूपले भन्दा कुनै दाताहरूले चित्त

दुखाउन पनें कुनै कारण छैन । वहाँहरूले भान्देको खोजतलास गर्नु नभएको त होओइन होला तर जति ध्यानदिएर भनौं वा जति सहानुभूति राखेर अथवा जति तदाहकताका साथ खोजतलास गर्नु पन हो त्यति मात्रामा चाहिं भएको छैन कि भन्ने लाग्छ । त्यति पनि खामोस लिन नसक्नु चाहिं मेरो आपनै कमजोरी पनि हो ।

एकदिन भोजन गरिरहेको बेलामा 'लेहन सिद्धिएको पुस्तक शीलकाबाट फर्किसकेपछि छाप्नु बेशहोला कि अहिले नै छाप्नु बेशहोला' भन्ने चर्चा गर्दा आयुष्मान् महानाम स्थविरले 'अहिले नै छापे सिद्धिएको काम सिद्धिनै हालनेछ' भन्ने सुक्षाउ दिनुभएको थियो । यसे बीच 'हाल साल खाली छ छाप्ने मैटर भए पठाइदिनुहोस' भनी प्रेसबाट पनि फोन आयो । यिनै कारणहरूले गर्दा यो 'जातक संग्रह' तेष्ठो भाग पनि छाप्ने निश्चय गरेको हुँ ।

अतः यस 'जातक संग्रह' मा पूर्व सूचना अनुसार कुनै एक भिक्षुको कारणमा बताइएका जातक कथाहरूको संकलन र एक भिक्षुणीको कारणमा बताइएका २ ओटा कथाहरू पनि संग्रहित भएका छन् । प्रत्युत पुस्तक आनन्दकुटी विहारगुटीको प्रकाशन क्रमको उच्चाइसो अन्थ हो । यसमा निम्नरूपले संग्रह भएको छ । (१) एक भिक्षुको कारणमा बताइएका जातकहरू-२५, (२) एक बूढो भिक्षुको कारणमा बताइएका जातकहरू-७ र (३) एक भिक्षुणीको कारणमा बताइएका जातकहरू-२ गरी जम्मा ३४ जातक कथाहरू यसमा समावेश भएका छन् । ती हुन्—

१. एक मिथुको कारणमा घताश्वेषका—३५

१. देवधन्म जातक, नं. ६, जा. पा. I. पृ. ४, अ. क. I-II.  
पृ. १००.
२. नरचंद जातक, नं. ३२, जा. पा. I. पृ. १०, अ. क. I-II.  
पृ. १५५.
३. कञ्जनबद्ध जातक, नं. ५६, जा. पा. I. पृ. १४, अ. क. I-II.  
पृ. २०४.
४. सीमसेन जातक, नं. ८०, जा. पा. I. पृ. १९, अ. क. I-II.  
पृ. २६२.
५. दुम्बलकटु जातक, नं. १०५, जा. पा. I. पृ. २४, अ. क. I-II.  
पृ. ३०६.
६. कटाहुक जातक, नं. १२५, जा. पा. I. पृ. २८, अ. क. I-II.  
पृ. ३३४.
७. घतासन जातक, नं. १३३, जा. पा. I. पृ. ३०, अ. क. I-II.  
पृ. ३४९.
८. मित्तामित जातक, नं. १९७, जा. पा. I. पृ. ४८, अ. क. I-II.  
पृ. ४६७.
९. खन्धवत जातक, नं. २०३, जा. पा. I. पृ. ५०, अ. क. I-II.  
पृ. ४७६.
१०. गङ्गेश्य जातक, नं. २०५, जा. पा. I. पृ. ५१, अ. क. I-II.  
पृ. ४८०.

११. गृष्णपाण जातक, नं. २२७, जा. पा. I. पृ. ५७, अ. क. I-II.  
पृ. ५२०.
१२. सालक जातक, नं. २४९, जा. पा. I. पृ. ६४, अ. क. I-II.  
पृ. ५५७.
१३. तिलमुट्ठि जातक, नं. २५२, जा. पा. I. पृ. ६६, अ. क. I-II.  
पृ. ५६४.
१४. उद्धुम्बर जातक, नं. २९८, जा. पा. I. पृ. ८४, अ. क. I-II.  
पृ. ६७१.
१५. दद्हर जातक, नं. ३०४, जा. पा. I. पृ. ८८, अ. क. I-II.  
पृ. ११.
१६. खन्तिवादी जातक, नं. ३१३, जा. पा. I. पृ. ९२, अ. क. III.  
पृ. २८.
१७. पीठ जातक, नं. ३३७, जा. पा. I. पृ. १०३, अ. क. III.  
पृ. ८२.
१८. गजकुम्भ जातक, नं. ३४५, जा. पा. I. पृ. १०७, अ. क. III.  
पृ. ९७.
१९. नेह जातक, नं. ३७९, जा. पा. I. पृ. १३०, अ. क. III.  
पृ. १७२.
२०. तुष्टिल जातक, नं. ३८८, जा. पा. I. पृ. १३८, अ. क. III.  
पृ. २०१.
२१. भिसपुष्प जातक, नं. ३९२, जा. पा. I. पृ. १४३, अ. क. III.  
पृ. २१६.

- २२. महासुक जातक, नं. ४२९, जा. पा. I. पृ. १८१, अ. क. IV.  
पृ. ७.
- २३. चुल्लबोधि जातक, नं. ४४३, जा. पा. I. पृ. १९९, अ. क. IV.  
पृ. ६०.
- २४. बिलारकोसिय जातक, नं. ४५०, जा. पा. I. पृ. २१०, अ. क.  
IV. पृ. ९०.
- २५. सुधामोजन जातक, नं. ५३५, जा. पा. II. पृ. १०५, अ. क. IV.  
पृ. २२४.

### २. एक बूढो भिक्षुको कारणमा दताइएका—४

- २६. सूकर जातक, नं. १५३, जा. पा. I. पृ. ३४, अ. क. I-II.  
पृ. ३८६.
- २७. अतुमहृ जातक, नं. १८७, जा. पा. I. पृ. ४५, अ. क. I-II.  
पृ. ४५१.
- २८. कस्सपमन्दिय जातक, नं. ३१२, जा. पा. I. पृ. ११, अ. क. III.  
पृ. २६.
- २९. अहितुण्डिक जातक, नं. ३६५, जा. पा. I. पृ. १२०, अ. क. III.  
पृ. १३७.
- ३०. मिगपोतक जातक, नं. ३७२, जा. पा. I. पृ. १२४, अ. क. III.  
पृ. १४९.
- ३१. सोमवत्त जातक, नं. ४१०, जा. पा. I. पृ. १५९, अ. क. III.  
पृ. २७४.

३२. तच्छसुकर जातक, नं. ४९२, जा. पा. I. पृ. २९०, अ. क. V.-  
पृ. ५०.

### ३. एक भिक्षुणीको कारणमा छताइएका-२

३३. अनुसासिक जातक, नं. ११५, जा. पा. I. पृ. २६, अ. क. I-II.-  
पृ. ३१६.

३४. छहन्त जातक, नं. ५१४, जा. पा. I. पृ. ३७१, अ. क. V.-  
पृ. १९७.

प्रस्तुत पुस्तकको छपाइकार्य २०३६ साल माघ महीनामा शुरु भएको थियो । चैत्र बहीमाको आद्या आधितिर छपाइको काम सिद्धिने आशा राखेको थिए । यसे बीच कुनै कामले पाल्पाताम्सेन ह बुटवल गरी तीनहप्ता जाति विताएर आउँदा पनि प्रेसको काम सम्पोषजनक ढेंगले प्रगति भएको थिएन र आइसकेपछि काम चालु भयो र बल्लतहल २०३७ साल बैशाख लागेपछि छपाइको काम सिद्धियो ।

अधि अधि जस्तै प्रस्तुत पुस्तकको भाषा संशोधन र प्रूफ हेने काम समेत प्राध्यापक थो बटुकुण “मूष्ठण” एम्. ए. द्वारा ने भएको छ भनी भन्न पाउँदा मलाई अत्यन्त सन्तोष लागदछ । त्यस्तै भरी आयुष्मान् कुमार कश्यप स्थविरले अन्तिम प्रूफ हेरिदिने र शब्दावलीको प्रारम्भिक लेखाइको काम समेत गरिदिनु भएकोमा वहाँ आयुष्मान् प्रति हार्दिक धन्यवाद दिएको छु । प्रेसमा दिनहुँ दें गई अल्लो नमानी प्रूफ त्याउने

र लैजाने काम गरिदिएकोमा श्री खड्गबहादुर उपासकलाई पनि धन्यवाद-नवाई रहन सविदेन । नेपालमा बुद्धधर्म प्रचार तथा प्रसार गर्ने उद्देश्य अनुरूप आनन्दकुठी विहारगुठीले यस पुस्तक पनि प्रकाशन गरिदिएकोमा गुठीका सदस्य-सचिव श्री तीर्थनारायण मानन्दर सहित अरु सबै सदस्यहरूलाई पनि धन्यवाद ज्ञापन गरेको छ ।

‘बुद्धकालीन’ ग्रन्थहरूको अनुवादकार्य पूर्णतया सम्पूर्ण गर्नको-निमित्त अझ १०/१२ वर्ष लाग्ने अनुमान छ । हालसम्म केवल तुइटार ग्रन्थ मात्र परिपूर्ण गर्न सकेको छ । ती हुन ‘बुद्धकालीन भाष्य’ र ‘बुद्धकालीन गूहस्थीहरू’ । यो दुवै ग्रन्थहरू ३/३ भागमा परिपूर्ण मएका छन् । समय परिस्थिति अनुकूल भई सबै तारतम्य मिल्न आएको खण्डमा भविष्यमा बाँकी काम पूरागर्ने पनि इच्छा नभएको होइन । तर इच्छागर्देमा अथवा इच्छा हुँदैमा कुनै काम सम्पन्न गर्ने सकिन्दै भन्ने कुराको दुःखोमा भने पुग्न सकिदैन । यसको लागि धैर्य अनुकूल संयोगहरू मिल्नु बाल्चनीप हुन्छ । बातावरण अनुसार चित्तमा प्रभाव पनें जस्तै बीर्य-पराक्रमद्वारा बातावरणलाई आफ्नो नियन्त्रणमा राख्नसक्ने महापुरुषहरू पनि लोकमा नभएका होइनन् । किन्तु तीमध्ये म कुन प्रकारको रहेछु त भन्ने विषयमा चाहिं अहिले ज्वाहृ भज्ञ गहारे पर्दछ । अमि वर्तमान मानसिक स्थितिमायि यसो विचार गरी हेर्वा चाहिं बातावरणलाई आफ्नो नियन्त्रणमा राख्न नसक्ने खालको रहेछु भन्ने जस्तो लाग्छ । आफ्नो आत्मोश्वतिकोनिमित्त चाहिं यहाँ भलाई कोही कल्याणमित्र नभएको अनुभव हुन्छ र शुद्ध तथा स्वच्छ संघबाता-वरणबाट पनि दूर भई काहिं कर्ते एकलो हुन गएको जस्तो महसुस हुन्छ ।

यस्तो हुनु भिक्षुजीवनको परिहानी सिवाय अभिवृद्धि हुने होइन ।  
स्थासेले संघसञ्चिपात भएको र संघबाताबरणद्वारा शुद्ध तथा स्वच्छ  
वायुमण्डल भएको श्रीलंकातिर जाने प्रबल इच्छा भइरहेको छ ।

चिरं तिटुतु सद्गम्मो ।

— भिक्षु अमृतानन्द

आनन्दकुटी विहार,  
स्वयम्भू, काठमाडौं,  
नेपाल ।

२०३७ बैशाख ५ गते विहीनार  
फोन : १४४२०

Dhamma.Digital

## मूल ग्रन्थहरू—

आतकपालि (मालग्ना प्रकाशन) ।

आतकद्वारका (हेतुवितारण प्रकाशन) ।

## सहायक ग्रन्थ—

महात्मा बाबानन्द की सत्यापन मनुषित हिन्दी “आतक” ।

Dhamma.Digital

## संकेत-शब्दको अर्थ—

अ. क. = अटुकथा ।

अ. क. III. IV. V. VI. = जातकटुकथा, हेवावितारण  
प्रकाशन, III. IV. V. VI.

आ. अ. क. I-II. = सीसानन्दत्येरहारा सम्पादित जातकटुकथा,  
सन् १९२७.

अं. नि. = अंग्रेजस्मिन्काय, नासन्दा प्रकाशन ।

आ. पा. = जातकपालि, नासन्दा प्रकाशन ।

पटि. स. अ. क. = प्रटिसम्भवमयगटुकथा, हेवावितारण  
प्रकाशन ।

बु. प. = बुद्धकालीन परिचालक ।

बु. रा. = बुद्धकालीन राजपरिवार ।

म. नि. = मणिषमनिकाय, नासन्दा प्रकाशन ।

सुस. नि. पा. = सुसनिपातपालि, नासन्दा प्रकाशन ।

सं. नि. अ. क. = संयुक्तनिकायटुकथा, हेवावितारण प्रकाशन ।

## त्रि-पिटक-सूची

सुत्तपिटक :	विनयपिटक :	अभिधम्मपिटक :
१—दीघनिकाय	१—पाराजिकपालि	१—धम्मसङ्ग्रहण
२—मञ्जिकमनिकाय	२—पाचित्तियपालि } सुत्तविभज्ञ	२—विभज्ञ
३—संयुतनिकाय	३—महावग्गपालि }	३—धातुकथा
४—अडगुतरनिकाय	४—चुल्लवग्गपालि }	४—पुणगलपञ्चत्रति
५—खुदकनिकाय	५—परिवारपालि	५—कथावस्थ
		६—यमक
		७—पट्टान

- (१) खुदकपाठ  
 (२) धम्मपद  
 (३) उदान  
 (४) इतिवृत्तक  
 (५) सुत्तनिपात  
 (६) विमानवत्सु  
 (७) पेतवस्थु  
 (८) येरगाथा  
 (९) येरीगाथा  
 (१०) जातक  
 (११) निहेस { १—महानिहेस  
                   { २—चुल्लनिहेस  
 (१२) पटिसम्भवामण  
 (१३) अपदान  
 (१४) बुद्धवंस  
 (१५) चरियापिटक

## विषय - सूची

### विषयः

पृष्ठः

१. एक भिक्षुको कारणमा बताउनु भएको - २५

१-	देवघन्म जातक (६)	१
२-	नच्च जातक (३२)	१०
३-	कञ्चनबखन्ध जातक (५६)	१४
४-	भीमसेन जातक (८०)	१९
५-	बुद्धसकटु जातक (१०५)	२७
६-	कटाह जातक (१२५)	३०
७-	घलासन जातक (१३३)	३६
८-	मित्तामित्त जातक (१९७)	४०
९-	खन्धवत्त जातक (२०३)	४३
१०-	गङ्गेश्य जातक (२०५)	४९
११-	गूष्याण जातक (२२७)	५३
१२-	सालक जातक (२४९)	५८


१३-	तिलमुटि जातक (२५२)	६२
१४-	उदुम्बर जातक (२९८)	७२
१५-	वहर जातक (३०४)	७७
१६-	खन्तिवादी जातक (३१३)	८१
१७-	पीठ जातक (३३७)	८९
१८-	गजकुम्भ जातक (३५४)	९४
१९-	नेह जातक (३७९)	९८
२०-	तुण्डिल जातक (३८८)	१०४
२१-	मिसपुष्क जातक (३९२)	११२
२२-	महासुक जातक (४२९)	११७
२३-	चूल्सबोधि जातक (४४३)	१२५
२४-	विलारकोसिय जातक (४५०)	१३५
२५-	सुधामोजन जातक (५३५)	१४७

२. एक बूढो भिक्षुको कारणमा बताउनु अप्को - ७


२६-	सूकर जातक (१५३)	२०१
२७-	चतुमट्ट जातक (१८७)	२०७
२८-	कस्सपमन्दिय जातक (३१२)	२१०
२९-	अहितुण्डिक जातक (३६५)	२१५
३०-	मिगयोत जातक (३७२)	२१९
३१-	सोमवत जातक (४१०)	२२४
३२-	तच्छम्भुकर जातक (४९२)	२३०

३. एक मिहुणीको कारणमा बताउनु भएको - २

३३-	अनुसासिक जातक (११५)	२४५
३४-	छहन्त जातक (५१४)	२४९
	नामावली	२८२
	शब्दावली	२९३
	गाथा-सूची	३११



Dhamma.Digital



# जातक संग्रह

[ भाग-३ ]

Dhamma.Digital

नमो तस्स मगवतो अरहतो सम्मासम्बुद्धस्स ।

## १. देवधम्म जातक(१)

“हिरिओत्तप्प सम्पन्ना’ति?...” अन्ने यो गाथा जेतवनमा बसिरहनुभएका भगवान्‌ले एक बहुभाण्डक भिक्षुको कारणमा बताउनु भएको हो ।

### वर्तमान कथा

आपनी भार्या मरेपछि श्रावस्तीवासी एक कुटुम्बिक प्रबजित भयो । उ प्रबजित हुनुभन्दा अगाडि आपनोनिमित्त परिवेश, अग्निशालार र भण्डागार निर्माण गराई भण्डागारमा घिउ, चामल आदिले पूर्णगर्न लगाई प्रबजित भयो । प्रबजित भएपछि आपना दासहरूलाई बोलाई इच्छानुसार खाना बनाउन लगाई खान्थयो । धेरै सामानहरू थिए ।

१. जा. पा. I. पृ. ४: देवधम्मजातकं, नं. ६, अ. क. I-II. पृ. १००.

रातमा अकें ओढने ओढदथ्यो भने दिनमा अकें ओढदथ्यो र उ विहारको  
एकातिर बस्दथ्यो ।

एकदिन उसले आपना चीवर र बिछुघोनाहरू यिकी परिवेणमा  
फिजाई घाममा सुकाउंदै थियो । त्यसबछत केहो जनपदवासी मिक्खुहरू  
शयनासन हेँ चारिका गदैं परिवेणमा पुग्दा चीवर आदि देखेर  
उनीहरूले—“यी चीवरहरू कसका हुन् ?” भनी सोधे ।

उसले “आवुसो ! यी मेरा हुन् ” भनी भन्यो ।

“आवुसो ! यी चीवरहरू, यी लगाउने कपडाहरू र यी  
बिछुघोनाहरू पनि सबै तिच्छे हुन् ?”

“हो, मेरे हुन् ।”

“आवुसो ! भगवान्ले तीन चीवर मात्र अनुमति दिनुभएको  
छ । यस्तो अल्पेच्छी बुद्धशासनमा प्रब्रजित हुँदा पनि तिमी यसरी धेरै  
वस्तुहरू हुने भयो । आऊ ! तिमीलाई दशवलकहाँ लैजानेछ्हो ” भनी  
उसलाई लिएर शास्ताकहाँ गए ।

देखेवित्तिक शास्ताले “मिक्खुहो ! क्याहो, इच्छा नहुने मिक्खु-  
लाई लिएर आयो नि ?” भनी भन्तुभयो ।

“भन्ते ! यो मिक्खु बहुभाषण्डक छ र धेरै सामान राख्ने  
खालको हो ।”

“मिक्खु ! साँच्चै तिमी बहुभाषण्डक ह्वौ ?”

“भन्ते ! साँच्चै हो ।”

“ भिक्षु ! किन तिमी बहुभाषिङ्गक भयौ ? अल्पेच्छताकोनिमित्त, सन्तुष्टिताकोनिमित्त, शिक्षाकामीताकोनिमित्त, तपस्वीभावकोनिमित्त, प्रासादिकताकोनिमित्त, असंग्रहितताकोनिमित्त र वीर्यवान्‌कोनिमित्त मैले वर्णन गरेको छु, होइन त ? ”

अनि शास्ताको कुरा सुनी रिसाई “ अब यसप्रकार विचरण गर्नेछु ” मन्दे ओढने कपडा फिकी परिषद्को बीचमा एक चोबरले उभिइरह्यो ।

शास्ताले उसको रक्षा गर्दे—“ भिक्षु ! अघि तिमी लज्जा र भय (=हिरोत्तप) को खोजी गर्दैथ्यो, होइन त ? जल-राक्षस भएको बेलामा पनि बाह्रवर्षसम्म तिमी लज्जा र भय (=हिरोत्तप) को खोजी गरेरै बसेका थियो, होइन त ? अनि किन अहिले यस्तो गोरवपूर्ण बुद्धशासनमा प्रब्रजितभई चतुपरिषद्को<sup>१</sup> बीचमा ओढने कपडा फिकी लज्जा र भयलाई त्यागी बसद्धौ ? ”

शास्ताको यो वचन सुनी लज्जा र भय स्थापना गरी त्यो चोबर पारुपण गरी शास्तालाई बन्दना गरी एक छेउमा बस्यो । भिक्षुहरूले उक्त कुरा बताउनहुन भगवान्सँग प्रार्थना गरे । भगवान्‌ले जन्मजन्मान्तरसम्म गोप्य भइरहेका कारण प्रकट पार्दै यस्तो भन्नु पर्या—

१. भिक्षु, भिक्षुणी, उपासक र उपासिका परिषद्लाई ‘चतुपरिषद्’ भनिएको हो ।

## अतीत कथा

अतीत समयमा काशी राष्ट्रको बाराणशीमा ब्रह्मदत्त राजा भएका थिए । त्यसबछत बोधिसत्त्वले उनकी अग्रमहिंसीको कोखमा प्रतिसन्धि ग्रहण गरे । उनको न्वारानको दिनमा उनको नाम ‘महिंसासक कुमार’ भन्ने राखे । उनी दगुर्न सक्ने भएपछि राजाले अर्को छोरा पनि पाए । उसको नाम ‘चन्द्रकुमार’ भन्ने राखे । उ दगुर्न सक्ने हुँदा बोधिसत्त्वकी माताको देहान्त भयो । राजाले अर्कोलाई अग्रमहिंसी स्थानमा राखे । उनी राजाको प्यारी र मनपन्ने पनि थिइन् । अनि राजासंगको प्रियसंवासको कारणद्वारा उनले एक पुत्र जन्माइन् । उसको नाम ‘सूर्यकुमार’ भन्ने राखे । पुत्र देखेर सन्तोषभई राजाले “भद्रे ! तिझो छोरालाई बर दिनेछु” भनी भने । देवीले चाहिने बेलामा लिनहुने गरी थाती राखिन् । पुत्रको बैशा पुगेपछि उनले राजासंग भनिन् “देवले पुत्र जन्मिवालेरि मलाई बर दिनुभएको थियो । अब मेरो पुत्रलाई राज्य दिनुहोस् ।”

राजाले “अग्निस्कन्ध जस्तै तेजिला मेरा दुड छोराहरू छन् । तिझो छोरालाई राज्यदिन सकिइन” भनी प्रतिक्षेप गरे । तर उनले बारम्बार सोही कुरा मागेको देखी “यसले मेरा छोराहरूमाथि अनर्थ पनि चिताउन सक्छे” भन्ने सोची छोराहरूलाई बोलाउन लगाई भने—

“तात ! मैले सूर्यकुमार जन्मेको बेलामा बर दिएको थिएँ । अहिले उसकी आमा राज्य माग्दछे । म चाहि दिन चाहन्न । आइमाई

भनेका पापी हुन्छन् । तिमीहरुप्रति पाप पनि चिताउन सक्छे । अतः तिमीहरु जंगलमा गई म खसेपछि नगरमा आई कुलपरम्परागत राज्य लिनू ।” यति भनो रोई शोरमा चुम्बन गरी उनीहरुलाई पठाए ।

पितालाई बन्दना गरी उनीहरु प्रासादबाट ओलिहरहेको बेलामा राजांगणमा खेलिरहेका सूर्यकुमारले उनीहरुलाई देखेर त्यो कुरा बुझी “ म पनि दाइहरुका साथ जानेछु ।” भनी उनीहरुके साथ निस्केर गए ।

उनीहरु हिमालयतिर गए । अनि बाटाबाट छेउलागी एक रुखमनि बसी बोधिसत्वले सूर्यकुमारलाई बोलाई “ तात सूर्यकुमार ! यो तलाउमा गई तुहाई पानो पिई पद्मको पत्रमा हामीलाई पनि पानो ल्याऊ ” भनी भने ।

त्यो तलाउको सम्बन्धमा एक यक्षले वैश्रवणसँगबाट अधिकार पाएको थियो । वैश्रवणले उसलाई भनेका थिए “ देवधर्म जान्नेलाई बाहेक यो तलाउमा ओलिहने अरु सबैलाई तिमीले खान सबनेछौ । ”

त्यहाँदेखि त्यो राक्षसले त्यो तलाउमा ओलिहनेसँग देवधर्म सोधदा जसले जान्दैन उसलाई खाने गर्थ्यो । अनि सूर्यकुमार त्यो तलाउमा गई परीक्षा विना ने त्यसमा ओल्हूँ । अनि उसलाई समाती राक्षसले उसंग “ के तिमी देवधर्म जान्दछौ ? ” भनी सोध्यो ।

उसले “ देवधर्म भनेको चन्द्र सूर्य हो ” भनी भन्यो ।

“ तिमी देवधर्म जान्दैनो ” भनी उसलाई पानोभित्र लगी आकू बस्ने ठाउँमा राख्यो । उ आउन अबेर भएको ठानो बोधिसत्वले

चन्द्रकुमारलाई पठाए । राक्षसले उसलाई पनि समाती “देवधर्म अनेको केहो, जान्दछौ ?” भनी सोध्यो ।

उसले “हो, जान्दछु; देवधर्म अनेको चारदिशा हो” भनी भन्यो । राक्षसले “तिमी देवधर्म जान्दैनो” भनी समाती उसलाई पनि त्यहीं लगेर राख्यो । उ पनि आउनमा अबेर गरेको देखेर “कुनै बिधनबाधाको कारणले हुनुपर्छ” भनी बोधिसत्त्व स्वयं त्यहाँ गई दुवै जना ओल्हेको पइचन्ह देखी “यो तलाउ राक्षसको अधिनमा हुनुपर्छ” भन्ने सोची खड्ग र धनुष लिई उभिइरहे । बोधिसत्त्व पानीमा नओल्हेको देखेर बनमा कामगर्ने मानिसको भेषमा गई पानीको राक्षसले बोधिसत्त्वलाई यस्तो भन्यो—“मो पुरुष ! तिमी थाकेकाछौ । किन तिमी यो तलाउमा ओल्हीं नुहाई, पानी पिई, पद्मको मूलहरू खाई तथा फूलहरूद्वारा सिंगारिई सुखपूर्वक नगएको ?”

उसलाई देखेर बोधिसत्त्वले “यही त्यो राक्षस हुनुपर्छ” भन्ने ठानी “तिमोले मेरा भाइहरूलाई समातेका छौ ?” भनी सोध्ये ।

“हो, मैले समातेको छु ।”

“किन समातेको त ?”

“यो तलाउमा ओलिहरैनेलाई मैले खान पाउँछु ।”

“के ओलिहरै सबैलाई खान पाउँछौ ?”

“जसले देवधर्म जान्दछ त्यसलाई बाहेक बाँकी सबैलाई पाउँछु ।”

“तिमीलाई देवधर्मको मतलब क्या त ?”

“हो, क्या !”

“यदि यस्तो हो मने म तिमीलाई देवधर्म बताउनेछु ।”

“त्यसोमए बताउ त । म देवधर्म सुन्नेछु ।”

“म देवधर्म भन्नेछु । तर मेरो शरीर मैलोछ ।” भनी भने ।

अनि यक्षले बोधिसत्त्वलाई नुहाई, भोजन गराई, पानी पियाई, कूलहरूले सिंगारी, सुगन्धलेप लगाई अलंकृत मण्डपमा आसन विच्छिन्नाइ-दियो । आसनमा बसी यक्षलाई खुट्टामनि बसाली “त्यसोमए ध्यानराखेर कान थापी सत्कारपूर्वक देवधर्म सुन ” भनी बोधिसत्त्वले यो गाथा भने—

“हिरिओत्तप्पसम्पन्ना सुकक्षधर्मम् समाहिता ।

सन्तो सप्तुरिसा लोके देवधर्ममा'ति वुच्चरे'ति ।”

अथ—

“यो लोकमा शान्त सत्पुरुषहरूले लज्जा, भय (=हिरोत्तप) र शुक्लधर्मले युक्त धर्मलाई नै देवधर्म भन्दछन् ।”

यो धर्मदेशना सुनी यक्ष प्रसन्नभई बोधिसत्त्वलाई भन्यो—

“पण्डित ! म तिमीमाथि प्रसन्नछु । एउटा भाइ दिनेछु । कुनचाहिलाई ल्याऊ ?”

“कान्छोलाई ल्याइदैऊ ।”

“ पण्डित ! तिमी केवल देवधर्म मात्र जान्दछौं । किन्तु त्यस अनुसार आचरण गर्दा रहेनछौं ।”

“ के कारणले ? ”

“ जुन कारणले जेठोलाई छाडी कान्छोलाई ल्याइदेउ भन्दछौं सोही कारणले तिमी जेठोलाई सत्कारणमें काम गर्दैनो ।”

“ यक्ष ! म देवधर्म पनि जान्दछु र त्यस अनुसार आचरण पनि गर्दछु । हामी चाहि यही भाइको कारणमा जंगलमा आएकाह्वाँ । यसेको कारणमा हाम्रा पितासेंग यसकी माताले राज्य मानेको थिइन् । हाम्रा पिताले त्यो बर नदिई हाम्रो रक्षाकोनिमित्त हामीलाई जंगलमा जाने आज्ञा दिए । यो कुमार घरमा नवसी हामीहरूसेंग आयो । अतः ‘उसलाई जंगलमा एक यक्षले खायो’ भनी भन्दा कसेले पनि विश्वास गर्ने छैन । त्यसेले निन्दाको भयले डराई भैले उसलाई ल्याइदेउभनेको हुँ ।”

“ पण्डित ! साधु साधु ! तिमी देवधर्म पनि जान्दछौं र त्यस अनुसार आचरण पनि गर्दारहेछौं ।” यति भनी प्रसन्नभई यक्षले बोधिसत्त्वलाई साधुबाट दिई दुवै भाइहरूलाई ल्याइदियो ।

त्यसपछि बोधिसत्त्वले उसलाई यस्तो भने—“ सीम्य ! तिमीले अधि गरेको पापकर्मको कारणले गर्दा अकाको रगत र मासु खाने यक्षभई उत्पन्न भयो । अहिले पनि फेरि पाप नै गर्दैछौं । तिम्रो यो पापकर्मले तिमीलाई नरक आदिबाट बचनदिनेछैन । त्यसेले अब उप्रान्त पापलाई छाडी कुशलकर्म गर ।”

यक्षलाई दमन गर्नेमा बोधिसत्त्व समर्थ भए । उसलाई दमन गरी उसेको आरक्षामा उनीहरू उहों ने बसे ।

एकदिन नक्षत्र हेरिरहेको बेलामा बाबु खसेको कुरा बुझो यक्षलाई साथमालिई बाराणशीमा गई राज्य लिई चन्द्रकुमारलाई उपराजा र सूर्यकुमारलाई सेनापति स्थान दिए । यक्षलाई पनि एक रमणीय स्थानमा घर (आयतन) बनाउन लगाई जस्तो गर्दा उसले अग्रमाला, अग्रफूल र अग्रभात पाउने हो त्यस्तै गरे । धर्मतापूर्वक राज्य गरी उनी (बोधिसत्त्व) कर्मानुसार परलोक भए ।

शास्ताले यो धर्मदेशना ल्याउनुभई सत्यकुरा प्रकाश पार्नुभयो । सत्य कुराको अवशानमा त्यो मिक्षु लोतापत्तिफलमा प्रतिष्ठित भयो । सन्यक्सम्बुद्धले दुइबटा कथा बताउनुभई, प्रसंग मिलाई जातक समाधान गर्नुभयो ।

“त्यसब्बत पानी-राक्षस बहुभाषिडक मिक्षु थियो । सूर्यकुमार आनन्द र चन्द्रकुमार सारिपुत्र थिए । जेठो भाइ महिसासक कुमार चाहि म नै थिए” भनी भन्नुभयो ।

## २. नच्च जातक (३२)

“हुं मनुव्वन्ति...” भन्ने यो गाथा जेतवनमा बस्त्रहनु-  
भएका शास्ताले एक बहुभाषिक मिक्खुको कारणमा बताउनु भएको  
हो ।

### वर्तमान कथा

कथाको पृष्ठभूमि चाहिं माथि देवघम्म जातकमा जस्तै हो ।  
शास्ताले सो मिक्खुसँग “मिक्खु ! साँच्चेहो के तिमी बहुभाषिक ह्वौ ?”  
भनी सोध्नुभयो ।

“भन्ते ! हो” भनी भन्यो ।

“किन तिमी बहुभाषिक भएका ह्वौ ?”

यति सुन्नेबित्तिक उ रिसाई ओढ्ने र लगाउने बस्त्रहरू छाडी  
‘अब यसरी विचरण गर्नेछु’ भनी शास्ताको अगाडि नाङ्गोझई  
उभिइरह्यो । मानिसहरूले “धिक्कारहोस्” भनी भने । त्यहाँबाट

१. जा. पा. I. पृ. १०: नच्चजातक, नं. ३२, अ. क. I-II. पृ. १५५.

भागेरगई उसले प्रब्रज्या त्यागयो । धर्मसमामा बसिरहेका भिक्षुहरूले “शास्ताको अगाडि पनि यस्तो गर्छ” भनी त्यसको अपगुणका कुरा गर्नथाले ।

शास्ता आउनुभई “भिक्षुहो ! अहिले यहाँ तिमीहरू के कुरा गरी बसिरहेका थियो ?” भनी भिक्षुहरूसँग सोधनुभयो ।

“भन्ते ! त्यो भिक्षु तपाइको अगाडि चार परिषद्को बीचमा लज्जा र भय रहित गाउँले बालक जस्तै नाङ्गो उभिई मानिसहरूले घृणा गरेपछि प्रब्रज्या छाडी शासनबाट परिहानी भयो भनी उसको अपगुण कथा भनी बसिरहेका थियो” भनी भने ।

शास्ताले “भिक्षुहो ! अहिले मात्र उ लज्जा र भय रहित यस्तो शासनरूपी रत्नबाट परिहानी भएको होइन अघि पनि स्त्रीरत्नबाट परिहानी भएको थियो” भनी पूर्वजन्मको कुरा बताउनुभयो ।

## Dhamma.Digital अतीत कथा

अतीत समयको प्रथम कल्पमा चौपायाहरूले सिंहलाई राजा बनाए । माछाहरूले आनन्द भन्ने माछालाई राजा बनाए । चराहरूले सुवर्णहंसलाई राजा बनाए । त्यो सुवर्णहंसराजाकी अभिरूपा छोरी थिई । उसले (हंसराजाले) उसलाई बरदान दियो । उसले आफूलाई मनपर्ने पति रोजेर लिने बचन मागी । हंसराजाले उसलाई बरदान दिई हिमालयतिर सबै चराहरूलाई भेला गराउन लगायो । नानाप्रकारका

हंस, मयूर आदि चराहरु आई एउटा ठूलो हुँगामाथि भेला भए । हंसराजाले “आफूलाई मनपर्ने पति आएर लिन्” भनी छोरीलाई बोलाउन पठायो । उ आई चराहरुको समूहमा हेर्दा मणीवर्ण घाँटी भएको, चित्रित प्वाँख भएको मयूरलाई देखी ‘यो मेरो स्वामी हुनेछ’ भनी रोजो । अनि चराहरुको समूहले मयूरकहाँ गई यसो भने—“सौम्य मयूर ! यी राजपुत्रीले यतिका चराहरुमध्ये स्वामी रोज्दा रोज्दै तिमीमाथि रुचि प्रकट गरिन ।” यो सुनेर उसले “अहिलेसम्म मेरो बल देखेका छैनो र ?” भन्दै अति प्रसन्नभई लज्जा र भयलाई छाडी तेत्रो विशाल चराहरुको समूहको बीचमा प्वाँख किजाई नाच्न थाल्यो । नाच्दाखेरि उ नाञ्चो देखियो । मुवर्णहंसराज लज्जित भई “यसमा आस्मगौरबको कारणमा उत्पन्न हुने न लज्जा छ, न त बाहिरको कारणमा उत्पन्न हुने भय नन्हे छ । यस्ता लज्जा र भय नहुनेलाई मेरी छोरी दिने छैन” भनी चराहरुको समूहको बीचमा उसले यो गाया भन्यो—

Dhamma.Digital

“रुदं मनुञ्जं रुचिरा च पिट्टी,  
वेलुरियवण्णपनिभा च गीवा ।  
व्याममत्तानि च पेखुणानि,  
नच्चेन ते धीतरं नो ददामी’ति ॥”

अर्थ—

“तिझो स्वर मधुर छ, तिझो पिठ्यू राङ्गो छ, बेलौर जस्तै

तिस्रो घाँटी छ, तिस्रो प्वाँख चारहात (=व्याम) बराबर छ । तर लज्जा र भय छाडी नाचेको हुनाले मेरी छोरी दिने छैन ।”

यति भनी हंसराजाले सोही परिषद्को बीचमा बसेको आफ्नो भाड्जा हंसबच्चालाई छोरी दियो । हंसबच्ची नपाई मयूर लज्जितभई त्यहाँबाट उडी भागेर गयो । हंसराजा पनि आफू बस्ने ठाउँमै गयो ।

शास्ताले “मिक्खुहो ! अहिले मात्र सो मिक्खु लज्जा र भय छाडी शासनरूपी रत्नबाट परिहानी भएको होइन अघि पनि स्त्रीरत्न लाभबाट परिहीन भएको थियो” भनी यो धर्मदेशना त्याउनुभई प्रसंग मिलाई जातक समाधान गर्नुभयो ।

“त्यसबछत मयूर हुने बहुभाण्डक मिक्खु थियो । हंसराजा चाहिं म ने यिए” भनी भन्नुभयो ।

## ३. कञ्चनकखन्ध जातक(५६)

“यो पहट्टेन चित्तेना’ति...” भन्ने यो गाथा आवस्तीमा बसिरहनुभएका शास्ताले एक मिक्षुको कारणमा बताउनु भएको हो ।

### वर्तमान कथा

आवस्तीवासी एक कुलपुत्र शास्ताको धर्मदेशना सुनी रत्न जस्तो शासनमा मनविई प्रब्रजित भयो । अनि उसका आचार्य उपाध्याय-हरूले “आवुसो ! एक प्रकारको शील छ, दुइ प्रकारको शील छ, तीन प्रकारको शील छ, चार प्रकारको शील छ, पाँच प्रकारको शील छ, छ प्रकारको शील छ, सात प्रकारको शील छ, आठ प्रकारको शील छ, नौ प्रकारको शील छ तथा दश प्रकारको शील छ । धोरे प्रकारका शील छन् । यो स्यानो खालको शील हो, यो मफौला खालको शील हो र यो ठूलो खालको शील हो । यो प्रातिमोक्षसंवर शील हो, यो इन्द्रियसंवर

१. जा. पा. I. पृ. १४: कञ्चनकखन्धजातकं, नं. ५६, अ. क. I-II.  
पृ. २०४.

शील हो, यो आजीव पारिशुद्धि शील हो तथा यो प्रत्यय प्रतिसेवन शील हो” भनी शीलको कुरा बताए । अनि उसले सोचनथाल्यो—“यो शील भनेका धेरै रहेछन् । यतिका शील समादान गरी पालन गर्न म सकिदन । शील पालन गर्न नसकेपछि प्रब्रज्याको के मतलब ? म गृहस्थीभई दानादि पुण्यकर्म गर्नेछु र पुत्रदारहरूको पनि पोषण गर्नेछु ।” यस्तो सोचेर “भन्ते ! म शील पालन गर्न सबने छैन । शील पालन गर्न नसबनेलाई प्रब्रज्याको के मतलब ? म चीवर छाडेर जानेछु । तपाइका पात्र-चीवर लिनुहोस्” भनी भन्यो ।

अनि उसलाई भने—“आदुसो ! यसोमए दशबललाई बन्दना गरी जाऊ ।”

यति भनी उनीहरूले उसलाई साथमा लिई शास्ताको धर्म-समामा गए । शास्ताले देखनासाथ “भिक्षुहो ! इच्छा नहुने भिक्षुलाई किन लिएर आएकाह्वाँ ?” भनी सोधनुभयो ।

“भन्ते ! शील पालन गर्न सबने छैन भनी यो भिक्षुले पात्र-चीवर सुम्पिदियो । त्यसेले यसलाई लिएर आएकाह्वाँ ।”

“भिक्षुहो ! तिमीहरूले यो भिक्षुलाई किन धेरै शीलका कुरा बताएको ? जति शील यसले पालन गर्न सबनेछ उति नै पालन गर्नेछ । अबदेखि तिमीहरूले यसलाई यसरी केही पनि नबताऊ । गर्नुपर्ने काम म नै जानेछु ।” यति भन्नुभई शास्ताले उसलाई सम्बोधन गर्नुहुँदै—“आऊ भिक्षु ! तिमीलाई धेरै शीलले के गर्नेछ र ? तीन शील त तिमीले पालन गर्न सबनेछौ ?”

“ भन्ते ! सबनेछु । ”

“ त्यसोमए अब उप्रान्त तिमीले कायद्वार, चीवर र मनद्वार — यी तीन द्वारहरू रक्षा गर । कायद्वारा पाप नगर त्यस्तै वचनद्वारा र मनद्वारा पनि पापकर्म नगर । जाऊ, चीवर नछाड । यी तीन शीलहरू रक्षा गर । ”

यत्तिकैमै सो मिक्षु सन्तुष्टभई “ हुन्थ, भन्ते ! यी तीन शीलहरू रक्षा गर्नेछु ” भनी शास्तालाई वन्दनागरी आचार्य उपाध्यायहरूसँग फर्केर गयो । ती तीन शीलहरू रक्षा गर्दागदै उसले याहापायो कि “ आचार्य उपाध्यायहरूले बताएका शीलहरू पनि यत्ति नै हुन् । उनीहरू चाहिं आफू बुद्ध नभएको हुँदा उनीहरूले मलाई बोध गराउन सकेनन् । सम्यक्सम्बुद्ध चाहिं आफू बुद्ध-सुबुद्ध भएको हुनाले र अनुत्तर धर्मराजा भएका हुनाले यतिका शीलहरू तीनबटा द्वारमा समावेश गराई मलाई ग्रहण गर्न लगाउनु भयो । शास्ता मेरो सहारा हुनुभयो ” भन्दै विषयना बढाउँदै केहीदिन मित्र अरहत्वमा प्रतिष्ठित भयो ।

यो प्रवृत्ति जानी धर्मसमामा भेला भएका मिक्षुहरूले “ आवृत्तो ! शील रक्षा गर्न सकिदन भनी चीवर छाडी गृहस्थी हुन लागेको सो मिक्षुलाई भगवान्ले सबै शीलहरू तीन भागमा राखी त्यसलाई ग्रहण गर्न लगाई उसलाई अरहत्व प्राप्त गराइदिनुभयो । अहो बुद्ध ! अहो आश्र्वय मनुष्य ! ” भन्दै बुद्धगुण वर्णन गरी बसिरहे ।

शास्ता आउनुभई “ मिक्षुहो ! अहिले यहाँ तिमीहरू के कुरा गरी बसिरहेका यियौ ? ” भनी सोधनु भएपछि “ यो यो ” भनी भन्दा

“ भिक्षुहो ! धेरे गहनो वस्तु पनि खण्ड खण्ड गरी विभाजन गरिरिएमा भार हल्लुंगो जस्तो हुन्छ । अघि पनि ठूलो सुनको ढिक्को पाई पण्डितहरूले बोक्न नसकेपछि भाग भाग गरी बोकेर लगेका थिए ”  
भनी भन्नुभई पूर्वजन्मको कुरा बताउनु भयो ।

### अतीत कथा

अतीत समयमा बाराणशीमा ब्रह्मदत्तले राज्य गरिरहेको बेलामा बोधिसत्त्व एक गाउँका किसान भएका थिए । त्यो ठाउँमा एक गाउँ थियो । त्यो गाउँमा अघि बैमवसम्पन्न एक सेठ थियो । उ जांघसम्म अग्लो र चारहात चौडाइ भएको एक सुनको ढिक्को गाडेर मरेको थियो । बोधिसत्त्वको फाली त्यसमा ठक्कर खाई अडक्यो । अनि ‘जरोको कारणले होला’ भनी माटो खन्दा उनले त्यो देखेर फेरि माटोले छोपी दिनभरी हलो जोती सूर्यास्त भएपछि हलो आदि कामगान्न ठाउँमा छाडी “सुनको ढिक्को लिएर जानेछु” भनी उचाल्दा उनले उचाल्न सकेनन् । नसकेपछि बसी “ यति पेट पाल्नको लागि हुनेछ, यति गाडेर राखेन्दु, यति कामकाजमा लगाउनेछु र यतिले दानादि पुण्यकर्म गरेन्दु ” भनी चार भागमा बाँहे । यसरी चार भागमा बाँध्दा त्यो सुनको ढिक्को हल्लुंगो जस्तो भयो । त्यसलाई उचाली घरमा लगी चार भाग गरी दानादि पुण्यकार्य गरी उनी कर्मनुसार परलोक भए । भगवान्नले यो धर्मदेशना ल्याउनुभई अभिसम्बुद्ध भएपछि यो गाथा भन्नुभएको हो ।

“थो पहट्टेन चित्तेन पहट्टमनसो नशे ।  
 भावेति कुसलं धर्मं योगव्येमस्स पत्तिया ।  
 पापुणे अनुपुब्बेन सब्बसंयोजनक्खयंन्ति ॥”

अर्थ—

“प्रसन्न चित्त तथो प्रसन्न मनसे जुन पुरुषले बन्धनबाट मुक्त हुनको लागि कुशलधर्मं भाविता गर्छ उसले कमशः सबै संयोजनहरू कथ्य गरी निर्वाण प्राप्त गर्छ ।”

यसरी शास्त्राले अरहस्तलाई सर्वोपरि गरी धर्मदेशाना तिष्ठ्याई प्रसंग भिसाई जग्तक समाधान गर्नुभयो ।

“स्थसनखत सुमको ढिक्को बाउने पुरुष ज मै किहै” अनी अन्तुभयो ।

## ४. भीमसेन जातक(८०)

“यंते पविकत्थितं पुरो’ति...” भन्ने यो गाथा जेतबनमा बसिरहनुभएका शास्ताले कूठो आत्मवर्णन गर्ने एक मिक्षुको कारणमा बताउनु भएको हो ।

### वर्तमान कथा

एक मिक्षुले, “आवुसो ! हाम्रो जाति जस्तो जाति र गोत्र जस्तै गोत्र हुने कोही छैन । हामी यस्तो महान क्षत्री कुलमा जन्मेकाह्वाँ । गोत्रले वा कुल-प्रदेशले हामी जस्ता अरु छैनन् । हाम्रो सुनचाँदीको अन्त छैन । हाम्रा दास कामदारहरूले पनि मार्सीचामलको भात खाएछन् । काशीको वस्त्र लगाउँछन् र काशीकै लेप लगाउँछन् । प्रदजित भएको हुनाले अहिले हामीले यस्तो रुखासुखा भोजनहरू खाइरहेछौं । रुखासुखा चीवरहरू लगाइरहेछौं” भनी थेर, तीलो ( = भर्खरे मिक्षु

१. जा. पा. I. पृ. १९: भीमसेनजातक, न. ८०, अ. क. I-II.

पृ. २६२.

अएको) मध्यम भिक्षुहरूको बीचमा आपनो छूठो आत्मवर्णन गरी जाति आदिको अभिमान गरी ठगदे हिडेको थियो ।

अनि एक भिक्षुले उसको कुल-प्रदेश आदिको परीक्षा गरी उसले छूठो आत्मवर्णन गरिरहेको कुरा भिक्षुहरूलाई सुनायो । अनि धर्मसभामा भेलाभई बसिरहेका भिक्षुहरूले “आवुसो ! अमुक भिक्षु यस्तो नैर्याजिक शासनमा प्रव्रजित भएर पनि आपनो छूठो वर्णना र घमण्ड गरी ठगदे हिडिरहेको छ” भन्दे उसको निन्दागर्न थाले ।

शास्ता आउनुभई “भिक्षुहो ! अहिले यहां तिमीहरू के कुरा गरी बसिरहेका थियो ?” भनी सोधनी हुँदा “यो यो” भनी भनेपछि “भिक्षुहो ! अहिले मात्र सो भिक्षुले छूठो आत्मवर्णन तथा घमण्ड गरी ठगदे हिडिरहेको होइन अघि पनि छूठो आत्मवर्णन तथा घमण्ड गरी ठगदे हिडेको थियो” भनी भन्नुभई पूर्वजन्मको कुरा बताउनुभयो ।

### अतीत कथा

अतीत समयमा बाराणशीमा ब्रह्मदत्तले राज्य गरिरहेको बेलामा बोधिसत्त्व एक निगमको उदिच्च ब्राह्मण कुलमा जन्मी बैश्य पुरेपछि तक्षशिलामा गई दिशाप्रमुख आचार्यसंग तीन वेद र अठार विद्याहरू सिकी सबै शिल्पमा पारंगत भई चुल्लधनुग्रह पृष्ठित भन्ने नामले प्रख्यात भए । उनी तक्षशिलाबाट निस्केर सबै आगम शास्त्रहरूको खोजी गर्दै महिसुक राष्ट्रमा पुगे । यस जातकमा चार्हि

बोधिसत्त्व के ही पुड़का र के ही कुप्रा थिए । उनले सोचनथाले—“यदि म कुनै राजाकहाँ गएँ भने उनले ‘यस्तो पुड़को तिमीले के हात्रो काम गर्न सक्नेछौ ?’ भनी सोधने छन् । अतः किन एक रूपसम्पन्न पुरुषको आश्रय लिई उसको छायापछाडि बसी जीविका नगरु ?”

अनि उनले त्यस्तो पुरुष खोजदै जाँदा भीमसेन नामक एक कपडा बुन्नेको कपडा बुन्ने ठाउँमा गई उसेंग-कुशलवार्ता गरी “सौम्य ! तिम्हो नाम के हो ?” भनी सोधे ।

“मेरो नाम भीमसेन हो ।”

“किन यस्तो अभिरूपसम्पन्न भएर पनि तिमीले यस्तो तुच्छ काम गरिरहेको ?”

“जीविका गर्न नसकेकाले ।”

“सौम्य ! यस्तो काम नगर । सकल जम्बुद्वीपमा भ समान धनुषधारी अरु कोही छैन । यदि म कुनै राजाकहाँ गएँ भने उनले मलाई ‘यस्तो पुड़केले के हात्रो काम गर्न सकलार !’ भनी रिसाउन पनि सक्दछन् । अतः राजाकहाँ गई तिमीले ‘म धनुषधारी हुँ’ भनी भन । राजाले तिमीलाई खर्चदिई सधैंको लागि तलब पनि दिनेछन् । म तिम्हो काम गरिदिनेछु । तिम्हो छायापछाडि बसी जीविका गर्नेछु । यसरी हामी दुवैजना सुखो हुनेछौं । मेरो वचन मान्नेछौ ?” भनी सोधे ।

उसले “हुन्छु” भनी स्वीकार्यो ।

अनि उसलाई लिएर बाराणशीमा गई स्वयं चुल्धनु उपस्थाक भएर पनि उसलाई अगाडि सारी राजद्वारमा उभिई राजाकहाँ विन्तिगर्ने पठाए ।

“आऊ” भनी भनेपछि दुर्बजना भित्रगई राजालाई बन्दना गरी उभिहरहे ।

“के कारणले आएकाहो ?” भनी सोधदा भीमसेनले जन्म्यो—  
“म धनुषधारी हुँ । म समान धनुषधारी यो नम्बुद्धीपमा अर्को कुनै छैन ।”

“के पाएमा मेरो उपस्थान गर्नेछो त ?”

“देव ! आधा महीनाको एकहजार पाएमा उपस्थान गर्नेछु ।”

“यो पुरुष तिचो कोहो त ?”

“देव चुल्डपट्टाक अर्थात् स्यानो उपस्थाक हो ।”

“हुन्छ, त्यसोभए उपस्थान गर ।”

त्यहाँैचि भीमसेनले राजाको उपस्थान गर्नथाह्यो । काम परेको बेलामा चाहिं बोधिसत्त्वले काम टारिदिन्छन् ।

त्यसब्बत काशी राष्ट्रका धेरै मानिसहरू हिडने एक जंगलको बाटोमा बाघ निस्केर आउँदथ्यो । धेरै मानिसहरूलाई समाती खान्थ्यो । यो खबर राजालाई सुनाए । राजाले भीमसेनलाई बोलाउन लगाई “तात ! त्यो बाघलाई समात्न सक्छौ के ?” भनी सोधे ।

“देव ! यदि बाघ समात्न सकिन भने धनुषधारी भएको के काम लाग्यो र ?”

राजाले उसलाई बाटोछर्च दिएर पठाए । अनि घरमा गई बोधिसत्त्वलाई उसले उक्त कुरा सुनायो ।

“हुन्छ, सौम्य ! जाऊ” भनी बोधिसत्त्वले भने ।

“तिमी जान्नी ?”

“हो, म जाने छैन । परन्तु तिमीलाई उपाय बताइदिने छु ।”

“सौम्य ! बताउ त ।”

“तिमी बाघ बस्ने ठाउँमा एकचोटि ल्वाहृ एकलै नजाऊ । जनपदका मानिसहरू एकत्रितपारी एक दुइ हजारलाई धनुष लिन लगाई ख्याँ जाऊ र बाघ आयो भन्ने थाहा पाउनासाथ भागेर एक काडम्ब गई घोप्टेर सुत । जानपदिकहरूले नै बाघलाई कुटेर समात्ने छन् । उनीहरूले बाघलाई समातेपछि दाँतले एक लहरा काटी टुप्पो समातो तिमी मरेको बाघको अगाडि गई ‘भो ! कसले यो बाघलाई मान्यो ?’ यो बाघलाई गोहलाई छै लहराले बाँधेर राजाकहाँ लैजानेछु भनी म लहरा खोज्न झाडमित्र पसेका थिएँ । मैले लहरा ल्याउनुभन्दा अगाडि नै कसले यसलाई मान्यो ?’ भनी सोध । अनि ती जानपदहरू डराई ‘स्वामी ! राजालाई नभन्तुहोस्’ भनी धेरै धन दिनेछन् । तिमीले बाघ मारेको हुनेछ र राजाकहाँबाट पनि धेरै धन पाउनेछौ ।”

“हुन्छ” भनी उ गई बोधिसत्त्वले बताए बमोजिम नै बाघलाई

लिई जंगलमा निर्भयपारी महाजनहरूले परिवृत्त भई बाराणशीमा आई राजाकहाँ गई “देव ! मैले बाघ समातें र जंगलमा निर्भयपारे” भनी भन्यो । सन्तुष्टभई राजाले धेरै धन दिए ।

फेरि एकदिन “एक बाटोमा अरना निस्केर आउँदैछ” भनी राजालाई सुनाए । राजाले त्यसैगरी भीमसेनलाई पठाए । उसले पनि बोधिसत्त्वले बताए बमोजिम बाघलाई कै उसलाई पनि समातेर त्यायो । राजाले फेरि धेरै धन दिए । महान ऐश्वर्य पायो । उ ऐश्वर्यले भद्रमत्त मण्डिछि बोधिसत्त्वलाई अवज्ञा गरी उनको कुरा सुन्न छोड्यो । “न म तिन्हो कारणमा जीविका गर्दछु के तिमी मात्र पुरुषहाँ र !” आदि परुषवाचा बोल्नथाल्यो ।

अनि केहो दिनपछि एक शत्रु-राजा आई बाराणशी धेरी “यात राज्यदेउ यात युद्ध गर” भनी राजाकहाँ पत्र पठाए ।

राजाले “लड” भनी भीमसेनलाई पठाए । उ सबै प्रकारको शस्त्रले सुसज्जित भई योधाको भेष धारण गरी सुसज्जित हात्तीको पिठ्यूँमा बस्यो । बोधिसत्त्व पनि उ मारिने डरले सबैप्रकारले सुसज्जित भीमसेनको पछाडिको आसनमा बसे । महाजनहरूले परिवृत्त भएको हात्ती नगरद्वारबाट निस्केर संग्रामभूमिमा पुग्यो । युद्ध-भेरी सुन्दासुन्द भीमसेन कम्पित हुन थाट्यो । “अब यो हात्तीबाट खसी मनेँछ” भनी बोधिसत्त्वले हात्तीबाट नखन्नेपरी भीमसेनलाई डोरीले बेरीराखे । लडाइको ठाउँ देखेर मरणभयले भयभीत भई त्यहीं दिसा विसाब गरी भीमसेनले हात्तीको गद्दी फोहर पान्यो । अनि

बोधिसत्त्वले “ हे भीमसेन ! तिम्रो अघिल्लो र पछिल्लो कुरा मिल्दैन । अघि तिमी संग्राम-योद्धा जस्ता थियो । अहिले चाहिं हात्तीको गद्दी कोहर पाउँदौ ” भनी उनले यो गाथा भने—

“यं तं पविक्तिथं पुरे,  
अथ ते पूतिसरा सजन्ति पच्छां ।  
उभयन्नसमेति भीमसेन,  
युद्धकथा च इदञ्च विहञ्जन्ति ॥”

अर्थ—

“ तिमी अघि जुन अभिमान गदंथ्यौ र पछि दिसा पिसाब गन्यो, भीमसेन ! युद्धकथा र अहिलेको दिसा पिसाब—यी दुवं कुरा मिल्दैनन् । ”

यसरी बोधिसत्त्वले उसलाई निन्दागरी “ सौम्य ! नडराऊ, म छोंदा छोंदै किन डराउँदौ ? ” भनी भीमसेनलाई हात्तीबाट ओहाली “ नुहाएर घरमै जाऊ ” भनी पठाई “ आज म प्रकट हुनुपर्छ ” भनी संग्राम-जूमिमा गई उत्ताप गरी सेनाब्यूह तोडी शत्रु-राजालाई जिउँदै समाप्त लगाई बाराणशी राजाकहाँ गए । सन्तुष्टभई राजाले बोधिसत्त्वलाई महान यश प्रदान गरे । त्यहाँदेखि “ चुल्धनुगगह पण्डित ” भनी सारा जम्बुद्वीपमा प्रख्यात भए । अनि भीमसेनलाई खच्च दिई आपनै ठाउँमा पठाई दानादि पुण्यगरी बोधिसत्त्व कर्मानुसार परन्नोक भए ।

•

शास्त्राले “भिक्षुहो ! अहिले मात्र यो भिक्षु आत्माभिमानी होइन अघि पनि आत्माभिमानी नै थियो” भन्नुहुँदै यो धर्मदेशना त्वाउनुसर्वै प्रसंग भिलाई जातक समाधान गर्नुभयो ।

“त्वसवबृत्त भीमसेन आत्माभिमानी भिक्षु थियो र चुल्घनुगगह पण्डित चाहिं म नै थिए” भनी भन्नुभयो ।



Dhammadigital

## ५. दुब्बलकट्टु जातक (१०५)

“बहुम्पेतं वने कट्टन्ति...।” भन्ने यो गाथा जेतवनमा बसिरहनुभएका शास्ताले एक भयभीत हुने भिक्षुको कारणमा बताउनु अएको हो ।

### वर्तमान कथा

उ श्रावस्तीवासी एक पुत्र थियो । शास्ताको धर्मदेशना सुनी प्रदर्जित हुँदा पनि मृत्युदेखि भयभीत हुन्थ्यो । रातमा वा दिनमा हावा लाग्दा सुकेका हाँगाविगाहरू खस्दा तथा चराचुरुङ्गी चौपायाहरूको आवाजसुन्दा मरण भयले भयभीतभई चिच्याउँदै भागदर्थ्यो । उसमा चाहि “म पनि मर्नुपर्ने छ” भन्ने होस मात्र पनि थिएन । यदि उसले “म मर्नुपर्ने छ” भन्ने कुरा जानेको भए उसलाई मरणभय हुने नै थिएन । मरणानुस्मृतिको कर्मस्यान आविता नहुनाले नै मरणको डर

१. जा. पा. I. पृ. २४: दुब्बलकट्टजातक, नं. १०५, अ. क. I-II.

पृ. ३०६.

हुँछ । उ मरणभयले डराउने कुरा भिक्षुहरूमा प्रकट भयो । अनि एकदिन धर्मसमाप्ति भिक्षुहरूले कुरा चलाए — “आवुसो ! अमुक भिक्षु मरणभयले भयमीतभई हिङ्ग । भिक्षुहरूले चाहिं “अवश्य पनि म पनि मर्तु पनेछ ” भन्ने मरणानुस्मृतिको कर्मस्थान (= ध्यान) भाविता गर्नुपर्छ ।”

अनि शास्ता आउनुभई “भिक्षुहो ! अहिले यहाँ तिमीहरू के कुराउथी बसिरहेका थियो ?” भनो सोधनी हुँदा “यो यो” भनी भनेपछि सो भिक्षुलाई बोलाउन पठाई “साँच्चे हो के तिमो मरणभयले डराउँछो ?” भनो सोधनुहुँदा “साँच्चे हो, भन्ते !” भनो भन्दा ‘भिक्षुहो ! यस भिक्षुप्रति असन्तुष्ट नहो; अहिले मात्र यो मरणदेखि डराएको होइन अघि पनि मरणदेखि डराएके थियो ” भनो पूर्वजन्मको कुरा बताउनुभयो ।

### अतीत कथा

अतीत समयमा बाराणशीमा ब्रह्मदत्तले राज्यगरिरहेको बेलामा बोधिसत्त्व वृक्षदेवताभई हिमालयमा उत्पन्न भए । त्यसबखत बाराणशीका राजाले आपनो मंगल-हातीलाई निढर बनाउने शिक्षादिनकोनिमित्त हात्ती आचार्यहरूलाई दिए । अनि उसलाई चलन नहुने गरी खुट्टामा बेस्करी बाँधी हातमा भाला लिएका मानिसहरूले घेरा लगाई उसलाई निढर बनाउने शिक्षादिन थाले । त्यसो गर्दा बेदनालाई सहन नसकी मौलो भाँची मानिसहरूलाई लखेटी उ हिमालयतिर पस्यो ।

उसलाई समातन नसकी मानिसहरू फक्केर आए । उ त्यहाँ मरणभयले डराउँथ्यो । बायुको आवाज सुन्दा काँदै मरणभयले डराई सौँड चलाउँदै उ बेगले भागदथ्यो । मौलोमा बाँधी निडर बनाउने किया गरिरहेको जस्तो उसलाई लाग्थ्यो । कायसुख वा चित्तसुख नपाई काँदै उ विचरण गर्थ्यो । यो देखेर रुखको कापमा उभिई वृक्षदेवताले यो गाथा भने—

“बहुम्पेतं वने कटुं वातो भञ्जति दुब्बलं ।

तस्स चे भायति नाग किसो नून भविस्ससी’ति ॥”

### अर्थ—

“जंगलमा धेरेजसो कमजोर शाखाहरूलाई बतासले भाँचइछ । हे हात्ती ! यदि यत्तिकैले डराउँथ्यो भने निश्चय नै तिमी दुब्ला हुनेछौ ।”

यसरी बोधिसत्त्वले उसलाई अर्तिदुद्धि दिए । त्यहाँदेखि उ यनि निडर भयो ।

शास्ताले यो धर्मदेशना ल्याउनुभई सत्यकुरा प्रकाशपारो जातक समाधान गर्नुभयो । सत्यकुराको अवशानमा सो भिक्षु श्रोतापतिफलमा प्रतिष्ठित भयो ।

“त्यसबाहत हात्ती यो भिक्षु यियो र वृक्षदेवता चाहि म नै थिए” भनी भन्नुभयो ।

## ६. कटाह जातक(१२५)

“बहुमिषि सो विकत्थेया’ति...!” मरने यो गाथा जेतवनमा बसिरहनुभएका शास्ताले यूटो आत्मवर्णन गर्ने एक भिक्षुको कारणमा बताउनु भएको हो । वर्तमान कथा चाहिं माथि बताए जस्तै हो<sup>१</sup> ।

### अतीत कथा

अतीत समयमा वाराणशीमा ब्रह्मादत्तले राज्य गरिरहेको बेलामा बोधिसत्त्व महाबैष्णव सम्पन्न सेठ भएका थिए । उनको भायलि पुत्र जन्माइन् । उनकी दासीले पनि उसेदिनमा छोरा जन्माई । उनीहरू दुवै संग संगै हुकै । सेठको छोराले लेखने काम सिवयो । दासले पनि उसको पाटी लैजाने गरेर उसेंगै लेखने काम सिवयो । गणना पनि सिवयो । बुड तीन भाषा (बोहार) पनि सिवयो । उ क्रमशः वचनकुशल,

१. जा. पा. I. पृ. २८: कटाहजातक, न. १२५, अ. क. I-II.  
पृ. ३३४.

२. हेनू माथि भीमसेन जातक—४ पृष्ठ १९ मा ।

भाषाविद् र अभिरूप भयो । उसको नाम चाहिं कटाहक थियो । सेठको घरको भण्डागारिक भएपछि उसले सोचन थाल्यो—“यिनीहरूले मलाई संधंभरी भण्डागारिक बनाउने छैनन् । केही दोष देखाई पीटेर दाग लगाउन लगाई दास समान गरी राखेन्दून् । प्रत्यन्तमा सेठको एक साथी सेठछ । किन म सेठको तरफबाट पत्र लिई त्यहाँगई ‘म सेठको छोरा हुँ’ भनी त्यो सेठलाई छकाई उसकी छोरी लिई सुखपूर्वक नबसुँ ।”

अनि उसले आफैले “म फलाना हुँ र मेरो छोरालाई तपाइकहाँ यठाउंदै छु । मैले तपाइसेंग वा तपाइले मसेंग आवाह-विवाहको सम्बन्ध राख्नु उचित छ । त्यसले यसलाई तपाइकी छोरी विई त्यहीं ने बसन लगाउनुहोस् । म पनि मौका पाएको बेलामा आउनेछु” भनी पत्र लेखी सेठके भौंगुठोको छाप लगाई इच्छानुसार बाटोखर्च, सुगन्ध र वस्त्रादि लिई प्रत्यन्तमा गई सेठकहाँ पुगी बन्दनागरी उभिइरह्यो ।

अनि सेठले उसंग “कहाँबाट आएकाहो ?” भनी सोध्यो ।

“बाराणशीबाट ।”

“कसका छोरा ह्यो ?”

“बाराणशी सेठको छोरा हुँ ।”

“के कारणले आएका ह्यो ?”

त्यसबेला कटाहकले “यो हेरेपछि बुझ्नु हुनेछ” भनी पत्र दियो ।

सेठले पत्र पढी “अब म जीवित रहेको भए” भनी सञ्चुष्टमई छोरी दिई उसलाई प्रतिष्ठित गरायो ।

उसको महान परिवार भयो । यागु खाद्य पदार्थ ल्याउँदा अथवा बस्त्र तथा सुगन्धहरू ल्याउँदा चाहिं उसले “यसरी पनि यागु पकाइन्छ र ? यसरी पनि खाद्य पदार्थ बनाइन्छ र ? यसरी पनि भात पकाइन्छ र ? अहो ! प्रत्यन्तवासीहरू !” भनी यागु आदिको निन्दा गर्दथ्यो । “यिनीहरू प्रत्यन्तवासी भएकाले कपडाको बस्त्र बनाउन पनि जान्दैनन्, सुगन्धको लेप बनाउन पनि जान्दैनन्, फूलको माला गाँस्न पनि जान्दैनन्” भन्दै बस्त्र सिउने आदिहरूको पनि निन्दा गर्दथ्यो ।

अनि उता दासलाई नदेखेपछि बोधिसत्त्वले “कटाहक देँखिदैन, कहाँ गयो खोज ” भनी चारैतिर मानिसहरू पठाए । त्यसमध्ये एकजना त्यहाँ गई उसलाई चिनी आफूलाई आहा नदिई फक्केर आई उसले बोधिसत्त्वलाई भन्यो । यो खबर सुनेर “यसले अनुचित गन्धो गएर उसलाई समाती ल्याउनेछु” भनी राजासँग सोधी विशाल परिवारका साथ बोधिसत्त्व निस्के । “सेठ प्रत्यन्तमा जाँदै छन्” भन्ने कुरा सबै ठाउँमा फैलियो । “सेठ आउँदैछन्” भन्ने खबर सुनेर कटाहकले सोच्यो—“अरू कारणले उनी आएका होइनन्, मेरे कारणले आएको हुनुपछं । यदि म भागेर गए भने फेरि यहाँ आउन पाउनेछौंन । एक उपाय गर्नुपन्थ्यो । मेरा स्वामीको अगाडि गई दासको काम गरेर उनलाई चित्तबुझाउनेछु ।”

त्यहाँदेखि उसले परिषद्को बोचमा यस्तो भन्न थाल्यो—“ अरु मूर्ख मानिसहरूले आफ्नो मूर्खताको कारणले गर्दा आमाबाबुको गुणलाई नबुझी उनीहरूको भोजनको बेलामा सम्मान नगरी उनीहरूसँगै बसी छान्छन् । हामी चाहिं आमाबाबुको भोजनसमयमा पानीको भाँडो लैजान्छौं, थुकदानी लैजान्छौं, भाँडाहरू लैजान्छौं तथा पानी र पंखा लिएर उपस्थान गछौं । ” फेरि दिसाबस्ने बेलामा पानीको लोटा लिएर नदेखिने ठाउँसम्म जाने आदि दासद्वारा स्वामी प्रति गरिने सबै कामको प्रकाश पान्यो ।

यसरी उसले परिषद्लाई सम्झायो र बोधिसत्त्व प्रत्यक्ष नजिक आइपुगेपछि समुरालाई भन्यो—“ तात ! मेरा पिता तपाइसँग भेटनको-निमित्त आउँदैछन् । तपाइहरूले खाद्य भोज्य तयार पार्नुहोस् । म कोसेली लिई अगाडि जानेछु । ”

“ हुन्छ ” भनी उसले स्वीकार्यो ।

धेरै कोसेली लिएर ठूलो परिवारका साथ गई बोधिसत्त्वलाई बन्धना गरी कटाहकले कोसेली दियो । बोधिसत्त्व पनि कोसेली लिई उसेंग कुशलबार्ता गरी प्रातकालको समयमा पालटाँगी दिसा बस्नको लागि ढाकेको ठाउँ भित्र पसे । कटाहक आफ्नो परिवारलाई पछाडि राखी लोटा लिई बोधिसत्त्वकहाँ गई पानीको काम सिध्याए-पछि पाउमा परी “ स्वामी ! जति धन तपाइ चाहनुहुन्छ उति धन दिनेछु । मेरो यशलाई अन्तरधान नगराइदिनुहोस् ” भनी प्रार्थना गन्यो । बोधिसत्त्व उसको सेवाबाट प्रसन्न भई “ डराउनु पर्दैन, मेरो कारणमा

तिमीलाई कुनै बाधा हुनेछैन” भनी धीर्घदिई प्रत्यन्त नगरमा गए । उनको महान् सत्कार भएको थियो । कटाहकले पनि निरन्तर दासले गर्ने छै सबै काम गन्यो ।

अनि उनी सुखपूर्वक बसिरहेको बेलामा प्रत्यन्तको सेठले भन्यो—“महासेठ ! मैले तपाइको पत्र देखनासाथ तपाइको छोरालाई छोरी दिएँ ।” बोधिसत्त्वले पनि कटाहकलाई आफ्ने छोरा जस्तै मरी तदनुरूप प्रियवचन बोली सेठलाई सन्तोष पारे । त्यहाँदेखि कटाहकको मुख हेन्सक्ने कोही भएन ।

अनि एकदिन महासत्त्वले सेठकी छोरीलाई बोलाई “अम्मे ! आऊ, मेरो टाउकोमा जुम्बा हेर” भनी भन्दा उ आएर जुम्बा हेरिरहेको बेलामा प्रियवचन बोल्दै “अम्मे ! भन, के मेरो छोरा सुखदुःखमा अप्रमादी भई बस्दै ? के तिमीहरू दुवैजना प्रियभाषी भई मेलमिलापसँग बस्दछो ?” भनी सोधे ।

“तात ! सेठका छोरामा अरु कुनै दोष छैन । केवल खानाको निन्दा गर्नन् ।”

“अम्मे ! यो संघैभरी दुःखिने स्वभावको छ । परन्तु म उसको मुख बन्द गर्नकोनिमित्त एक मन्त्र दिनेछु । तिमीले त्यो राम्ररी पढी मेरो छोराले खाने बेलामा आहारको निन्दा गर्दा अगाडि उभिई थडे अनुसार भन” भनी गाया सिकाइदिए । त्यसपछि केही दिन चली बोधिसत्त्व बाराणशीमै फक्के ।

कटाहक पनि धेरै खाद्य भोज्य लिई अनुगमन गरी धेरै धन दिई बन्दना गरी फक्केर आयो । बोधिसत्त्व गणेशिं उ क्षन् अभिमानी हुनथाल्यो । एकदिन सेठकी छोरीले नानाप्रकारका रसयुक्त भोजनलयाई पन्थी लिई पस्की रहेको बेलामा उसले भोजनको निन्दा गर्नथाल्यो । सेठकी छोरीले बोधिसत्त्वसँग सिके अनुसार यो गाथा भनी—

“बहुमिष सो विकत्थेय्य अञ्जनं जनपदं गतो ।

अन्वागन्त्वान दूसेय्य भुञ्ज भोगे कटाहकाति ॥”

अथ—

“अर्को जनपदमा गई धेरै कूठो आत्मवर्णना गरी ठगेर हिडदेढ्हो, फेरि आएर तिमीलाई दोषी बनाउनेछ । अतः हे कटाहक ! पाएको खान ! चुपलागेर खाऊ ।”

सेठकी छोरीले चाहि यसको अर्थ बुझेको थिइन । पढे अनुसार मात्र उ भन्नथी । अनि कटाहकले “अवश्य पनि सेठले मेरे नाम बताई सबै कुरा यसलाई चताएको होला” भन्ने ठानी त्यहाँदेखि फेरि खानाको बारेमा निन्दा गर्न सकेन । निहतमानी भई पाए अनुसार खाई कर्मानुसार परलोक भयो ।

शास्ताले यो वर्मदेशना त्याउनुभई जातक समाधान गर्नुभयो ।

“त्यसबखत कटाहक कूठो आत्मवर्णना गर्ने चिक्कु यियो । बाराणशी सेठ चाहि म नै यिए” भनी भन्नुभयो ।

•

## ७. घतासन जातक(१३३)

“खैमं यहि’ति...!” भन्ते यो गाथा जेतबनमा बसिरहनु-  
भएका शास्ताले एक मिक्खुको कारणमा बताउनु भएको हो ।

### वर्तमान कथा

सो मिक्खु शास्ताकहाँ कर्मस्थान (=ध्यान) ग्रहणगरी प्रत्यन्तमा गई एउटा गाउँको आश्रयलिई जंगलको निवासस्थानमा बर्षवास बस्यो । पहिलो महीनामै मिक्खाटनार्थ गइरहेको देलामा उसको पर्णशालामा आगो लाग्यो । अनि वस्ने ठाउँको कारणमा कष्ट भएपछि उसले उपस्थाकहरूसँग भन्थ्यो । उनीहरूले “ भन्ते ! हुनदिनुहोस, पर्णशाला बनाइदिनेछौं । अहिले चाहि जोत्वैछौं, ब्यू रोप्यैछौं ” भन्दा अन्दै तीन महीना बिताए । वासस्थानको अनुकूलता नहुनाको कारणले

१. जा. पा. I. पृ. ३०: घतासनजातकं, नं. १३३, अ. क. I-II.

पृ. ३४९.

गर्दा उसले कर्मस्थान सफल पार्न सकेन । ध्यानकोनिमित्त<sup>३</sup> मात्र पनि उसले पाउन सकेन । अनि वर्षावास पछि जेतवनमा गई शास्तालाई बन्दना गरी एक छेउमा बस्यो ।

शास्ताले उसेंग कुशलवार्ता गर्दा गर्दे “मिक्खु ! तिझो कर्मस्थान सफल भयो के ?” भनी सोधनु भयो ।

उसले शुरुदेखि नै असफल भएको कुरा बतायो ।

शास्ताले “मिक्खु ! अघि पशुहरूले पनि आफ्नो सफल र असफलको कुरा बुझी सफल भएको बेलामा बसी असफल भएको बेलामा बसेको ठाउँ छाडी अको ठाउँमा गएका थिए । तिमीले किन आप्नो सफलता र असफलतालाई जान्न सकेनौ ?” भनी भन्नुहुँदा उसले सो कुरा बताउनहुन प्रार्थना गरेपछि पूर्वजन्मको कुरा बताउनु भयो ।

### अतीत कथा

अतीत समयमा बाराणशीमा ब्रह्मदत्तले राज्य गरिरहेको बेलामा बोधिसत्त्व पक्षी योनिमा जन्मी, ठूलो भएपछि सौभाग्यशाली तथा पक्षीहरूको राजा भई एक जंगलको एक प्राकृतिक तलाउको किनारमा शाखासम्पन्न धेरै पात भएको विशाल रुखको आश्रय लिई

१. ध्यानको विषयलाई आँखा चिम्लिदाखेरि देख्न सक्ने अवस्थालाई ‘निमित्त’ भन्दछन् ।

सपरिवार बास बसन थाले । पानी माथि फैलिएको त्यस रुखको शाखामा बसेका धेरे पक्षीगणहरूले पानीमा विस्टा खसालदये । त्यस प्राकृतिक तलाउमा एक चण्ड नागराजा बस्दथ्यो । अनि उसलाई यस्तो लाग्यो—“यी पक्षीगणहरूले मेरो निवासस्थान यो प्राकृतिक तलाउमा विस्टा खसालद्यन् । अतः पानीबाट आगो निकाली रुखमा आगो लगाई यिनी-हरूलाई भगाउन पन्थ्यो ।” यति सोबी क्रोधित भएको उसले रातको समयमा सबै पक्षीगणहरू एकत्रित भई रुखका शाखाहरूमा सुतिरहेको बेलामा सर्वप्रथम चूलोपा तताएको पानी जस्तै गरी पानी तताई, दोश्रो पटक धुँवा निकाली, तेथो पटक तालवृक्ष जंडै ज्वाला निकाल्यो । पानीबाट ज्वाला निस्किरहेको देखेर बोधिसत्त्वले “भो पक्षीहरू ! आगोको ज्वाला पानीद्वारा निभाइन्छ परन्तु यहाँ पानीबाटै ज्वाला निस्किदै छ । अतः हामी यहाँ बसन सबै छैनों । अर्कै ठाउँसा जानपन्थ्यो” अनी उनले यो गाथा भने—

Digitized by  
Digitized by

“खेम यहाँ तत्य अरी उदीरितो,  
उदकस्स मज्जे जलते घता यतो ।  
न अजज वा सो महिसा मेहीरुहे,  
दिसा भजह्वो सरणज्ज नो भयन्ति ॥”

अर्थ—

“जहाँ निर्भय थियो त्यहाँबाटै भय उत्पन्न हुँदै छ । पानीको बीचमा आगो बल्दै छ । अब पृथ्वीबाट उम्रेको वृक्षमा बसन सकिन्न,

अके दिशातिर लागौं । जहाँ शरण लिएका थियों त्यहीबाटै भय उत्पन्न हुँदै छ ।”

यति भनी आपनो कुरा मान्ने पक्षीहरू लिई बोधिसत्त्व अके ठाउँमा गए । बोधिसत्त्वको कुरा नमानी उहाँ बस्ने पक्षीहरूको ज्यान गयो ।

शास्ताले यो धर्मदेशना ल्याउनुभई सत्यकुरा प्रकाश पारो जातक समाधान गर्नुभयो । सत्य कुराको अवशानमा सो भिक्षु अरहत्वमा प्रतिष्ठित भयो ।

“त्यसब्बत बोधिसत्त्वको कुरा मान्ने पक्षीहरू बुद्धपरिषद् थियो र पक्षीराजा चाहि म नै थिहै” भनी भनुभयो ।

---

Dhammadigital

## ८. मित्तामित्त ज्ञातक(१९७)

“न नं उम्हयते दिस्वा’ति...”<sup>१</sup> भन्ने यो गाथा श्रावस्तीमा बसिरहनुभएका शास्ताले एक भिक्षुको कारणमा बताउनु भएको हो ।

### वर्तमान कथा

एक भिक्षुले “मैले लिदा मेरा उपाध्याय रिसाउनु हुनेछैन” भन्ने विश्वास लिई उपाध्यायले राखेको कपडाको एक टुक्रा लिई जुत्ताराखने थैलो बनाई पछि उपाध्यायसँग सोध्यो । अनि उसलाई उपाध्यायले “किन लिएको ?” भनी सोध्दा “मैले लिदा तपाइ रिसाउनु हुनेछैन होला भन्ने ठानी विश्वासले लिएको हुँ” भनी भन्यो ।

“तिमीसँग मेरो केको विश्वास छ र ?” भनी रिसाएर पिट्यो ।

उसको त्यो क्रिया भिक्षुहरूमा प्रकट भयो । अनि एकदिन धर्मसभामा भिक्षुहरूले कुरा उठाए—“आवुसो ! अमुक तरुणले

१. जा. पा. I. पृ. ४८: मित्तामित्तज्ञातक, नं. १९७, अ. क. I-II.  
पृ. ४६७.

उपाध्यायमाधिको विश्वासले एक टुका कपडा लिई जुत्ताराख्ने थैली बनायो । अनि उसको उपाध्यायले ‘मसँग तिम्रो केको विश्वास छ र ?’ भनी रिसाएर पिट्यो ।”

शास्ता आउनुभई “भिक्षुहो ! अहिले यहाँ तिमोहरू के कुरा गरी बसिरहेका थियो ?” भनी सोधनुहुँदा “यो यो” भनी भनेपछि “भिक्षुहो ! अहिले मात्र सो भिक्षु आफूसँग बस्नेसँग अविश्वासिक थिएन बलिक अघि पनि अविश्वासिक नै थियो” भनी पूर्वजन्मको कुरा बताउनु भयो ।

### अतीत कथा

अतीत समयमा बाराणशीमा नहादत्तले राज्य गरिरहेको देलामा काशी राष्ट्रको एक बाह्यण कुलमा जन्मेका बोधिसत्त्व बैश पुरोपछि ऋषिभेष अनुसार प्रवर्जित भई अभिज्ञा र समापत्तिहरू लाभ गरी गणाचार्य भई हिमालय प्रदेशमा बस्नथाले ।

ती ऋषिगणहरूमध्येका एक तापसले बोधिसत्त्वको कुरा नसुनी एउटा आमा (ढोई) मरेको हात्तीको बच्चालाई पाल्यो । उ ढूलो भएपछि तापसलाई मारी जंगलमा गयो । अनि उसको शारीरकृत्य गरी बोधिसत्त्वलाई घेरा लगाई “भन्ते ! कुन कारणले मित्रभाव र अमित्रभावलाई जान्न सकिन्छ ?” भनी सोधे ।

बोधिसत्त्वले “यो यो कारणले” भनी यी गाथाहरू भने—

१. “न नं उम्हयते दिस्वा न च नं पटिनन्दति ।

चक्खूनि चस्स न ददाति पटिलोमच्च वत्तति ॥

२. “ये ते भवन्ति आकारा अमित्तस्मि पतिद्विता ।

येहि अमित्तं जानेय्य दिस्वा सुत्वा च पण्डितोऽति ॥”

अर्थ—

१—“न उसलाई देखेर हाँस्द्य, न त उसप्रति प्रसन्न हुन्छ,  
आँखाले पति हेँन र उल्टो व्यवहार गर्छ ।

२—“अमित्रमा यी आकार-प्रकारहरू हुन्दछन् । यिनै कारणहरू  
देखेर वा सुनेर पण्डितहरू अमित्रलाई चिन्दछन् । यसको विपरीत  
गुणहुनेलाई मित्र भनी चिन्नु याँछ ।”

यसरी मित्र र अमित्रको लक्षण बताई ब्रह्मविहारलाई भाविता  
गरी बोधिसत्त्व ब्रह्मलोक परायण भए ।

शास्ताले यो धर्मदेशना ल्याउनुभई जातक समाधान गर्नुभयो ।

“त्यसब्ब्रह्म हात्तीलाई पालन गर्ने तापस साथमा बस्ने शिष्य  
यियो । हात्ती चाहिं उपाध्याय यियो । ऋषिगणहरू बुद्धपरिषद् यियो र  
गणाचार्य चाहिं म नै यिए” भनी भन्नुभयो ।

## ६. रत्नधवत जातक(२०३)

“विरुपवर्खेहि मे मेत्त’ति...!” भन्ने यो गाथा जेतवनमा बसिरहनुभएका शास्ताले एक भिक्षुको कारणमा बताउनु भएको हो ।

### वर्तमान कथा

त्यस समय जन्ताघर (=दाफद्वारा स्नान पर्ने ठाउँ) को देलोमा उ दाउरा चिर्दे थियो । त्यसबखत सुकेको रुखबाट एक सर्प निस्की खुट्टाको औलामा डस्यो । उ त्यहीं मन्यो । उ मरेको खबर सर्वे विहारमा कंलियो ।

धर्मसभामा भिक्षुहरूले कुरा उठाए—“आवुसो ! अमुक भिक्षु जन्ताघरको देलोमा दाउरा चिरिरहेको बेलामा सर्पले डसी उहीं मन्यो ।”

शास्ता आउनुभई “भिक्षुहो ! अहिले यहाँ तिमीहरू के कुरा गरी बसिरहेका थियो ?” भनी सोधनुहुँदा “यो यो” भनी भनेपछि

---

१. जा. पा. I. पृ. ५०: खण्डजातक, नं. २०३, अ. क. I-II.

पृ. ४७६.

“मिक्षुहो ! यदि सो मिक्षुले चार संपराजाओंको कुलप्रति मैत्री भाविता गरेको भए उसलाई सर्पले डस्ने थिएन । बुङ्ग उत्पन्न नभएको बेलामा चार संपराजाओंको कुलप्रति मैत्री गरी ती संपराजाओंको कारणबाट उत्पन्न हुने भयबाट पुराना पण्डितहरू मुक्त भए” भनी पूर्वजन्मको कुराबताउनु भयो ।

### अतीत कथा

अतीत समयमा बाराणशीमा ब्रह्मदत्तले राज्य गरिरहेको बेलामा बोधिसत्त्व काशी राष्ट्रको एक ब्राह्मण कुलमा जन्मे । बैश पुणेपछि कामविषयलाई त्यागी ऋषिभेष अनुसार प्रवर्जितभई अभिज्ञा र समापत्तिहरू लाभ गरी हिमालय प्रदेशमा गंगा धुमेर गएको कुनै एक स्थानमा आश्रमपद बनाई ध्यानकुडामा रतभई ऋषिगणका साथ बसे ।

त्यस गंगाको तीरमा नाना प्रकारका सर्पहरूले ऋषिहरूलाई बिघ्नबाधा दिन्थे । धेरेजसो ऋषिहरूको ज्यान जान्थ्यो । यो कुरा तापसहरूले बोधिसत्त्वलाई सुनाए । बोधिसत्त्वले सबै तापसहरूलाई भेला गराई “यदि तिमीहरूले चार संपराज कुलप्रति मैत्री गन्धौ भने तिमीहरूलाई सर्पहरूले डस्ने छैनन् । त्यसले अबदेखि चार संपराज कुलप्रति यसरी मैत्री भावना गर” भनी यो गाथा भने—

“विरूपखेहि मे मेत्तं मेत्तं एरापथेहि मे ।  
छब्यापुत्तेहि मे मेत्तं मेत्तं कण्ठागोतमकेहिच ॥”

अर्थ—

“विष्णुपाक्ष नागराजकुल प्रति मेरो मैत्री छ, एरापथ नागराज-  
कुल प्रति मेरो मैत्री छ, छ्रव्यापुत्र नागराजकुल प्रति मेरो मैत्री छ र  
कण्हागोतम नागराजकुल प्रति मेरो मैत्री छ ।”

यसरी चार नागराजकुललाई देखाई “यदि तिमीहरूले यिनीहरू  
प्रति मैत्रीभावना राख्न सक्छौ भने सर्पहरूले तिमीहरूलाई डस्ने छैनन्,  
कष्टदिने छैनन्” मनी दोशो गाथा भने—

“अपादकेहि मे मेत्तं मेत्तं दिपादकेहि मे ।

चतुर्पदेहि मे मेत्तं मेत्तं बहुपदेहि मे ॥”

अर्थ—

“पाउ नभएकाहरूसंग मेरो मैत्री छ, दुइ पाउ हुनेहरूसंग मेरो  
मैत्री छ, चौपायाहरूसंग मेरो मैत्री छ र धेरे पाउ हुनेहरूसंग मेरो  
मैत्री छ ।”

यसरी क्रमसंग मैत्री भावनाको स्वरूप बताई अब प्रार्थनाको रूप  
देखाउंदै यो गाथा भने—

“मा मं अपादको हिसि मा मं हिसि दिपादको ।

मा मं चतुर्पदो हिसि मा मं हिसि बहुपदोति ॥”

अर्थ—

“मलाई पाउ नहुनेहरूले हिसा नगरून्, मलाई दुह पाउ हुनेहरूले हिसा नगरून्, मलाई चीपायाहरूले हिसा नगरून् र मलाई धेरै पाउ हुनेहरूले पनि हिसा नगरून् ।”

अब निर्देश नगरी सर्वसाधारण रूपले भावना गर्ने कुरा दर्शाउँदै यो गाथा भने—

“सब्बे सत्ता सब्बे पाणा सब्बे भूता च केवला ।

सब्बे भद्रानि पस्सन्तु मा कच्चि पापमागमा’ति ॥”

अर्थ—

“सब्बे सत्त्वहरू, सब्बे प्राणीहरू र सब्बेका सब्बे भूतहरू (=जीवहरू) —यो सब्बेले कल्याणरूपले हेरून् र कसैलाई पनि कुनै अनर्थ नआओस् ।”

यसरी “सब्बे सत्त्वहरू प्रति सर्वसाधारणरूपले भावना गर” भनी भनिसकेपछि फेरि तीन रत्नहरूको गुण अनुस्मरण गराउन—

“अप्पमाणो बुढो, अप्पमाणो धम्मो, अप्पमाणो सञ्चो’ति ॥”

अर्थ—

“बुद्धगुण अप्रमाण छ, धर्मगुण अप्रमाण छ र सञ्चगुण पनि अप्रमाण छ” भनी भने ।

यसरी बोधिसत्त्वले “यो तीन रत्नहरूको गुण अनुस्मरण गर”<sup>१</sup> भनी तीने रत्नहरूको अप्रमाण गुणहरूलाई देखाई प्रमाण सहित सत्त्वहरू देखाउन—

“प्रभाणवन्तानि सिरिसपानि अहिविच्छिका ।  
सतपदि उण्णानाभि सरबू मूसिकाति ॥”

अर्थ—

“सर्पहरू, विच्छिहरू, सतपदीहरू, माकुराहरू, माउसुलीहरू र मुसाहरू सबै सप्रमाणिक हुन्” भनी भने ।

यसरी बोधिसत्त्वले “यिनीहरूको अभ्यन्तरमा प्रमाणकर रागादि धर्महरू छन् । त्यसैले यी सर्पादिहरू प्रमाणकर हुन्” भन्ने दर्शाई “अप्रमाण गुण हुने तीने रत्नहरूको प्रभावद्वारा यी प्रमाण हुनेहरूबाट रात दिन परित्राण होस् र तीने रत्नहरूको गुण अनुस्मरण गर” भनी भने । त्यसको अतिरिक्त अरु गर्नुपर्ने काम देखाउँदै यो गाथा भने—

“कता मे रक्खा कता मे परित्ता,  
पटिकमन्तु भूतानि सोहं नमो भगवतो,  
नमो सत्तनं सम्मासम्बुद्धान्नित ॥”

१. यस जातकमा उल्लिखित सबैकुरा भएको सूत्रलाई अं. नि-४, पृ. ७६, पत्तकम्मवग्गोमा ‘अहिराजसुत्त’ भनी उल्लेख भएको पाइन्छ ।

अर्थ—

“मैले आपनो रक्षा गरें र आपनो परित्राण पनि । म भगवान्को तथा सात सम्यक्सम्बुद्धहरूको नमस्कार गर्छु । त्यसैले अहितकामी प्राणीहरू फक्केर जाउन् ।”

यसरी नमस्कार गरी सात बुद्धहरूको अनुस्मरण गर भन्दै बोधिसत्वले ऋषिगणहरूलाई यो परित्राणद्वारा खन्धन गरिदिए ।

प्रारम्भको दुइ गाथाद्वारा चार सर्पराजकुलहरूमाथि मैत्री देखाई अरु दुइ गाथाद्वारा निर्देशित रूपले र अनिर्देशित रूपले मैत्री देखाएको हुँदा यसलाई यहाँ ‘परित्राण’ भनिएको हो भन्ने कुरा बुझनुपर्छ । अथवा अर्को अर्थ खोजनुपर्छ ।

त्यहाँदेखि ऋषिगणहरूले बोधिसत्वको अववादमा बसी मैत्री मावना गरे । बुद्धगुणलाई अनुस्मरण गरे । यसरी उनीहरूले बुद्धगुण अनुस्मरण गर्दा गर्दै सबै लामा जातिहरू (=सर्पहरू) फक्केर गए । बोधिसत्व पनि ब्रह्मविहार भाविता गरी ब्रह्मलोक परायण भए ।

शास्ताले यो धर्मदेशना ल्याउनुभई जातक समाधान गर्नुभयो ।

“त्यसबछत ऋषिगणहरू बुद्धपरिषद् थियो । गणाचार्य चार्हि म नै थिए” भनी भन्नुभयो ।

## १०. गड्गेट्य जातक (२०५)

“सोभन्ति मच्छा गंगेय’न्ति...” भन्ने यो गोथा जेतबनमा बसिरहनुभएका शास्ताले दुइ तरुण मिक्खुहरूको कारणमा बताउनु भएको हो ।

### वर्तमान कथा

ती दुइजना कुलपुत्रहरू श्रावस्तीवासी हुन् । शासनमा प्रवर्जित भई अशुम भावनामा नलागी रूप प्रशंसक भई रूपको बयान गर्दै हिड्ये । एकदिन “तिमी शोभायमान् छौ कि म शोभायमान् छु ?” भनी रूपको कारणमा उनीहरूको छगडा भएपछि नजिकमा बसिरहेका एक बूढा स्थविरलाई देखो “यिनले हामीहरू शोभायमान् छौं वा अशोभायमान् छौं भन्ने कुरा जान्ने छन् ?” भनी उनकहाँ गई “भन्ते ! हामीहरूमध्येमा को शोभायमान् छ ?” भनी सोधे ।

१. जा. पा. I. पृ. ५१: गड्गेट्यजातक, नं. २०५, अ. क. I-II.

पृ. ४८०.

उनले “आवुसो ! तिमीहरूभन्दा म नै शोभायमान् छु” भनी अने ।

तरुणहरू “यो बूढाले हामीले सोधेको प्रश्नको उत्तर नदिई नसोधेको कुरा बताउँछन्” भनी उनको निन्दागरी फर्केर गए ।

उनीहरूको यो करतूत भिक्षुसंघमा प्रकट भयो । अनि एकदिन घर्मसभामा कुरा निकाले “आवुसो ! बूढा स्थविरले ती रूपको बयान गर्ने तरुणहरूलाई लज्जित पारिदिए ।”

शास्ता आउनुभई “भिक्षुहो ! अहिले यहाँ तिमीहरू के कुरा गरी बसिरहेका थियो ?” भनी सोधनुहुँदा “यो यो” भनी भनेपछि “भिक्षुहो ! अहिले मात्र यी तरुणहरू रूप-प्रशंसक होइनन् अघि पनि यिनीहरू रूपकै बयान गरेरै हिँडथे” भनी भन्नुभई पूर्वजन्मको कुराः बताउनु भयो ।

## अतीत कथा

अतीत समयमा बाराणशीमा ब्रह्मदत्तले राज्य गरिरहेको बेलामा गंगाको तीरमा एक बोधिसत्त्व वृक्षदेवता भएका थिए । त्यसबछत गंगा र यमुनाको संगममा गङ्गेय र यामुनेय भन्ने दुइटा माछाहरू थिए । एकदिन “म सुन्दरछु कि तिमी सुन्दर छो ?” भनी रूपको कारणमा ती दुइको विवाह भयो । अनि गंगाको नजिक तटमा कछुवा सुतिरहेको देखेर “यसले हामी सुन्दरछौं वा असुन्दरछौं भन्ने

कुरा जान्नेछ ” भनी उसकहाँ गई “ हे सौम्य कछुवा ! गङ्गेय सुन्दर  
छ कि यामुनेय्य ? ” भनी सोधे ।

कछुवाले “ गङ्गेय पनि सुन्दर छ, यामुनेय्य पनि सुन्दर छ ।  
तर तिमी दुइजनाभन्दा म नै सुन्दरतर छु ” भनी भन्यो । यही अर्थ  
प्रकाश पानंकोनिमित्त पहिलो गाथा भनिएको हो—

“सोभति मच्छो गङ्गेय्यो अथो सोभति यामुनो ।  
चतुष्पदायं पुरिसो निग्रोधपरिमण्डलो ।  
ईसकायतगीवो च सब्बेव अतिरोचती’ति ॥”

### अर्थ—

“गङ्गेय माछा पनि सुन्दर छ अनि यामुनेय्य पनि सुन्दरै छ ।  
तर बरको वृक्ष जस्तै गोलाकार भएको, गाढाको धुरी रँग लामो घाँटी  
भएको तथा चारपाउ भएको यो व्यक्ति<sup>३</sup> नै सबैभन्दा सुन्दरतर छ ।”

उसको कुरा सुनी माछाहरू “ हे पापी कछुवा ! हामीले सोधेको  
कुराको उत्तर नदिई अर्के कुरा गद्दौ ” भनी शोश्रो गाथा भने—

“यं पुच्छतो न तं अक्खा अञ्च अक्खासि पुच्छतो ।  
अत्तप्पसंसको पोसो नायं अस्माक रुच्चती’ति ॥”

१. यहाँ चाहिं आफूलाई नै लक्ष गरी ‘यो व्यक्ति’ भनिएको हो ।

अर्थ—

“जो सोषेका वियों हयो नवताई अर्के कुरा बताउँद्यो । आहाः आस्म प्रशासा गनै पुरुष हामी दबाउदैनौं ।”

यति भनी कछुवामाथि पानी फाली आपने ठाउंमा गए ।

शास्ताळे यो धर्मदेशना स्याउनुभई जातक समाधान गर्नुभयो ।

“त्यसबाट ती दुइ माछा तरुण मिभुहूङ थिए । कछुवा दूडो स्वविर थियो । यो कुरा प्रत्यक्षीकरण गनै गंगातीरको वृक्षदेवता चार्हि म नै थिए” भनी भन्नुभयो ।

## ११. गूढपाण जातक(२२७)

“सूरो सूरेन संगम्मो’ति...” भन्ने यो गाथा जेतवनमा बसिरहनुभएका शास्ताले एक भिक्षुको कारणमा बताउनु भएको हो ।

### वर्तमान कथा

त्यसबाट जेतवनबाट एक गाउत अथवा आधा योजनको दूरीमा एक निगम गाउँ थियो । त्यहाँ धेरै सलाक-भोजनहरू पाइन्थे । त्यहाँ प्रश्न गर्ने खराब स्वभावको एक व्यक्ति थियो । उसले सलाक-भोजन र पाक्षिक-भोजनकोनिमित्त आएका तरुण र आमणेरहरूसमें “को खान्छ ? को पिउँछ ? र को भोजन गर्छ ?” भनी प्रश्न सोधार भन्न नसक्नेलाई लज्जित गराउँदथ्यो । उसको भयले गर्वा उनीहरू त्यस गाउँमा सलाक-भोजन र पाक्षिक-भोजनको लागि जाँदैनथे ।

एकदिन सलाक बाँड्ने ठाउँमा गई एक भिक्षुले “भन्ते ! अमुक गाउँमा सलाक-भोजन वा पाक्षिक-भोजन पाइन्छ के ?” भनी सोध्यो ।

१. जा. पा.: I. पृ. ५७: गूढपाणजातक, नं. २२७, अ. क. I-II.

पृ. ५२०.

“आवुभो ! पाइन्छ । तर त्यहाँ एक खराब स्वभावको व्यक्तिले प्रश्न सोधदछ र प्रश्नको उत्तर दिन नसक्नेलाई गालिगर्छ र परिभाष पनि गर्छ । त्यसको भयले गर्दा कोही पनि जानसबदेन ।”

“भन्ते ! त्यहाँका भोजनहरू मलाई दिनुहोस् । म उसलाई दमन गरी ठोकपारी फेरि तपाइहरूलाई देखेपछि भागेर जाने चराइदिनेछु” भनी भन्यो ।

भिक्षुहरूले “हुन्छ” भनी स्वीकारी उसलाई त्यहाँको भोजन लिने जिम्मा दिए ।

त्यहाँ गई गाउँको द्वारमा उसले चौबर पारपण गन्यो । उसलाई देखेर चण्ड भ्यागुतो झै बेगले गई त्यो खराब स्वभावको व्यक्तिले “अमण ! मेरो प्रश्नको जवाफ देऊ” भनी भन्यो ।

“उपासक ! गाउँमा विचरण गरी यागु ल्याई आसन-शालामा आउन देऊ ।”

उ यागु लिएर आसन-शालामा आइपुग्दा फेरि उसलाई त्यस्तै भन्यो । सो भिक्षुले “अहिले यागु पिउन देऊ, आसन-शालामा बढान देऊ र सलाक-भोजन ल्याउन देऊ” भनी भनेर सलाक-भोजन ल्धाई उसलाई पात्र समात्न लगाई “आऊ, प्रश्नको जवाफ दिनेछु” भनी गाउँको बाहिर लगी चौबर बटुलेर काँधमा राखी उसको हातबाट पात्र लिई उभियो ।

त्यहाँ पनि उसले “अमण ! प्रश्नको जवाफ देऊ” भनी भन्यो ।

अनि उसलाई “ तिम्रो प्रश्नको जवाफ दिनेछु ” भनी एक चोटि अष्ट दिएर लडाई हाडहरू चकनाचूर हुनेगरी चूटेर मुखमा गुहु लगाई “ अबदेखि यो गाउँमा आउने कुनै मिक्षुसैंग प्रश्न सोधिस् भने थाहा बाउलास् ! ” भनी सन्तर्जन गरी फक्केर गयो । त्यहाँदेखि मिक्षुलाई देखनेबित्तिकै उ भागेर जान थाल्यो ।

केही समयपछि सो मिक्षुको यो काम मिक्षुसंघमा प्रकट भयो । अनि एकदिन धर्मसभामा कुराचल्यो—“ आवुसो ! अमुक मिक्षुले एक ब्राह्मण स्वभावहुने पुरुषको मुखमा गुहु लगाई गयो ।”

शास्ता आउनुभई “ मिक्षुहो ! अहिले यहाँ तिमीहरू के कुरागरी बसिरहेका थियो ? ” भनी सोधनुहोंदा “ यो यो ” भनी भन्दा “ मिक्षुहो ! अहिले मात्र उसलाई फोहर लगाइदिएको होइन अघि पनि कोहर लपाइ नै दिएको थियो ” भनी पूर्वजन्मको कुरा बताउनु भयो ।

### अतीत कथा

अतीत समयमा अंगमगधवासीहरू एक अर्काको राष्ट्रमा ब्राह्मण जाने गर्दा एकदिन दुवै राष्ट्रको सिमानाको एक तलाउमा बसी रक्सी पिई माछामासु खाई बिहान सबेरै यानहरू तथारपारी फक्केर गए ।

उनीहरू फर्किसकेपछि एउटा मुहुखाने किरा मुहुको गन्धले आई उनीहरूले पिएर छाडेको रक्सीदेखि पानीको प्यासले गर्दा सो पिई

मुहुको थुप्रीमा चढ्यो । चर्ददालेरि गीलो गुहु केही धिक्षियो । अनि “ये  
यृथवीले मस्लाई धान्न सकेन” भनी उ चिच्छायो । उसे समयमा एक  
मस्ताहाती सो ठाउंमा आइपुगदा गुहुको गच्छ सुँधी धूणा गर्दै कर्के  
गयो । उसले उसलाई देखेर “यो मेरो डरले मागेर जाँदैछ” भन्ने ठामी  
“योसेंग मेरो युद्ध हुनुपछ” भन्ने सोचो उसलाई बोलाउदै पहिलो  
गाथा भन्यो—

“सूरो सूरेन संगम्म विककन्तेन पहारिन ।  
एहि नाग निवत्तस्यु किन्नुभीतो पलायसि ।  
पस्सन्तु अङ्गमगधा मम तुङ्हच विककम’त्ति ॥”

**अर्थ—**

“सूरोले शूसोसेन्न लडदा छूबसेंग प्रहार गर्छ । हे हास्ते !  
पर्ख किन डराएर मागेकाह्नौ ? मेरो र तिन्हो पराक्रमलाई अंग र  
मगधवासीहरूले हेरून ！”

कानधारी उसको कुरा सुनी कर्के आई उसको नजिक गई  
उसलाई अप्रसन्न पाँदै हातीले दोषो गाथा भन्यो—

“न तं पादा वधिस्सामि न दन्तेहि न सोण्डया ।  
मिल्हेन तं वधिस्सामि पूति हञ्चतु पूतिना’ति ॥”

**अर्थ—**

“तिमीलाई न म खुट्टाले मानेछु, न त दाँतले र सुँठले  
मानेछु । बल्कि कोहरलाई कोहरले कै गुहुले नै तिमीलाई मानेछु ।”

यति भनी “फोहर गुहुको किरा फोहरले नै मरोस्” भन्दै उसको टाउकोमा ठूलो लीड खसालेर पानी छोडी उहीं उसको ज्यान लिई फोञ्चनाद गरी हाती जंगलमै फर्केर गयो ।

शास्ताले यो धर्मदेशना त्याउनुभई जातक समाधान गर्नुभवो ।

“त्यसबखत गुहुको किरा हुने खराब स्वभावको पुरुष थियो । हाती चाहिं सो मिक्कु थियो । त्यो कारणलाई प्रत्यक्षरूपले देख्ने त्यो जंगलमा बस्ने देवता चाहिं म नै थिए” भनी भन्नुभयो ।

•

## १२. सालक जातक(२४९)

“एको पुत्रको भविस्सदी’ति...!” भन्ने यो गाथा जेतवन्न-  
जा बसिएहुनुभएका शास्ताङ्के एक महायेरको कारणमा बताउनु  
भएको हो ।

### बत्तमान कथा

उसले एक कुमारकलाई प्रदानित बनाई उसलाई कष्टियै  
बस्वय्यो । पीडा सहन नसकी आमलेर चीबर आडेर गयो । उसलाई  
‘कुरुच्याउंदै देरले भन्यो—“कुमारक ! तिच्छो चीबर तिच्छे हुनेछ र  
पात्र पनि । मकहूँ भएको पात्र-चीबर पनि तिच्छे हुनेछ । आऊ प्रदानित  
होऊ ।”

उसले “म प्रदानित हुन्न” भनी भन्दा पनि बारम्बार भनेपछि  
उ प्रदानित भयो ।

१. जा. पा. I. पृ. ६४: सालकजातक, नं. २४९, अ. क. I-II.  
पृ. ५५७.

उ प्रवजित भएदेखि फेरि थेरले उसलाई कष्टदिन आल्यो । बोडा सहन नसकी फेरि उसले चौबर छाडेर गयो । उसले फेरि भन्दा पनि “तिमी मलाई सहन पनि सकदैनौ र म विना बस्न पनि सकदैनौ । जाऊ, म प्रवजित हुनेछैन” भनी प्रवजित भएन ।

भिक्षुहरूले धर्मसमाप्ता कुरा निकाले—“आबुसो ! त्यो वालक सुहृदशी यियो । किन्तु महाथेरको मनोभावलाई बुझी प्रवजित भएन ।”

शास्ता आउनुभई “भिक्षुहो ! अहिले यहाँ तिमीहरू के कुरा मरी बसिरहेका यियो ?” भनी सोधनु भएपछि “यो यो” भनी भन्दा “भिक्षुहो ! अहिले मात्र सो सुहृदयी यिएन अघि पनि सुहृदयी नै यिबो । एकपलट यसको दोष देखेर फेरि उसलाई ग्रहण गरेन” भनी भन्नुहुँदे पूर्वजन्मको कुरा बताउनु भयो ।

### Dhamma Digital अतीत कथा

अतीत समयमा बाराणशीमा ब्रह्मदत्तले राज्य गरिरहेको बेलामा बोधिसत्त्व एक कुटुम्बिकको कुलमा जन्मी बैश पुमेयछि धान बेची जीविका गर्न थाले । एक सपेराले एक बाँदरलाई सिकाई औषधी समात्न लगाई उसेंग सर्प नचाई जीविका गर्ने गरेको यियो । बाराणशीमा उत्सवको घोषणा गरेपछि उत्सवमा भागलिने विचारले उसले “यसलाई हेरविचार गर” भनी बाँदरलाई त्यो धान बेचेर जीविका गर्नेकहाँ छाडेर गयो । अनि उत्सवमा भागलिई एक सातामा

उनकहाँ भाई “बांदरकहाँ छ ?” भनी सोच्यो । स्वामीको आवाज सुन्नेविलिकं धानको पसलबाट बांदर बेगले निस्कयो । अनि उसकाई बांसको छडीले पिठ्यौमा पिटी लिएर उदधानमा गई एकछेडमा बाँधी उ निवायो । उ निवाएको थाहापाई आफ्नो बन्धन फुकाली भागेर गई भाँपिको रुखमा चढी पाकेको आप खाई कोया चाहिं तपेराको शरीरमा छसाल्यो । उ बिउकेर हेर्वा उसलाई देखेर “मधुर स्वरले उसलाई छकाई रुखबाट ओहालन लगाई समात्नेछु” भनी उसलाई फुफुच्याउँकै पहिलो गाथा भन्यो—

“एकपुत्तको भविस्ससि,  
त्वच्च नो हेस्ससि इस्सरो कुले ।  
ओरोह दुमम्हा सालक,  
एहिदानि घरकं वजेमसै'ति ॥”

अर्थ—

Dhammadigital

“तिमी मेरो एकलोटे पुत्र हुनेछौ, तिमी नै कुलको मालिक बन्नेछौ, हे सालक ! रुखबाट ओहाह, आउ अब घरभा जाओ ।”

यो सुनेर बाँदरले दोश्रो गाथा भन्यो—

“ननु मं हदयेति भञ्जसि,  
यं च हनसि मं वेलुयट्टिया ।  
पवकम्बवने रमामसे,  
गच्छ त्वं घरकं थथा सुख'न्ति ॥”

अर्थ—

“निश्चय नै मलाई हृदयदेखि चाहन्छो तर तिमीले मलाई बाँसको छडीले पिट्छो । म पाकेको आँपको बनमै रमण गर्दू, तिमी सुखपूर्वक घरमा जाऊ ।”

यति भनी उफेर उ बनमै पस्यो । सपेरा असन्तुष्टभई आपनो घरमा गयो ।

शास्ताले यो धर्मदेशना ल्याउनुभई जातक समाधान गर्नुभयो ।

“त्यसबछत बाँदर शामणेर थियो । सपेरा महास्थविर थियो । धान व्यापारी चाहि म नै थिए” भनी भन्नुभयो ।

## १३. तिलमुट्ठि जातक(२५२)

“अब्बापि मे तं मनसीर्हि...”<sup>१</sup> भाने यो गाथा लेतवनमह  
बसिरहनुषेष्ठा शास्ताले एक कोघी (मिल्कु) को कारणमा बताउनु  
भएको हो ।

### वर्तमान कथा

एक मिल्कु कोघी र रिसाहालु थियो । घोरे खोल्दा पनि उ  
रिसाउँध्यो र खुशी पनि हुँदैनध्यो तथा कोप, द्वेष र रिस निकाल्द्यो ।  
एकदिन धर्मसमाप्ति कुरा निकाले—“आबुसो ! कलालो मिल्कु कोघी र  
रिसाहालु छ । चूलोमा परेको नून जस्तै पटपट गरी हिड्द्य । यस्तो  
अकोघी शासनमा प्रवर्जित भएर पनि कोध मात्रलाई पनि रोक्न  
सक्दैन ।”

शास्ताले यो सुनेर एक मिल्कुलाई पठाई उसलाई खोलाउन  
लगाई “मिल्कु ! साँच्चै तिमी कोघी छो ?” भनी सोङ्नुहुँदा “साँच्चै

---

१. जा. पा. I. पृ. ६६: तिलमुट्ठिजातक, नं. २५२, अ. क. I-II.  
पृ. ५६४.

हो, भन्ते ! ” भनी भनेपछि “ भिक्षूहो ! यो अहिले मात्र क्रोधी होइन अघि पनि क्रोधी ने थियो ” भनी पूर्वजन्मको कुरा बताउनु भयो ।

### अतीत कथा

अतीत समयमा बाराणशीमा ब्रह्मदत्तसे राज्य गरिरहेको बेलामा उनको ब्रह्मदत्त भन्ने छोरा थियो । “ पुराना राजाहरूले आपना छोराहरूलाई ‘ यिनीहरू निहत मानमद भई, गर्मी र जाडो खप्न सबने र लोक चरित्र जान्ने छन् ’ भन्ने ठानी आपनो नगरमा दिशाप्रमुख आचार्य भएता पनि शिल्प सिक्तकोनिमित्त टाढा पारिदेशमा पठाउँछन् ” भन्ने सोचो राजाले पनि आपनो सोहबर्णीय छोरालाई बोलाउन पठाई यौटा तलुवा भएको जुत्ता, पातको छाता र एकहजार काषायण दिई “ तात ! तक्षशिलामा गई शिल्पसिकेर आऊ ” भनी पठाए ।

“ हुन्द्य ” भनी आमाबाबुलाई बन्दना गरी बाहिर निस्की क्रमशः तक्षशिलामा पुरी आचार्यको घर सोधी आचार्यले माणवकहरूलाई शिल्प पढाई उठेर घरको द्वारनिर चंकमण गरिरहेको बेलामा घरमा गई जहाँबाट आचार्यलाई देखे त्यहाँबाट जुत्ता फुकाली छाता छिकी उनलाई बन्दना गरी उभिइरहे ।

उनी थाकेको बुझी आचार्यले आगन्तुक संग्रह गराउन लगायो ।

भोजन गरी केही छिन विधाम गरी कुमार आचार्यकहाँ गई बन्दना गरी उभिइरहे ।

“तात ! कहाँबाट आएका ह्यौ ?” भनी सोधेपछि “बाराणशी-बाट आएको हुँ” भनी भने ।

“कसको छोरा ह्यौ ?”

“बाराणशी राजाको छोरा हुँ ।”

“के कारणले आएको ?”

“शिल्प अध्ययन गर्नेकोनिमित्त ।”

“के तिमीले आचार्य-भाग (= कोस) ल्याएका छौ ? अथवा धर्म-अन्तेवासी हुन चाहन्थ्यौ ?”

“मैले आचार्य-भाग ल्याएको छु” भनी आचार्यको पाउमा एक हजारको थैली राखेर बन्दना गरे ।

धर्म-अन्तेवासी हुनेहरू दिनमा आचार्यको काम गरी रातमा शिल्प सिक्छन् । आचार्य-भाग दिनेले घरको जेठो छोरो जस्तै भई शिल्पमात्र सिक्छ । अनि आचार्यले असल नक्षत्रमा उनलाई शिल्प सिकाउन थाल्यो ।

शिल्प पठिरहेको बेलामा एकदिन उनी आचार्यको साथ नुहाउनकोनिमित्त गए । त्यसबखब एक बुढी तील सुकाउन फिजाई हेरविचार गरी बसिरहेकी थिई । सेता तीलहरू देखेर कुमारको खाने इच्छा भएपछि एक मुट्ठी तील लिएर खाए । “यो लोभी रहेछ” भनी केही पनि नबोली बुढी चुपलागेर बसी । अर्को दिनमा पनि उनले त्यसै बेलामा त्यसै गरे । बुढीले पनि उनलाई केही भनिन । तेशो दिनमा

पनि उनले त्यसे गरे । त्यस समय “दिशा प्रमुख आचार्य आपना शिष्यहरूद्वारा मेरो तील लुटाउन लगाउँछन्” भन्दै पाखुरा समाती बुढी रोई ।

फक्केर हेरी आचार्यले “अम्मे ! यो के हो ?” भनी सोध्यो ।

“स्वामी ! तपाइको अन्तेवासीले मैले किजाइराखेका सेता तीलहरू आज एक मुट्ठी खायो, हिजो पनि एक मुट्ठी खाइदियो र अस्ति पनि एक मुट्ठी खाइदियो । यसरी खाँदा मेरा सबै तीलहरू नाश हुन्नन् र ?”

“अम्मे ! नरोऊ, उसलाई मूल्य तिराउन लगाउनेछु ।”

“स्वामी ! मलाई मूल्यको आवश्यकता छैन । बह जे गर्दा यो कुमारले केरि यसो गनै छैन त्यसैगरी सिकाउनुहोस् ।”

“अम्मे ! त्यसोभए हेर” भनी आचार्यले दुइजना माणवकलाई त्यो कुमारका दुइ हातहरू समात्न लगाई बाँसको छडी लिई “फेरि यसो नगर” भनी विठ्ठूमा तीनपटक पिट्यो ।

आचार्यमाथि रिसाई कुमारले रातो आँखा गरी पैतालादेखि शीरसम्म हेरे । आचार्यले पनि उनी रिसाएर हेरेको कुरा बुझ्यो ।

शिल्प पढी सकिएपछि उसले गरेको दोषलाई मनमा राखी “यसलाई निम्त्याएर मार्न लगाउनेछु” भनी भन्ने सोचेर जाने बेलामा आचार्यलाई बन्दना गरी “आचार्य ! बाराणशीको राज्य पाएपछि म तपाइलाई बोलाउनेछु त्यसबछत तपाइ आउनु होला” भनी स्पन्नेही

अस्तो महे उसको वचन निहि कुमार करेगए । बाराणशीमा गई आमावासुलाई वस्त्रेना गरी उनसे शिष्य देखाए ।

“बाँधा बाँधे मैले पुत्र देखें, बाँधा बाँधे उसको राज्यधी बनि हेनेछु” मनी पुत्रलाई राज्यमा प्रतिष्ठित गराए ।

राज्यधी अनुभव गर्दा आचार्यसे गरेको दोषलाई सम्झी रिस उठेपछि “उनलाई मान लगाउनेछु” मने सोची बोलाउन लगाउन आचार्यकहाँ उनसे दूत पठाए ।

“तदण भैसकेको हुंदा उनलाई सम्झाउन सक्ने छैन” मने सोची आचार्य गएनन् । पछि रक्ता मध्यम बेरमा पुगेपछि “अहिले भने उनलाई सम्झाउन सक्नेछु” मने ठानो गएर राजद्वारमा उभिई “तक्षशिलाको आचार्य आएको छ” मनी खबर सुनाउन पठायो ।

सन्तुष्ट भएका राजाले बोलाउन पठाई उ धारूकहाँ आएको देखेबित्तिकोप निकाली रातो आँखा गरी अमात्यहरूलाई सम्झोधन गरी “ओ ! आजसम्म पनि मेरा आचार्यसे पीटेको ठाउंमा मसाई दुखदेख । आचार्य चाहिं ललाटमा मृत्यु लिएर ‘मछु’ भनी आएको छ । आज उसको ज्योन रहने छैन” मनी पहिलो बुझ गाथा भने—

१. “अज्जापि मे तं मनसि यं मं त्वं तिलमुट्ठिया ।

वाहाय मं गहेत्वान लट्ठिया अनुतालयि ॥

२. “ननु जीविते न रमसि येनासि ब्राह्मणायतो ।

यं मं बाहा गहेत्वान तिवर्खतुं अनुतालयीति ॥”

अर्थ—

१—“ तीलको मुट्ठीको कारणमा जो तिमीले मलाई हात समात्तन लगाई लट्ठीले पिट्यौ सो कुरा अहिले पनि मेरो मनमा रहिरहेको छ ।

२—“ जो तिमीले मलाई समात्तन लगाई तोम पटक लट्ठीले पिटेका थियौ तै पनि तिमी यहाँ आउँदैछौ । ब्राह्मण ! लाग्छ कि निश्चय नै तिमी जिउन चाहन्नौ । ”

यसरी उसलाई मरणद्वारा तर्जित गरी यति भनेको हो ।  
यो सुनेर आचार्यले तेश्रो गाथा भन्यो—

“अरियो अनरियं कुब्बानं यो दण्डेन निसेधति ।  
सासनत्यं न तं वेरं इति नं पण्डिता विदौ'ति ॥”

अर्थ—

“ जो आर्यले अनार्य काम गर्नेलाई अनुशासनमा राख्नकोनिमित्त दण्डद्वारा निषेध गराउँछ त्यस्तो काम प्रति आर्यजनले वेर गर्दैन भनी पण्डितहरू जान्दछन् । ”

आर्य भनेका चार प्रकारका छन् । आचार्य-आर्य, दर्शन-आर्य, लिङ्ग-आर्य र पटिवेध-आर्य ।

मनुष्य होस् वा पशु होस् । जसको आचरण श्रेष्ठ र सुन्दर छ—त्यो हो ‘आचार-आर्य’ । भनेको पनि छ—

“अरियवत्तसि वक्कङ्गं यो वद्धमपचायसि ।  
चजामि ते तं भत्तारं गच्छथूभो यथासुख’न्तिै ॥”

अर्थ—

“हे वक्कङ्गं जो तिमीले वयोवृद्धको सम्मान गयो—यो तिम्रो आर्य-व्यवहार हो । त्यसेले म तिम्रो लोग्नेलाई छाडिदिने छु; तिमीहरू दुवैजना सुखपूर्वक जाओ ।”

रूपद्वारा, ईर्यापिथद्वारा, प्रासादिक र दर्शनीय व्यवहार युक्त चार्हि  
‘दर्शन-आर्य’ हो । अनेको पनि छ—

“अरियावकासोसि पसन्न नेत्तो  
मञ्जे भवं पब्बजितो कुलम्हा ।  
कथन्तु वित्तानि पहाय भोगे,  
पब्बजिज्ज निक्खम्म घरा सपञ्चा’ति॒ ॥”

अर्थ—

“हे प्रसन्न नेत्र र सुन्दर रूप भएका ! लाग्छ कि तपाइ कुनै  
थेष्ठ कुलबाट प्रवर्जित हुनुभएको हो । हे प्रजावान् ! काम-भोगलाई  
त्यागी घरबाट निस्की तपाइ प्रवर्जित हुनुभएको हो ?”

१. जा. अ. क. VI. पृ. २०८: महाहंसजातकं, नं. ५३४.

२. जा. अ. क. VI. पृ. ४८: सङ्ख्यालजातकं, नं. ५२४.

लगाउने र ओढने आदि चिन्ह लिएर जो अमण जस्तै भई विचरण गर्छ, उ दुश्शीली भए पनि 'लिङ्ग-आर्य' हो । जसको कारणमा यस्तो भनिएको छ—

"छदनं कत्वान् सुब्बतानं,  
पक्खन्दि कुलदूसको पगङभो ।  
मायावी असञ्जतो पलापो,  
पतिरूपेन चरं समगदूसी'ति ॥"

अर्थ—

"शीलवान्को स्वभावले ढाकेर म पनि भिक्षु हुँ भनी दगुने—  
कुलदूषक, प्रगल्भी, छली, असंयमी, प्रलापी तथा भिक्षुभेष धारण गरी हिड्ने 'मार्गदूषक' हो ।"

बुद्ध आदि चाहिं 'पटिवेद-आर्य' हुन् । त्यसैले भनिएको हो—

"अरिया बुच्चन्ति बुद्धा च पच्चेक बुद्धा च बुद्धसावका चा'ति ॥"

अर्थ—

"बुद्धहरू, प्रत्येकबुद्धहरू तथा बुद्ध शावकहरूलाई 'आर्य'  
भनिएको हो ।"

१. सुत. नि. पा. पृ. २८६: चुन्दमुत्तं, उरमवग्गो । यस सूत्रको अनुवाद लेखकको बु. गृ. भाग-२, पृ. २१० मा छ ।
२. पटि. स. अ. क. पृ. ३०५: अत्तानुदिट्टिवण्णनु-६४.

यो मध्ये यहाँ चाहिं 'आचार-आर्य' लाई लक्ष गरिएको हो ।

"महाराज ! त्यसेले तपाइ पनि सम्झनुहोस् कि यस्तो ठाउंमा वैरता गर्नु हुन्न । महाराज ! यदि तपाइलाई यसरी नसिकाएको भए समय बित्दै गएपछि तपाइले रोटी, सखरको मटु तथा कल आदिहरू पनि लिई चौरकार्यमा प्रलोभित भई क्रमशः घर फोर्ने, बाटामा तुट्ने र गाउंमा घात गर्ने आदि कामगर्नु हुन्थ्यो होला । अनि 'राज-अपराधी चौर' भनी वस्तु सहित समातेर राजालाई देखाई 'जाऊ यसलाई दोष अनुसार दण्ड देऊ' भनी राज-दण्डमय भोगनपने थियो होला । कहाँबाट यस्तो सम्पत्ति पाउने ? मेरो कारणले गर्दा यो ऐश्वर्य तपाइले पाउनु भएको हो, होइन त ? "

यसरी राजालाई आचार्यले सम्झायो । उसको कुरा सुनी घेरा लगाई बसिरहेका अमात्यहरूले पनि 'देव ! यो सबै ऐश्वर्यहरू तपाइका आचार्यके हुन्' भनी भने । त्यसबछत राजाले आचार्यको गुणलाई ख्याल राखी "आचार्य ! सबै ऐश्वर्य तपाइलाई दिनेछु, राज्य स्वीकार गर्नुहोस्" भनी भने ।

"महाराज ! मलाई राज्यको आवश्यकता छैन" भनी प्रतिक्षेप गच्छो ।

अनि तक्षशिलामा मानिस पठाई आचार्यका पुत्रदारहरू ल्याउन लगाई महान ऐश्वर्य दिई उसलाई पुरोहित बनाई पितृस्थानमा राखी उसको अवबादमा बसी दानादि पुण्यकर्म गरी राजा स्वर्गपरायण भए ।

शास्ताले यो धर्मदेशना त्याउनु भई सत्यकुरा प्रकाश पार्नुभयो ।  
सत्यकुराको अवशानमा कोधी भिक्षु अनागामीफलमा प्रतिष्ठित भयो ।  
धेरै व्यक्तिहरू खोतापन्न, सकृदागामी र अनागामी भए ।

“त्यसबछत राजा कोधी भिक्षु थियो । आचार्य चाहिं म नै  
थिए” भनी भनुभयो ।



## १४. उदुम्बर जातक (२९८)

“उदुम्बराचिमे पक्का’ति...” मन्ने यो गाथा जेतवनमा बसिरहनुभएका शास्ताले एक भिक्षुको कारणमा बताउनु भएको हो ।

### वर्तमान कथा

सो भिक्षु एक प्रत्यन्त गाउँमा विहार बनाई बसेको थियो । ढुँगाको एक चट्टानमा बनेको त्यो विहार रमणीय थियो । बढानें ठाउँ थोरै मात्र थियो । पानीको सुविधा थियो र भिक्षाटन् जाने गाउँ पनि नजिकमै थियो । प्रेमपूर्वक मानिसहरूले भिक्षादिन्थे ।

अनि एक भिक्षु चारिकागर्दे त्यो विहारमा आइपुग्यो । आगन्तुक कर्तव्य गरी भोलिपल्ट उसलाई लिएर नेवासिक<sup>३</sup> स्थविर भिक्षाटन्कोनिमित्त गयो । मानिसहरूले उसलाई भिक्षादिई भोलिको

१. जा. पा. I. पृ. ८४: उदुम्बरजातक, नं. २९८, अ. क. I-II.  
पृ. ६७१.

२. स्थायी रूपले बस्ने भिक्षुलाई ‘नेवासिक’ भन्दछन् ।

लागि पनि निम्नो गरे । केही दिन त्यहाँ बसी भोजन गरिरहेको आगन्तुक भिक्षुले सोच्यो—“कुनै उपायद्वारा यसलाई छकाएर विहारबाट निकाली यो विहार लिनुपर्यो ।” अनि हेरचाह गर्नकोनिमित्त आएको स्थविरसंग सोध्यो—“आवुसो ! बुद्धोपस्थानमा गयो के ?”

“भन्ते ! यो विहार हेरचाह गर्ने कोही छैन त्यसैले कहीत्यै गएको छैन ।”

“तिमी बुद्धोपस्थानमा गएर नआउञ्जेलसम्म म हेरचाह गर्नेछु ।”

“हुन्छ, भन्ते !”

“म नआएसम्म स्थविर प्रति प्रमादी नहो” भनी मानिसहरूलाई सम्झाई नेवासिक भिक्षु गयो ।

त्यहाँदेखि आगन्तुक भिक्षुले त्यो नेवासिक भिक्षुको यो यो दोष छ भनी ती मानिसहरूको मन बिगारिदियो । उ पनि शास्तालाई वन्दना गरी फर्केर आयो । उसलाई आगन्तुक भिक्षुले विहार दिएन । उ एक ठाउँमा बसी भोलिपलट भिक्षाटनार्थ गाउँमा गयो । मानिसहरूले शिष्टाचार मात्र पनि देखाएनन् । उसलाई अपसोच लाग्यो । अनि जेतवनमा गई उसले त्यो कुरा भिक्षुहरूलाई सुनायो । उनीहरूले धर्मसमामा कुरा उठाए—“आवुसो ! फलानो भिक्षुले फलानो भिक्षुलाई विहारबाट निकाली स्वयं बस्नथाल्यो ।”

शास्ता आउनुभई “भिक्षुहो ! अहिले यहाँ तिमीहरू के कुरा गरी बसिरहेका थियो ?” भनी सोधनुहुँदा “यो यो” भनी भनेपछि

“मिमुहो ! अहिले मात्र होइन अधि परि उसले यसलाई बस्नेठाउँडाह  
निकालेक चियो” भनी भन्नुभई पूर्वजन्मको कुरा बताउनु चयो ।

### अतीत कथा

अतीत समयमा बाराणशीमा ब्रह्मदत्तले राज्य गरिरहेको  
बेलामा बोधिसत्त्व बृक्षदेवता भई जंगलमा उत्पन्न भए । बर्वाद्को  
समयमा त्यही सातहस्तासम्ब बर्वा भयो । अनि रातो मुख भएको एउटा  
स्थानो बाँदर पानी नपनै एउटा दुँगाको गुफामा बस्दछ्यो । एकदिन उ  
दुँगाको गुफाको द्वारनिर पानी नपनै ठाडेमा सुखपूर्वक भसेको चियो ।  
त्यही एउटा कालो मुख भएको ठूलो बाँदर भीजेर जाडोले पीडित भई  
एउताउसा धुमिरहेको बेलामा उसलाई त्यसरी बसिरहेको देखेर “एक  
जपायहारा यसलाई निकालेर त्यही बस्नेछु” भनी सोचेर सन्तोषभाव  
देखाउँदै पेट देखाई उसको अगाडि उभिई उसले पहिलो ग्रामा भयो—

“उदुम्बराचिमे पक्का निश्रोधा च कपित्थना ।

एहि निक्खम भुञ्जस्सु कि जिघच्छाय मीयसी'ति ॥”

### अर्थ—

“यी खुच्चीहरू पाकेका छन्, निश्रोध र कपित्थ कलहरू पनि ।  
आऊ, निस्केर खाऊ, किन मोक्षले भरिरहेका छौ ?”

उसको बचनलाई विश्वास गरी फलफूल खाने इच्छागरी निस्केर  
यताउता दिचरण गर्दा केही नदेखेपछि फेरि आउंदा त्यो गुफाभित्रपसी  
उ बसिरहेको देखेर यसलाई छकाउनपन्थ्यो भनी उसको अगाडि उभिई  
दोश्रो गाथा भन्यो—

“एवं सो सुखितो होति यो वद्धमपचायति ।

यथाहमज्ज सुहितो दुमपककानि मासिनो’ति ॥”

अथ—

“ जस्तै आज म पाकेको फल खाएर सन्तुष्ट भएको छु त्यस्तंगरी  
जेठोलाई सम्मान गर्नेको पेट स्वत भरिन्दृ र सुखी पनि हुन्थ । ”

यो सुनेर ठूलो बाँदरले तेश्रो गाथा भन्यो—

“यं वनेजो वनेजस्य वञ्चेय्य कपिनो कपि ।

दहरोपि तं नसद्देय्य नहि जिण्णो जरा कपी’ति ॥”

अर्थ—

“ बनमा जन्मेको जुन बाँदरले बनमै जन्मेको बाँदरलाई छकाउँछ  
त्यस्ताको कुरा कुनै तन्नेरीले पनि विश्वास गर्न सबैदैन भने म जस्तो  
जराजीर्ण बुढो बाँदरले कसरी विश्वास गर्न सकुला र ? ”

“ यस ठाउंका सबै फलफूलहरू बर्षाद्ले मिजेर खसिसके । फेरि  
यो ठाउं तिस्रोनिमित्त हुनेछैन जाऊ । ” अनि उ त्यहाँबाट गयो ।

शास्ताले यो धर्मदेशना ल्याउनुभई जातक समाधान गर्नुभयो ।

“त्यसबछत स्थानो बाँदर नेवासिक भिक्षु थियो । कालो ठूलो बाँदर चाहिं आगन्तुक भिक्षु थियो । वृक्षदेवता चाहिं म नै थिए” भनी भनुभयो ।



## १५. दद्वर जातक (३०४)

“इमानि मं दद्वर तापयन्ती’ति...”<sup>१</sup> भन्ते यो गाथा जेतवनमा बसिरहनुभएका शास्ताले एक क्रोधी (मिक्षु) को कारणमा बताउनु भएको हो ।

### वर्तमान कथा

वर्तमान कथा चाहिं माथि<sup>२</sup> बताइ सकिएको छ । त्यसबखत धर्मसभामा उसको क्रोधीभावको बारेमा कुरा उठेपछि शास्ता आउनुभई “मिक्षुहो ! अहिले यहाँ तिमीहरू के कुरा गरी बसिरहेका थियो ?” भनी सोधनुहोदा “यो यो” भनी भन्दा सो मिक्षुलाई बोलाउन पठाई “मिक्षु ! साँच्चै हो के तिमी क्रोधी छौ ?” भनी सोधदा “हो, भन्ते !” भनी भनेपछि “मिक्षुहो ! अहिले मात्र होइन अघि पनि यो क्रोधी नै थियो । क्रोधी हुने स्वभावले गर्दा नै पुराना पण्डितहरू वरिशुद्ध नागराजा

१. जा. पा. I. पृ. दद्वरजातक, नं. ३०४, अ. क. III. पृ. ११.

२. माथि तिलमुट्ठि जातक—१३ मा उल्लेख भएको छ ।

अएर पनि तीनवर्षसम्म गुहु भरिएको फोहर भूमिमा बस्नुपयो ” भनी अनुभई पूर्वजन्मको कुरा बताउनु थियो ।

### अतीत कथा

अतीत समयमा बाराणशीमा ब्रह्मदत्तले राज्य गरिरहेको बेलामा बोधिसत्त्व हिमाल प्रदेशको दद्वरपर्वतको फेदीमा दद्वर नागभवनमा बसेका थिए । त्यहाँ राज्य गरिरहेको बेलामा दद्वर राजाको छोरा महादद्वर भन्ने थियो । उसको भाइको नाम चुल्ल दद्वर थियो । उ क्रोधी तथा कठोर भई नाग बच्चाहरूलाई गालिगर्दै पिट्दै हिड्दथ्यो । उसको कठोर स्वभावलाई बुझो नागराजाले उसलाई नागभवनबाट निकालिदिने आज्ञा दिए । महादद्वरले पितासंग क्षमा मागी रोक्न लगायो । दोश्रो पटक पनि राजासंग रिसाए । दोश्रो पटक पनि क्षमा माग्यो । तेश्रो पटकमा चाहि “ यो अनाचारीलाई निकालन लाग्दा तिमी रोक्छौ । जाऊ, तिमीहरू दुवैजना यो नागभवनबाट निस्केर बाराणशीको फोहर भूमिमा तीनवर्षसम्म बस ” भनी नागभवनबाट निकालन लगाए । उनीहरू त्यहाँ गएर बसे ।

अनि उनीहरू फोहर भूमिको पानी भएको ठाउँको एक छेउमा गोचर खोज्न जाँदा गाउँका बालकहरूले देखेर पिट्दै ढुँगा र लट्टो फालदै “ यी ठूला शरीर भएका र सियो जस्तो पुच्छर भएका पानीका सर्पहरू को हुन् ? ” आदि भन्दै गालि गर्थे । चुल्ल दद्वर चण्ड र कठोर स्वभावको हुनाले उनीहरूको त्यो अपमानलाई सहन नसकी “ दाइ ! यी केटाहरू

हामीलाई गालि गर्छन् । हामी विषधारी ह्वौ भन्ने कुरा यिनीहरूलाई आहो छैन । यिनीहरूको अपशब्दलाई म सहन सविदन । नाकको प्वालबाट उनीहरूलाई विनाश पार्नेछु ” भनी कुरा गरी पहिलो गाथा भन्यो—

“इमानि मं दद्रतापयन्ति,  
वाचादुरुत्तानि मनुस्सलोके ।  
मण्डूकभक्खा उदकन्तसेवी,  
आसीविसं मं अविसा सपन्ती'ति ॥”

अर्थ—

“हे दद्र ! यो मनुष्यलोकको दूषित बचनले मलाई तापदिन्छ । यी वालकहरूले ‘विषधारी भएको मलाई भ्याकुता खाने र पानीमा बस्ने’ भनी गालि गर्छन् ।”

उसको कुरा सुनी महादद्रले बाँकी गाथाहरू भन्यो—

१. “सका रटा पब्बाजितो अञ्चनं जनपदं गतो ।  
महन्तं कोटुं कयिराथ दुरुत्तानं निधेतवे ॥

२. “यत्थ पोसं न जानन्ति जातिया विनयेन वा ।  
न तथ मानं कयिराथ वसमञ्चातके जने ॥

३. “विदेसवासं वसतो जातवेद समेन पि ।  
खमितब्बं सपञ्चेन अपि दासस्स तज्जित'न्ति ॥”

अर्थ—

१—“ स्वदेशबाट निकालिएर अको जनपदमा जानेले गालिगरेको वचनलाई राख्नकोनिमित्त ठूलो कोठा बनाउनु पर्छ ।

२—“जहाँ जातिद्वारा वा शीलस्वभावद्वारा मानिसहरूले चिन्देनन् त्यस्तो अनभिज्ञ मानिसहरूसँग बस्नेले अभिमान गर्न हुन्न ।

३—“ अग्नि समान तेजिलो भएता पनि विदेशमा बस्ने पण्डितले दासको तर्जनलाई पनि सहन सक्नुपर्छ ।”

यसरी उनीहरू त्यहाँ तीनवर्षसम्म बसे । अनि पिताले उनीहरूलाई बोलाउन पठाए । त्यहाँदेखि उनीहरू निराभिमानि भए ।

शास्ताले यो धर्मदेशना ल्याउनुभई सत्यकुरा प्रकाशपारी जातक समाधान गर्नुभयो । सत्यकुराको अवशानमा कोधी भिक्षु अनागामी फलमा प्रतिष्ठित भयो ।

“ त्यसबछत चुल्ल ददर कोधी भिक्षु यियो । महाददर चाहि म नै थिए ” भनी भन्नुभयो ।

## १६. खन्तिवादी जातक (३१३)

“यो मे हत्थे च पादेचा’ति...” भन्ने यो गाथा जेतवनमा बसिरहनुभएका शास्ताले एक क्रोधी मिक्षुको कारणमा बताउनुभएको हो ।

### वर्तमान कथा

वर्तमान कथा चाहिं मायि<sup>१</sup> ने बताइ सकिएको छ । शास्ता चाहिं त्यसे मिक्षुलाई “किन तिसी अक्रोधी बुद्धशासनमा प्रबज्जितभई क्रोधी हुन्छौ ? आपनो शरीरमा हजार प्रहार पर्दा र हात खुट्टा, कान र नाक काँटिदा पनि पुराना पण्डितहरूले अर्कामाथि क्रोध गरेनन्” भनी पूर्वजन्मको कुरा बताउनु भयो ।

१. जा. पा. I. पृ. ९२: खन्तिवादीजातक, नं. ३१३, अ. क. III.

पृ. २८.

२. मायि तिलमुट्टी जातक-१३ मा उल्लेख भएको छ ।

## अतीत कथा

अतीत समयमा बाराणशीमा कलाबु जने राजाले राज्य गर्दथे । त्वसब्ब्रह्म बोधिसत्त्व असीकोटी वैभव हुने ब्राह्मण कुलमा जन्मेका थिए । अनि बैश पुरोपछि तक्षशिलामा सबै शिल्पहरू अध्ययन गरी कुटुम्ब संस्थापना गरी आमाबाबुहरू मरेपछि धनरासी हेरेर यो धन उत्पादन गर्ने मेरा नातेदारहरू धन नलिएर नै गए । मैले चाहिं यो लिनसक्नुपर्छ भनी त्यो सबै धन हेरी हेरी दानदिने गरी जसलाई जे उचित छ उ-उसलाई त्यही दिई हिमालयमा गई प्रद्रजितभई फलफूल-द्वारा यापन गरी बसे । चिरकालसम्म त्यहाँ बसिसकेपछि नून र अमिलो सेवनार्थ मनुष्यपथमा आई क्रमशः बाराणशीमा आइपुगी राजोदयानमा बसे । भोलिपल्ट नगरमा मिक्षा जाँदा सेनापतिको घरको दैलोमा पुगे । उनको स्वभावमा प्रसन्नभई घरभित्र लगी आपनोनिमित्त तथार पारेको भोजन खुवाई प्रतिज्ञा लिई सेनापतिले उनलाई उहीं राजोदयानमै बसाले ।

अनि एकदिन कलाबु राजा सुरामदमत्त भई नर्तकीहरूद्वारा घेरि ठूलो ऐश्वर्यका साथ उदयानमा गई मञ्जलशिला-पटमा विछूदीनालमाउन लगाई एक प्रियमनाप स्त्रीको काखमा सुते । गानबजान नाचमा दक्षा नर्तकी स्त्रीहरूले गीत गाउन थाले । शक्वेवराजको जस्तै महान श्रीसम्पत्ति थियो । राजा निदाए ।

अनि “जसकोनिमित्त हामीले गीतादि गाइरहेछौं उनी निदाएका छन् । अब गीतादि गाएर के गर्ने ?” भनी त्यहीं त्यहीं शीणादि

तुरीयहरू छाड़ी तो स्त्रीहरू उदधानमा गए र फलफूल र पातहरूद्वारा प्रलोभित भई उदधानमा अभिरमण गर्नथाले ।

त्यसबाहत उदधानको सुपुष्पित एक शालवृक्ष मनि मगनमस्त भएको हात्ती जस्तै भई प्रवज्यासुखानुभव गरी समय बिताई बोधिसत्त्व बसिरहेका थिए ।

अनि उदधानमा विचरण गर्दा तो स्त्रीहरूले उनलाई देखेर “आर्याहरू ! आऊ, यो रुखमनि प्रवजित बसिरहेका छन् । राजा न बिउझेसम्म उनकहाँ केही केही कुरा सुनो बसौं” भनी गएर बन्दना गरी घेरा लगाई बसेर “हामीलाई उपयुक्त हुने केही कुरा बताउनुहोस्” भनी भने । बोधिसत्त्वले उनीहरूलाई धर्मकथा सुनाए ।

त्यो स्त्रीले काख चलाई राजालाई बिउझाई । बिउझिदा उनीहरूलाई राजाले नदेखेपछि “यी चण्डालनीहरू कहाँ गए !” भनी सोधे ।

“महाराज ! यिनीहरू गएर एक तपस्वीलाई घेरा लगाई बसिरहेका छन् ।”

क्रोधित भई खड्ग लिई “यस दुष्ट तपस्वीलाई सिकाउनेछु” भनी राजा बेगले त्यहाँ गए ।

अनि ती स्त्रीहरूले क्रोधित भई आइरहेका राजालाई देखेर तीमध्ये राजाको अधिक प्रिया स्त्री गएर राजाको हातबाट तरबार लिएर राजालाई शान्तपारी ।

आएर बोधिसत्त्वकहाँ उभिइएका राजाले “धमन ! तिमी के वादी ह्वौ ?” भनी सोधे ।

“ महाराज ! क्षान्तिवादी हुँ । ”

“ यो क्षान्ति भनेको के हो ? ”

“ गाली गर्दा, पिट्दा र परिभाष गर्दा नरिसाउनु हो । ”

“ तिमीमा क्षान्ति छकि छैन भन्ने कुरा हेनेछु ” भनी राजाले चोरघातकलाई बोलाउन लगाए ।

आपनो दस्तुर अनुसार बब्बरो र काँडा भएको छडी लिएर पीतवस्त्र पहिरी रातो माला लगाई आएर राजालाई बन्दना गरी “ के गर्नुपयो ? ” भनी उसले सोध्यो ।

“ यो दुष्ट चोर तपस्वीलाई समाती तानेर भुइमा पछारी काँडा भएको छडी लिई अघाडिपछाडि, दुर्वितरबाट र चारैतरबाट दुइहजार पटक प्रहार गर । ” उसले त्यसै गन्यो ।

बोधिसत्त्वको छवि काटियो; छाला काटियो, मासु काटियो र रगत बचनथाल्यो ।

फेरि राजाले “ हे निक्खु ! तिमी के वादी ह्वौ ? ” भनी सोधे ।

“ क्षान्तिवादी हुँ । महाराज ! तिमीले चाहि मेरो क्षान्ति छालामित्र होला भनी ठानेका छो । मेरो छालामित्र क्षान्ति छैन । महाराज ! तिमीले देखन नसक्ने मेरो हृदयमित्र मेरो क्षान्ति बसेको छ । ”

फेरि चोरघातकले के गनें भनी सोध्यो ।

“यो दुष्ट जटिलको दुवे हात काट ।”

उसले बच्चरो लिई अचानोमा राखी हात काटिदियो ।

अनि उसको खूटा काट भनी भने ।

खूटा पनि काट्यो ।

घंटाको प्वालबाट चप्राको रङ्ग निस्के जस्तै गरी हात खूटाको टुप्पोबाट रगत बढ्न थाल्यो ।

फेरि राजाले “के वादी ह्वौ ?” भनी सोधे ।

“क्षान्तिवादी; महाराज ! तिमी चाहि मेरो क्षान्ति हात खूटाको टुप्पोमा छ भन्ने ठान्दछौ । त्यो त्यहाँ छैन । मेरो क्षान्ति गम्भीर स्थानमा छ ।”

राजाले “यसको नाक र कान काट ” भनी भने ।

उसले नाक र कान पनि काटिदियो । सारा शरीरमा रगत रगत भयो ।

फेरि राजाले “तिमी के वादी ह्वौ ?” भनी सोधे ।

“महाराज ! म क्षान्तिवादी हुँ । नाक र कानमा यसको क्षान्ति छ होला भन्ने नठान । मेरो क्षान्ति हृदयभित्र गम्भीर स्थानमा रहेको छ ।”

“दुष्ट जटिल तेरो क्षान्ति तै नै लिएर बस्” भनी बोधिसत्त्वको छातीमा लात्तले हानी राजा फक्केर गए ।

उनी गइसकेपछि सेनापतिले बोधिसत्त्वको शरीरबाट रगत पुष्टी हात खुट्टा तथा कानको टुप्पोमा कपडाले बेरी बोधिसत्त्वलाई बिस्तारैसँग बसाली बन्दना गरी एक छेउमा बसेर “ भन्ते ! यदि तपाइ रिसाउन चाहनुहुन्छ भने अपराध गर्ने राजामाथि रिसाउनुहोस्, अरुमाथि नरिसाउनुहोस् ” भनी प्रार्थना गर्दै पहिलो गाथा भन्यो—

“यो ते हत्ये च पादे च कण्णनासञ्च छेदयि ।  
तस्स कुज्ञ महावीर मारठुं विनस्स इदन्ति ॥”

**अर्थ—**

“हे महावीर ! जसले तपाइका हात खुट्टा र नाक तथा कान काटिदियो त्यसैमाथि रिसाउनुहोस् परन्तु निरपराधी काशी राष्ट्रलाई विनाश नपाउनुहोस् ।”

यो सुनेर बोधिसत्त्वले दोथो गाथा भने—

“यो मे हत्ये च पादे च कण्णनासञ्च छेदयि ।  
चिरं जीवतु सो राजा न हि कुज्ञन्ति मादिसाति ॥”

**अर्थ—**

“जसले मेरो हात खुट्टा र नाक कान छेदन गन्धो सो राजा चिरंजीविहोस्, म जस्ता मानिसहरू रिसाउँदैनन् ।”

उद्धानबाट गइरहेका राजा बोधिसत्त्वको चक्रपथबाट नदेखिएपछि ने दुइलाख चालीस हजार (२,४०,०००) योजन बाकलो यो पृथ्वी कपडा फाडे र्हें फाटेर अवीचिबाट ज्वाला निस्की कुलपरम्पराले दिएको रातो कम्बलले लपेटे र्हें राजालाई ज्वालाले लपेट्यो ।

उनी उद्धानको द्वारबाट पृथ्वीमा पसी अवीचि महानरकमा पुगे । बोधिसत्त्वको सोही दिनमै मृत्युभयो । गन्धमालादि धूषहरू हातमा लिई आएर राजपुरुषहरू र नागरिकहरूले बोधिसत्त्वको शरीर कृत्य गरे । कोही भन्दछन् कि बोधिसत्त्व चाहिं हिमालयममै गए । यो सत्य होइन ।

यो दुइ चाहिं सम्बुद्ध गाथाहरू हुन्—

१. “अहू अतीतमद्वानं समणो खम्तिदीपनो ।

तं खन्तियायेव ठितं कासिराजा अछेदयि ॥

२. “तस्य कम्मस्स फरस्सस विपाको कटुको अहु ।

यं कासिराजा वेदेसि निरयम्हि समप्पितो’ति ॥”

### अर्थ—

१—“ अतीत समयमा क्षान्ति देखाउने श्रमण थियो । क्षान्तिमा रहेवा रहेवै उसलाई काशीराजाले काट्न लगाए ।

२—“ त्यो कठोर कर्मको विपाक कटु थियो जो कि काशीराजाले नदक भोगे । ”

शास्ताले यो धर्मदेशना ल्याउनुभई सत्यकुरा प्रकाशपारी जातक समाधान गर्नुभयो । सत्यकुराको अवशानमा क्रोधी मिक्तु अनागामी फलमा प्रतिष्ठित भयो । धेरैले स्रोतापत्तिफल प्राप्त गरे ।

“त्यसबछत कलाबु राजा देवदत्त थिए । सेनापति सारिपुत्र र क्षान्तिवादी तापस चाहिं म नै थिए” भनी भन्नुभयो ।



Dhammadit,Digital

## १७. पीठ जातक(३३७)

“न ते पीठमदायिम्हा’ति...” भन्ने यो गाथा जेतवनमा बसिरहनुभएका शास्ताले एक भिक्षुको कारणमा बताउनु भएको हो ।

### वर्तमान कथा

जनपदबाट जेतवनमा गई पात्र-चौवर राखी शास्तालाई बन्दना गरी सो भिक्षुले तरुण आमणेरहरूसँग सोध्यो “आवुसो ! आवस्तीमा आगन्तुक भिक्षुहरूको उपकारक को छ ?”

“आवुसो ! अनाथपिण्डिक भन्ने महासेठ र विशाखा भन्ने महाउपासिकाहरू उपकारक छन् । यिनीहरू भिक्षुसंघको उपकारी हुन् । आमाबाबुको स्थानमा बस्दछन् ।”

“ठीक छ” भनी उ भोलिपलट विहान सबैरे कुनै भिक्षु पनि नगरमा नपसेको बेलामा अनाथपिण्डिकको घरद्वारमा गयो । कुबेलामा गएको हुँदा उसलाई कसले पनि देखेन । त्यहाँ केही नपाएपछि

१. जा. पा. I. पृ. १०३: पीठजातक, नं. ३३७, अ. क. III. पृ. ८२.

उ विशाखाको घरद्वारमा पुग्यो । निकके सबेरे पुगेको हुँदा त्यहाँ पनि केही पाएन । अनि उ यताउता घुमी केरि यागु सिद्धिएको बेलामा पुग्यो । केरि फर्कर यताउता घुमी भोजन सिद्धिसकेपछि गयो । त्यसपछि उ विहारमा गई “ दुवै कुलहरू अथङ्कालु र अप्रसन्न भएर पनि यी मिक्षुहरू चाहि अङ्कालु र प्रसन्न छन् भनी भन्दछन् ” भनी ती दुवै कुलहरूको उपहास गरी हिड्यो ।

अनि एकदिन धर्मसभामा मिक्षुहरूले कुरा उठाए—“ आवुसो ! अति सबेरे कुलद्वारमा जाँदा कलाना जानपदिक मिक्षुले मिक्षा नपाएपछि कुलको परिहास गर्दै हिडेको छ । ”

शास्ता आउनुमई “ मिक्षुहो ! अहिले यहाँ तिमोहरू के कुरा गरी बसिरहेका थियो ? ” भनी सोइनु हुँदा “ यो यो ” भनी भनेपछि सो “ मिक्षुलाई बोलाउन यठाई “ साँच्चै हो के ? ” भनी सोइदा “ भन्ते ! साँच्चै हो ” भनी भनेपछि “ मिक्षु ! तिमी किन रिसाएका ? अघि बुढ उत्पन्न नभएको बेलामा तापसहरू कुलधरमा गई मिक्षा नपाउंदा पनि रिसाएका थिएनन् ” भनी पूर्वजन्मको कुरा बताउनु भयो ।

### अतीत कथा

अतीत समयमा बाराणशीमा ब्रह्मदत्तले राज्य गरिरहेको बेलामा बोधिसत्त्व एक ब्राह्मण कुलमा जन्मे । अनि बैश पुरोपछि तक्षशिलामा सबै शिल्पहरू अध्ययन गरिसको तापस भेषमा प्रदर्जित

मई हिमवत्‌मा चिरकालसम्म बसी पछि नगरमा भिक्षा गए । त्यसबखत बाराणशी सेठ श्रद्धालु र प्रसन्न थियो । बोधिसत्त्वले “कुन कुलघर श्रद्धावान् छ ?” भनी सोधदा “सेठको घर” भन्ने सुनेर सेठको घरमा गए । त्यसबखत सेठ राजोपस्थानमा गएको थियो । मानिसहरूले उनलाई देखेनन् । उनी फक्केर गइरहेका थिए । अनि सेठ राजदरवारबाट निस्किरहेको बेलामा उनलाई देखेर बन्दना गरी भिक्षाभाजन लिई घरमा लगी बसाली पाउधुने र पुछ्ने आदि गरी यागु र खाइयपदार्थले सन्तप्ति पारी भोजनको बीचमा कुनै कुरा नसोधी भोजन सिद्धिएपछि बन्दना मरी एक छेउमा बसी “भन्ते ! हात्रो घरमा आउने याचकहरू र धार्मिक श्रमण ब्राह्मणहरू सत्कार सम्मान नपाई कहिलयै पनि अधि फक्को का थिएनन् । आज चाहिं तपाइलाई हात्रा बालकहरूले नदेखनाको कारणले गर्दा आसन, विडने पानी, पाउ धुने वा यागु र भोजन नपाई तपाइ फक्केर जानुभयो । यो हामीहरूको दोष हो । हामीहरूमाथि क्षमा गर्नुहोस् भनी भन्दै पहिलो गाथा भन्यो—

“न ते पीठमदायिम्ह न पाणं नपि भोजनं ।  
ब्रह्मचारि खमस्सु मे एतं पस्साम अच्चयन्ति ॥”

### अर्थ—

“हामीले तपाइलाई न बस्ने पीरा दियौं, न विडने पानी दियौं, न त भोजन नै । हामीले यो आफ्नो दोष स्वीकार्यौं । त्यसले हे ब्रह्मचारी ! हामीमाथि क्षमा गर्नुहोस् ।”

यो सुनेर बोधिसत्त्वले दोशा गाथा भने—

“नेवाभिसज्जामि न चापि कुप्ते,  
न चापि मे अपियमासि किञ्चि ।  
अथोपि मे आसि मनोवितको,  
एतादिसो नून कुलस्स धम्मो’ति ॥”

अर्थ—

“न आसक्त हुन्छु, न क्रोध गष्ट्य, न त मलाई कुनै अप्रिय नै  
लाग्छ । हो, मेरो मनमा यस्तो कल्पना उठेको थियो कि— निश्चय नै  
यिनीहरूको कुलधर्म नै यस्तै रहेछ ।”

यो सुनेर सेठले दुइवटा गाथा भन्यो—

१. “एसम्हाकं कुले धम्मो पितुपितामहो सदा ।

आसनं उदकं पज्जं सब्बेतं निपदामसे ॥

२. “एसम्हाकं कुले धम्मो पितुपितामहो सदा ।

सक्कच्चं उपतिट्टाम उत्तमं विय बातक'न्ति ॥”

अर्थ—

१—“आसन, पानी, पाउभा घस्ते तेल आहि सबै दिनु नै हात्रो  
बाबुबाजेको पालादेखि चलेर आएको स्वभाव धर्म रहेको छ ।

२—“ जसरी उत्तम नातेदारहरूलाई सेवा गरिन्छ त्यसरी ने आगन्तुकहरूलाई सत्कारपूर्वक सेवा गर्नु नै हाम्रो बाबुबाजेको पालादेखि चलेर आएको स्वभाव धर्म रहेको छ । ”

अनि बोधिसत्त्वले बाराणशी सेठहरूलाई धर्मदेशना गर्दै केही दिन त्यहीं बसी फेरि हिमवन्तमा नै गई अभिज्ञा र समापत्तिहरू लाभ गरे ।

शास्ताले यो धर्मदेशना ल्याउनुभई सत्यकुरा प्रकाशपारी जातक समावान गर्नुभयो । सत्य कुराको अवशानमा सो भिक्षु लोतपत्तिफलमा प्रतिष्ठित भयो ।

“ त्यसबछत बाराणशीको सेठ आनन्द थिए । तापस चार्हि म नै थिए ” भनी भन्नुभयो ।

## १८. गजकुम्भ जातक (३४५)

“बनं यदग्नि दहतींति...!” भन्ने थो गाथा जेतवनमा बसिरहनुमएका शास्ताले एक अल्छी भिक्षुको कारणमा बताउनु भएको हो ।

### वर्तमान कथा

उ श्रावस्तीवासी एक कुलपुत्र हो । शासनमा मन दिई प्रवर्जित भएर पनि उ अल्छी थियो । बुद्ध-वचन पढ्नु, प्रश्नादि गर्नु, उचित रूपले मनन गर्नु तथा गर्नुपर्ने कर्तव्य गनंबाट उ विमुख थियो । नीवरण (=चित्तमल) बाट अभिभूत भई बस्नु र उठ्नु आदि ईर्यापिथको बारेमा पनि त्यस्ते थियो । उसको यो अल्छीपनको बारेमा धर्मसमाभा कुरा चल्यो—“आबुसो ! फलाना भिक्षु यस्तो नैर्याजिक शासनमा प्रवर्जित भएर पनि अल्छी भई नीवरणद्वारा अभिभूत भई विचरण गर्दै ।”

१. जा. पा. I. पृ. १०७: गजकुम्भजातक, नं. ३४५, अ. क. III.

पृ. ९७.

शास्ता आउनुभई “भिक्षुहो ! अहिले यहाँ तिमीहरू के कुरा गरी बसिरहेका थियो ?” भनी सोधनुहुँदा “यो यो” भनी भनेपछि “मिक्षुहो ! अहिले मात्र होइन अधि पनि यो अल्छी नै थियो” भनी भनुभई पूर्वजन्मको कुरा बताउनु भयो ।

### अतीत कथा

अतीत समयमा बाराणशीमा ब्रह्मदत्तले राज्य गरिरहेको बेलामा बोधिसत्त्व उनको अमात्यरत्न भएका थिए । बाराणशी राजा चाहिं अल्छी स्वभावका थिए । राजालाई बोधगराउनेछु भनी एक उपाय विचार गरी बोधिसत्त्व विचरण गर्दै थिए । एकदिन राजा उद्धानमा गई अमात्यगणहरूसँग परिवृत्तभई त्यहाँ विचरण गरिरहेको बेलामा एक गजकुम्भ भन्ने अल्छी (जन्तु) लाई उनले देखे । उ दिनभरी हिडदा पनि एक दुइ अंगुल मात्र हिड्छ्यो । राजाले यसलाई देखी “यो के जन्तु हो ?” भनी बोधिसत्त्वसँग सोधे ।

बोधिसत्त्वले “महाराज ! यो गजकुम्भ भन्ने अल्छी जन्तु हो । यो दिनभरी हिडदा पनि एक दुइ अंगुल मात्र हिड्छ” भनी भनेर उसँग कुरा गर्दै “हे गजकुम्भ ! तिमी अति बिस्तारै हिड्छो । यो जंगलमा आगो लागेको खण्डमा तिमी के गछौ ?” भनी सोधदै पहिलो गाथा भने—

“बनं यदगिग दहति पावको कण्हवत्तनी ।  
कथं करोसि पचलक एवं दन्धपरकमो’ति ॥”

अर्थ—

“हे पचलक ! यदि जंगलमा आगो लागेको खण्डमा यस्तो विद्धन मन्दिगतिले जाने तिमी के गर्नेछौ ?”

यो सुनेर गजकुम्भले दोधो गाथा भन्थो—

“बहूनि रुखछिद्दानि पठव्या विवरानि च ।  
तानि चे नाभिसम्भोम होति नो कालपरियायो’ति ॥”

अर्थ—

“रुखमा धेरे प्वालहरू छन् र पृथ्वीमा पनि । यदि त्यहाँ पुग्न नसकेको खण्डमा हाम्रो मरण न हुनेछ ।”

यो सुनेर बोधिसत्त्वले अर्को दुइ गाथा भने—

१. “यो दन्धकाले तरति तरणीये च दन्धति ।

सुक्खपण्णंव अकम्म अत्थं भञ्जति अत्तनो ॥

२. “यो दन्धकाले दन्धेति तरणीये च तारयि ।

ससीव रक्ति विभजं तस्सत्यो परिपूरती’ति ॥”

अर्थ—

१—“जसले ढीलो गर्नुपनें कामलाई छिटो र छिटो गर्नुपनें कामलाई ढीलो गर्नु—यस्ताले सुकेको पातलाई कुलचेर विनाश पारे यै आपनो अर्थ विनाश पार्नु ।

२—"जसले ढीलो गर्नुपर्ने कामलाई ढीलो र छिटो गर्नुपर्ने कामलाई छिटो गर्छ त्यस्ताले कृष्णपक्षको रातभन्दा फरक देखाउने मुक्तपक्षको रातले पूर्णता प्राप्त गरे रँग आप्नो काममा पूर्णता प्राप्त गर्छ ।"

बोधिसत्त्वको यो कुरा सुनी राजा त्यहाँदेखि निरालसी भए ।

शास्ताले यो धर्मदेशना तथाउनुभई जातक समाधान गर्नुभयो ।

“त्यसबहत गजकुम्भ अलखी मिक्खु थियो । पण्डित अमात्य  
चाहिं म नै थिए” भनी भन्नुभयो ।

## १६. नेह जातक(३७९)

“काकोका काकोसङ्ग चा’ति...” भन्ने थी गाथा जेतु—  
बनमा बतिरहनुभएका शास्ताले एक मिक्कुको कारणमा बताउनु  
भएको हो ।

### वर्तमान कथा

उ शास्तासँग कर्मस्थान (=ध्यान) लिई एक प्रत्यन्त गाउँमा  
गयो । उसको स्वभावदेखि प्रसन्न भएका मानिसहरूले मोजन गराई बचन  
लिई अंगसमा पर्णशाला बनाई उसलाई त्यहाँ बसाले । उसको लूब  
सत्कार गरे । अनि त्यहाँ शाश्वतबादीहरू आए । उनीहरूले तिनीहरूको  
कुरा सुनी स्थविरको बावलाई त्यागी शाश्वतबाब स्वीकारी तिनीहरूलाई  
नै सत्कार गरे । त्यसपछि उच्छेदबादीहरू आए । उनीहरूले शाश्वत-  
बाबलाई त्यागी उच्छेदबाब ग्रहण गरे । त्यसपछि नगनताबादीहरू

१. जा. पा. I. पृ. १३०: नेहजातक, नं. ३७९, अ. क. III.  
पृ. १७२.

आए । उनीहरूले उच्छेदवादलाई त्यागी नमनतावादलाई ग्रहण गरे । उगुणागुण जान्न नसधने मानिसहरूकहाँ दुःखपूर्वक बस्यो । वर्षावास सिद्धिएपछि पवारणा<sup>१</sup> गरो शास्ताकहाँ गयो । शास्ताले कुशलवार्ता गर्नुहुँदै “कहाँ वर्षावास बस्यो ?” भनी सोधनुहुँदा “प्रत्यन्त गाउँमा” भनी भन्दा “सुखपूर्वक बस्यो त ?” भनी सोधनु भएपछि “भन्ते ! गुणागुण नजान्नेहरूकहाँ दुःखपूर्वक बसें” भनी भन्यो ।

शास्ताले “मिक्खुहो ! पुराना पण्डितहरू तीर्यकयोनिमा जन्मिदा पनि गुणागुण नजान्नेसँग एकदिन पनि बसेका थिएनन् । तिमी चाहिँ किन गुणागुण नजान्नेकहाँ बसेको त ?” भनी भन्नुहुँदा उसले सो कुरा बताउनहुन प्रार्थना गरेपछि पूर्वजन्मको कुरा बताउनु भयो ।

### अतीत कथा

अतीत समयमा बाराणशीमा ब्रह्मदत्तले राज्य गरिरहेको बेलामा बोधिसत्त्व हंसयोनिमा जन्मे । उनको कान्धो भाइ पनि थियो । उनीहरू चित्रकूट पर्वतमा बसी हिमाल प्रदेशमा स्वयंजात धान खान्थे । एकदिन उनीहरू त्यहाँ चरिसकेपछि चित्रकूटमा आइरहेको बेलामा बाटाको बीचमा ‘नेरु’ भन्ने एउटा काङ्क्षन पर्वत देखेर उसको चुचुरोमा बसे । त्यो पर्वतको आश्रय लिई बस्ने चराहरू, खरायोहरू, चौपायहरू

१. वर्षावास सिद्धिने उपोसथको दिनमा गरिने विनथकमैलाई ‘पवारणा’ भन्दछन् ।

चर्नं जाँदाखेरि नानाबर्णी हुन्थे । तर पर्वतमा आउँदाखेरि उसको  
प्रकाशले गर्दा सुवर्णवर्णी हुन्थे । यो देखेर बोधिसत्त्वको कान्छो भाइले  
यसको कारण नबुझेकोले कारण सोध्दै दाइसेंग कुरा गरी दुइओटा गाथा  
भन्थो—

१. “काकोला काकसङ्घा च मथञ्च पततं वरा ।

सब्बेव सदिसा होम इमं आगम्म पब्बतं ॥

२. “इधं सीहा च व्यग्राधा च सिगाला च मिगाधमा ।

सब्बे सदिसा होन्ति अयं कोनाम पब्बतो’ति ॥”

अर्थ—

१—“जंगली कौवाहरू, सामान्य कौवाहरू तथा पक्षीहरूमा श्रेष्ठ  
हामीहरू सबै यो पर्वतमा आउँदा एकेनास हुन्थीं ।

२—“यहाँ सिंह, बाघ तथा पशुहरूमध्येमा हीन शृगाल आदि  
सबै एकेनासका हुन्द्वन्, यो पर्वतको नाम के हो ?”

उसको वचन सुनेर बोधिसत्त्वले तेशो गाथा भने—

“इमं नेहन्ति जानन्ति मनुस्सा पब्बतुत्तमं ।

इधं वण्णेन सम्पन्ना वसन्ति सब्बपाणिनो’ति ॥”

**अर्थ—**

“मानिसहरु यस उत्तम पर्वतलाई ‘नेरु’ नामले चिन्दछन् ।  
यहाँ बस्ने सबै प्राणीहरु वर्णसम्पन्न भई बस्छन् ।”

यो सुनेर कान्छोले शेष गाथाहरु भन्यो—

१. “अमानना यत्थ सिया सन्तानंवा विमानना ।

हीनसम्मानना वापि न तत्थ वसति वसे ॥

२. “यत्थालसो च दक्खो च सूरो भीरुव पूजिया ।

न तत्थ सन्तो निवसन्ति अविसेसकरे नगे ॥

३. “नायं नेरु विभजति हीनमुक्कटुमज्ज्ञमे ।

अविसेसकरो नेरु हन्द नेरु जहामसेति ॥”

**अर्थ—**

१—“जहाँ पण्डितहरुको मान होदैन र जहाँ पण्डितहरुको अवज्ञा हुन्छ तथा हीनपुरुषको सम्मान हुन्छ त्यस्तो ठाउँमा पण्डितहरु बस्नु जाति छैन ।

२—“जहाँ कुनै विशेषता नछुटचाई अल्छी, दक्ष, शूर तथा कायर आदिको एकैनास सम्मान हुन्छ—त्यस्तो ठाउँमा पण्डितहरु बस्दैनन् ।

३—“यो ‘नेह’ पर्वतले यो हीन, मध्यम तथा उत्तम हुमे लाई विमाजन गर्दैन् । यस्तो विशेषता नजान्ने अपवा विशेषता नगर्ने पर्वतलाई निश्चय नै परित्याग गर्नुपर्छ ।”

यति भनी ती बुवे हंसहरू उडेर चित्रकूटमै गए ।

शास्ताले यो धर्मदेशाना ल्याउनुभई सत्यकुरा प्रकाशपारी जातक समाधान गर्नुभयो । सत्यकुराको अवशानमा त्यो चिक्कु ओतापतिकलमा प्रतिष्ठित भयो ।

“त्यसब्बत कान्दो हंस आनन्द र जेठो हंस चाहि म नै बिदै” भनी भन्नुभयो ।

## २०. तुषिङ्गल जातक (३८८)

“नवचुन्दके’ति...” भन्ने यो गाथा जेतवनमा वसिरहनु-  
भएका शास्ताले मृत्युसँग भयभीत हुने एक भिक्षुको कारणमा बताउनु  
भएको हो ।

### बर्तमान कथा

उ श्रावस्तीवासी कुलपुत्र थियो । शासनमा प्रवजित भए पनि  
उ मृत्युदेखि भयभीत हुन्थ्यो । अलिकता मात्र शाखाहरू हर्लिलदा सुकेका  
हाँगार्विंगा तथा चराचुरिंगी चौपायहरूको आवाज जस्ता कुनै पनि आवाज  
सुन्दा मरणभयले तर्सिएर पेटमा बाँगलागेको खरायो जस्तै कम्पितभई  
हिड्दिथ्यो । भिक्षुहरूले धर्मसमामा कुरा निकाले—“आवुसो ! फलानो  
भिक्षु मरणभीरुक छ र अलिकता आवाज सुन्दा पनि कम्पितभई भागेर  
जान्द्य । यी सत्वहरूको मरण चाहिं ध्रुव छ र जीवन चाहिं अध्रुव छ ।  
त्यसैले यसै कुराको ध्यान राख्नुपर्छ होइन ?”

१. जा. पा. I. पृ. १३८: तुषिङ्गलजातक, नं. ३८८, अ. क. III.

पृ. २०१.

शास्ता आउनुभई “मिक्खुहो ! अहिले यहाँ तिमीहरू के कुरागरी बसिरहेका थियौ ?” भनी सोधनु भएपछि “यो यो” भनी भनेपछि सो मिक्खुलाई बोलाउन पठाई “मिक्खु ! साँच्चैहो के तिमी मरणभीरुक्छौ ?” भनी सोधनुहुँदा “हो, भन्ते !” भनी उसले भनेपछि “मिक्खुहो ! अहिले मात्र होइन अघि पनि यो मरणभीरुके थियौ” भनी भन्नुभई पूर्वजन्मको कुरा बताउनु भयो ।

### अतीत कथा

अतीत समयमा बाराणशीमा ब्रह्मदत्तले राज्य गरिरहेको बेलामा बोधिसत्त्वले सुगुरनीको कोखमा प्रतिसंधि ग्रहण गरे । परिपूर्ण गर्भभएपछि सुगुरनीले दुइवटा बच्चा (पाठा) जन्माई । एकदिन उ उनीहरूलाई लिएर एउटा खाल्टोमा सुती । अनि बाराणशीको द्वारगाउँबासी एक बुढी कपासको खेतबाट डालोभरी कपास लिई भुइमा लौरो टेको आउँदै थिई । यो आवाज सुनी मरण भयले भयभीतभई सुगुरनीले आपना पाठाहरूलाई छाडी भागी । बुढीले सुगुरका पाठाहरू देखेर पुत्रस्नेह उत्पन्न गरी डालोमा राखी घरमा लगी जेठोलाई महातुण्डल र कान्छोलाई चुल्तुण्डल नाम राखी उनीहरूलाई पुत्र जस्तै गरी पाली ।

पछि उनीहरू बढ्दैगरी मोटा भए । “यिनीहरूलाई मूल्य लिई बेच” भन्दा पनि बुढीले “यी मेरा छोरा बराबर हुन्” भनी कसंलाई

बेच्चिदनथी । अनि एक उत्सवको दिनमा रक्सी पिई मासु सिद्धिएपछि “ कहाँबाट मासु पाउन सकिएला ? ” भनी धूर्तहरूले विचार गर्दा बुढीको घरमा सुगुरहरू भएको कुरा बुझी रक्सी लिई त्यहाँ गई “ अम्मे ! मूल्यलिई एउटा सुगुर हामीलाई बेच ” भनी भने ।

“ तात ! भइहाल्यो, मासु खानको लागि किन्नेहरूलाई छोराहरू बेच्ने व्यक्ति पनि कोही हुन्दै र ? ” भनी बुढीले प्रतिक्षेप गरी ।

“ अम्मे ! मनुष्यहरूको सुगुर छोरा हुआ ” भनी धूर्तहरूले भने ।

“ हामीलाई देऊ ” भनी बारम्बार भन्दा पनि नपाएपछि बुढीलाई रक्सी पियाई । अनि रक्सी लागेपछि “ अम्मे ! सुगुरहरूले के गलनि र ? मूल्य लिई खर्चबचै गर ” भनी उसको हातमा कार्बापण राखिदिए ।

कार्बापण लिएर उसले भनी “ तात ! महातुण्डिललाई त दिन सकिदन, चुल्तुण्डिललाई लेऊ । ”

“ उ कहाँ छ त ? ”

“ ऊ त्यहाँ झाडमा छ । ”

“ आवाज देऊ त । ”

“ खानेकुरा केही देखिदन । ”

मूल्य दिई भातको एक थाली धूर्तहरूले ल्याउन लगाए ।

यो लिएर दंसोमा राखेको सुगुरलाई खुवाउने द्रोभी भयो  
द्रोभी नजिकमा चुडी उभिइरही । तीसबाटा जति धूतंहुक पनि हातमा  
पासो लिई उही उभिइरहे ।

“तात ! चुल्लतुण्डक आइज” भमी बुढीसे उसलाई आवाज  
दिई ।

यो सुनेर महातुण्डकले “अहिसेसम्म भेरी आमाले चुड़-  
चुण्डकलाई आवाज दिएकी यिइन, मलाई ने पहिले आवाज दिल्यी ।  
अवश्य पनि आज हाथीहरूकोनिमित्त भय उत्पन्न भयो होला” भन्ने  
आय्यो ।

कान्छोलाई बोलाई उसले भन्यो—“तात ! भेरी आमा तिमी-  
साई बोलाउंदै क्षे । गएर पहिले बुफ ।”

अनि उ काङ्क्षाट निस्की भातको द्रोभी नजिक उनीहरू  
उभिइरहेका देखेर “आज भेरो मरण हुनेछ” भन्ने ठानी मरणमयते  
भयमीतभई फक्तै बाइकही आई कामी भइन नसकी दुनमुनिन चाल्यो ।

उसलाई देखेर “तात ! आज तिमी घरधर काँच्चेखो, दुनमुनिन  
चाल्देखो, पस्नेठाउँ खोज्देखो, यो के गरिरहेको ?” भनी महातुण्डकले  
सोध्यो ।

अनि आफूले देखेको कारण बताउंदै उसले पहिलो गावा  
भन्यो—

“नवद्यन्देवानि दिष्पति,  
पुण्यायं दोषि सुवामिनी ठिता ।  
बटुके जने पासपाणिके,  
नो च खो मे पटिभाति भुञ्जितु’न्ति ॥”

अर्थ—

“आज नयाँ प्रकारको खाना दिइदेख, यो द्रोणीभरी भात छ र  
आर्या पनि नजिकमै उभिहरहेकीछे । हातमा पासो लिई धेरै मानिसहरू  
पनि उभिएका छन्, त्यसेले उभिहरहेका यिनीहरू र यो भात पनि म  
मन्त्रराउँदिन ।”

यो सुनेर महासत्त्वले “तात चुम्हतुशिष्टक ! यहाँ बसेर मेरी  
आमले सुगुर पालिरहेकीछे । जुन कारणले पालेको हो सो उसको मतलब  
आज पुराहुँदै छ । तिमीले चिन्ता नगर” भनी बुझलीलाद्वारा मधुरस्वरले  
घर्मदेशना गर्दै दुइ गाथा भने—

१. “तससि भमसि लेणमिच्छसि,

अत्ताणोसि कुर्हि गमिस्ससि ।

अप्पोस्सुक्को भुञ्ज तुण्डल,

मंसत्थाय हि पोसियामसे ॥

२. “ओगह रहदं अकदमं,

सब्बं सेदमलं पवाहय ।

गण्हाहि नवं विलेपनं,

यस्स गन्धो न कदाचि छिज्जती’ति ॥”

अर्थ—

१—"डराउँदेखो, दुन्मुनिदेखो, शरण खोजदेखो तर त्राण छैन कहाँ जान्द्यो ? तुण्डल ! अल्पोत्सुकीभई खाऊ, मासुकोनिमित्त ने हामी पालिएका ह्यों ।

२—"हिलो नमएको तलाउमा ओल्हे र सबै फोहरहरू पखाली जसको गन्ध कहिल्यै हुराउँदैन त्यस्तो नयाँ विलेपन लगाऊ ।"

दशपारमीलाई संस्मरण गरी, मैत्री पारमीलाई अगाडि राखी पहिलो वाक्य भन्ने विच्छिकै त्यो आवाज बाह योजन भएको समस्त बाराणशीमा फैलियो । सुन्नेविच्छिकै राजा, उपराजा आदि गरी बाराणशीवासीहरू आए । नआउनेहरूले पनि घरेमा बसी सुने । राजपुरुषहरूले काङ्गहरू सफागरी भूमि समतलपारी बालुवा छरे । धूर्तहरूलाई रक्सीले छाइध्यो । पासो छाडेर धर्मका कुरा सुनी उभिइरहे । बुढीलाई पनि रक्सी लागेको छुट्यो । महासत्वले महाजनहरूको बीचमा चुल्लतुण्डललाई धर्मदेशना गर्न थाले ।

यो सुनेर चुल्लतुण्डलले "मेरो दाइले यसो भन्दछ । तर हाम्रो वंशमा पोखरीमा ओल्ही नुहाएर पसिनाबाट उब्जेको मयल पखाल्ने, पुरानो विलेपनलाई धोई नयाँ विलेपन लगाउने कुरा कहिल्यै भएको छैन । के कारणले दाइले मलाई यसो भनेको होला ?" भन्ने कुरा सोध्दै चौथो गाथा भन्यो—

“कतमो रहदो अकदमो,  
 किसु सेदमलन्ति वुच्चति ।  
 कतमच्च नवं विलेपनं,  
 कस्स गन्धो न कदाचि छिज्जती'ति ॥”

अर्थ—

“कुनचाहि तलाउमा हिलो छैन ? पसिनाको मयल केलाई  
 भन्दछन् ? नयाँ लेपन भनेको क्याहो ? कस्तो गन्ध कहिल्ये  
 हराउँदैन ?”

यो सुनेर “त्यसोभए कान थापेर सुन” भनी बुद्धलीलाले धर्म-  
 देशना गर्दै महासत्त्वले यी गाथाहरू भने—

१. “धम्मो रहदो अकदमो,  
 पापं सेदमलन्ति वुच्चति ।  
 सीलच्च नवं विलेपनं,  
 तस्स गन्धो न कदाचि छिज्जति ॥

२. “नन्दन्ति सरीरधातिनो,  
 न च नन्दन्ति सरीर धारिनो ।  
 पुण्णाय च पुण्णमासिया,  
 रममानाव जहन्ति जीवित'न्ति ॥”

अर्थ—

१—"धर्मरूपी तलाउमा हिलो छैन, पापसाई परिनामो भयह  
भनिएको हो, शील ने नयाँ विलेपन हो, त्यसको गन्ध काहस्य पनि  
हराउदेन ।

२—"प्राणी हत्या गर्ने मानिसहरू चाहिं आमन्द मान्दन् तर  
शरीरधारी चाहिं मरण देखेर प्रसन्न रहन सक्दैनन् । गुणले पूर्ण भएका  
प्राणीहरू पूर्ण चक्रमा जस्तै आमन्द भान्दै भाष्टो उदान पनि परिस्याग  
बर्द्धन् ।"

यसरी बुझले जस्तै मधुरस्वरले महासत्त्वले धर्मदेशमा गरे ।  
साखों महाजनहरूले चूट्को बजाए । कपडाहरू पनि आकाशमा  
क्षाकिएका थिए । साधुकार शब्दले आकाश गुञ्जायमान भयो ।

बाराणशी राजाले बोधिसत्त्वसाई राज्यहारा पूऱा गरे ।  
बुढोलाई यश प्रदान गरे । तो दुवैलाई सुगन्धित पानीले तुहाई बस्त  
पहिराई गलामा मणिरस्नादिहरूले अलंकृत पारी नगरमा सभी पुन्न-  
स्थानमा राखो महान परिवारका साथ पालन गरे ।

बोधिसत्त्वले राजालाई पञ्चशील दिए । सबै बाराणशी—  
बासीहरूले र काशी राष्ट्रदासीहरूले शीलहरू पालन गरे ।  
महासत्त्वले पक्षका दिनहरूमा भर्मदेशमा भर्मचोस्ते । न्यायाधीशमहाई  
कुमडा छिन्थे । उनी छोवासम्म फूठो कुगडा भनेको भएन ।

पछि राजा परलोक भए । उनको शरीरकृत्य भराई न्यायालयमा  
पुस्तक लेखाई महासत्त्वले "बो पुस्तक हेरेर मुद्दा छिन" भनी अबवाह

गरी सबैलाई रुवाउँदे विलाप गराउँदे चुल्लतुण्डिललाई लिएर जंगलमा  
गए । बोधिसत्त्वको यो उपदेश साठी हजार वर्षसम्म रह्यो ।

शास्ताले यो धर्मदेशना त्याउनुभई सत्यकुरा प्रकाशपारी जातक  
समाधान गर्नुभयो । त्यो मरणभीरुक भिक्षु स्रोतापत्तिफलमा प्रतिष्ठित  
भयो ।

“त्यसबखत राजा आनन्द थिए । चुल्लतुण्डिल मरणभीरुक  
भिक्षु थियो । परिषद् बुद्धपरिषद् थियो महातुण्डिल चाहिं म नै थिए”  
अनी भन्नुभयो ।

## २१. भिसपुष्प जातक (३९२)

“यमेति नित...” भन्ने यो गाथा जेतवनमा बसिरहनुभएका शास्ताले एक भिक्षुको कारणमा बताउनु भएको हो ।

### वर्तमान कथा

जेतवनबाट निस्केर कोशल राज्यको कुनै एक जंगलको आश्रय लिई उ बसिरहेको थियो । एकदिन पद्मसरोवरमा पुष्पित पद्म देखेर त्यहाँ ओल्ही हावा आउनेतिर बसी उसले बासना सु-ध्यो । अनि त्यस बनमा बस्ने देवताले “मारिष ! तिमी गन्ध-चोर ह्वौ” भनी उसलाई अन्यो । यो पनि चोरीको एक अङ्ग हो भनी उसलाई विरक्त गरायो । उसले विरक्त गराएपछि फेरि उ जेतवनमा आई शास्तालाई बन्दना गरी बसेपछि वहाँले “भिक्षु ! कहाँ बसेका थियो ?” भनी सोच्नुभयो ।

उसले “फलानो बनखण्डमा । त्यहाँ मलाई एक देवताले यसरी विरक्त गरायो” भनी भन्यो ।

१. जा. पा. I. पृ. १४३: सिङ्घपुष्पजातक, नं. ३९२, अ. क. III.

पृ. २१६.

अनि शास्ताले “भिक्षु ! तिमीलाई मात्र फूल सुंघदा देवताले विरक्त गराएको होइन पुराना पण्डितहरूलाई पनि अधि विरक्त गराएको थियो” भनी भन्नुहुँदा उसले सो कुरा बताउनहुन प्रार्थना गरेपछि शूर्वजन्मको कुरा बताउनु भयो ।

### अतीत कथा

अतीत समयमा बाराणशीमा ब्रह्मादत्तले राज्य गरिरहेको बेलामा बोधिसत्त्व एक निगमको एक ब्राह्मण कुलमा जन्मे । बैश पुरोपछि तक्षशिलामा शिलप अध्ययन पूरा गरी ऋषिभेष अनुसार प्रवर्जित भई पद्म सरोबरको आश्रय लिई बसे । अनि एकदिन पद्म सरोबरमा ओलहर्ण सुपुष्पित पद्म सुंघी उभिइरहे । अनि एक देवकन्याले रुखको शाखाको कांपमा उभिई उनलाई विरक्त पार्दै पहिलो गाथा भनी—

Dhamma.Digital

“यमेतं वारिजं पुण्फं अंदिनं उपसिद्धुसि ।  
एकङ्गमेतं थेय्यानं गन्धत्थेनोसि मारिस ॥”

### आर्थ—

“उसले नदिइकने पानीबाट उम्रोको फूलको जुन वासना तिमी सुंघदेखो—यो चोरीको एक अङ्ग हो । हे मारिष ! अतः तिमी गन्ध-चोर हो ।”

त्यसपछि बोधिसत्त्वले दोशो गाया भने—

“नहरामि न भञ्जामि आरा सिङ्गामि वारिजं ।

अथ केन नु वण्णेन गन्धत्थेनोति वुच्चती'ति ॥”

**अर्थ—**

“न टिष्ठु, न माँच्छु; टाढँबाटे फूलको वासना सुँधिरहेकोछु;  
भने कसरी म गन्ध-चोर हुन्छु ?”

त्यसे बचत एक पुरुषले त्यो सरोबरमा जराहरु उखेल्दै थियो र  
पद्मपुष्ट पनि भाँच्दै थियो । यो देखेर बोधिसत्त्वले “टाढा बसेर गन्ध-  
सुँधेलाई चोर भन्दैथो भने यो पुरुषलाई किन चोर नभनेको त ?”  
भनी भन्दै उसेंग कुरा गर्दै तेथो गाया भने—

“यो यं भिसानि खणति पुण्डरीकानि भञ्जति ।  
एवं आकिषणकम्मन्तो कंस्मा एसो न वुच्चती'ति ॥”

**अर्थ—**

“जो यो पुरुषले जराहरु उखेली पद्म-फूलहरु टिष्ठेछ—त्यो  
त्यस्तो दर्शकमै गर्नेलाई किन केही नभनेको त ?”

अनि उसलाई केही नभनेको कारण बताउदै देवकन्याले जीयो र  
याँचौ गाया भनी—

१. “अकिण्णनुदो पुरिसो धातिचेलंव मविखतो ।

तर्स्मि मे वचनं नत्थ तच्च अरहामि वत्तवे ॥

२. “अनङ्गस्स पोसस्स निच्चं सुचिगवेसिनो ।

वालगमत्तं पापस्स अभामत्तंव खायती’ति ॥”

अर्थ—

१—“लोभमा डुबेको जुन मानिस हो, जसले धाइले जस्तै मलीन वस्त्र लगाएको छ—त्यस्तालाई भन्ने वचन मसँग केही छैन । तरु तिमीलाई चाहि भन्न योग्य छ ।

२—“संधे शुद्धि-खोजिगाने तिमी जस्ता निर्दोषीलाई रौंको टुप्पोमा लागेको जत्रे पाप पनि महामेघ जस्तै लाग्नेछ ।”

उसले विरक्त गराएका बोधिसत्त्वले विरक्तमई छैटों गाथा

भने—

“अद्वा मं यक्ख जानासि अथो मं अनुकम्पसि ।

पुनपि यक्ख वज्जासि यदा पस्ससि एदिस’न्ति ॥”

अर्थ—

“हे देवते ! अवश्य पनि तिमीले मलाई चिन्दछ्यौ र ममाथि अनुकम्पा राखदछ्यौ; केरि पनि मलाई यस्तो कुरा भन जब तिमीले यस्तो कुरा देख्नेछ्यौ ।”

अनि देवकन्याले सातों गाढा भनी—

“नेव तं उपजीवाम नपिते भतकम्हसे ।

त्वमेव भिक्षु जानेय येन गच्छेय सुगतिन्ति ॥”

अर्थ—

“न म तिज्ञो कारणले जीविका गङ्गुँ, न त म तिज्ञो नोकर हुँ;  
मिंसु ! जे गर्दा सुगतिमा पुगिन्दू त्यो कुरा तिमी ने जान ।”

यसरी उसलाई अबवाद दिई उ आफ्नो विमानभित्र पसो ।  
बोधिसत्त्व पनि व्यान साम गरी ब्रह्मसोक गामी भए ।

शास्ताले यो धर्मदेशना ल्याउनुभई सत्यकुरा प्रकाशपारी जातक  
समाधान गर्नुभयो । सत्य कुराको अवशालमा सो भिक्षु जोतापत्तिकलमा  
प्रतिष्ठित भयो ।

“स्यसद्वत देवकन्या उत्पद्धवर्णा यिइन् । तपस्की चाहि म ने  
चिए” भनी भनुभयो ।

## २२. महासुक जातक(४२९)

“दुमो यदा होती’ति...” भने यो गाथा जेतवनमा असिरहनुभएका शास्ताले एक भिक्षुको कारणमा बताउनु भएको हो ।

### वर्तमान कथा

उ शास्ताकहाँ कर्मस्थान (=ध्यान) ग्रहण गरी कोशल जनपदको एक प्रव्यन्त गाउँको उपनिथय लिई एक जंगलमा बस्यो । मानिसहरूले उसकोनिमित्त रात्री-स्थान र दिवा-स्थान तयारपारी आउने जाने सुविधा भएको ठाउँमा बस्ने ठाउँ बनाई सत्कारपूर्वक उपस्थान गरे । उ वर्षावास बसेको पहिलो महीनामै गाउँमा आगो लाग्यो । मानिसहरूको बिउ मात्र पनि बचेन । उनीहरूले उसलाई रात्रो भोजन दिन सकेन् । अनुकूल परेको ठाउँमा बस्दा पनि भिक्षा-भोजनद्वारा कष्ट पाई उसले मार्ग वा फल लाभ गर्न सकेन । अनि तीनमहीना बितेपछि शास्तालाई बन्दना गर्नकोनिमित्त गयो । आएको उसेग कुशलबार्ता गर्दै शास्ताले

१. जा. पा. I. पृ. १८१: महासुवजातक, नं. ४२९, अ. क. IV.

“ मिक्षा-भोजनबाट कष्ट त पाएनौ ? बस्ने ठाउँ अनुकूल त थियो ? ”  
 भनी सोधनुभएपछि उसले उक्त कुरा बतायो । उसको बस्ने ठाउँ अनुकूल  
 छ भन्ने कुरा बुझनुभई शास्ताले “ मिक्षु ! बस्ने ठाउँ अनुकूल भएमा  
 थमण हुनेले चाहिं मिक्षा-भोजनमा लोलुपता गर्नुहुन्न । यथालाभ भोजन  
 गरी सन्तुष्टपूर्वक थमण-धर्म पालन गर्नुपर्छ । पुराना पण्डितहरूले  
 तिर्यकयोनिमा जन्मिदा आफू बस्ने ठाउँको रुख सुकेर जाँदा चूर्ण  
 खाएर भए पनि लोलुपतालाई त्यागी सन्तुष्टभई मित्रधर्म छोडी  
 अर्को ठाउँमा गएनन् । तिमोले चाहिं किन मिक्षा-भोजन थोरै र रुक्ष छ  
 भनी अनुकूल ठाउँ छाडेको ? ” भनी भन्दा उसले सो कुरा बताउनहुन  
 प्रार्थना गरेपछि पूर्वजन्मको कुरा बताउनु भयो ।

### अतीत कथा

अतीत समयमा हिमवन्तमा गङ्गाको तीरको डुम्भीको एक बनमा  
 अनेक हजार सुगाहर बसेका थिए । त्यहाँ एक सुगाको राजा थियो ।  
 अनि सो सुगा आफू बस्ने रुखका फलहरू सिद्धिएपछि जे बाँकी बचेका  
 —अंकुर, पात, बोक्रा अथवा छाला खाएर गङ्गाको पानी पिई परम  
 अल्पेच्छता र सन्तुष्टता लिई अरु ठाउँमा गएन । उसको अल्पेच्छता र  
 सन्तुष्टिभावगुणको कारणले शक्रको भवन कम्पित भयो । शक्रले  
 आवर्जन गरी हेर्दा यो देखेर उसको परीक्षा गर्नकोनिमित्त आवनो  
 प्रभावद्वारा त्यो रुख सुकाइदिए । रुखको ठूटो मात्र बाँकी रह्यो ।  
 हावा आई प्वाल ध्वालबाट हावा पस्ता ढल्ला जस्तो हुन्थयो ।

त्यसको व्वालबाट धूलो निस्किनथाल्यो । सुगाको राजा धूलो खाई गङ्गाको पानी पिई अरु ठाउँमा नगई हावा र घाँसको बास्ता नगरी डुम्रीको ढूटोको दुप्पोमा ने बसिरह्यो । “उसको परम अल्पेच्छभाव जानी मित्रधर्मको गुण बताउन लगाई उसलाई बर दिई डुम्रीको रुख अमृतफल गराई आउनेछु” भनी शक्र एक हंसराजा भई अमुरकन्या सुजालाई अगाडि राखी सो डुम्रीको बनमा गए । त्यहाँ एक रुखको शाखामा बसी उनीसेंग कुरागदैं पहिलो गाथा भने—

“दुमो यदा होति फलुपपन्नो,  
भुञ्जन्ति न विहगा सम्पतन्ता ।  
खीणन्ति जत्वान दुमं फलच्चये,  
दिसोदिसं यन्ति ततो विहङ्गमाति ॥”

### अर्थ—

“हे सुगाका राजा ! जब वृक्षमा सुसम्पन्न फलहरू हुन्छन् तब चराहरू उर्फिदै फलहरू खान्छन् । फलहरू क्षीण भएपछि चराहरू त्यस रुखबाट यताउती लाग्छन् ।”

यति भनी उसलाई त्यहाँबाट अन्यत्र पठाउने विचारले दोशो गाथा भने—

“चर चारिकं लोहिततुण्ड माचरि,  
कि त्वं सुव सुक्खदुमम्हि कायसि ।  
तदिङ्गं मं बूहि वसेन्तसन्निभ,  
कस्मा सुव सुक्खदुमं न रिञ्चसीति ॥”

अर्थ—

“हे रातो चुच्छो भएको सुगा ! यताउती नगई किन लिमी  
सुकेको रक्षमा फोकिएर बसिरहेको ? हे सुगा ! बसन्तकालमा बस्ने  
अस्तै यहाँबाट अन्त नगई किन तिमी यहाँ बसिरहेकाहौ ?”

अनि उनलाई सुगाको राजाले “हंस ! मैले आपमो कृतज्ञता र  
कृतवेदिताको कारणले यो रक्षलाई न छाडेको हुँ” भन्दै बुद्धटा गम्भै  
अन्यो—

१. “ये वे सखीं सखारो भवन्ति,

पाणच्चये सुखदुक्षेसु हंस ।

खीणं अखीणन्ति न तं जहन्ति,

सन्तो सतं धम्ममनुस्सरन्ता ॥

२. “सोहं सतं अञ्जतरोस्मि हंस,

बाती च मे होति सखा च रक्षो ।

तं नुस्सहे जीविकत्थो पहातुं,

खीणन्ति अत्वान नहेसधम्मो’ति ॥”

अर्थ—

१—“हे हंस ! जो सहायको सहायक बन्दू—उसले सुखदुःखमह

प्राण पनि त्याग्नुपछं, क्षीण भयो वा क्षीण भएन भनो त्यसलाई छाडदैन ।  
सत्यधर्मं पालन गर्ने सत्पुरुषले यस्त गर्छ ।

२—“हे हंस ! म ती सत्पुष्टहरूमध्येको एक हुँ, यो रुख मेरो  
ज्ञाति र साथी हो, फलहरू क्षीण भए भनेर जीविकाको कारणमा  
घसलाई छाड्न सकिदन ।”

उसको कुरा सुनी प्रसन्नभई प्रशंसागर्दै बर दिने इच्छा गरी  
शक्तिले दुइवटा गाया भने—

१. ‘साधु सकिखकतं होति मेत्ति संसति सन्थबो ।

सचे तं धम्मं रोचेसि पासंसोसि विजानतं ॥

२. ‘सो ते सुव वरं दम्मि पत्तयान विहङ्गम ।

वरं वरस्सु वक्तङ्गं यं किञ्चि मनसिन्द्धसि ॥’

अर्थ—

१—“परिषद्को बीचमा बसी सखीमाव र मैत्रीमाव राख्नु  
राख्नो हो । यदि तिमी यस्तो धर्मलाई रुचाउँछो भने ज्ञानीहरूद्वारा तिमी  
प्रशंसित छो ।

२—“हे सुगा ! हे आकाशचर चरा ! हे वक्तङ्ग ! तिमीलाई  
बर दिनेछू, जे चाहन्छो माग ।”

यो सुनेर सुगाको राजाले बर माग्दै साठौं गाथा भन्यो—

“वरच्च मे हंस भवं ददेय्य,  
अयं हि रुक्षो पुनरायुं लभेय ।  
सो साख व फलिमा संविश्लहो,  
मधुत्थिको तिट्ठु सोभमानो’ति ॥”

अर्थ—

“हे हंस ! यदि तिमीले बर दिन्छौ मने—यो रुखले केरि आयु  
वाखोस् र शाखाहरु फलफूलहरुले भरपूर्ण हुउन् तथा शोभायमानपारी  
मधुर फलहरु फलाइदेऊ ।”

अनि उसलाई बर दिवे शक्रले आठौं गाथा भने—

“तं पस्स सम्म फलिमं उलारं,  
सहावते होतु उदुम्बरेन ।  
सो साखवा फलिमं संविश्लहो,  
मधुत्थिको तिट्ठु सोभमानो’ति ॥”

अर्थ—

“हे सौम्य ! अब धेरै फलहरु हेर, डुम्ब्रीको रुख पनि स्वभावत्  
नै होस्, शाखाहरु पनि फलले परिपूर्ण होउन् र मधुर फलहरुले  
शोभायमान होस् ।”

यति भनो शक्ते आपनो आत्मभाव देखाई आपनो र सुजाको प्रभाव देखाउँदै गंगाचाट हातले पानी लिई ढुम्रीको रुखमा छम्किदिए । त्यतिखेरै हाँगाविगा शाखा सम्पन्न भई मधुर फलफूलहरू सहित रुख झ्याम्भिएर आयो । मुखडमणि पर्वत जस्तै देखियो । यो देखेर सुगाको राजाले शक्तको स्तुति गर्दै नवौं गाथा भन्यो—

“एवं सकक सुखी होहि सह सब्बेहि जातिभि ।  
यथाहमज्ज सुखितो दिस्वान फलितं दुम'न्ति ॥”

अर्थ—

“हे शक ! जस्तै आज म यो फलको रुख देखेर सुखीछु त्यस्तै तिमी पनि ज्ञातिहरू सहित सुखी होऊ ।”

उसलाई बर दिई ढुम्रीको रुखका फलहरूलाई अमृतमय बनाई सुजासँगै शक आपनै ठाउँमा गए । यो अर्थ प्रकाशपार्वे अभिसम्बुद्ध भइसकनु भएपछि यो गाथा बताउनु भएको हो—

“सुवस्स च वरं दत्वा कत्वान सफलं दुमं ।  
पकामि सहभरियाय देवानं नन्दनं वन'न्ति ॥”


अर्थ—

“सुगालाई बर दिई फलसम्पन्न रुखबनाई भार्या सहित शक नन्दन बनमा गए ।”

शास्ताले यो बमंदेशना स्थाडनुभई “मिलु ! यसरी पुरानाह  
चण्डितहरु तिर्यंकयोनिमा अन्मिदा पनि निलोभी स्वभावका भएका  
यिए । तिमी चाहिं यस्तो शासनमा प्रवर्जित भई किन लोभी स्वभावको  
भई विचरणगर्छौ ? जाँड, त्यहीं बस ” भनी कर्मस्थान बताई जातक-  
समाधान गर्नुभयो ।

सो मिलु त्यहीं गई विषयना गर्दा गर्दै अरहत् भयो ।

“ त्यसबछत शक्र अनुरुद्ध यिए । सुगाको राजा चाहिं म नै  
यिदै ” भनी भन्नुभयो ।



## २३. चुल्लबोधि जातक (४४३)

“यो ते इमं विसाक्खिखन्ति...” भन्ते यो गाथा जेतवनमा बसिरहनुभएका शास्ताले एक क्रोधी मिक्षुको कारणमा बताउनु भएको हो ।

### वर्तमान कथा

नैर्याणिक शासनमा प्रवर्जित हुँदा पनि सो मिक्षुले क्रोधलाई जित्न सकेन । उ क्रोधी थियो । रिसलाई मनमा राखिछाइच्यो । थोरे कुरामा पनि रिसाउँथ्यो, कोप प्रकट गर्थ्यो र ठुस्स पर्थ्यो । उसको क्रोधको स्वभावको कुरा सुनेर शास्ताले उसलाई बोलाउनपठाई “साँच्चेहो के तिमी क्रोधीछौ ?” भनी सोच्नुहुँदा “भन्ते ! साँच्चेहो” भनी भनेपछि “मिक्षु ! क्रोधलाई रोकनुपर्छ । यस्ताले इहलोक र परलोकलाई अनर्थ गर्न नसक्ने छैन । तिमी क्रोध रहित सम्बुद्धको शासनमा प्रवर्जित भई

१. जा. पा. I. पृ. १९९: चुल्लबोधिजातक, नं. ४४३, अ. क. IV.

पृ. ६०.

किन क्रोधी हुन्थौ ? बुद्धशासन बाहिर प्रवर्जित भएर पनि पुराना पण्डितहरूले क्रोध गरेनन्” भनी भन्नुहुँदै पूर्वजन्मको कुरा बताउनु भयो ।

### अतीत कथा

अतीत समयमा बाराणशीमा ब्रह्मादत्तले राज्य गरिरहेको बेलामा काशीगाउँको एक ठाउंमा आढ्य, महाधनी र महामोगी एक अपूर्वो ब्राह्मण थियो । उसकी ब्राह्मणीले पुत्र-प्रार्थना गरी । त्यसबाट बोधिसत्त्व ब्रह्मलोकबाट च्युतभई त्यो ब्राह्मणीको कोखमा जन्मै । नाम राख्ने दिनमा उनलाई बोधिकुमार भन्ने नाम राखे । बैश पुरेपछि तक्षशिलामा गई सबै शिल्पहरू अध्ययन गरी उनी फर्केर आए । अनि उनको इच्छा नहुँदा नहुँदै आमाबाबुहरूले समान जाति र कुलकी एक कुमारी ल्याइदिए । उ पनि ब्रह्मलोकबाट च्युतभई आएकी थिई । उ उत्तम रूपसम्पन्ना र देव अप्सरा समान थिई । उनीहरूको इच्छा विना नै परस्पर आवाहिविवाह गरिदिए । ती दुवै जनामा कहिल्ये पनि क्लेशयुक्त व्यवहार भएको थिएन । राग सहित चित्तले कहिल्ये पनि परस्पर हेरेका थिएनन् । उनीहरूले कुनै स्वप्नमा पनि मैथुनधर्मलाई देखेका थिएनन् । यसरी उनीहरू परिशुद्ध शोलवान् भएका थिए ।

अनि पछि आमाबाबुहरू खसेपछि उनीहरूको शरीरकृत्य गरी उसलाई बोलाउन पठाई बोधिसत्त्वले “भद्रे ! यो असाकोटी धन लिएर तिमीले सुखपूर्वक जीवन विताऊ” भनी भने ।

“आर्यपुत्र ! तपाइ नि ?”

“मलाई धनको आवश्यकता छैन । हिमवत् प्रदेशमा गई प्रवर्जित भई आपनो प्रतिष्ठा बनाउने छु ।”

“आर्यपुत्र ! के त प्रवज्या भनेको पुरुषहरूलाई मात्र योग्यका कि स्त्रीहरूलाई पनि ?”

“भद्रे ! स्त्रीहरूलाई पनि योग्य छ ।”

“त्यसोभए तपाइले छाडेको खकार म लिने छैन । मलाई पनि धनको आवश्यकता छैन । म पनि प्रवर्जित हुनेछु ।”

“भद्रे ! हुन्थ ।”

अनि महावानविई तो दुवैजना घरबाट निस्की रमणीय भूमिमा आथ्रम बनाई प्रवर्जित भई हातमा भिक्षापात्र लिई फलफूलद्वारा जीविका गरी दश वर्षसम्म त्यहाँ बसे । त्यसबेलासम्म उनीहरूलाई ध्यानादि भने केही लाभ भएको थिएन । प्रवज्यासुख अनुभव गरी त्यहाँ दश वर्षसम्म बसी पछि नून र अमिलो सेवन गर्नकोनिमित्त जनपद चारिका गर्दै क्रमशः बाराणशीमा पुगी राजोदधानमा बसे ।

एकदिन उदधानपाल पाहुर लिई आइरहेकी देखेर राजाले “उदधानकीडा गर्नेछु, उदधान सफा गर” भनी भने । उसले सफा गरिसकेपछि महान परिवारका साथ उदधानमा गए । त्यसबछत ती दुवैजना उदधानको एक छेउमा प्रवज्यासुखले बसिरहेका थिए ।

अग्नि उदयाममा घूम्दा घूम्दे बसिरहेका तो बुवेजनालाई बेलेर परमसुन्दरी तथा उत्तम रूपघरा परिवारिकालाई देखा राजा उत्तमाचि आसक्त भए । क्लेशको कारणले कम्पित भएका राजाले “ पहिले यो परिवारिका यसको को पर्दी रहिए भन्ने कुरा सोऽनुपन्थो ” अनी बोधिसत्त्व भएको ठाउंमा गई “ प्रदत्तित ! यो परिवारिका तिजी को पर्दिन् ? ” भनो सोधे ।

“ महाराज ! केही पर्दिनन् । केवल एक साथ प्रदत्तित भएकाहुँौ । हो, गृहस्थीमा छुँदा चाहिं पादपरिचारिका थिई । ”

यो सुनेर राजाले “ यो यसको केही पर्दी रहिन्नें । केवल गृहस्थीमा छुँदा पादपरिचारिका भएकी रहीन्ने । मैले आपनो ऐश्वर्य बलद्वारा यसलाई लगेमा यसले मलाई के गर्न सक्ला र ? यसलाई संजानेछु ” अनी सोचेर बोधिसत्त्वकहुँ गई पहिलो गाथा भने —

“ यो ते इमं विसालाञ्चित पियं सम्मिलभासिर्णि ।  
आदाय बलं गच्छेय्य किन्तु कथिरासि ब्राह्मणा'ति ॥ ”

अर्थ—

“ जो यो विशाल अंडा भएको मुसुरक हास्ने तिजी प्रिया हो यदि यसलाई बलाकारले लगेको छाडमा तिमी के गर्दछी ? ”

उनको कुरा सुनी महासत्त्वले दोधो गाथा भने —

“ उप्पज्ज मे न मुच्चेय्य न मे मुच्चेय्य जीवतो ।  
रजंव विपुला दुष्टि खिप्पमेव निवारयेति ॥ ”

अर्थ—

“यदि मेरोपनमा कोध उत्पन्न भयो भने यसले छाड्ने छैन, अनमा उठेको कोधले यो जीवनलाई छाड्ने छैन। यसेले ठूलो ठूलो फोका अएको पानीले धुलोलाई तुरन्त शान्तपारे जस्ते मैत्रीद्वारा मैले कोधलाई तुरन्त शान्त पानेछु।”

यसरी बोधिसत्त्वले सिहनाद गरे। राजा चाहि उनको कुरा सुनेर पनि अन्धबालताले गर्दा प्रतिबढ़ चित्तभई चित्तलाई छेषन नसकी एक अमात्यलाई “यो परिव्राजिकालाई राजदरबारमा लैजा” भनी आज्ञादिए। “हुन्दै” भनी प्रत्युत्तर दिई “यो अयुक्त हो लोकमा अधर्म हुँदैछ” आदि भन्दै रोइरहेकी परिव्राजिकालाई लिएर गयो। उसको रुदन शब्द सुनी बोधिसत्त्वले एक पलट हेरेयस्थि केरि हेरेनन्। रोइकराइरहेकी उसलाई राजदरबारमै लगे।

ती बाराणशी राजा पनि उदधानमा अरु बिलम्ब नगरी चाँडे चाँडे घरमा गई ती परिव्राजिकालाई बोलाउन लगाई महानयशद्वारा निम्तो गरे। उसले यशको अवगुणहरू र प्रदर्ज्याको गुणकथा सुनाई। कुनै प्रकारले पनि राजाले उसको भन पाउन नसकेपछि उसलाई एक कोठामा राखी सोचनथाले—“यो परिव्राजिका यस्तो यश चाहन्दै। यस्ती आइमाईलाई लिएर गएता पनि त्यो तपस्वीले कोध मात्रले पनि हेरेन। प्रदर्जितहरू अनेक माया जान्ने हुन्दैन्। केही प्रयोग गरी मेरो अनर्थ पनि गर्न सक्छन्। अतः तापस के गरी बसेको रहेछ भन्ने कुराहिले बुझ्नेछु” भन्दै बस्त नसकी उदधानमा गए।

उता बोधिसत्त्व चीवरैसिएर बसिरहेका थिए । हिडेको आवाज नमुने गरी थोरै परिवारका साथ सुस्तरी राजा त्यहाँ पुगे । राजालाई नहेरिकनै बोधिसत्त्वले चीवर नै सिइरहे । राजाले “यो तापस क्रोधितभई मसंग बोल्दैन” भन्ने ठानी “दुष्ट तापस अघि चाहि क्रोध आउनदिने छैन, आए पनि चाँडै नै दमन गर्नेछु भनो गज्यो । अहिले चाहि क्रोधले मत्तभई मसंग कुरा पनि गर्दैन” भन्ने ठानी तेथो गाथा भने—

“यन्तु पुढ्वे विकतिथत्वो बलम्हीव अपस्सितो ।  
स्वाज्ज तुण्हीककोदानि संघाटि सिब्बमच्छसी'ति ॥”

अर्थ—

“अघि आत्मवर्णन गरी जुन तिमोले बल देखाएका थियो तर अहिले चाहि क्रोधले चुपचाप मई संघाटी सिएर बसिरहेछौ ।”

यो सुनेर “क्रोधको कारणले गर्दा मैले यी राजासंग कुरा मरेन भन्ने ठान्दछन् । अब उनलाई बताउनेछु कि उत्पन्न भएको क्रोधलाई दमन गरेको कुरा” भन्ने सोची महासत्त्वले [चीथो गाथा] भने—

“उप्पज्ज मे नमुच्चित्त्वं नमे मुच्चीत्त्वं जीवतो ।

रजंव विपुला वुट्ठि खिप्पमेव निवारयिति ॥”

**अर्थ—**

“मनमा क्रोध उत्पन्न भएको थियो नभएको होइन । बाचुञ्जेल त्यसले छाड्ने पनि छैन होला । तर मैले ठूला ठूला फोका भएको पानीले धुलोलाई शान्त पार्ने जस्तै तुरन्तै शान्त पारिसकेको छु ।”

यो सुनेर “यसले क्रोधलाई मात्र लिएर यसो भनेको होकि अथवा अरु कुनै कारणलाई लिएर यसो भनेको हो ? यो कुरा सोब्नेछु” भन्ने सोबेर राजाले पाँचौ गाथा भने—

“कि ते उप्पजिज नो मुच्चि कि ते नो मुच्चि जीवतो ।

रजंव विपुला वुट्ठि कतमं त्वं निवारयीति ॥”

**अर्थ—**

“तिन्हो मनमा के उत्पन्न भयो र केले छाडेन ? अनि केले ज्यान भएसम्म छाडेन ? केलाई तिमीले ठूला ठूला फोका भएको पानीले कै शान्त पार्न्यो ?”

यो सुनेर “महाराज ! यो क्रोधमा अनेक प्रकारका दोषहरू छन् । यसले महाविनाश पनि पार्छ । मेरो मनमा यो उत्पन्न भएको थियो तर उत्पन्न भएको त्यसलाई मैले मैत्रीचावनाद्वारा रोको” भनेको क्रोधको दोष देखाउंदै बोधिसत्त्वले यस्तो भने—

१. “यम्हि जाते न पस्सति अजाते साधु पस्सति ।

सो मे उप्पजिज नो मुच्चि कोधो दुम्मेधगोचरो ॥

२. “येन जातेन नन्दन्ति अमिता दुखमेसिनो ।  
सो मे उप्पज्जि नो मुच्चि कोधो दुम्मेधगोचरो ॥”
३. “यस्मिन्च जायमानस्मि सदत्थं नाध्युज्ञति ।  
सो मे उप्पज्जि नो मुच्चि कोधो दुम्मेधगोचरो ॥”
४. “येनाभिभूतो कुसलं जहाति,  
परकरे विपुलच्चापि अत्थं ।  
स भीमसेनो बलवां पमही,  
कोधो महाराज न मे अमुच्चय ॥”
५. “कट्टुस्मि मत्थमानस्मि पावको नाम जायति ।  
तेनेव कट्टु डहति यस्मा सो जायते गिनि ॥”
६. “एवं मन्दस्स पोसस्स बालस्स अविजानतो ।  
सारम्भा जायते कोधो सोपि तेनेव ड्यहति ॥”
७. “अग्नीव तिणकट्टुस्मि कोधो यस्स पवड्डति ॥  
निहीयति तस्स यसी कालपश्चैव चन्दिमा ॥”
८. “अनिन्दो धूमकेतूव कोधो यस्सूपसम्मति ।  
आपुरती तस्स यसो सुकपक्षेव चन्दिमा”ति ॥”

अर्थ—

१—" जुन क्रोध उत्पन्नहुँदा आत्मार्थ र परार्थ दुवै देखन सकिदैन् त्यो उत्पन्न नहुँदा उभयार्थ देखन सकिन्दै । त्यो ममा उत्पन्न भएको यियो तर मैले त्यसलाई तुरन्तै हटाएँ । मूर्खहरू नै क्रोधको वशीभूत हुन्छन् ।

२—" जुन उत्पन्नहुँदा अमित्र तथा अहितकामीहरू हर्षित हुन्छन् त्यो ममा उत्पन्न भएको यियो तर मैले त्यसलाई तुरन्तै हटाएँ । मूर्खहरू नै क्रोधको वशीभूत हुन्छन् ।

३—" जुन उत्पन्नहुँदा आत्महितको कुरा बुँझिदैन त्यो ममा उत्पन्न भएको यियो तर त्यसलाई मैले तुरन्तै हटाएँ । मूर्खहरू नै क्रोधको वशीभूत हुन्छन् ।

४—" जसको वशीभूत हुँदा मानिसले असल कुरा ढाढ्ह अनि आपनो विपुल अर्थलाई पनि त्यागिदिन्दै । त्यसले जस्तै बलबानलाई पनि भर्दन गर्छ । तर महाराज ! यस्तो क्रोधलाई मैले स्थान दिइन ।

५—" काठ रगड्नाले आगो निस्किन्दै र सोही काठलाई नै जलाउँछ जसबाट सो आगो निस्केको हो ।

६—" यसरी नै मन्दबुद्धि हुने, मूर्ख हुने र निर्बुद्धि हुने पुरुषमा 'तै र म' भन्ने भावनाले गर्दा क्रोध उत्पन्न हुन्दै । अनि सोही क्रोधले उसलाई जलाउँछ ।

७—" जसको क्रोध तृण र बाउराहरूमा परेको आगो यैं बढ्छ त्यस्ताको यश कृष्णपक्षको चन्द्रमा जस्तै हराएर जान्दै ।

—“जसको कोष्ठ दाउरा नमएको आगे जस्तै निमेर जान्छ स्यत्ताको यश मुख्लयक्षको चन्द्रमा जस्तै बढेर जान्छ ।”

महासत्त्वको धर्मकुरा सुनी राजा सन्तुष्टमहि एक अमारथसाहि आज्ञा बिई परिवाजिकालाई ह्याउन लगाई “मन्ते कोष्ठरहित तपस्त्री । तपाइहरु दुवैजना सुखपूर्वक प्रदद्या-मुख बिताउंदै यसे उदधानमा बस्नुहोस् । मैले धर्मतापूर्वक तपाइहरुको आरक्षा र आवरण मनेछु” भनी क्षमा भागी बन्दना गरी फर्केर गए । उनीहरु दुवैजना उहाँ बसे । पछि परिवाजिकाको मृत्यु भयो । उ मरेपछि बोधिसत्त्व हिमवत्मा गई अभिज्ञा र समाप्तिहरु प्राप्तगरी चारबहुविहारहरु माविता गरी बहसोकपरायण भए ।

शास्ताले यो धर्मदेशना ह्याउनुमहि सत्यकुरा प्रकाशापारी ज्ञातक समाधान गर्नुभयो । सत्यकुराको अवशानमा झोर्ही मिलु अनागामीकलमा प्रतिष्ठित भयो ।

“त्यसबाट परिवाजिका राहुलमाता बिहू । राजा आनन्द विए । परिवाजक चार्है भ नै बिएै” भनी भन्नुभयो ।

## २४. बिलारकोसिय जातक(४५०)

“अपचरन्तायी”ति...” अन्ने यो गाथा जेतवनमा बसिरहनुभएका शास्ताले एक दानीमिक्खुको कारणमा बताउनु भएको हो ।

### वर्तमान कथा

धगवान्‌को धर्मदेशना मुनी शासनमा प्रब्रजितभई प्रवचित अएवेछि उ दानी र दानीस्वभावको थियो । मिक्षापात्रमा पाएको मिक्ख भोजन अरुलाई नदिई भोजन गर्दैनथयो । यति मात्र होइन पानी समेत अरुलाई नदिई पिउनथयो । यसरी उ दानकार्यमा अभिरत थियो । अति धर्मसमामा उसको गुणकथाको चर्चा चल्यो ।

शास्ता आउनुभई “मिक्खुहो ! अहिले यहाँ तिमीहरू के कुरा जारी बसिरहेका थियो ?” भनी सोधनुहुँदा “यो यो” भनी भनेपछि जो मिक्खुलाई बोलाउन पठाई “साँच्चे हो के तिमी दानीछो र दानदिनमा

१. जा. पा. I. पृ. २१०: बिलारकोसियजातक, नं. ४५०, अ. क. IV.

पृ. ९०:

अन लगाउछो ?” भनी सोधनु भएपछि “भन्ते ! साँच्चे हो” भन्हे अन्दा “मिक्कुहो ! अघि चाहि यो अष्टद्वालु र अप्रसन्न चित्तको यियो । चासको दुर्पोबाट खस्ने जति तेलको एक योपो पनि कसेलाई विश्वध्यो । अनि मैले यसलाई डमन मरी नम्म बनाई दानफल बोध गराएँ । त्यसपछि यसले दानदिने चित्तलाई जन्मजन्मान्तरसम्म पनि छाडेन ।” भनी भन्नुभई पूर्वजन्मको कुरा बताउनु भयो ।

### अतीत कथा

अतीत समयमा बाराणशीमा ब्रह्मदत्तले राज्य गरिरहेको बेलामा बोधिसत्त्व एक श्रेष्ठी कुलमा जन्मे । बैशा पुणेपछि कुटुम्ब स्थापना गरे । ब्रह्मुको मृत्युपछि अभिषेकस्थान प्राप्त्यर्थे । एकदिन धनसम्पत्ति हेरी “जनसम्पत्ति भने देखिन्छ तर यसलाई उत्पादन गर्नेहुङ् अर्भंह देर्भिदंनन् । ये धन पस्तियाग गरी मैले दानदिनुपर्छ” भन्नी दानशाला बनाई जोडेत्तर भगवान दिई आयु सिद्धिएपछि “ये दान-चर्यालाई नद्धाडन्” भन्नी छोरालाई अबकाव मरी ब्रह्मस्तिश भगवन्द्वा द्वाक भई उत्पन्न भए । उनको पुत्रले पनि त्यस्ते गरी दानदिई आयु सिद्धिएपछि पुत्रलाई अबकाव गरी चन्द्र देवपुत्र भई उत्पन्न भयो । कमशः यसे गरी यसको पुत्र सूर्य देवपुत्र भई, यसको पनि पुत्र मातली संप्राहक भई तथा फेरि यसको पनि पुत्र पञ्चशिख गन्धर्वपुत्र भई उत्पन्न भयो । छेँडो पुत्र चाहि अष्टद्वालु, कठोर, निस्नेही तथा कंजुस यियो । उसले दानशाला विश्वास गरी आगो लगाई याचकहुङ्लाई पिट्ठे

बाहिर निकालन लगयो । घाँसको टुप्पोबाट खस्ने जति तेलको एक थोयो पनि कसैलाई दिवैनथ्यो ।

त्यसबेला शक देवराजले आपनो पूर्व कर्म हेरी “मेरो दान-परम्परा चलदैछ वा छैन ?” भनी विचार गर्दा “दानविएर मेरो छोरा चन्द्र महार जन्म्यो । उसको छोरा सूर्य, उसको छोरा मातली र उसको छोरा पञ्चशिख भई जन्म्यो । छैटौं बाहिले त्यो परम्परालाई विनाश गच्छो ” भन्ने देखे । अनि उनलाई यस्तो लाग्यो—“यो पापीलाई दमन गरी दानको कल बोध गराई आउनेछु ।”

यति सोचेर उन्ने चन्द्र, सूर्य, मातली तथा पञ्चशिखलाई बोलाउन पठाई “सौम्य ! हामीहरूको वंश-परम्परालाई छैटौंले छाडेर दातशालामा आगो लगाई याचकहरूलाई निकालेर पठाउँद्य । कसैलाई पनि केही दिवैन । आऊ, उसलाई हामीहरू दमन गर्दौ” भनी उनीहरू सेंग बाराणशीमा गए । त्यसबाहुत श्रेष्ठो राजोपस्थानबाट कर्की सातौं द्वार-कोठामा सडकतिर हेवै चंकमण गरिरहेको थिए । “म मित्र प्रतिसकेपछि तिमीहरू मेरो पछिलामेर एकपछि अर्को आउन्” अनी सेठको नजिक शक्र गएर उभिई “भो महासेठ ! मलाई भोजन देऊ” भनी भने ।

“ब्राह्मण ! तिम्रो लागि यहाँ भोजन छैन, अन्त जाऊ ।”

“भो महासेठ ! ब्राह्मणहरूले भोजन माग्दा नदिनु उचित हुन् ।”

“ब्राह्मण ! मेरो घरमा पाकेको वा पकाउनुपर्ने भोजन छैन, जाऊ ।”

“महासेठ ! त्यसोभए तिमीलाई एउटा श्लोक सुनाउनेछु,  
सुन ।”

“मलाई तिम्रो श्लोकको आवश्यकता छैन, जाऊ यहाँ नभिँऊ ।”

उसको कुरा नमुने जस्तो गरी शक्रले दुइबटा गाथा भने—

१. “अपचन्तापि दिच्छ्रन्ति सन्तो लद्वान भोजनं ।

किमेव त्वं पचमानो यं न दज्जा न तं समं ॥

२. “मच्छ्रेरो च पमादा च एवं दानं न दिय्यति ।

पुञ्जं आकृत्मानेन देयं होति विजानता'ति ॥”

अर्थ—

१—“महासेठ ! नपकाउने सन्त सत्पुरुषले भिक्षाहारा लाभ  
भएको भोजन पनि दिन चाहन्दछन् भने पकाउने भएर पनि तिमी किन  
दिन्नी ? यो कुरा मेलखान्न ।

२—“कंजूस र प्रमादी हुनेले दान विदेन । किन्तु जो पुष्ट  
चाहने बुद्धमानी पुरुष हो उसले दानविनु पर्छ ।”

उनको कुरा सुनी “त्यसोभए घरभित्र पसेर बस, केहो पाउनेछौ”  
भनी उसले भन्न्यो । शक्र पसेर त्यो श्लोक पढेर बसिरहे । अनि आएर  
चन्द्रले मात मायो । “मात छैन जाऊ” भनी भन्दा “महासेठ !  
भित्र एक ब्राह्मण बसिरहेको छ । शायद ब्राह्मण-पाठ हुँदैछ होला भन्ने  
ठान्दछु । म पनि भित्र जानेछु” भन्दा “ब्राह्मण-पाठ भएको छैन,  
बाहिर निस्क” भनी भन्न्यो । “महासेठ ! त्यसोभए पहिले श्लोक सुन”  
अन्दै दुइ गाथा भन्न्यो—

१. ‘यस्सेव भीतो न ददाति मच्छरी तदेव अददतो भयं ।  
जिघच्छा च पिपासा च यस्स भायति मच्छरी ।  
तमेव बालं फुसति अस्मि लोके परम्ह च ॥
२. “तस्मा विनेय्य मच्छेरं दज्जा दानं मलाभिभु ।  
पुञ्जानि परलोकस्मि पतिट्ठा होन्ति पाणिन्ति ॥”

अर्थ—

१—“जुन कुराको भय लिएर कंजूसले दानदिन सोही दान नदिनु ने भय हो । जुन भोक र प्यासको भय कंजूसले लिन्छ सोही भय ने बालमूखले यो लोक र परलोकमा पाउँछ ।

२—“त्यसंले कंजूसपनलाई दूरगरी लोभलाई भर्दन गरी दानदिनु पर्छ । प्राणीहरूकोनिमित्त पुण्य ने परलोकमा प्रतिष्ठा हुँथ्य ॥”

उसको कुरा सुनी “त्यसोभए भित्रपस केही पाउनेछौ” भनी अन्यो । उ भित्र गई शक्रसँगै बस्यो । त्यसपछि केही समय बितेपछि सूर्य आएर भात मागी दुइवटा गाथा भन्यो ।

१. “दुइदं ददमानं दुक्करं कम्मकुब्बतं ।  
असन्तो नानुकुब्बन्ति सतं धम्मो दुरन्नयो ॥

२. “तस्मा सतं च असतं च नाना होति इतो गति ।  
असन्तो निरयं यन्ति सन्तो सम्परायणाति ॥”

अर्थ—

१—"दानदिनु भनेको गाहो काम हो । दानकार्य गर्नु भनेको पनि कठिन काम हो । सत्पुरुषधर्म नजान्ने असत्पुरुषले त्यस्तो कठिन दानदिने काम गर्दैन ।

२—"त्यसैले सत्पुरुष र असत्पुरुषको गति भिन्नभिन्न हुन्छ । असत्पुरुष नरकमा जान्छ भने सत्पुरुष स्वर्गपरायण हुन्छ ।"

अनि सेठले याचकहरू धेरे भए भन्ने कुरातिर ल्खाल नगरी "त्यसोभए भित्र गएर ब्राह्मणहरूसंग बस, केही पाउनेछौं" भनी भन्यो । त्यसपछि केहीछिनपछि मातली आएर भात माघदा "छैन" भनी भन्नेदित्तिक मातलीले सार्वो गाथा भन्यो—

"अप्पस्मेके पवेच्छन्ति बहुनेके न दिच्छुरे ।

अप्पस्मा दविखणा दिना सहस्रेन समंमिताति ॥"

अर्थ—

"कसैले आफूसँग थोरे हुँदा पनि दानदिन्छ र कसैले आफूसँग धेरे हुँदा पनि दानदिन्न । थोरे हुँदा पनि दिने दानको फल सहश्र समान हुन्छ ।"

अनि सेठले उसलाई पनि "त्यसोभए भित्र पसेर बस" भनी भन्यो । त्यसपछि केहीछिनपछि पञ्चशिख आएर भात माघदा "छैन

“जाऊ” भनी भनेको सुनी “म कहाँ जाऊँ र ? लाग्छुकि यो धरमा आत्मण-पाठ हुँदैछ” भनी उसलाई धर्मकथा सुनाउँदै भाठो गाथा भन्यो—

“धर्मं चरे योपि समुच्छकं चरे,  
दारं च पोसं ददं अप्पकर्सिम ।  
सतं सहस्रानं सहस्रयागिनं,  
कलमिप नाग्धन्ति तथा विधस्स ते'ति ॥”

अर्थ—

“हातमा चिक्षापात्र लिई जीविका गर्नेले पनि धर्मचर्या बर्वे पुत्रदार भरण गरी अलिकता बचेकोबाट पनि बानदिनु पर्छ । यस्तो अलिकता भएकाले दिएको थोरै बानको अगाडि अर्कालाई पीड्य दिई लाखाँ खर्च गरेर हजारौं यज्ञ गर्नेहरूको यज्ञ सोहू भागको एक भाग बराबर पनि हुन्न ।”

पञ्चशिखको कुरा सुनेर सेठले सोचन थाल्यो । अनि सोहू भागको एक भाग पनि नहुनाको कारण सोधर्दै डसले नवाँ गाथा भन्यो—

“केनेस यज्ञो विपुलो महग्धनो,  
समेन दिनस्स नअग्धमेति ।  
कथं सहस्रानं सहस्रयागिनं,  
कलमिप नाग्धन्ति तथा विधस्स ते'ति ॥”

**अर्थ—**

“यस्तो अनर्थ खचंगरी गरिएको यज्ञ धर्मपूर्वक विएको दानको बाँझोमा किन पुरदेन ? लाखों खचंगरी गरेको हजारों यज्ञ थोरे भएकाले विएको दान समान किन नभएको ?”

अति उत्साही कारण बताउदै पञ्चशिखले अवशान गाथा  
भन्यो—

“ददन्ति हृके विसमे निविटा,  
कृत्वा वधित्वा अथ सोचयित्वा ।  
सा दक्षिणा असुमुखा सदण्डा,  
समेन दिश्नस्त न अग्न्यमेति ॥”

**अर्थ—**

“यहाँ केहीले कायसंयम आदि नहुनेलाई विन्ध्यन् र केहीले बारेट  
षीडा दिएर शोकयुक्तघई विन्ध्यन् । त्यस्तो दान सदण्ड र अशुमुखो हुन्थ ।  
त्यसेसे त्यस्तो दान धर्मतापूर्वक विइने दानको अर्गाडि सोहू मानको  
एक भाग पनि हुन्न ।”

पञ्चशिखको धर्मकुरा सुनी “त्यसोमए जाऊँ र धरमित्र पसीह  
बस । केही पाउनेछो ” भनी सेठले भन्यो । उ पनि गएर उनीहुकसेने  
भस्यो ।

अनि बिलारकोसिय सेठले एउटी दासीलाई बोलाई “यो ब्राह्मणहरूलाई एक एक कुरुवा भूस मिसिएको धान देऊ” भनी भन्यो । उसले धान लिएर आई ब्राह्मणहरूकहाँ गई “यो लिएर कुनै ठाउँमह पकाई खाऊ” भनेर भनी ।

“हामीहरू धान छुझ्नौ ।”

“आय ! धान छुझ्नौ रे ।”

“त्यसोभए उनीहरूलाई चामल देऊ ।”

उ चामल लिएर आई ब्राह्मणहरूलाई चामल लेऊ भनेर भनी ।

“हामीहरू काँचो लिन्नौ ।”

“आय ! काँचो लिन्नौ रे ।”

“त्यसोभए उनीहरूलाई भाँडामा गाईको भात राखेर देऊ ।”

उसले ठूला ठूला गाईहरूकोनिमित्त पकाइराखेको भात भाँडामा राखी ल्याएर दिई ।

पाँच जनाले ठूल-ठूला गाँस लिएर मुखमा राखी घाँटीमा अट्काएर आँखा पलटाई बेहोसभई मरे जस्तै गरी पलडे ।

यो देखेर “मरे होलान्” भनी डराउँदै गएर दासीले सेठलाई भनी “आय ! यो ब्राह्मणहरू गाईको भात निल्न नसकी मरे ।”

अनि उसले सोचनथाल्यो—“यो पापीले सुकुमारहरूलाई गाईको भात दिई त्यो निल्न नसकी यिनीहरू मरे भनी मलाई निन्दा गर्नेछन् ।” यति सोचेर उसले दासीलाई भन्यो—

“ चाँडे गएर यिनीहरुका माँडाहरुमा अनेक रसयुक्त मासी  
चामलको भात राख । ”

उसले अस्तै गरी ।

अनि सेठले बाटामा गइरहेका मानिसहरुलाई बोलाउन लगाई  
“ मैले आफूले खाने अनुसार यी ब्राह्मणहरुलाई भात दिलाइयिए ।  
सोभको कारणले ठूल-ठूला गाँस गरी खाँटीमा अटकेर यिनीहरु  
मरे । मेरो निर्दोषभाव जान्नुहोस् ! ” भन्दै परिषद् जम्मागन्धो ।  
महाजनहरु भेला अण्डाछि ब्राह्मणहरु उठी महाजनहरुतिर हेरेर “ हेर !  
यो सेठको फूठो कुरा ! हामीलाई आफूले खाने भात दिनलगाए भन्दै  
अन्दूच ! हामीलाई पहिले गाईको भात दिदा हामी मरे अस्तै गरी  
सुतेपछि यो भात रप्यएर राखेको हो ” भनी आफूले उाएको प्रस्त ओकली  
मुद्दमा खसाली देखाए ।

सेठलाई निन्दा गर्दै महाजनहरुले भने — “ अन्धमूर्ख ! आफ्नो  
कुलवंशको नाश गन्धो । दानगालालामा आगो लगायो । याचकहरुलाई  
घाँटी समाती बाहिर निकाल्न लगायो । अहिले यी सुकुमार ब्राह्मणहरु-  
लाई भात दिदा गाईको भात दिन लगायो । साथाकि मासो परलोक  
जाँदा तिमीले यो घरको सम्पति घाँटीमा बाहिर लेजान खोमेकाङ्गो । ”

त्यसबेष्ट द्वाङ्गले मानिसहरुसँग सोधे— “ तिमीहरुलाई बाहर  
कै यी घरको सम्पति कसको हो ? ”

“ बाहा छैन । ”

“यो नगरमा अधि कलाना बाराणशी महासेठले महादानशाला  
बनाई महादान दिए भन्ने कुरा तिमीहरूले सुनेका छौ ?”

“हो, सुनेकाछौं ।”

“म त्यही सेठहुं । त्यो दानदिएर शक्र देवराज भई म जन्मे ।  
मेरा छोराले पनि त्यो बंशपरम्परालाई नाश नगरी चन्द्र देवपुत्र भई  
जन्म्यो । उसको छोरा सूर्य भई, उसको छोरा मातली भई र उसको  
छोरा पञ्चशिख भई जन्म्यो । ती मध्ये यो चन्द्र हो, यो सूर्य हो,  
यो मातली संग्राहक हो, यो पापीको पिता यो पञ्चशिख गन्धर्वपुत्र  
हो । दानमा, धेरे गुणहरू छन् । यस्तो दानमय कुशलकर्म भनेको  
पण्डितहरूले गर्नेपछं” भनी भनेर महाजनहरूका शंका निवारण गर्नको-  
निमित्त आकाशमा उफेरे गई महानप्रभावले, महानपरिवारले बलिरहेको  
शरीर लिई उभिइरहे । सर्व नगर प्रज्वलित भए जस्तो लाग्थ्यो ।

महाजनहरूलाई सम्बोधन गर्दै शक्रले “हामी हाम्रो दिव्यसम्पत्ति  
छाडेर यहाँ आएको यो कुलको अन्तिम कुलंगार पापधर्मी बिलार  
सेठको कारणमा हो । यो पापधर्मीले आपनो कुलबंशलाई नाशपारी  
दानशालामा आगो लगाई याचकहरूको धाँटी समाती बाहिर निकाल्न  
लगाई हाम्रो बंशको विनाश पाएयो । यो दुश्शील अनादानी भई नरकमा  
उत्पन्न हुनेछ भनी यसमाधि अनुकम्पाराखी हामीहरू यहाँ आएका ह्वै”  
भनी भनेर दानगुणको कुरा प्रकाशपारी महाजनहरूलाई धर्मदेशना गरे ।

अनि दश थोला जोरी बिलारकोसियले “देव ! आजदेखि म  
पुरानो कुलबंशलाई विनाश नपारी दानदिनेछु । आजदेखि पानी र दत्तिवन

तलेत वसी आपूर्वे खाने खाना मध्येद्वाट अहसाई नविई खाने छेन”  
मनो प्रतिज्ञा गच्छो ।

शास्ताळे यो धर्मदेशाना त्याउनुभई “मिक्कुहो ! यसरी यो  
मिमु धधि कसंसाई पनि केही नदिमे अधगानु चियो । मैले यसलाई  
बमम बरी दातको फल बोध गराएँ । अन्यत्रान्यान्तरसम्म पनि यसले  
त्यो दानविक्षलाई छाडेन” मनो भन्नुभई जातक समाधान गर्नुभयो ।

“त्यसबखतको सेठ यो दानपति मिक्कु चियो । अन्त्र सारिपुत्र  
चिए, सूर्य मौद्गुल्यायन चिए, मातझी कश्चप चिए, पञ्चशिरः  
आनन्द चिए र शाक चाहिं म नै चिए” मनो भन्नुभयो ।

## २५. सुधाभोजन जातक(५३५)

“न गुत्तमे’ति...” भन्ने यो गाथा जेतवनमा वसिरहनु-  
भएका शास्ताले एक दानदिने स्वभाव भएको मिक्षुको कारणमा बताउनु  
भएको हो ।

### वर्तमान कथा

उ श्रावस्तीको एक कुलपुत्र थियो । शास्ताको धर्मकथा सुनी  
प्रसङ्ग चित्तले प्रदर्जित भएको थियो । प्रदर्जित भएपछि उ शील  
परिपूर्णकारी, धुतज्ञ<sup>२</sup> मुण सम्पन्न तथा सब्बह्यचारीहरू प्रति मैत्रीचित्त  
राख्ने स्वभावको थियो । दिनको तीनषटक बुँद, धर्म तथा संघको

१. जा. पा. II. पृ. १०५: सुधाभोजनजातक, नं. ५३५, अ. क. VI.

पृ. ८२४.

२. धुतज्ञ भनी विशेष प्रकारका शीलहस्ताई भनिएको हो । यस  
बारेमा लेखकको बु. प. भाग-१, पृ. १२३ को पादटिप्पणीमा  
हेतु ।

उपस्थान गर्नेमा अप्रमादी, आचार सम्पद्म र दानदिने स्वभावको यिथो । उ सारणिय धर्मताई<sup>१</sup> पनि पालन गरी आफूले पाएको बस्तु प्रतिप्राहक भेटिए आफूले नखाइकन पनि दिने ने गर्थ्यो । उसको यो दानदिने स्वभाव र दानदिनमा सनलगाउने स्वभावको कुरा मिक्षुसंघको बीचमा प्रकट भयो ।

अनि एकदिन धर्मसभामा कुरा निकाले “आवुयो ! फलाना मिक्षु दानदिने स्वभावको छ र दानदिनमा भन लगाउँछ । आफूले पाएको एक पसर पानीमा पनि लोभ नगरी सब्बहाचारीहरूलाई दिनछ । उसको विचारधारा बोधिसत्त्वको जस्तै छ । शास्ताले त्यो कुरा दिव्यश्रोतद्वारा सुन्नुभई गन्धकुटीबाट निस्की आएर “मिक्षुहो ! अहिले यहाँ तिमीहरू के कुरा गरी बसिरहेका यिथो ?” भनी सोऽनुहृत्ता “यो यो” भनी भनेपछि “मिक्षुहो ! सो मिक्षु अघि चाहिं अदानी, कंजूस र घाँसको टूप्पोबाट छस्ने जति तेलको एक थोपो पनि कसैलाई नदिने खालको यिथो । अनि मैले उसलाई इमन गरी विनम्र बनाई दानको वर्णन गरी दानदिने कार्यमा लगाएको यिए । अनि उसले

१. ‘सारणिय धर्म’ भनेको—(१) मैत्री-कायकर्म, (२) मैत्री-वचीकर्म,
- (३) मैत्री-मनकर्म, (४) आफूले पाएको पानी भएपनि अरूलाई पनि दिने बानी, (५) निर्मल परिशुद्धरूपले शील पालन गर्नु र (६) जुन दृष्टि लिदा दुःखक्षय हुने हो त्यस्तो दृष्टि राख्नु हो ।
- अ. नि-६, पृ. ११: पठमसारणीयमुत्त, सारणीयवग्गो; म. नि. I. पृ. ३९४: कोसम्बियमुत्त ।

“एक पसर पानी पाएता पनि कसेलाई नदिइकन पिउने छुन” भन्ने प्रतिज्ञा मरहाँ गरेको थियो । त्यसको फलस्वरूप उ दानदिने स्वभावको भयो र दानदिनेमा मन लगाउन थाल्यो” भन्नुहोदै पूर्वजन्मको कुरा बताउनु भयो ।

### अतीत कथा

अतीत समयमा बाराणशीमा ब्रह्मदत्तले राज्य गरिरहेको बेलामा असीकोटी वैभव हुने एक महाधनी गृहपति थियो । उसलाई राजाले श्रेष्ठीपद दिए । उ राजपूजित र नगर जनपदहरूद्वारा पूजित भई एकदिन आपनो सम्पत्ति हेरेर सोचनथाल्यो—“यो यश मैले अतीत समयमा निदाएर वा कायदुश्रितादि गरेर पाएको होइन । बल्कि सुचरित पूरा गरेर पाएको हुँ । अतः अनागतमा पनि मैले आपनो प्रतिष्ठा बनाउन सक्नुपर्छ ।” यति सोचेर उ राजाकहाँ गई “देव । मेरो घरमा असीकोटी धन छ । त्यो तपाइले लिनुहोस्” भनी अन्यो ।

“मलाई तिचो धनको जरूरत छुन । मसाँग धेरै धनहरू छन् । बरु चाहन्दौ भने तीमध्येबाट जे चाहन्दौ त्यो लैजाऊ” भनी भने ।

“देव ! के त मेरो धन मैले दानदिन पाउनेछु ?” भनी सोध्यो ।

अनि राजाले “जस्तो चाहन्दौ त्यस्तै गर” भनी भनेपछि

उसले नगरद्वारको चारेतिर चारबटा, नगरको बीचमा एउटा र आँह अस्ते ठाउंमा एउटा गरी जस्ता छुवटा बानशालाहुङ बनाउनल्याई विनको छ लाख परिस्तयाग गरी महादान विनयाल्यो ।

जीवनभर वानदिई “यो मेरो वानपरम्परासाई नविगानू” भनी छोग्रहुलाई अनुशासन गरी जीवन तिद्विएपछि उ शङ्क भएर उत्पन्न भयो । उसको छोरो पनि स्यस्तैगरी वानदिई बन्दू भएर उत्पन्न भयो । उसको छोरो सूर्य भएर, उसको छोरो मातकी भएर तथा उसको छोरो पञ्चशिला भएर उत्पन्न भए । उसको छोरो छेटौंको आहिमा भद्ररियकोसिय (=मात्सर्य कोशिय) सेठ भन्ने नाम रहेको थियो र थन आहिं असीकोटी बेमव ने थियो ।

“मेरा बाबु बाजेहुङ मूर्ख लिए । दुःखपूर्वक कमाइराखेको धन लेर काले । म आहिं धन-साता गर्नेछु । कसेसाई केहो दिने छंन” भनी सीधेर उसले बानशाला विनाशवारी आगोले जसाई कठोर कंजूस भएर अस्त्र आल्यो ।

अनि उसको घरद्वारमा याचकहुङ एकत्रित भई हातमाचिह्नात राखी “महासेठ ! आफ्ना बाकुबाजेहुङको बंशपरम्परालाई नाश नपार ! बान देउ” भनी महाशब्द गरी उनघाले । यो सुनेर महाजन्महुङले “मध्दरियकोसिय सेठले आफ्नो बंशपरम्पराको कामलाई तोडिदियो” भन्दै उसको निम्बागर्न थाले । लजिजतभई बस्नेश्वरको हारमा याचकहुङ आउलान् भनी उसले पहरा राख्यो । निराशितभई त्यहाँदेखि उनीहुङ उसको घरद्वारतिर फक्केर पनि हेरेनन् । त्यस-

बेलादेवि उसले धन मात्र जम्मा गर्न थाल्यो । न आफूले रास्तरी खान्थ्यो न छोराछोरीहरूलाई दिन्थ्यो । खोले र कनिकाको भात खान्थ्यो । जरो जस्तै मोटो धागोको खस्तो कपडा लगाउन्थ्यो । पातको छाता ओडी बुढो गोर नारेको थोत्रो रथमा बसी हिन्थ्यो । यसरी त्यो असत्पुरुषको धन कुकुरले पाएको नरिबल जस्तै भयो ।

एकदिन उ राजोपस्थानमा जाँदा “अनुसेठलाई पनि लिएर जानपन्थ्यो” भनी उसको घरमा गयो । त्यसबछत अनु-सेठ छोराछोरीहरूले घेरा लगाई नयाँ घिउमा पकाएको मह र सबखरको धुलोमा तयार पारेको पायस खाई बसिरहेको थियो । अनि उसले मच्छुरियकोसियलाई देखेर आसनबाट उठी “महासेठ ! आउनुहोस् ! यो आसनमा बस्नुहोस्, एक साथ पायस खाओ” भनी भन्यो ।

पायस देखेर नै उसको मुखमा पानी आउन थाल्यो । खाने इच्छात भएको थियो । तर उसले यस्तो सोच्यो—“यदि मैले खाएँ भने अनु-सेठ मेरो घरमा आउँदा प्रतिसत्कार गर्नकोनिमित्त मैले पनि बस्तै गरी खुवानुपर्नेछ । अनि मेरो धन खर्चहुनेछ ।” यति सोचेर “मो ! खान्न” भनी भन्यो । ढारबार प्रार्थना गर्दा पनि “ओ ! भइहाल्यो, भर्खरे मात्र खाएकोले पेट भरिएको छ” भनी इच्छा गरेन । अनु-सेठले खाइरहेको हेरेर बस्ता उसको मुखमा पानी भरिएर आयो । खाना सिद्धिएपछि उसैगै राजदरबारमा गई फकेर आक्नो घरमा आइपुगी पायसको तृणाले सताएपछि सोच्नथाल्यो—“यदि पायस खाने इच्छा लागेको छ भनी मैले भनेको खण्डमा महाजनहरूले पनि खाने इच्छा जाने छन् । धेरै चामल खर्च हुनेछ । अतः कसेलाई पनि भन्ने छैन भन्नो

बस्यो ।” रातदिन पायस मात्रको चिन्ता गरी समय बिताएँ बस्नथाल्यो । परन्तु धन खर्च होला भन्ने भयको कारणले गर्दा कसेलाई नबताई सो तृष्णा सहेर ने बस्यो । क्रमशः सहेर बस्न नसकेपछि उ पहेलो भई दुखलाउंदे गयो । यस्तो भएता पनि धन खर्च होला भन्ने डरले कसेलाई पनि बताएन । पछिगएर कम्जोर भई खाट समातेक सुन्न थाल्यो । अनि उसको नजिकमा आई उसकी भायले पिठ्यु मिच्दै “स्वामी ! तपाइलाई के रोग लाग्यो ?” भनी सोधी ।

“तिछै शरीरमा रोग छ, मलाई केही रोग छैन ।”

“स्वामी ! तपाइ पहेलो भएर जाँदै हुनुहुन्थ । के तपाइमा कुनै चिन्ता छ कि ? अथवा राजा रिसाए कि ? अथवा पुत्रहरूले आपमान गरे कि ? अथवा केही तृष्णा उत्पन्न भएको छ कि, क्याहो ?”

“हो, तृष्णा उत्पन्न भएको छ ।”

“स्वामी ! त्यसोभए भन्नुहोस् ।”

“त्यसलाई रक्षा गर्न सकौली र ?”

“रक्षा गर्नुपर्ने भए रक्षा गर्नेला ।”

तैपनि धन खर्च होला भन्ने डरले उसले भन्न सकेन । उसले बारम्बार जोर गरेपछि भन्यो—

“भद्रे ! एकदिन अनु-सेठले घिउमा सबखरद्वारा तथार पारेको पायस खाइरहेको मैले देखें । त्यहाँदेखि त्यस्तै पायस खाने इच्छाउ उत्पन्न भयो ।”

“असत्पुरुष ! के तिमी दरिद्रीछो र ? बाराणशीवासी सबलाई पुग्नेगरी पायस पकाउनेछु ।”

यो सुनेर उसको शीरमा लट्टूले हिर्काएको जस्तो भयो । अनि रिसाउँदै “मलाई थाहाछ कि तिमी धनीछचौ भनेर ! यदि तिम्रो माइतीबाट ल्याएकीछचौ भने नागरिकहरूलाई पायस पकाएर देऊ” भनी उत्तेभन्यो ।

“त्यसोभए योटे टोलमा बस्नेहरूलाई पुग्नेगरी पकाउनेछु ।”

“उनीहरूलाई खुबाने के मतलब पन्यो र ?”

“त्यसोभए अगाडि पछाडिका सात सात घरमा बस्ने छिमेकीहरूलाई पुग्नेगरी पकाउनेछु ।”

“तिमीलाई उनीहरूको के मतलब ?”

“त्यसोभए यो घरका परिजनहरूलाई पुग्नेगरी पकाउनेछु ।”

“तिनीहरूको के मतलब ?”

“त्यसोभए बन्धुहरूलाई मात्र पुग्नेगरी पकाउनेछु ।”

“यिनीहरूको के वास्ता ?”

“स्वामी ! त्यसोभए तपाइ र मलाई मात्र पुग्नेगरी पकाउनेछु ।”

“तिमी कोह्वौ र ? तिमीलाई पनि पर्दैन ।”

“स्वामी ! तपाइ एकलैको लागि मात्र पकाउनेछु ।”

०

“मेरोनिमित पनि नपकाङ् । घरमा पकाउंदा सबले आका  
गाँव छन् । मलाई चाँहि एक पसर चामल, त्यसको चार भागको एक  
चाग दुध, चुट्की प्रभाण सबखर, सामो एक बट्टा मह र एउटा भाँडो  
चैक । जंगलमा गएर त्यहाँ पकाई खानेछु ।”

उसले त्यस्तै गरी ।

तो बस्तुहरू सब नोकरलाई लिन लगाई “कलाना ठाउंमा  
उभिहरहनू” भनी उससाई महिसे पठाई अफू एकले स्मैश-सोपेर अज्ञात  
मैषले त्यहाँ गई नदीको तीरमा एउटा हळमनि चूलो बनाउन लगाई  
बाउरा र पानी ल्पाउन लगाई “तिमी गएर बाटोमा उभिहरहनू ।  
कसेसाई बेलयो भने मलाई सुचना दिनू । मैले बोलाएको बेलामा मात्र  
आउनू” भनी उससाई पठाएर आगो बासी पायस पकाउन थाल्यो ।

त्यसबछत शाक देवराजाले दशहजार योजन अलंकृत भएको  
देवनगर, साठी योजन भएको सुबर्णमार्ग, एकहजार योजन उचाई भएको  
देवजबन्त (प्रासाद), पाँचशत योजन भएको सुधर्म (सचागृह), साठी  
योजन भएको पञ्चकम्बल यसासन, पाँच योजन गोलाई भएको सुवर्ण-  
माला युक्त छत्र र अढाइकोटी अप्सराहरूले अलंकृत भएको आफ्नो  
आत्मभाव र आपनो श्रीसौमार्गसाई हेरेर “मैले यस्तो यश के गरेर  
पाएको रहेछु ?” भनी विचार गर्दा “बाराणशीको सेठ भएको बेलामा  
दिएको बानले हो” भन्ने देखे ।

त्यसपछि “मेरा पुत्राविहरू कही उत्पन्न भएका रहेकन् ?” भनी  
हेर्दा “मेरो छोरा चन्द्र देवपुत्र नही उत्पन्न भयो, उसको छोरा सूर्य

आदि भई उत्पन्न भयो” भनी सबै उत्पन्न भएको कुरा बुझी “पञ्च-शिखको छोरा कस्तो भएछ ?” भनी हेर्वा—बापनो वंशपरम्परालाई छाडेको कुरा देखे । अनि उनलाई यस्तो लाग्यो—“यो असत्पुरुष कंजूस भई न आफूले खान्छ न अकालाई दिन्छ । मेरो वंशपरम्परालाई उचिष्टन्न गरी मृत्युपछि यो नरकमा उत्पन्न हुनेछ । अतः यसलाई अवाद गरी मेरो वंशपरम्परालाई प्रतिस्थापना गराउन लगाई यो देवनगरमा उत्पन्न हुने गराउनेछु ।”

अनि उनले चन्द्र आदिहरूलाई बोलाउन लगाई “आऊ, हामीहरू मनुष्यपथमा जाओ । मच्छरियकोसियले हामीहरूको वंश-परम्परालाई छाड्यो । दानशालामा आगो लगाई न आफूले खान्छ न अकालाई दिन्छ । अहिले चाहि पायस खाने इच्छामरी घरभा पकाउदा अलहरूलाई पनि दिनपर्ना भनी जंगलमा गई एकलं पकाउदैछ । उसलाई दमन गरी दानको फल बोध्यगराई आउनेछो । हामी सबैले एक पटक गई मारदा उ उहीं मर्नसबद्ध । अतः म पहिले गएर पायस मागेर बसेपछि तिमीहरू पनि ब्राह्मण भेषले एकपदि अर्को आई माय” भनी भनेर सर्वप्रथम आफू ब्राह्मण भेषले उसकहाँ शई “भो ! बाराणशी जाने बाटो कुन हो ?” भनी सोधे ।

अनि उनलाई मच्छरियकोसियले “के बहुला भयो कि क्याहो ? बाराणशी जाने बाटो पनि याहाछेन ? किन यहाँ आएको ? उताबाट जाऊ” भनी भन्यो ।

उसको कुरा नसुने जस्तै गरी “के भनेको ?” भन्दै शक्र उसको अगाडितिर गए ।

उसले पनि “अरे बहिरा ब्राह्मण ! किन यता आएको ?”  
उतावाट जाऊ” मनी चिच्छयायो ।

अनि शाकले “मो ! किन चिच्छयाउँछौ ? भुवा देखिन्थ, मामो  
देखिन्थ र पायस पनि पाकदेख । ब्राह्मणहरूलाई निस्तो गरेको ठाउँ  
हुनुपछं । ब्राह्मणहरूलाई मोजन गराउने बेलामा मैले पनि केही बाउनेछु ।  
किन मसाई भगाउँछौ ?” मनी भने ।

“यही ब्राह्मणहरूलाई निस्तयाएको छैन । उता जाऊ”  
भनेपछि—

“इसोमए किन रिसाउँछौ ? तिमीले खाने बेलामा केही  
पाउनेछु” मनी भने ।

अनि उसले “तिमीलाई एक विन्दु पनि दिनेउन । यो अलिक्षण  
मसाई मात्र पुन्नेगरी पकाएको छु । मैले पनि यो भागेर नै पाएको हुँ ।  
अन्त गएर तिमी तिङ्गो खाना खोज” मनी भार्यासिंग मागेर पाएको  
कुरा प्रकट गर्दै यो गाथा भन्यो—

“नेव किणामि नपि विविकनामि,  
न चापि ने सञ्जिचयो अतिथ ।  
सुकिञ्चरूपं वतिदं परित्तं,  
पत्थोदनो नालमयं दुविष्टन्ति ॥”

## अर्थ—

“न किन्दछु, न बेचदछु, न आफूसेग केही राखेको छु। यो पसरभरीको भात अत्यन्त थोरे छ, दुइजनालाई पुरावैन ।”

यो सुनेर शक्रले “म पनि तिमीलाई मधुरस्वरले श्लोक सुनाउनेछु, सुन” भनी भन्दा “मलाई तिचो श्लोकको काम छैन” भनी रोकदा रोकदै पनि दुइ गाथा भने—

१. ‘अप्यम्हा अप्यकं दज्जा अनुमज्जतो मज्जकं ।

बहुम्हा बहुकं दज्जा अदानं न उपपज्जति ॥

२. “तं तं वदामि कोसिय देहि दानानि भुञ्ज च ।

अरियं मग्गं समारुह नेकासी लभते सुख’न्ति ॥”

## अर्थ—

१—“थोरेबाट थोरे दिनू, मध्यम प्रमाणबाट मध्यम प्रमाणले दिनू, धेरेबाट धेरे दिनू। तर नदिनु चाहि ठीक छैन।

२—“हे कोसिय ! म तिमीलाई भन्दछु कि दान देउ र आफूले पनि खाऊँ। आर्यमार्गमा लाग, एकलंते खाएर सुछहुने छैन।”

उनको कुरा सुनी “हे ब्राह्मण ! तिमीले राम्र भन्यो। पायस पाकेपछि तिमीले केही पाउनेछी बस” भनी उसले भन्यो।

शक्र एक छेउमा बसे। उनी बसिसकेपछि चन्द्र पनि त्यस्तैगरी

अगाडि आई त्यस्तंगरी कुरा निकाली उसले रोकदा रोकदं दुइवटा गाथा  
भन्यो—

१. “मोघच्चस्स हृतं होति मोघच्चापि समीहितं ।

अतिथिस्म यो निसिन्नमिह एको भुञ्जति भोजनं ॥

२. “तं तं वदामि कोसिय देहि दानानि भुञ्जच ।

अरियं मग्गं समारुह नेकासी लभते सुख'न्ति ॥”

आर्थ—

१—“ अतिथीहृहसंई बसाली जसले आफू एकस्मै सान्द्र  
त्यस्ताको आहुति छवर्ष तुनेछ, त्यस्ताको धन उत्पादन गर्ने चर्या पनि  
चर्याने हुनेछ ।

२—“हे कोसिय ! म तिमोलाई भन्दछु कि दान देउ र अस्मैले  
पनि खाऊँ । आर्यमार्गमा लाग, एकलैले मात्र खाएर सुख हुने छैन ।”

उसको कुरा सुनी उसले बडो मुस्तिलतापूर्वक “त्यसोपए बस,  
केही पाउनेछौ” भनी भन्यो । उ गएर शक्रसँगै बस्यो । त्यसपछि उक्के  
पनि उस्तंगरी आई त्यस्तंगरी कुरा निकालन घाल्दा सेठले रोकदा रोकदं  
दुइवटा गाथा भन्यो—

१. “सच्चं तस्स हृतं होति सच्चच्चापि समीहिलं ।

अतिथिस्म यो निसिन्नस्मि नेको भुञ्जति भोजनं ॥

२. “तं तं वदामि कोसिय देहि दानानि भुञ्ज च ।  
अरियं मग्गं समारुह नेकासी लभते सुख'न्ति ॥”

अर्थ—

१—“उसको आहुति सार्थक हुनेछ र उसको धन उत्पादन गर्ने  
चर्या पनि सार्थक न हुनेछ जसले बसिरहेका अतिथीहरूलाई पनि दिएर  
खान्छ ।

२—“हे कोसिय ! म तिमीलाई भन्दछु कि दान देऊ र आफूले  
पनि खाऊ । आयंमार्गमा लाग । एकलैले खाएर सुख हुने छैन ।”

उसको पनि कुरा सुनी बडो मुस्किलकासाथ “त्यसोभए बस :  
केही पाउनेछो” भनी भन्यो । उ गएर चन्द्रको साथमा बस्यो ।  
त्यसपछि मातकी पनि उस्तैगरी आई उस्तैगरी कुरा निकाल्न थाएत्यो र  
उसले रोकदा रोकदै निम्न गाथा भन्यो—

१. “सरसञ्च यो जुहति बहुकाय गयाय च ।  
दोणे तिम्बरुतित्थस्मि सीघसोते महावरे ॥

२. “अत्रचस्स हुतं होति अत्रचस्स समीहितं ।  
अतिथिस्मि यो निसिन्नर्स्मि नेसो भुञ्जति भोजनं ॥

३. “तं तं वदामि कोसिय देहि दानानि भुञ्ज च ।  
अरियं मग्गं समारुह नेकासि लभते सुख'न्ति ॥”

अर्थ—

१—“यही घेरे जसोले सरोबर, गथा, द्रोण र तिन्द्रव जस्ता तीर्थस्थानमा तथा द्रुतगतिमा बघिरहेको पानीमा गई आहुति गछन् ।

२—“यही उसको आहुति हुन्छ र यही उसको अभिवृद्धि हुन्छ जसले बसिरहेका अतिथीहरूलाई पनि दिएर खान्छ ।

३—“हे कोसिय ! म तिमीलाई भन्दछु कि दान देउ र भाफूले पनि खाऊ । आर्यमार्गमा लाग । एकलैले मात्र खाएर सुख हुने छैन ।”

उसको कुरा सुन्दा उसलाई पहाडले चिचे जस्तै भएता पनि उसो मुस्तिकल्पे उसले “त्यसोचए बस केही पाउनेछौ” भनी भन्यो । मातही गएर सूर्यसँगै बस्यो । त्यसपछि त्यस्तै प्रकारले आई त्यस्तैवरी पञ्चशिल्पले पनि कुरा निकालनबालयी र उसले रोबवा रोबवै दुइ गाढा भन्यो—

१. “बलिसं हि सो निगिलति दीघसुत्तं सबन्धनं ।

अतिरिच्छिम यो निसिन्नरिच्छिम एको भुञ्जति भोजनं ॥

२. “तं तं बदामि कोसिय देहि दानानि भुञ्ज च ।

अरियं भग्गं समारह नेकासी लभते सुख'न्ति ॥”

अर्थ—

१—“अतिथीहरूलाई बसाली जसले एकलै खान्छ उसले मात्रै खामो द्यागोमा बाईको बल्ष्टी निल्ने जस्तै हो ।

२—“हे कोसिय ! म तिमीलाई भन्दछु कि दान देऊ र आफूले अनि खाऊ । आर्यमार्गमा लाग । एकलैले खाएर मुख हुने छैन ।”

यो सुनेर मच्छरियकोसियले ‘धत्तेरी’ भन्दै थुक्दै “त्यसोभए बस, केही पाउनेछ्हो” भनी भन्यो । पञ्चशिल्प गएर मातलीसँगै बस्यो । यसरी ती पाँचैजना ब्राह्मणहरू बसिसकेपछि पायस पनि पावयो । अनि कोसियले चूलोबाट फिकेर “तिमीहरूको पात ल्याऊ” भनी भन्यो । उनीहरूले त्यहाँ बस्दाबस्दै हात पसारी हिमालयबाट मालुवलताका पातहरू ल्याए । त्यो देखेर कोसियले “तिमीहरूलाई यी पातहरूमा दिन पायस छैन । खयर आदिको पातहरू ल्याऊ” भनी भन्यो । उनीहरूले त्यस्तै ल्याए । एक एकवटा पात योधाहरूको ठूलो फलेक (=ढाल) जत्रै थियो । उसले सबैलाई दाङुले पायस दियो । सबैभन्दा पछिलोलाई दिवा पनि भाँडोमा पायस घटेको थिएन । पाँचैजनालाई दिइसकेपछि स्वयं भाँडो लिएर बस्यो ।

त्यसबबत पञ्चशिल्प उठेर आपनो रूप बदली कुकुर भएर उनीहरूको अगाडि मुख्य हिड्यो । ब्राह्मणहरूले आ-आपनो पायस पातले छोपे । कोसियको हातमाथि पिसापको छिटा पन्थ्यो । कमण्डलुबाट पानी लिई पायसमाथि छर्की ब्राह्मणहरू खान तयार भए । अनि कोसियले “मलाई पनि पानी देऊ, हात धोएर खानेछु” भनी भन्यो ।

“तिमी आफै पानी ल्याएर हात धोऊ ।”

“मैले तिमीहरूलाई पायस दिएँ । मलाई अलिकता पानी देऊ ।”

“हामीहरू भिक्षाको बदलामा भिक्षा दिन्नौ ।”

“त्यसोभए यो भाँडो हेरिरहनू । म हात धोएर आउनेछु” भनी  
नदोमा गयो ।

त्यतिज्ञेलमा भाँडाभरी कुक्कुरले पिसाबले भरिदियो । पिसाब  
भरिरहेको देखेर उसले ठूलो लट्टी लिएर उसलाई तर्जन गर्दै आयो ।  
अनि ठूलो घोडा जत्रे भई उसलाई लखेट्दा उसले अनेक रूप धारण  
गर्न्यो । कहीले कालो, कहीले सेतो, कहीले सुवर्णवर्णी, कहीले छिरबिरे,  
कहीले ठूलो र कहीले स्पानो हुँवै—यसरी अनेक वर्णाभई मच्छुरिय-  
कोसियलाई लखेट्यो । मरणभयले भयभोत भई उ ब्राह्मणहरूकहाँ  
गयो । उनीहरू पनि उफ्रेर आकाशमा उभिइरहे । उनीहरूको यस्तो  
चमत्कार देखेर उसले यस्तो भन्यो—

“उलारवणा वत ब्राह्मणा इमे,  
अयच्च वो सुनखो किस्स हेतु ।  
उच्चावचं वणनिभं विकुञ्जति,  
अक्खाथ नो ब्राह्मण केनु तुम्हे’ति ॥”

अर्थ—

“यो ब्राह्मणहरू उत्तमवर्णी छन् । यो मात्र कुक्कुर किन भयो ?  
उच्चनीच गरी अनेक वर्ण बनाउँछ । हे ब्राह्मणहो ! मलाई भन कि  
तिमीहरू को ह्वौ ?”

यो सुनेर शक्र देवराज भन्दछन्—

“चन्दो च सुरियो च उभो इधागता,  
अयं पन मातली देव सारथि ।  
सवकोहमस्मि तिदसानमिन्दो,  
एसो च खो पञ्चसिखोति वुच्चती’ति ॥”

अर्थ—

“चन्द्र सूर्य दुवै यहाँ आए । यो चाहि देव सारथी मातली हो । म चाहि त्रिलोकको इन्द्र शक्त हुँ । यसलाई चाहि पञ्चशिखा भन्दछन् ।”

यति भनी उसको यशको बयान गर्दै यो गाया भने—

“पाणिस्सरा मुतिङ्ग च मुरजा लम्बराणि च ।  
सुत्तमेतं पबोधेन्ति पटिबुद्धो च नन्दती’ति ॥”

अर्थ—

“हातको स्वर, मृदङ्ग, मुरज र आलम्बण आदि वादयहरूद्वारा  
मुत्त्वेलाई बिउङ्गाउँछ र बिउँक्षेपछि आनन्दित हुन्छ ।”

उनको कुरा सुनी उसले “यस्तो दिव्यसम्पत्ति के घरेर  
पाइन्छ ?” भनी सोध्यो । दान नदिने, शील पालन नगनै दुशशील  
कंजूस देवलोक जानस्वदैन र नरक लोकमा पुग्छ भन्ने कुरा देखाउंदै—

‘येकेचिमे मच्छरिनो कदरिया,  
परिभासका समणब्राह्मणानं ।  
इधेव निकिखिप्प सरीरदेहं,  
कायस्स भेदा निरयं वजन्ती’ति ॥”

**अर्थ—**

“जो लोभी र कंजूस हुन्छ तथा जसले अमण ब्राह्मणहरूलाई  
परिभाष गर्छ त्यस्तो पुरुष यहीं शरीर छाडी मृत्युपछि नरक जान्छ ।”

यो गाथा भन्दै धर्ममा बस्ने चाहिं देवलोकमा जाने कुरा  
दशाउँदै यो गाथा भने—

“येकेचिमे सुगतिमाससाना,  
धर्मे ठिता संयमे संविभागे ।  
इधेव निकिखिप्प सरीरदेहं,  
कायस्स भेदा सुगर्ति वजन्ती’ति ॥”

**अर्थ—**

“जो सुगतिको प्रार्थना गर्छ उ धर्ममा बसी संयममई दान-  
संविभाजन गर्छ । अनि यहीं शरीर छाडी मृत्युपछि उ स्वर्गमा जान्छ ।”

यति भनी “हे कोसिय ! हामीहरू तिमीकहाँ पायसकोनिमित्त  
आएका होइनौं । करुणापूर्वक तिमीमाथि अनुकम्पा राखी आएका ह्वौं”  
भन्ने कुरा प्रकाशपादै यस्तो भने—

“त्वं नो ज्ञाति पुरिमासु जातिसु,  
सो मच्छरी रोसको पापधम्मो ।  
तवेव अत्थाय हथागतम्हा,  
मा पापधम्मो निरयं अपत्था’ति ॥”

अर्थ—

“पहिलो जन्ममा तिमी हात्रा ज्ञाति थियो । तिमी कंजूस,  
क्रोधी र पापी भयो । तिम्मे निमित्त हामी यहाँ आएका ह्वौं । पापी मई  
नरकको इच्छा नगर ।”

यो सुनेर कोसियले सोच्यो—“यिनीहरू मेरा हितकामी हुन् ।  
मलाई नरकबाट बचाई स्वर्गमा पुन्याउन चाहन्छन् ।” अनि सन्तुष्ट मई  
उसले यसो भन्यो—

१. “अद्वाहि मं वो हितकामा यं मं समनुसासथ ।

सोहं तथा करिस्सामि सब्बं वुतं हितेसिहि ॥

२. “एसाहमज्जेव उपारमामि,

नवापहं किञ्चि करेय्य पापं ।

नवापि मे किञ्चि मदेय्य मत्थि,

नवापि दत्वा उदकम्पहं पिबे ॥

३. “एवच्च मे ददतो सब्बकालं,

भोगा इमे बासव खीयिस्सन्ति ।

ततो अहं पब्बजिस्सामि सक्क,  
हित्वान कामानि यथोधिकानी'ति ॥"

अर्थ—

१—"अबश्य पनि तिमीहूळ मेरा हितकामी हूँ जो कि तिमी-हूळले मलाई अनुशासन गर्देखौ । हितेषो भएका तिमीहूळले बताएका सबै कुरा म गर्नेछु ।

२—"आजे कंजूसपनलाई पारगर्नेछु र कुनै पाप गर्ने छैन । मैले दिन नसक्ने केही छैन र नदिइकन पानी पनि विडने छैन ।

३—"हे वासव ! यसरी निरन्तर दिवा मेरा भोग्यवस्तुहूळ सिद्धिने छन् । हे शक्र ! अनि कामविषयलाई त्यामी प्रव्रजित हुनेछु ।"

शक्कले मच्छरियकोसियलाई दमन गरी बिनोतपारौ, दान-फल-बोध गराई धर्मदेशनाद्वारा पञ्चशीलमा प्रतिष्ठित गराई उनीहूळको साथ शक्र देवलोकमै गए । मच्छरियकोसिय पनि नगरमित्र गई राजाबाट अनुमति लिई "ल्याए ल्याएका भाँडाभरी वस्तुहूळ लेऊ" भनी याचकहूळलाई धनविई उसै बखत निस्केर हिमालयको दक्षिणपट्टि गंगा र एक सरोवरको बीचमा पर्णशाला बनाई प्रव्रजितभई बनका फलफूलहूळद्वारा यापन गरी उहीं धेरै समवसम्म बस्यो । पछि थुडो भयो ।

त्यसबखत शक्रका आशा, अद्वा, श्री र हिरि (=लज्जा) अन्ने चारजना छोरीहूळ थिए । उनीहूळ धेरै दिव्यगन्धमालाहूळ लिई

पानोमा खेलकोनिमित्त अनोतपदहमा गई त्यहाँ क्रोडा गरी मनो-  
शिलातलमा बसे ।

त्यसबखत नारद भन्ने तपस्वी ब्राह्मण दिवाविहारकोनिमित्त  
त्रयस्त्रिश भवनमा गई त्यहाँ चित्रकूटलता भएको नन्दन वनमा  
दिवाविहार गरी छाता जस्तो गरी छायाकोनिमित्त पारिच्छत्तक फूल  
(पारीजात) धारण गरी आफू बस्ने ठाउँबाट मनोशिलातलमा गई  
यद्यु आफू बस्ने कञ्चनगुफामा गयो । उनीहरूले उसको हातमा त्यो फूल  
(पारीजात) देखेर मागे ।

यो कुरा प्रकटपादै शास्ताले यी गाथाहरू भन्नुभएको हो ।

१. “नगुत्तमे गिरिवरे गन्धमादाने,

मोदन्ति ता देववराभिपालिता ।

अथागमा इसिवरो सब्बलोकगू,

मुपुण्डितं दुमवरसाखमादिय ॥

२. “सुचि सुगन्धं तिदसेहि सककतं,

पुष्कुत्तमं अमरवरेहि सेवितं ।

अलद्धमच्चेहि वा दानवेहिवा,

अञ्जन देवेहि तदारहं हिदं ॥

३. “ततो चतस्सो कनकतचूपमा,

उट्टाय नारियो पमदाधिपा मुर्नि ।

आसाच सद्वाच ततो सिरी हिरि,  
इच्चव्रवुं नारददेवब्राह्मणं ॥

४. “सचे अनुद्दिष्ट तथा महामुनि,  
पुष्टं इमं पारिच्छत्स्तस्य ब्रह्मे ।  
ददाहि नो सब्बगति ते इज्ञतु,  
त्वम्पि नो होहि यथेव वासवो ॥

५. “तं याचमानाभिसमेख नारदो,  
इच्चव्रवी संकलहं उदीरयो ।  
न मय्यमत्यत्थि इमेहि कोचिनं,  
या येव वो सेय्यसि सा पिलय्यथा’ति ॥”

अथ—

Dhamma.Digital

१—“शक्रद्वारा पालित तो देवकन्याहरू त्यो उत्तम श्रेष्ठ गन्धमादान पर्वतमा आई आनन्द मनाउँदै थिए । अनि देवमनुष्यलोक सबै ठाउँमा जानसक्ने श्रेष्ठ ऋषि श्राठ वृक्षको सुपुष्टियत फूलको हाँगा लिएर आयो ।

२—“पवित्र सुगन्धित देवताहरूद्वारा सत्कृत शक्रद्वारा सेवित देवताहरूले बाहेक मनुष्यहरूले वा दानवहरूले पाउन नसक्ने फूल लिएर आयो ।

३—“अनि तो सुवर्णमया आशा, श्रद्धा, श्री र हिरि (=ही) चारेजना नारीहरू उठी उनीहरूले ब्राह्मण नारददेवसँग यस्तो भने—

४—“हे महामुनि ब्रह्म ! यदि कसेलाई दिने संकल्प गरेका छैनो भने त्यो पारिच्छक्त फूल (=पारीजात) हामीलाई देऊ। तिच्छो सबै इच्छा पूर्ण हुन् । हाम्रा पिताले हामीहरूलाई चाहेको वस्तु दिने के तिमीले पनि देऊ ।

५—“यो फूल मागेको देखेर नारद भन्दछ—यो कुरा कलहको कारण हो । यसको मलोई जरूरत छैन । अतः तिमीहरूमध्ये जो श्रेष्ठ-श्रेष्ठ छो उसैले धारण गर ।”

उसको कुरा सुनेर तो चारेजनाले गाथा भने—

“त्वं नोत्तमोवाभिसमेक्ष नारद,  
यस्सिच्छसि तस्सं अनुप्पवेच्छसु ।  
यस्सा हि नो नारद त्वं पदस्ससि,  
सायेव नो होहिति सेद्गम्मताति ॥”

अर्थ—

“हे नारद ! हामीमध्ये जसलाई श्रेष्ठ ठान्दछो उसेलाई तिमीले देऊ । हे नारद ! जसलाई तिमीले दिनेछो उही हामीमध्ये श्रेष्ठ हुनेछ ।”

उनीहरूको कुरा सुनी नारदले सम्बोधन गद यो गाथा भन्यो—

“अकल्लमेतं वचनं सुगते,  
को ब्राह्मणो को कलहं उदीरये ।  
गन्त्वान् भूताधिपमेव पुच्छथ,  
सचे न जानाय इधुत्तमा धम'न्ति ॥”

अर्थ—

“हे सुगते ! यो तिमीहृष्टको भनाई ठीक छैन । कुन ब्राह्मणले कलह ल्याउँछ र ? अतः यदि तिमीहृष्ट आपनो उच्च र नीचतालाई जान्दैनी भने आपनो पिता शक्रसूँगै गएर सोध ।

त्यसपछि शास्ताले गाया भनुभयो—

“ता नारदेन परमप्यकोपिता,  
उदीरिता वर्णमदेन मत्ता ।  
सकासे गन्त्वान् सहस्रचक्खुनो,  
पुच्छसु भूताधिपं कानु सेव्यसी'ति ॥”

अर्थ—

“नारदद्वारा यसरी उत्तेजित पारेपछि वर्ण-मदले भत्त भएका तो कन्याहृष्ट सहस्रनेत्र भएका शक्रकहाँ गई—हामीहृष्टमध्येमा को अेछ छ ? भनी सोधे ।”

यसरी सोधी उभिइरहेका उनीहृष्टलाई—

“ता दिस्वा आयत्तमना पुरिन्ददो,  
इच्चन्नवी देववरो कतञ्जली ।  
सब्बाव वो होथ सुगते सादिसी,  
को नेव भद्रे कलहं उदीरयी'ति ॥”

अर्थ—

“उनीहूलाई देखेर उत्सुक मन लिएका कृताञ्जलि शक्र  
देवेन्द्रले यस्तो भने— हे सुगात्रे ! तिमीहूल सबै सप्रानछौ; हे भद्रे !  
कसले कलह निकाल्ने छ र ?”

अनि उनीहूलले भने—

“यो सब्बलोकं चरको महामुनि,  
धर्मे ठितो नारदो सच्चनिकम्मो ।  
सो नो ब्रवी गिरिवरे गन्धमादाने,  
गन्त्वान भूताधिपमेव पुच्छथ,  
सचे न जानाथ इधुतमाधम'न्ति ॥”

अर्थ—

“सबै लोकमा विचरण गर्ने, धर्ममा बस्ने र सत्यवादी महामुनि  
नारद गन्धमादान उत्तम पर्वतमा बसी यसो भन्दधन्— यदि तिमीहूल  
को श्रेष्ठ र को अ-श्रेष्ठ छ भने कुरा जान्दैनौ भने शक्र देवेन्द्रकहाँ गई  
सोध ।”

यो सुनेर शक्ति सोचे कि यी चारेजना मेरा छोरीहरू हुन् । यदि मैले यिनीहरूमध्येमा कलानी गुणसम्पन्ना छे भनी भने भाँकी अरुहरू रिसाउनेछन् । यो क्षगडा म छिन्न सविदन । यिनीहरूलाई हिमालयमा बसिरहेको कोसिय तापसकहाँ पठाउनेछु । उसले यिनीहरूको यो क्षगडा छिन्निदिने छ भने ठानी “ म तिमीहरूको क्षगडा छिन्न चाहन । हिमालयमा कोसिय भने तापस छ । उसकहाँ आपनो सुधामोजन म पठाउनेछु । अर्कालाई नदिङ्कन उ भोजन गर्दैन । दिवाखेरि पनि गुण विचार गरेर ने दिन्छ । तिमीहरूमध्ये जसले उसको हातबाट भोजन पाउनेछो उहो थ्रेठ हुनेछ ” भन्दै यो गाथा भने —

“असु ब्रहारञ्जचरो महामुनि,  
नादत्वा भत्तं वरगत्ते भुञ्जति ।  
विचेय दानादि ददाति कोसियो,  
यस्सा हि सो दस्सति साव सेव्यसी’ति ॥”

अर्थ—

“ महा अरथमा बस्ने महामुनि छ । कसेलाई नदिङ्कन उ खाँदैन । कोसियले विचार गरी छानेर असललाई दानदिन्छ । जसलाई उसले दिनेछ उहो थ्रेठ भनी सम्झ । ”

यससी उनीहरूलाई तापसकहाँ पठाई मातलीक्काई बोलाउन लगाई उसकहाँ पठाउदै अर्को गाथा भने —

“असूहि यो सम्मति दक्षिणं दिसं,  
 गङ्गाय तीरे हिमवन्तपस्मनि ।  
 स कोसियो दुल्लभपाणभोजनो,  
 तस्स सुधं पापय देवसारथी'ति ॥”

अर्थ—

“फलाना गङ्गाको तीरमा हिमालयको दक्षिणतिर बस्ने कोसिय  
 तापसलाई पान-भोजन दुर्लभ छ । अतः हे देवसारथी ! उसकहाँ  
 मुधाभोजन पुण्याऊ ।”

त्यसपछि शास्ताले भन्नुभयो—

“स मातली देववरेन पेसितो,  
 सहस्रयुतं अभिरुद्धं सन्दनं ।  
 स खिप्पमेव उपगम्म अस्समं,  
 अदिस्समानो मुनिनो सुधं अदा'ति ॥”

अर्थ—

“शक्र देवेन्द्रद्वारा पठाइएको सो मातली सहस्र घोडाले युक्त  
 रथमा बसी तुरन्त आश्रममा आई आफूलाई नदेख्ने गरी उसले तापस-  
 लाई मुधाभोजन दियो ।”

कोसियले त्यो लिएर उभिइएर नु दुइबुटा गाथा भन्यो—

१. “उदगिग्नुत्तं उपतिष्ठुतो हि मे,  
पभङ्गरं लोकतमोनुदुत्तमं ।  
सब्बानि भूतानि अतिच्च वासवो,  
कोनेव मे पाणिसु किं सुधोदहि ॥

२. “सङ्खूपमं सेतमतुल्यदस्सनं,  
सुर्चि सुगन्धं प्रियरूपमवभृतं ।  
अदिष्टपुब्बं मम जातचक्खुहि  
का देवता पाणिसु किं सुधोदही’ति ॥”

अर्थ—

१—“अग्निहोत्र गरिसकेर लोकको अन्धकारलाई विनाशपाने उत्तम सूर्यको उपासनागरिरहेको बेलामा सबै प्राणीहरूलाई अतिक्रमण गरी मेरो हातमा कसले सुधाभोजन राखिदियो ? शक्र त होइन ?

२—“शब्द जस्ते सेतो, अतुल्य वर्णनीय, शुद्ध, सुगन्धित, प्रियरूप, अद्भुत तथा मैले कहिल्यै यो आँखाले नदेखेको यो सुधाभोजन कुन देवताले मेरो हातमा राखिदियो ?”

त्यसपछि मातलीले भन्यो—

१. “अहं महिन्देन महेसि पेसितो,  
सुधाभिहासि तुरितो महामुनि ।  
जानासि न मातलि देवसारथि,  
भुञ्जस्यु भत्तुत्तमं मा विचारयि ॥

२. “भुत्ता च सा द्वादस हन्ति पापके,  
खुदं पिपासं अर्ति दरकलमं ।  
कोधूपनाहच्च विवाद पेसुणं,  
सीतुण्हतन्दिच्च रसुत्तमं इद'न्ति ॥”

अर्थ—

१—“हे महामुनि ! म महेन्द्रहारा पठाइएको हुँ । मैले तुरन्तै  
सुधाभोजन ल्याएँ । मलाई देवसारथी मातली भनी जान । अरु केही  
विचार नयरी यो उत्तम भोजन खाऊ ।

२—“यो उत्तम रस भएको सुधाभोजन गर्नले बाहु (१२) बटा  
खराबोलाई हटाइदिन्छ । जस्तै—क्षुधालाई, प्यासलाई, उत्कण्ठालाई,  
शारीरिक धीडालाई, थकावटलाई, कोधलाई, बैरभावलाई, विवादलाई,  
पेशुन्यतालाई, ठण्डोलाई, गर्मीलाई र अल्पीपनलाई ।”

यो सुनेर आपनो व्रतको बारेमा कोसियले प्रकाशपादें याथा  
अन्यो—

‘न कर्पति मातलि मयह भुञ्जतु,  
मुब्बे अदत्ता इति मे वतुत्तमं ।  
न चापि एकासनमरियपूजितं,  
असं विभागीच सुखं न विन्दती’ति ॥”

**अर्थ—**

“मातली ! खानुभवा अघि कसैलाई नदिइकन म खाल —यो मेरो उत्तम व्रत हो । एकले मोजन गर्ने आर्य-प्रशंसित हुन्न । दान नदिई खानेलाई सुखलाम हुन्न ।”

“मन्ते ! अरुलाई नदिइकन खानमा के दोष देखेर तपाइले यो व्रत पालन गर्नुभएको हो ?” मनी मातलीले सोधेपछि उसले मन्यो—

१. “थीघातका येचिमे पारदारिका,  
मित्तद्वनो येच सपन्ति सुब्बते ।  
सब्बेच ते मच्छरियच्चमाधमा,  
तस्मा अदत्ता उदकम्पि नास्मिये ॥

२. “यो हितिथया वा पुरिसस्स वा पन,  
दस्सामि दानं विदु सम्पवण्णितं ।  
सद्गा वदञ्जू इव वीतमच्छरा,  
भवन्ति हेते सुचिसम्मसम्मताति ॥”

**अर्थ—**

१—“स्त्रीघात गर्नु, परदार गमन गर्नु, मित्रद्वोह गर्नु, धार्मिक श्रमण झाह्यणलाई गालिगर्नु र पाँचौ कंजस हुनु—यी सबै अधर्म हुन् । त्यसैले नदिइकन म पानी पनि पिउन्न ।

२—“स्त्रीलाई वा पुरुषलाई विज्ञद्वारा प्रशंसित दान दिन्छु । यसो गनले श्रद्धा हुन्छ, भनेको कुरा जान्ने हुन्छ र कंजूसपनलाई हटाउन्छ अनि यहो नै पवित्र र सत्ययुक्त हुन्छ ।”

यति सुनेर देख्ने गरी मातली एक ठाउँमा उभियो । त्यसबाट ती चारबटी देवकन्याहरू पनि चारदिशामा उभिइरहे । श्री पूर्वदिशामा उभिई, आशा दक्षिणदिशामा उभिई, श्रद्धा पश्चिमदिशामा उभिई र हिरी (=ही) उत्तरदिशामा उभिई । यो कुरा प्रकाशपादे शास्ताले मनुभयो—

१. “अतो मुता देववरेन पेसिता,

कञ्जा चतस्सो कनकतचूपमा ।

आसा च सद्धा सिरी ततो हिरी,

तं अस्समं आगमुँ यत्थ कोसियो ॥

२. “ता दिस्वा सब्बो परमप्यमोदितो,

सुभेन वणेन सिखारिविग्निनो ।

कञ्जा चतस्सो चतुरो चतुर्दिसा,

इच्चब्रवी मातलिनो च सम्मुखा ॥

३. “पुरिमं दिसं का त्वं पभासि देवते,

अलङ्कृता तारवराव ओसधी ।

पुच्छामि तं कञ्चनवेलिलिविग्निहे,

आचिक्ष्म मे त्वं कतमासि देवता ॥

४. “सिराहं देवी मनुजेसु पूजिता,  
अपापसत्तूपनिसेवनी सदा ।  
सुधाविवादेन तवन्तिमागता,  
तं मं सुधाय वरपञ्च भाजय ॥

५. “यस्साहं इच्छामि सुखं महामुनि,  
स अब्बकामेहि नरो पमोदति ।  
सिरीति मं जानाहि जूहतुत्तम,  
तं मं सुधाय वरपञ्च भाजया’ति ॥”

अथ—

१—“देवेन्द्रद्वारा त्यहाँबाट पठाइएपछि सुवर्णवर्णी आशा,  
आद्वा, श्री र हिरी चारेवटो देवकन्याहरू कोसिय बसिरहेको आधममा  
आए ।

२—“अग्निशिखा जस्तै सुवर्णवर्णी भई ती चारवटो कन्याहरूलाई  
चारै दिशामा देखेर अति प्रसन्न भई कोसियले मातलीको अगाडि  
यस्तो भन्यो—

३—“अलंकृत भई ताराहरूमध्ये उत्तम ओसधि ताराले के  
प्रकाशपादैं पूर्वदिशामा बस्ने कञ्चन शरीर भएकी तिमीसँग सोहदछु कि  
तिमी कुन देवी हो ?

४—“म मनुष्यहरूमा पूजिता ‘श्री’ देवी हुँ । म सँधि निष्पापी

पुरुषहरूकहाँ रहन्छु । सुधाभोजनको विवादले म तिमीकहाँ आएको हुँ ।  
हे श्रेष्ठ-प्राज्ञ ! त्यो सुधाभोजन मलाई देउ ।

५—“हे महामुनि ! जुन पुरुषको म सुख चाहन्छ त्यो पुरुष सबै  
कामनाद्वारा आनन्दित हुन्छ । हे श्रेष्ठ-प्राज्ञ ! ‘श्री’ भनी मलाई जानौ  
सुधाभोजन देउ ।”

यो सुनेर कोसियले भन्यो—

१. “सिप्पेन विजाचरणेन बुद्धिया,  
नरा उपेता पगुणा सकम्मना ।  
तथा विहीना न लभन्ति किञ्चनं,  
तथिदं न साधु यदिदं तथा कतं ॥

२. “पस्सामि पोसं अलसं महर्घसं,  
सुदुकुकुलीनम्पि अरूपिमं नरं ।  
तथानुगुत्तो सिरि जातिमं अपि,  
पेसेति दासं विय भोगवा सुखी ॥

३. “तं तं असच्च अविभज्जसेविनि,  
जानामि मूलं विदुरानुपातिनि ।  
न तादिसी अरहति आसनूदकं,  
कुतो सुधा गच्छ न मय्य रुचसी’ति ॥”

अर्थ—

१—“मानिसहरु आपनो शिल्प, विद्या र आचरणद्वारा आपनो काममा दक्ष भएर पनि तिमी विना केही पाउन सक्दैनन् । यो तिम्रो राम्रो काम होइन जो तिमी यस्तो गछ्यौ ।

२—“म यहाँ देखदछु कि तिम्रो अनुग्रहले अल्छी, धेरै खाने, बढो खराब कुलको कुरुप पुरुषलाई पनि सोगसम्पन्न सुखी बनाई जातिसम्पन्न मेहनती पुरुषलाई भने दास समान बनाउँदूध्यौ ।

३—“हे अविवेकपूर्ण असत्यमा बस्ने ! यो तिम्रो मूढता हो । हे पण्डितहरुलाई खसाल्ने ! तिमी जस्तीलाई आसन र पानी पनि दिन योग्य छैन भने कहाँको सुधाभोजन ! जाऊ, तिमीलाई म रचाउँदिन ।”

उ उहाँ अन्तर्धान भई । त्यसपछि आशासँग कुरा गर्दै भन्यो—

१. “का सुककदाठा पटिमुत्तकुण्डला,

चित्तज्ञदा कम्बुविमट्टधारिणी ।

ओसित्तवण्णं परिदयह सोभसि,

कुसगिगरतं अपिलयह मञ्जरि ॥

२. “मिगीव भन्ता सरचापधारिना,

विराधिता मन्दमिव उदिकखसि ।

को ते दुतियो इध मन्दलोचने,

न भायसि एकिका कानने बने’ति ॥”

**अर्थ—**

१—“हे सेता दाँत भएकी ! हे कुण्डल धारण गरेकी ! हे विचित्र अंग भएकी ! हे सुवर्ण अलंकार धारण गरेकी ! हे दिव्यवस्त्र धारण गरी सुन्दरी भएकी ! हे कुशाग्र जस्ते रातो मञ्जरी धारण गरेकी !

२—“धनुष बाँग लिएको द्याधाहारा हानेको मृगी जस्ती मन्दलोचनले हेने ! तिम्रो यहाँ दोश्रो को छ ? यस्तो जंगलमा एकले तिमी डराउँदिनौ ?”

**त्यसपछि उ मन्दे—**

“न मे दुतियो इधमत्थ कोसिय,  
मसककसारप्पभवम्हि देवता ।  
आसा सुधासाय तवन्तिमागता,  
त मं सुधाय वरपञ्च भाजया’ति ॥”

**अर्थ—**

“हे कोसिय ! यहाँ मेरो कोही छैन । म त्रयस्त्रिश भवनमा जन्मेकी देवी हुँ । म सुधाभोजनको आशा लिएर तिमीकहाँ आएकी हुँ । हे श्रेष्ठ-प्राज्ञ ! मलाई सुधाभोजन देउ ।”

यो सुनेर कोसिय मन्दष्ट—“तिमी चाहि जसलाई रुचाउँछैयौ उसलाई आशाको फल सफलपारिदिन्द्यौ । जसलाई तिमी रुचाउँदिनौ

उसलाई दिल्ली । तिमी जस्ती इच्छा गरेको काम विनाशाथाने अरु उन्नेस्ते  
मन्ने कुरा प्रकाशपार्दे भन्यो —

१. “आसाय यन्ति वणिजा धनेसिना,  
नावं समारूह परेन्ति अण्णवे ।  
ते तत्थ सीदन्ति अथोपि एकदा,  
जीनाधना एन्ति विनटुपाभता ॥

२. “आसाय खेतानि कसन्ति कसमका,  
वपन्ति बीजानि करोन्तुपायसो ।  
ईतीनिपातेन अवुट्टिकाय वा,  
न किञ्चिं विन्दति ततो फलागमं ॥

३. “अथत्कारानि करोन्ति भतुसु,  
आसं पुरक्खत्वा नरा सुखेसिनो ।  
ते भतुरत्था अतिगाल्हिता पुन,  
दिसा पनस्सन्ति अलङ्क किञ्चनं ॥

४. “जहित्वा धञ्चञ्च धनञ्च आतके,  
आसाय सगाधिमना सुखेसिनो ।  
तपन्ति लूखम्बिं तपं चिरन्त,  
कुम्भमगमारूह परेन्ति दुर्गति ॥

४. “आसाविसंवादिकसम्मता इमे,  
आसे सुधासं विनयस्सु अत्तनि ।  
न तादिसी अरहति आसनूदकं,  
कुतो सुधा गच्छ न मयह रुचसी’ति ॥”

अर्थ —

१—“धनको खोजिगरी आशा लिएर व्यापारीहरु नीका चढेर  
समुद्रपारी पनि जान्छन् । कहिलेकाहिं उनीहरु समुद्रमा डुब्खन् पनि ।  
थन विनाशभई उनीहरु विनष्ट भएर आउँछन् ।

२—“आशा लिएर ने किसानहरु खेत जोत्थन्, उपाय गरी बिऊ  
रोप्थन् । अनावृष्टिले गर्दा वा धानमा रोग लाग्नाले त्यसबाट उनीहरुले  
केही फल पाउँन सक्दैनन् ।

३—“सुखकामी मानिसहरु आशा लिएर ने युद्धमा आफ्नो  
मालिकको सेवा गर्नुन् । स्वामीकोनिमित्त मरिमेटी कामगर्ने उनीहरु  
युद्धद्वारा पीडित भई केही नपाई यताउता भागेर जान्छन् ।

४—“स्वर्गको इच्छागर्ने सुखकामी मानिसहरु धनधान्य र  
ज्ञातिबन्धुहरुलाई त्यागी हक्ष जीवन बिताई चिरकालसम्म तपस्या  
गर्नुन् । तर कुमार्गमालागी दुर्गंतिमा पुग्छन् ।

५—“हे आशे ! तिमी फूठबादी ह्वौ । हे आशे ! सुधाभोजनको  
आशालाई छाडिदेउ । त्यस्तालाई आसन र पानी त दिन योग्य छैन भने  
कहाँबाट सुधाभोजन ! जाऊ, तिमीलाई म रुचाउँविन ।”

उसले प्रतिक्षेप गरेपछि उ पनि उहीं अन्तर्धान भई । त्यसपछि  
अद्वास्थङ्ग कुरा गर्दे गाथा भन्यो—

“दद्वलमाना यससा यसस्सिनी,  
जिघञ्जनामवृयनं दिसं पति ।  
पुच्छामि तं कञ्चनवेलिलिविग्गहे,  
आचिकख मे त्वं करमासि देवता'ति ॥”

अर्थ—

“हे यशले यशस्त्वनी भई तेजिली भएको ! हे दिशामा  
उभिहएको तिरस्कृत नाम भएको ! हे स्वर्णवर्ण ! तिमीसोग म सोधदछु  
कि तिमी कुनचार्हि देवी ह्वौ ?”

त्यसपछि उसले गाथा भनी—

“सद्धाहं देवी मनुजेसु पूजिता,  
अपापसत्तूपनिसेविनी सदा ।  
सुधाविवादेन तवन्तिमागता,  
तं मं सुधाय वरपञ्च भाजया'ति ॥”

अर्थ—

“म मनुष्यहरूमा पूजिता श्रद्धा’ भन्ने देवी हुँ । म सेहै निष्पापी  
पुरुषहरूको साथमा बस्छु । सुधाभोजनको विवादको कारणले म तिमी-  
कहाँ आएकी हुँ । हे थेष्ठ-प्राज ! मलाई सुधाभोजन देऊ ।”

अनि कोस्त्रियले जप्तको वचन भए पनि विश्वासगरी तदनुसार  
काम गर्दा कर्तव्यभन्दा पनि धेरेजसो अकर्तव्य नै प्राणीहरू गर्छन् । त्यो  
जम्मै तिमीले नै गराएकी ह्वौ ” भनो यसो भन्यो —

१. “दानं दमं चागमथोपि संयमं,

आदाय सद्वाय करोन्ति हेकदा ।

थेयं मुसाकूटमथोपि पेसुणं,

करोन्ति हेके पुन विच्चुता तया ॥

२. “भरियासु पोसो सदिसीसुपेक्खवा,

सीलूपपञ्चासु पतिव्वतासु ।

विनेत्वा छन्दं कुलधीतियासुपि,

करोति सद्धं पन कुम्भदासिया ॥

३. “त्वमेव सद्धे परदारसेविनी,

पापं करोसि कुसलमिष रिच्चसि ।

न तादिसी अरहसि आसनूदकं,

कुतो सुधा गच्छ न मयह रुच्चसी’ति ॥”

अर्थ—

१—“ कहिले काँहि मानिस थ्रद्धाको कारणले दान, दम, त्याग र  
संयम गर्छन् । केरि कहिले काँहि तिम्बो कारणले चोरी, मृषा, छलकपट  
र चुइली पनि गर्छन् ।

२—“आप लेस्ते समान कुलकी आर्याप्रिति ओङ्का निएर पनि,  
रांसंवती सेसंप्रता तुंडा पनि कुम्भदासीको तुंडा कुनी कुलकुमारी प्रसिको  
अमलाई छाडी अहलाई सेवन गर्छन् ।

३—“हे अद्वे ! तिमी ने परदारगमन गर्ने ह्वौ । कुशलतालाई  
आडेर अकुशलता पनि गछधौ । त्यस्तालाई आत्मन र पानी त दिन योग्य  
चैन मने कहाँको सुधामोजन ! जाक, म तिबीलाई दधाउँदिन ।”

उ उहीं अन्तर्धान मई । कोसियले पनि उत्तरदिक्षातिर  
उभिहरहेको ‘हिरी’ सेव कुरागर्व बुइबटा गाथा भन्यो—

१. “जिवन्बरत्ति अरुणस्मि ऊहते,  
या दिस्सति उत्तमरूपबण्णनी ।  
तथूपमा मैं पटिभासि देवते,  
आचिक्ष मे त्वं कतमासि अच्छ्ररा ।

२. “काला निवाषेरिव अग्नजातिव,  
अनिलेरिता लोहितपत्तमालिनी ।  
का तिटुसि मन्दमिवावलोकयं,  
भासेसमानाव गिरि न मुञ्चसौ'ति ॥”

अर्थ—

१—“हे देवी ! रातको अन्यको अहनीदय समयमा जो उत्तम  
स्वप धारिनी ‘उषा’ देखिने हो मलाई तिमी त्यस्ते लाग्दछौ ?  
मन, तिमी कुनचाहि अप्सरा ह्वौ ?

२—“गर्भोंको याममा कालोमेघ जस्तै नयाँ खेतमा पलाएको  
फल जस्तै बतासले दलिरहेको रक्तवर्ण लता जस्तै मन्द मन्द हेरी  
उभिइरहेकी तिमी कोह्वौ ? लाग्छ कि तिमी भसेंग बोल्न चाहन्छौ,  
तर केही बोलिदनौ ।”

त्यसपछि उ भन्द्ये—

“हिराहं देवी मनुजेसु पूजिता,  
अपापसत्तूपनिसेविनी सदा ।  
सुधा विवादेन तवन्तिमागता,  
सा तं न सक्कोमि सुधम्पि याचितुः,  
कोपीनहृपा विय याचनित्यथाति ॥”

आर्थ—

“म मानिसहरूमा पूजिता ‘हिरी’ (=ही) भन्ने देवी हुँ ।  
निष्पापी मानिसहरूसेंग म संधै बस्छु । सुधाभोजनको विवादको कारणले  
म तिमीकहाँ आएकी हुँ । तैपनि म सुधाभोजन माथा सविदन किनकि  
माझु भनेको आइमाईहरूकोनिमित्त लाजले मर्नु जस्तै हो ।”

यो सुनेर तापसले दुइबटा गाथा भन्यो—

१. “धर्मेन जायेन सुगते लच्छसि,  
एसो हि धर्मो नहि याचना सुधा ।

तं तं अथाचन्तिभवं निमन्तये,  
सुधाय यम्पिच्छ्वसि तम्पि दम्मि ते ॥

२. “सा त्वं मया अज्ज सक्षिंह अस्समे,  
निमन्तिता कञ्चनवेलिविगग्हे ।  
तुवं हि मे सब्बरसेहि पूजिया,  
तं पूजयित्वान सुधम्पि अस्मयेति ॥”

आर्थ—

१—“हे सुपात्रे ! इमंपूर्वक र न्यायपूर्वक तिमीले नै पाउनेछ्यौ । सुधाभोजन नमाग्नुनै धर्म हो । अतः म तिमीलाई निम्त्याउंछु, सुधाभोजन मात्र होइन अरु पनि जो तिमी चाहन्दैछौ दिनेछु ।

२—“हे कञ्चनवणी शरीर भएकी ! आज तिमीलाई भेरो आश्रममा निम्त्याउंछु । सुधाभोजन मात्र होइन अरु रसहरूले पनि तिमीलाई पूजा गर्नु । यदि बाँकी रहेको खण्डमा म पनि सुधाभोजन गर्नेछु ।”

त्यसपछि यो अभिसम्बुद्ध गाथा हो—

१. “सा कोसियेनानुमता जुतीमता,  
अद्वा हिरि रम्मं पाविसियस्समं ।  
उदञ्जवन्तं फलमरियपूजितं,  
अपापसत्तूपनिसेवितं सदा ॥

२. “स्वखग्गहणा बहुकेत्थ पुणिता,  
अम्बा पियाला पनसा च किसुका ।  
सोभञ्जना लोटमथोपि पद्मका,  
केका च भञ्जा तिलका च पुणिता ॥
३. “साला करेरी बहुकेत्थजम्बुयो,  
अस्सत्थनिग्रोधमधूकवेतसा ।  
उद्दालका पाटलिसिन्धुवारिता,  
मनुञ्जगन्धा मुचलिन्दकेतका ॥
४. “हरेणुका वेलुका वेणुतिन्दुका,  
सामाकनीवारमथोपि चीनका ।  
मोचा कदली बहुकेत्थसालियो,  
पवीहयो आभुजिनो पि तण्डुला ॥
५. “तस्स च उत्तरे पस्से जाता पोक्खरणी सिवा ।  
अकक्कसा अपब्भारा साधु अप्पटिगन्धिया ॥
६. “तत्थ मच्छा सन्निरता खेमिनो बहुभोजना ।  
सिङ्गू सवञ्जा सकुला सतवञ्जा च रोहिता ।  
आलिगग्गरकाकिणा पाठीना काकमच्छका ॥
७. “तत्थ पक्खी सन्निरता खेमिनो बहुभोजना ।  
हंसा कोञ्चा मयूरा च चक्रवाका च कुकुहा ।  
कुणालका बहुचित्रा सिखण्डो जीवन्त्विजवका ॥

८. “तत्य पाण्डमायन्ति नानामिमण्डा बहू ।

सीहा व्यग्राहा वराहा च अच्छकेक्तरञ्ज्ञयो ॥

९. “पलासादा च गवजा महिसा रोहिता रुरु ।

एणेय च वराहा च गणिनो निञ्चसूकरा ॥

१०. “कदलिमिगा बहुचेत्य विलापा सूखकामका ।

छमागिरी पुष्ट विचित्र लुभ्यता ।

दिजसङ्ख्येविद्याति ॥”

### अर्थ—

१—“कोसियको आका पाई तेजिली शरीर भएको उ बालो  
सुसम्पन्न भएको, अनेक कलहरु भएको, आर्यहरुहारा प्रशंसित र निष्पाद  
मनुष्यहरुहारा सेवित आवश्यमा गई ।

२—“त्यही कलफूलहरु सुपुष्पित घिए र आप, विषाम, कलहर,  
पलांत, सोमडब्ल, लोह, पथ, केका, मझा र तिसका जल्ले रक्तहरु  
घमि घिए ।

३—“स्पर्हाई साल, करेरी, त्रेहे लमुनाका बहुहरु, वीमल, बर,  
मधुक, वेतसा, उद्दासक, पाटलि, स्तिष्ठुवार्मित, अनोदम सुगन्ध भक्तो  
मुचलिन्द र केतकका रक्तहरु घिए ।

४—“स्पर्हाई हरेणका, वेलु, डेण्डिन्दुरु, साम्पुक, नोबर, चरेनक,  
मोच, केरा, र भेरे प्रकारका धान्यकर्गंहरु घिए ।

५—“त्यसको उत्तरतिर कक्ष नभएको, अमेदघ तट भएको सुगन्ध गन्धित राम्रो पोखरी थियो ।

६—“त्यो अभयप्राप्त पोखरीमा धेरै खानाको साथ धेरै माछाहरू थिए । जस्तै—सिगु, सवडू, सकुला, सतवडू, रोहित, अलिघरक, काकिणि, पाठिना र काकमाछाहरू ।

७—“त्यहाँ अभयप्राप्त तथा धेरै मोजनप्राप्त चराहरू थिए । जस्तै—हेस, कन्याङ्कुरुङ्क, मयूर, चखेवा, कुकुह, कोइली, रंगविरंगी मालेमयूर र जोवंजीवकहरू ।

८—“त्यहाँ अनेक मृगगणहरू पानी पिउन आउँछन् । जस्तै—सिह, बाघ, बनेल, भालु, कोक र तरचुहरू ।

९—“त्यहाँ गेंडा, गवज, अर्ना, रोहित, रुहमृग, एणीमृग, बनेल, मोकर्ण र निकसूगुरहरू—

१०—“त्यहाँ कडलिमृग, धेरै विरालाहरू, ससकण्णक, ढुपाका पर्वतहरू, विचित्र फूलहरू, मधुरस्वरले कराइरहेका चराहरू र चराहरूका बयानहरू छन् ।”

यसरी सगादान्त्रे कोसियको आश्रमको बर्णना मर्नुभयो । अब ‘हिरी’ देवी त्यहाँ गएको आदि कारण दशाउतकोनिर्भस्तु भन्नुभयो—

१. “सा सुत्तचा नीलदुमाभिलम्बिता,  
विज्ञु महामेघरिवानुपज्जय ।

तस्सा सुसम्बन्धसिरं कुसामयं,  
 सुर्चि सुगन्धं अजिनूपसेवितं ।  
 अत्रिच्छकोच्छं हिरिमेतदद्रवि,  
 निसीद कल्याण सुखयिदमासनं ॥

२. “तस्सा तदा कोच्छगताय कोसियो,

यदिच्छमानाय जटाजिना धरो ।

नवेहि पत्तेहि सयं सहृदकं,

सुधाभिहासी तुरितो महामुनि ॥

३. “सा तं पटिगयह उभोहि पाणिहि,

इच्छब्रवी अत्तमना जटाधरं ।

हन्दाहमेतरहि पूजिता तया,

गच्छेय्य ब्रह्महे तिदिवं जिताविनी ॥

४. “सा कोसियेनानुमता जुतीमता,

उदीरिता वण्मदेन मत्ता ।

सकासे गन्तव्यान सहस्रचक्रयुनो,

अयं सुधा वासव देहि मे जयं ॥

५. “तमेन सब्कोपि तदा अपूजयि,

सहन्दा च देवा सुरकञ्चमुत्तमं ।

सा पञ्जली देवमनुस्सपूजिता,

नवम्हि कोच्छम्हि यदा उपाविसी'ति ॥”

अथ—

१—“ नीलवृक्षको शाखा समाती, महामेघद्वारा आमन्त्रित विजुली जस्त सुन्दर त्वचा भएकी उ बहाँ पुगी । अनि योग्य पवित्र कुशासनमाथि सुगन्धित मृगछाला विच्छिराई ‘हिरी’ लाई कोसियले भन्यो — ‘हे कल्याणी ! यो आसनमा सुखपूर्वक बस ।

२—‘आसनमा बसेको ‘हिरी’ को निमित्त जटाजिनधारी कोसिय महामुनिले दक्षिणोदक्षको साथ नयाँ पातमा स्वयं हतार हतार गरी सुधाभोजन लिएर आयो ।

३—“ अनि दुइहातले सन्तोषपूर्वक ग्रहण गरी उसले जटाधारी-लाई यस्तो भनी—अहिले तिमीद्वारा पूजित भए, हे ब्रह्म ! अब म विजयी भई स्वर्गलोकमा जानेछु ।

४—“ अनि कोसियबाट अनुमति पाई सहस्रनेत्र शक्रकहाँ गई वर्णमदले मत्त भएकी उसले यस्तो भनी — ‘हे वासव ! यो सुधाभोजन हो, अब मलाई ‘जय’ दिनुहोस् ।

५—“ अनि शक्रले पति देवताहरूसँगै सुरक्षालाई पूजा गरे । जब उ नयाँ आसनमा बसी तब देवमनुष्यहरूले पति पूजा गरे ।”

यसरी उसको पूजा गरी शक्रले सोचनथाले—के कारणसे कोसियले अहलाई नदिई यसलाई सुधाभोजन दिएको होला ? यो कारण जानकोनिमित्त उनले केरि मातलीलाई पठाए । यसको अर्थ अकाशपादं शास्ताले भन्नुभयो—

“तमेव संसी पुनरेव मातर्लि,  
 सहस्सनेत्तो तिदसानमिन्दो ।  
 गन्तवान् वाक्यं मम ब्रूहि कोसियं,  
 आसाय सद्वाय सिरिया च कोसियं,  
 हिरी सुधं केन मलत्थ हेतुना’ति ॥”

अर्थ—

“सहखनेत्र भएका देवेन्द्रले केरि मातलीलाई भने— कोसिय-  
 कहाँ गई मेरो वचनले यसो भन—‘हे कोसिय ! आशा, अद्वा र  
 श्रीले नपाई ‘हिरी’ ले सुधाभोजन किन पाई’ ?”

उनको वचन स्वीकार गरी उ वैजयन्त रथमा बसी गयो ।  
 यसो अर्थ प्रकाशपादे शास्ताले भनुभयो—

१. “तं सुप्लबत्थं उदतारयी रथं,  
 दद्वलमानं उपकिरिय सादिसं ।  
 जम्बोनदीसं तपनेय्य सञ्जिभं,  
 अलङ्कृतं कच्चन चित्सन्तिकं ॥

२. “सुवण्णचन्देथ वहू निपातिता,  
 हत्थि गवस्सा किकिव्यग्घदीपियो ।  
 एणेय्यका लङ्घीमयत्थ पकिखयो,  
 मिगेत्थ वेलुरियमया युधायुता ॥

३. “तत्यस्सराजहरयो अयोजयुः,

दस सतानि सुसुनाग सादिसे ।

अलङ्कृते कञ्चनजालुरच्छदे,

आवेलिने सदगमे असंहिते ॥

४. “तं यानसेदुः अभिरुद्ध मातली,

दसदिसा इमा अभिनादयित्थ ।

नभञ्च सेलञ्च वनस्पतीनिच,

ससागरं पव्यथयित्थ मेदिनं ॥

५. “सखिष्पमेव उपगम्म असम्म,

पावारमेकंसकतो कतञ्जलि ।

बहुस्मुतं वद्धं विनीतवन्तं,

इच्छब्रवी मातलि देवनाराहणं ॥

६. “इन्दस्स वाक्यं निसामेहि कोसिय,

द्वूतो अहं पुच्छति तं पुरिन्ददो ।

आसाय सद्वा सिरियाच कोसिय,

हिरी सुध केन मलत्थ हेतुनाति ॥”

अर्थ—

१—“अनि सुखपूर्वक जानकोनिमित्त उसले काञ्चनमय मूष्टरत्नले  
युक्त, सबै परिष्कारहरू भएको रथ हावन तयार गन्यो ।

२—"त्यस रथमा वेरे सुवर्णमय अम्रमहरू, हासी, गोद, व्याघ्र, चितुवा, एणीमृगहरू तथा वेदुर्येष्य पक्षीहरू थिए ।

३—"त्यसमा एकहजार बलबान् हातीहरू ओतिएका थिए । आवाज दिनासाथ जान तयार थिए ।

४—"त्यस्तो श्रेष्ठ मनमा लक्षी आकाश, सर्वत, ऊंचल, सागर आदि दशदिशा गुरुजायमान गाहे लक्षणी गम्भीर ।

५—"उ छाँडे मं आधममा गुम्भो । अलि आप्तो विव्यवस्त्र एकांश गरी हातजोडी बहुभूष, गुणभूष, विनीतवाल् देवदाहुणसाई यातडीले यस्तो जन्यो—

६—"हे कोसिय ! इन्द्रको वचन सुन । म उनको दूत हूँ । इन्द्र सोऽवध्यन् कि आशा, अद्वा र श्री हृदाहृदै पनि किन 'हिरी' ले सुधामोजन पाई ?"

उसको वचन सुनी उसले गाया भन्यो—

"अन्धा सिरी मं पटिभाति मातलि,  
सदा अनिच्छा पन देवसारथि ।  
आसा 'विसंवादिकसम्मता हि मे,  
हिरी च अरियम्हि गुणे पतिटुता'ति ॥"

**अर्थ—**

"हे मोतडी ! मलाई लाग्य कि 'श्री' मनेकी अखोही ।

हे देवसारथी ! मलाई लाग्छ कि 'श्रद्धा' अनित्य हो । 'आशा' असत्यवादी सम्मत छे र 'हिरी' चाहिं आयंधमंमा प्रतिष्ठिता छे ।"

अब उसको गुण घर्णनागदै भन्यो—

१. "कुमारियो याचिमा गोत्तरक्षिता,

जिणा च या या च सभतुइत्थियो ।

ता छन्दरागं पुःसेसु उगतं,

हिरिया निवारेन्ति सचित्तमत्तनो ॥

२. "सङ्गामसीसे सरसत्तिसंयुते,

पराजितानं पततं पलायिनं ।

हिरिया निवत्तन्ति जहित्वा जीवितं,

ते सम्पटिच्छन्ति पुनाहिरीमना ॥

३. "वेला यथा सागरवेगवारिणी,

हिरायं हि पापजनं निवारणी ।

तं सब्बलोके हिरिमरियपूजितं,

इन्द्रस्स नं वदेय्य देवसारथी'ति ॥"

आर्थ—

१—" जो गोत्ररक्षिता कुमारी हो, जो विद्यवी हो, जो स-स्वामी स्त्री हो—यी सबैको मनमा जब रागचित्त उत्पन्न हुँदै तब 'हिरी' ले नै त्यस चित्तलाई रोकदछ ।

२—‘बाँग र विविध आयुधको बीच युद्धमा पराजित भई आगेर जान लागेको बेलामा ‘हिरी’ को कारणले नै ज्यान त्यागी फर्केर आपनो आलिकलाई बचाउँदछ ।

३—“जस्तै समुद्रको तटले सागरको लहरलाई रोक्छ त्यस्तंगरी ‘हिरी’ ले पापबाट रोकदछे । सबै लोकमा आर्यजनहारा ‘हिरी’ पूजित छे । हे देवसारथी ! यही कुरा इन्द्रलाई भनिदिनू ।”

यो सुनेर मातलीले गाथा भन्यो—

“को ते इमं कोसिय दिट्ठिमोदहि,  
ब्रह्मा महिन्दो अथवा पञ्चापति ।  
हिरायं देवेसु हि सेतुसम्मता,  
धीता महिन्दस्स महेसि जायथा'ति ॥”

अर्थ—

Dhammadigital.Digital

“हे कोसिय ! यस्तो विचार तिमीलाई कसले दियो ? ब्रह्माले, महेन्द्रले अथवा प्रञ्चापतिले ? महेन्द्रकी छोरो ‘हिरी’ (=ही) ले तिमीबाट सुधाभोजन पाएदेखि उ देवताहरूको बीचमा श्रेष्ठ सम्मत भई ।”

उसले यस्तो भन्दा भन्दे त्यसै क्षणमा कोसियको अन्तिम अवस्था आइपुग्यो । अनि मातलीले “हे कोसिय ! तिचो आयु-संस्कार क्षीण भयो । दानकार्य यनि सम्पन्न भयो । अब मनुष्यलोकमा

असेर के गँड़ौ ? आऊ, देवलोकमा जाओ ! ” भनी रथर्हा लैजाने विचार गरी गाया भन्यो—

“हन्देहिदानि तिदिवं समकक्षम,  
रथं समाख्यह ममायितं इमं ।  
इन्दोच तं इन्दसगोत्त कहुति,  
अज्जेव त्वं इन्दसहव्यतं वजाति ॥”

अर्थ—

“हन्त ! आऊ, मैले ल्याएको यो सुन्दर रथमा बसी देवलोकमा जाओ । तिम्रो पूर्वजन्मको सगोत्र इन्द्रले तिम्रो प्रतिक्षा गरिरहेका छन् । आजे तिमोलाई इन्द्रको महवासमा पुन्याउनेछु ।”

यसरी उसले कोसियसँग कुरा गरिरहेको बेलामा कोसिय अनुभई औपयातिक देवपुत्र भई रथमा बस्यो । अनि मातलीले उसलाई शक्रकहाँ लायो । उसलाई देखेर प्रसन्नभई शक्रले आपनो छोरी ‘हिरीदेवी’ लाई उसको अप्रमहिषी बनाइदिए । उसको ऐश्वर्य अहान थियो । यो अर्थ बुझ्नुभई ‘थेष्ठ जनको कर्म वसप्रकार विशुद्ध कुन्ध’ भन्नुहुँदै शास्ताले अन्तिम गाया भन्नुमयो—

“एवं समिज्ञन्ति अपापकम्मिनो,  
अथो सुचिण्णस्स फलं न नस्सति ।  
ये केचि मद्वक्षु सुधायभोजनं,  
सब्बेव ते इन्दसहव्यतं गता’ति ॥”

**अर्थ—**

“यसरी निधपायीको कर्म सफल हुँथ । सुखिलिंगमेंको कर्म  
मात्र हुँदेन । जसले सुधामोज्ज्ञको असुमोदन गरे तो सकै पनि इन्द्रको  
सहकरणमा पुगे ।”

शास्ताले यो धर्मवेशना ल्पाउनुभए “मिल्हौं ! अहिले मात्र  
होइन अघि पनि अदानी भई ठूलो कंजूस भएको बेलामा मैले ने यसलाई  
दमन गरेको चिए” मनी जातक समाधान गर्नुभयो ।

“त्यसबहत ‘हिसी देवता’ उत्पलब्धणी चिई र कोषिख  
चाहि दानपति चिक्कु चियो । पञ्चशिख अनुरुद्ध, मातडी आमत्य,  
सूर्य कस्यप, चन्द्र मौद्गुल्यायन, नारद सारिपुत्र र शक चाहि  
म ने चिए” मनी भन्नुभयो ।

## २६. सूकर जातक (१५३)

“चतुष्पदो अहं सम्माति...” भन्ने यो गाथा जेतवनमा बसिरहनुभएका शास्ताले एक बूढो स्थविरको कारणमा बताउनुभएको हो ।

### वर्तमान कथा

एकदिन रातमा धर्मदेशना भइरहेको बेलामा शास्ता गन्धकुटीको द्वारसेँगेको मणिमय भन्याँडमा उभिई मिक्षुसंघलाई सुगतोयाद दिई गन्धकुटीमा मिच्छिनुभयो । त्यसबेला तथागतलाई बन्दना गरी धर्मसेनापति आफ्नो परिवेणमा जानुभयो ।

महामौद्गल्यायन पनि परिवेणमा न आउनु भई एकदिन विश्वाम गरी स्थविरकहाँ गई प्रश्न सोधनुभयो । आकाशमा चन्द्रमा प्रकट भए जस्तै गरी सोधे सोधेका प्रश्नहरूको उत्तर धर्मसेनापतिले दिनुभयो । चारे परिषद् धर्मश्वरण गरी बसिरहे ।

१. जा. पा. I. पृ. ३४: सूकरजातक, नं. १५३, अ. क. I-II.

पृ. ३८६.

अनि त्यहाँ एक बूढो स्थविरले सोचनथाहयो—“ यदि मैले यो परिषद्को बीचमा सारिपुत्रसँग गोलमाल गरी एक प्रश्न सोधें भने यो परिषद्ले मलाई ‘बहुश्रुत रहेछ’ भन्ने ठानी मेरो सत्कार र सम्मान गर्नेछ ।” यति सोची परिषद्को बीचबाट उठी स्थविरकहाँ गई एक छेउमा उभिई “आवुसो ! सारिपुत्र ! हामी पनि तपाइसंग एउटा प्रश्न सोधन चाहन्छौं । हामीलाई पनि समय दिनुहोस् र तपाइको निर्णय पनि दिनुहोस् भन्दे—“बाँडेको ने नबाँडिएको, निश्चह गरेको ने निश्चह नगरिएको र विशेषता नै अविशेषता हो ?” भनी सोधयो ।

उसलाई हेरेर स्थविरले “ यो बूढो पनि छ र इच्छाको वशमा पनि छ, यो तुच्छ र केही जान्दैन ” भन्ने सोची उसंग केही नबोली लज्जित भई पंखा<sup>१</sup> राखी आसनबाट ओल्हीं परिवेणमा जानुभयो । महामौद्रगल्यायन स्थविर पनि आपनो परिवेणमा नै जानुभयो । मानिसहरूले उठी “समात यो दुष्ट बूढोलाई ! हामीलाई मधुर धर्मश्रवण गर्न दिएन ” भनी उनीहरूले लखेटे । उ भागेर जाँदा विहारको छेउमा भाँचिएको फलेक भएको चर्पीबाट लडी गुहमा लटपटिएर उठ्यो । उसलाई देखेर मानिसहरू घृणागर्न आले र शास्ताकहाँ गए ।

उनीहरूलाई देखेर शास्ताले “ उपासकहो ! केहो ? असमयमा आयो नि ?” भनी सोधनुभयो । उनीहरूले सो कुरा बताए ।

१. त्यसव्यत धर्मदेशना गर्दा हातमा पंखा लिने चलन थियो । आजकल पनि लंकामा यस्तै चलन छ ।

शास्ताले “ उपासकहो ! अहिले मात्र यो बूढो फूलेर आपनो बल नजानी महाबलवान्‌सेंग क्षण्डा गरेर गुहुमा लटपटिएको होइन अघि पनि यो फूलेर आपनो बल नजानी महाबलवान्‌सेंग क्षण्डा गरेर गुहुमा लटपटिएको थियो ” भनी भन्नुहुँदा उनीहरूले सो कुरा बताउनहुन प्रार्थना गरेपछि पूर्वजन्मको कुरा बताउनु भयो ।

### अतीत कथा

अतीत समयमा बाराणशीमा ब्रह्मादत्तले राज्य गरिरहेको देलामा हिमालय प्रदेशको पर्वत गुफामां सिंह योनिमा जन्मेका बोधिसत्त्व बास बसे । त्यसको आसपासको एक तलाउको आध्य लिई धेरै सूगुरहरू बसेका थिए । सोही तलाउको आध्य लिई तपस्वीहरू पनि पर्णशालाहरूमा बस्दथे ।

अनि एकदिन सिंहले भेसी र हस्तनीहरूमध्ये कुनै एकलाई मारी भरिपूर्ण मासु छाई तलाउमा ओलर्ही पानी विहु उबिलरहेको थियो । त्यसबखत एउटा मोटो सूगुर त्यो तलाउको आसपासमा चरिरहेको थियो । सिंहले उसलाई देखेर “ अर्को दिनमा यसलाई खानुपर्छ, मलाई देखेर फेरि उ नआउन सक्छ ” भनी उ नआउने डरले तलाउबाट मायि उक्लेर एक छेउ लागेर जान थाल्यो । सूगुरले देखेर “ मलाई देखेर भयले नजिकमा आउन नसकी डरले यो भागेर जाँदैछ । आज यो सिंहसेंग लड्नुपर्छ ” भनी टाउको उठाई उसलाई लड्नको-निमित्त आह्वान गर्दै पहिलो गाथा भन्यो —

“अनुपदो अहं सम्ब त्वमिप सम्भ चतुप्पदो ।  
एहि सीह निवत्स्कु किम्नु जीतो पलायसी’ति ॥”

अर्थ—

“हे सौन्य ! म पनि छीपाया हुँ र तिमी पनि छीपायाहुँ ।  
हे सिंह ! फकेर आऊ, किन डराई भागेर जावेष्टो ?”

उसको कुरा सुनी—“सौन्य सूगुर ! आज तिमीसंग युद्ध हुने  
चाहे । आजको सातहे विनमा यसे ढाढ़ेमा युद्ध हुनेष्टु ।” भन्दे सिंह फकेर  
मग्यो ।

“सिंहको साथ सहभाइ ॥” उनीं सम्मोवधारी यो उपर्युक्त  
आपात नातिश्चरहुलाई तुनायी ।

उसको कुरा सुनी उनीहुँ नयमीत भई “अब तिमीले हामी  
सबैलाई विनाश गराउनेछौं । आपनी बललाई नजानी सिंहको साथ  
लड्न चाहन्दै ।” सिंह आएर हामीं सबैको उद्यान लिने छ । दुस्राहास  
कोम भयर ” भनी भनी ।

अनि उ नयमीत भई “अब के गर्दै त ?” भनी सोहयो ।

समुद्रहरूको “यो तप्त्यवैष्णवको विकार बल्के ठाउँमा गर्दै तात्परिका-  
सम्बल्पो कुहेको गुहुमा तिक्को गरीर लटपटाई गोसेर कुकाई सातो  
विनकर सीतको पानीले मिजाई सिंह आउनुक्किंदा असमर्जिन नै अद्यै  
हावा बहने ठाउँ जानी हावा बहने ठाउँको उमिखर बस । सुधर सक्का

चाहने सिहले तिच्छो शरीर सुंघी तिमीलाई विजयी बनाइ जानेछ ”  
भनी भने ।

उस्तै गरी सातौ दिनमा उ त्यहाँ उभिइरह्यो । सिहले उसको  
शरीरको दुर्गन्ध सुंघी गुह्ले लटपटिएको भने जानी “ सौम्य सूगुर !  
तिमीले राङ्ग उपाय गन्यौ । यदि तिमी गुह्मा नलटपटिएको भए  
यहिं ने तिच्छो ज्यान लिने थिए । अब म तिच्छो शरीरलाई न मुख्ले  
टोक्न सक्छु, न त खुट्टाले प्रहार गर्न सक्छु; तिमीलाई ने विजयी  
बनाइदिन्छु ” भन्द दोश्रो गाथा भन्यो —

“असुचि पूतिलोमोसि दुर्गन्धो वासि सूकर ।  
सचे युजिक्तुकामोसि जयं सम्म ददामिते’ति ॥”

**आर्थ—**

“ हे सूगुर ! तिच्छो रौं घृणायुक्त फोहर छ र तिच्छो शरीरबाट  
दुर्गन्ध आउदै छ । हे सौम्य ! यदि तिमी युद्ध गर्न चाहन्छी भने  
तिमीलाई ने विजयी बनाइदिनेछु । ”

यति भनी सिह फर्केर आपनो खाना लिई तलाउमा पानी पिई  
पर्वतको गुफामा ने गयो ।

सूगुरले पनि “सिहलाई मैले जितें ” भनी आपना नातेदारहूललाई  
भन्यो । उनीहूँ भवसीत भई अर्को कुनै दिनमा आई “ सिहले हामी

सबैको ज्यान लिनेछ ” भन्ने विचारले भागेर अर्के ठाउँमा गए ।

शास्ताले यो धर्मदेशना ल्याउनुभई जातक समाधान गर्नुभयो ।

“ त्यसबछत सूगुर हुने बूढो थियो र सिह चाहि म नै थिए ”  
भनी भन्नुभयो ।



Digitized by srujanika@gmail.com

## २७. चतुमट्ट जातक(१८७)

“उच्चे विटभिमाहयहा’ति...” भने यो गाथा जेतवनमा बसिरहनुभएका शास्ताले एक बूढो भिक्षुको कारणमा बताउनु भएको हो ।

### वर्तमान कथा

एकदिन दुइ अप्रभावकहरू परस्पर प्रश्नोत्तर गरी बसिरहेको बेलामा उनीहरूकहाँ गई तेथ्रा पुरुष भई बसेर एक बूढो भिक्षुले “ भन्ते ! हामी पनि तपाइहरूसंग प्रश्न गर्नेछौं र तपाइहरूले पनि आप्नो शंका लागेको कुरा हामीसंग सोध्नुहोस् ” भनो भन्यो ।

उ प्रति घृणा गरी स्थविरहरू उठेर गए । स्थविरहरूको घर्मकथा मुन्नकोनिमित्त भेला भई बसिरहेको परिषद्को सभा भंग भएपछि परिषद् शास्ताकहाँ गयो । शास्ताले “ किन असमयमा आएका ह्वौ ? ” भन्ते सोध्नुभएपछि उक्त कुरा बतायो ।

१. जा. पा. I. पृ. ४५: चतुमट्टजातक, नं. १८७, अ. क. I-II.

पृ. ४५१.

शास्ताले "मिल्हो ! अहिले मात्र यसमाथि धूमा गरी केही अबोली सारिपुत्र मौद्गल्यायनहरू उठेर गएका होइनन् अघि पनि गएका थिए" भनी भनुभई पूर्वजन्मको कुरा बताउनु भयो ।

### अतीत कथा

अतीत समयमा बाराणशीमा ब्रह्मदत्तके राज्य गरिरहेको बेलामा बोधिसत्त्व जंगलका दुःखदेवता जएका थिए । दुइ हुंस-बच्चाहरू चित्रकूट पर्वतबाट निस्की त्यो दुष्टमा बसेर गोधर छोड्न जान्न्यै । फर्केर आउंदा पनि सोही इहमै विश्वाम गरी चित्रकूटमा जाने गर्दै । समय बित्दै गएपछि बोधिसत्त्वसँग उनीहरूको विश्वास भयो । अनि जाँदा पनि आउंदा पनि परस्पर कुशलक्षेम कुरा गरी धर्मकथा सुनाएर आन्दै ।

एकर्त्तव्य-खल्को दुष्पेमा हसी बोधिसत्त्वसँग उनीहरूसे कुरा गरिरहेको बेलामा त्यस रक्षसति इमिर्द्दी ती हुंस-बच्चाहरूसँग कुरागर्दै घोडा स्पालले पहिलो गाथा भन्यो—

"उच्चे विटभिमारुह मन्तयब्बो रहोगता ।

"नीचे ओरुह मन्तब्बो मिगराजापि सोस्सती'ति ॥"

### अर्थ—

"रक्षसमाथि बसी रहस्यमय रूपले कुरागर्दै छो । तल आएर

कुरा गर ताकि मृगराजाले<sup>१</sup> पनि सुन्न पाउनेछ ।”

घृणा गरी हंस-बच्चाहरू उडेर चित्रकूटमा ने गए । उनीहरू गइसकेपछि स्याललाई बोधिसत्त्वले दोशो गाथा भने—

“यं सुपण्णो सुपण्णेन देवो देवेन मन्तये ।

कि तत्थ चतुमट्टस्स विलं पविस जम्बुका’ति ॥”

अर्थ—

“चराले चरासँग र देवताले देवतासँग कुरा गरिरहेकोमा चारप्रकारको<sup>२</sup> दोष युक्त तं स्याललाई के भयो र ? जातं स्यालभित्र पस् ।”

शास्ताले यो धर्मदेशना ल्याउनुभई जातक समाधान गर्नुभयो ।

“त्यसबछत बूढो भिक्षु स्याल थियो । दुड हंस-बच्चाहरू सारिपुत्र र मौद्रगल्यायन थिए । वृक्षदेवता चाहि म नै थिए” भनी भन्नुभयो ।

१. आफूलाई नै लक्षगरी यहाँ ‘मृगराजा’ भनिएको हो ।

२. शरीर, जाति, स्वर तथा गुणलाई चारप्रकार भनिएको हो ।

## २८. कस्तपमन्दिय जातक (३१२)

“अपि कस्तप मन्दिया”ति...” भन्ने यो गाथा ऐतबनभासिंहद्वयमणका शास्ताढे एक दूढो मिशुको कारणमा बहाड्नु मरेको हो ।

### बर्तमान कथा

कामविवायको दुष्परिचामलाई देखी शास्ताकहाँ प्रदर्जित भई कमस्थान (—ध्यान) मा सागेर चिरकाल नवित्वं आइस्तीवासी एक कुलपुत्र बरहूत्यमा पुग्यो । पछि उसको आमा मरी । अगि आमा मरेपछि उसले पिताकाहाँ र कान्थो भाइसाई प्रदर्जित गरायो र उनीहरू ऐतबनमा बसे । बर्द्यासको समय बाएपछि खीबरादि प्रत्यक्षको कुलकर्ता सुनेर एडटा नाडेको आवासमा गई तीन जनाले त्यहीं बर्द्यास गरे । बर्द्यास तिद्विएपछि ऐतबनमे कर्के ।

१. बा. पा. I. पृ. ३१: कस्तपमन्दियजातक, नं. ३१२, अ. क. III.  
पृ. ३६.

“आमणेर ! स्थविरलाई विश्राम गराउँदै विस्तारैसेंग ल्याऊ । अगाडि गएर म चाहि परिवेण सफा, सुधार गर्नेछु” भनी तरुण भिक्षु जेतबनमा गयो । बूढो भिक्षु विस्तारैसेंग आउँदैथ्यो । अनि आमणेरले शीरले घचाडेको जस्त गरी “भन्ते ! जाऊ जाऊ” भन्दै जबरजस्ती गरी हिडाउँदैथ्यो । “आपनो अधीनमा राखी मलाई ल्याउँछौ” भनी फर्को थेर पुनः शुरुवैख आउँदैथ्यो । यसरी आपसमा उनीहरू क्षणडा गर्दा गर्दै सूर्यास्त भयो । अङ्घारो भयो । अकाले चाहि परिवेण बढारी पानी राखी सकदा पनि उनीहरू आएको नदेखेर चिराक लिएर बाटो हैनं जाँदा उनीहरू आइरहेको देखेपछि “किन अबेर भएको ?” भनी सोध्यो । बूढोले उक्त कुरा बतायो । उसले ती दुवेजनालाई विश्राम गराउँदै विस्तारैसेंग ल्यायो । त्यसदिन बुद्धोपस्थानमा जाने समय भएन । अनि दोधो दिन बुद्धोपस्थानमा गई बन्दना गरी बसिरहेकासेंग शास्ताले “कहिले आयो ?” भनी सोध्नुभयो ।

“भन्ते ! हिजो !”

“हिजो आएर आज बुद्धोपस्थानमा आएको त ?”

“हो, भन्ते !” भनो उसले उक्त कुरा सुनायो । शास्ताके बूढो भिक्षुलाई निन्दा गर्नुभई “यसले (आमणेरले) अहिले मात्र यस्तो काम गरेको होइन अघि पनि गरेकै थियो । अहिले चाहि यसले तिमीलाई कष्टदियो । अघि पनि पष्ठितहरूलाई कष्टदिएकै थियो” भनी भन्नुहुँदा उसले सो कुरा बताउनहुन प्राथना गरेपछि पूर्वजन्मको कुरा बताउनु भयो ।

## अतीत कथा

अतीत समयमा बाराणशीमा ब्रह्मदत्तले राज्य गरिरहुको  
बेलामा काशी निर्गमको बाह्यणकुलमा बोधिसत्त्व जन्मेका थिए ।  
उनको दैर्घ्य पुरोपच्छि उनको आमा मरिन् । अनि आमाको शरीरकृत्य  
गरी महीना आधामहीना बिर्तपछि घरमा भएको थिन दानोदै बाबुलाई  
र कान्धो भाइसाई लिएर उनी हिमवन्त प्रवेशमा देवताले दिएको  
बलकल लिएर अविर्भव अनुसार प्रवतित भई मूल कलाफलहरु र  
पिकाटन्द्वारा जोखन यापन गरी रमणीय बन्दुष्ठमा बसे । वर्षाको  
समयमा भूतलबाट चानी पर्वा हिमालतिर कन्दमूल खज साक्षिदेव थियो ।  
फलाफल र पातहरु पनि कर्वे । तापसहरु खरेजसो हिमालतिरबाट  
झल्हा भनुठ्यपदमा बस्दथे । त्यसबाट पिता र कान्धो भाइसाई लिएर  
बोधिसत्त्व पनि भनुठ्यपदमा बसो हिमालतिर फलाफलहरु कलेपछि  
फेरि तो दुबेलाई लिएर हिमालतिरको अस्त्रमो बालककी नजिक  
आइपुग्या सुर्यास्त भएपछि “तिमीहरु विस्तारेसंग आउन् । म अगाडि  
गई आश्रम सफा, सुग्धर गनेंछु” भनी उनीहरूलाई छाडेर गए । बाबुसेम्ये  
विस्तारेसंग गइरहुकी डेलामी ईयामी तापसले उसकी कम्मरेपा टाङ्गालोमे  
स्थाप्याहो “जाँड जाँड” भनी उसलाई बबराइस्तीसंग हिमालैर्व्यो ।  
“जाँडमी इच्छा अनुसार तिमीं मलाई ल्याउँदै छी” भनी झुटो खार  
लार सुखोख आउद्यो । यसौरी उनीहरु छाडी गरेगाह झर्खरी  
भद्रीन ।

पर्णशासामा बढारी, चानी राजी चिराक लिएर बोधिसत्त्वले

बाटो हेने आउदा उनीहरूलाई देखेपछि “अहिलेसम्म के गरिरहेका ह्यो ?” भनी सोधे । स्थानो तापसले पिताले गरेको कुरा बतायो । बोधिसत्त्वले दुखेलाई विस्तारैसँग लगे । अनि परिष्कारहरू राखी पितालाई नुहाई, पाउधुने, तेलघस्ने र पिठ्यौमिच्छे आदि काम गरिसके-पछि गोलको मकल राखी थकाइ मेटिएपछि पितालाई बसाली “तात ! तरुण केटाहरू भनेका माटाका भाँडाहरू जस्तै एकैछिनमा फुट्छन् । एकचोटि फुटेपछि फेरि जोडन सकिन्न । उनीहरूले गालि गरे पनि परिभाष गरे पनि बूढा हुनेहरूले नै सहन सक्नुपर्छ” भन्दै पितालाई अववाद गरी उनले यी गाथाहरू भने—

१. “अपि कस्सप मन्दिया युवा सपति हन्ति वा ।

सब्बन्तं खमते धीरो पण्डितो तं तितिक्खति ॥

२. “सचेपि सन्तो विवदन्ति खिष्पं सन्धीयरे पुन ।

बाला पत्ताव भिजन्ति न ते समथमज्ञगू ॥

३. “एते भिय्यो समायन्ति सन्धि तेसं न जीरति ।

यो चाधिपन्नं जानाति यो च जानाति देसनं ॥

४. “एसोहि उत्तरितरो भारवाहो धुरन्धरो ।

यो परेसाधिपन्नानं सयं सन्धानुमरहतीति ॥”

अर्थ—

१—“हे कश्यप ! मन्दबुद्धि भएको युवाले गालि गरे पनि पिटे-पनि धीर पण्डितले ती सबै कुरा सहन्छ ।

२—"सज्जनले कहाडा गरे पनि उनीहुङ्को मेलमिलाए चाहि हुन्थ। बालमूर्खहुङ्क चाहि माटाका भाँडाहुङ्क के चाहि छुट्टान र तिनीहुङ्कको मेलमिलाप पनि द्रुत सक्दैन।

३—"जसले अकालाई गरेको बोब देखदैन र जसले त्यो बोबलाई स्वीकार गरी आमा माणेलाई आमा दिख्छ—यस्ता दुर्बंधको मेलमिलाए हुन्थ र मित्रता पनि दुर्बंध हुन्दैन।

४—"जसले डसरीसर मैत्री-भाव बहन गर्छ, अकको अपराध-लाई मैत्रीपूर्वक धारण गर्छ—त्यो मे धुरमधर हो।"

यसरी बोधिसत्त्वले पितालाई भववाद दिए। स्यहांतेहि उ पनि बास्तु सुदाहर भयो।

शास्ताले यो धर्मदेशमा ह्याउनुपर्याए जातक समाधान गर्नुपर्यो।

"स्यसबसत विता-तापस दूढो खेर चियो। स्यानो-तापस आमधेर चियो। पितालाई भववाद दिने चाहि न ते चिरे" भनी अनुभयो।

## २६. अहितुष्ठिक जातक (३६५)

“धुतोम्हि”ति...” भन्ने यो गाथा जेतवनमा बसिरहनु-  
भएका शास्ताले एक बूढो भिक्षुको कारणमा बताउनु भएको हो ।

### वर्तमान कथा

वर्तमान कथा चाहि माथि साहक जातकमा<sup>१</sup> उल्लेख  
भइसकेको छ । यहाँ पनि यसी बूढोले एउटा गाउँले केटोलाई प्रदर्जित  
शराई उसलाई गाली गर्द्यो र पिट्न पनि पिट्न्यो । केटोले भावेष  
चीवर छाड्यो । दोथो पटक पनि उसलाई प्रदर्जित गराई त्यस्तै गन्धो  
दोथो पटक पनि चीवर छाड्यो । फेरि भन्न आउंदा चाहि हेनै पनि  
चाहेन । भिक्षुहरूले धर्मसभामा कुरा उठाए—“आवुसो ! फलाना बूढो  
आपनो आमणेरसेंग बस्न पनि सबैदैन र उ नहुँदा पनि बस्न सबैदैन ।

१. जा. पा. I. पृ. १२०: अहितुष्ठिकजातक, नं. ३६५, अ. क. III.

पृ. १३७.

२. माथि पृ. ५८ मा हेनूँ ।

उसले उसको दोष देखेर केरि हेनं पनि आहेत । कुमारक आंहि सुहृदयीचे यिथो ।”

खल्लास अपनुभई “मिळाले । अहिंसे मध्ये तिमीकूळ के कुराह गरी बसिरहेका यिथो ?” भनी सोङ्नुहेवा “यो यो” भनी भनेपळि “मिळाहो । अहिले मात्र होइल अविपनि त्यो आमजेव सुहृदयीचे यिथो । एकमात्र विषय देखेपळि केरि हेनं पनि आहेवा । आणी भनुभई पूर्वजमाली कुण्डा बहुमतकू यावे ।

### वासित वाचन

वासित वाचनाः कालावधीमध्ये अवधारणेते यस्य बुरिरहेको देखावा यात् उडापाहेको कुण्डा जासेवल शोङ्निकूळको हेंग कुओङ्निकूळ असेही विदिक असामडक तात्त्वे । अमिक झाँदरकर्मी तिळमर्ह संग्रहमर्ह तपास्ती तिळ असेहा तिळासे । सांकेतिक वाचनावाचनीमाह वाचनाको व्येकात्मक वाचनविक एवं इंद्रदलमर्ह घास व्यापासकोणही झाली व इत्यक्षितवास्तु तिळात्मक तेकी तिळां । ईसे व्यापासीमे अंशवाचनमर्ह व्यापास-मोक्ष दियावे । वाचनविकायविह उत्तमत तिळिएवमिति झाला अपांडु द्यो कुंदकूळमर्ह कुंदकूळे कुडीले तीव्रपटक योटी व्यस्तार्ह लिएर उदयानमा गई वांदी निवायो । व्यापास कुण्डाली वांपाको व्यापास असी वांप वार्ड वाहर बळिलाई उ विडेहिएवमिति वांदरकर्मार्ह व्यवमा देखो “यस्तार्ह कुण्डमर्ह कुल्यार्ह समात्नु पठं” भने सोबेव त्योसंग कुरागदें पक्किले गम्भीर कृष्ण—

“धृतोम्हि सम्म सुमुख जूते अक्खपराजितो ।  
हरेहि अस्वपक्कानि विरियन्ते भक्खयामसे’ति ॥”

**अर्थ—**

“हे सौम्य सुमुख ! म जुवामा हारेको धूत हुँ । मलाई आँप देऊ, तिझो बीर्यंको फल खाने छु ।”

यो सुनेर बाँदरले शेष गाथा मन्यो—

१. “अलिकंवत मं सम्म अभूतेन पसंससि ।  
को ते सुतोवा दिटोवा सुमुखो नाम मक्कटो ॥

२. “अज्जापि मे तं मनसि यं मं त्वं अहितुण्डक ।  
धञ्चापणं पविसित्वा मत्तो छात हनासि मं ॥

३. “ताहं सरं दुक्खसेय्यं अपिरज्जम्पि कारये ।  
नेवाहं याचितो दज्जं तथाहि भयतज्जितो ॥

४. “यच्च जञ्चा कुलेजातं गम्भे तितं अमच्छरि ।  
तेन सखिच्च मित्तच्च धीरो सन्धातुमरहती’ति ॥”

**अर्थ—**

१—“हे सौम्य ! कूठो कुराले तिमी मेरो प्रशंसा गछौ । सुन्वर मुख भएको बाँदरलाई तिमीले कहाँ देख्यो र सुन्ध्यो ।

२—“हे सपेरा ! जो तिमीले आनको पसलमा वसी मतभएर नोको बसेको भलाई पीट्यो त्यो कुरा अहिलेसम्म पनि मेरो मनमा रहिरहेको छ ।

३—“त्यो पसलमा दुःखपूर्वक सुतेको कुरालाई सञ्चना गर्दा र तिन्हो मयवाट डराएको हुंदा तिमीले राज्य विए पनि म तिमीलाई आप दिने चाहन ।

४—“असलाई धीरपुश्चले यो असल कुसमा अन्नेको र अमर्दाहै अमर्दाहै छ भनी काम्बज त्वस्तासेग सञ्चिमाल ह मिथमाल राज्य बोच्य हुन्द ।”

यसि भनेर बाँदर तुरन्तै चांचलनिन्द्र पस्यो ।

राज्यालै यो अमर्देकमा स्थाउनुभई जातक उक्खाल गर्नुपर्नो ।

“त्यसब्जात सपेरा बूढो येर वियो । बाँदर भावभेर वियो । आनको भ्यापारी आहिं भ नै विए” भनी भानुभयो ।

## ३०. मिगपोत जातक (३७२)

जातक “अगारा पच्चुपेतस्सा’ति...” भन्ने यो गाथा ज्ञेतवनमा बसिरहनुभएका शास्ताले एक बूढो (मिक्खु) को कारणमा बताउनु भएको हो ।

### बत्तमान कथा

उसले एक केटोलाई प्रदर्जित गरायो । उसलाई आदरपूर्वक उपस्थान गरिरहेको आमणेर पछि अस्वस्थताको कारणले गर्दा मन्यो । उ मरेपछि शोकाभिभूत भएको बूढो डाँको छोडेर हँदे हिङ्गनथाल्यो । मिक्खुहरूले सम्झाउन नसकेपछि धर्मसभामा कुरा निकाले—“आवुसो ! फलाना बूढो आमणेर मरेपछि हँदे कराउदै हिङ्गरहेको छ । लाग्छकि उ मरणानुसृतिबाट बाहिर छ ।”

शास्ता आउनुभई “मिक्खुहो ! अहिले यहाँ तिमीहरू के कुरा गरी बसिरहेका थियो ?” भनी सोधनुहोदा “यो यो” भनी भनेपछि

१. जा. पा. I. पृ. १२४: मिगपोतकजातक, नं. ३७२, अ. क. III.

पृ. १४९.

“मिक्कुहो ! अहिले मात्र होइन अधि पनि त्यो भद्रलिरि रोई कराई हिडेको चिबो” भनी भन्मुझई पूर्वजन्मको कुरा बताउनु भयो ।

### अक्षेत्र कथा

अतीत समयमा बाराणसीमा ब्रह्मदत्तले राज्य नरिरहेको बोवास्त्र बोचिलाल्ले शाकत्वं प्राप्तन् चिन्हः । सम्भवतः काशी रम्भन्नमाली एक मुख्य हिकायतमा कई ज्ञानिमेष भन्नुसाह भारतिन्द्र इम्मे । फलाकसद्वारा उसले खीविका गर्नुपाल्यो । एकदिन माड भरेको मुख्य मृगबच्चासाई देखी आश्रममा रुपाई छाना दिएर उसलाई पोषण गर्न्यो । मृगबच्चा ठूलो चरणचिह्न स्त्रियुप दृष्टि ग्रोमायमान भयो । तपस्त्रीले उसलाई माप्नो पुत्र समान गरी हेरचाह गर्न्यो । एकदिन धेरें धौस चार्ह व चार्हुन बहाली मृगबच्चम भन्नो । “केसे पुङ्क म्लेसे” यस्तु तपस्त्री चेहे कराउन्ने हिक्कन्नाल्लयो । सम्भवतः बोकल्ले विष्णुप्रभु ग्रन्थे हेमिलेष्टो ब्रेताला चाल देवतास्त्राको रूपे लक्ष्मीबाई देखी—“लक्ष्मीहि विरक्त बानेछु” भनी आई आकाशमा उभिई कहिसो दाढा भावे—

“अगारा पञ्चुपेतस्स अनागारस्स ते सतो ।

समणस्स न तं साधु यं पेतमनुसोचसीति ॥”

अर्थ—

“धर छाडी अनगारिक तथा अनुग भएका तिमीलाई त्यो भरिसकेकाकोनिमित्त रुनु उचित हुन्न ।”

यो मुनेर तपस्वीले दोषो गाथा भन्यो—

“संवासेन हवे सक्क मनुस्सस मिगस्सवा ।  
हदये जायते पेम न तं सक्का असोचितु'न्ति ॥”

अर्थ—

“हे शक ! साथमा बस्नाको कारणले गर्दा मनुष्यको होस् वा पशुको होस् मनमा प्रेम उत्पन्न हुन्छ । अतः म अपसोच नगरी बस्न सविदन ।”

त्यसपछि शकले दुइ गाथा भने—

१. “मतं मरिस्सं रोदन्ति ये रुदन्ति लपन्ति च ।  
तस्मा त्वं इसि मारोदि रोदितं मोघमाहु सन्तो ॥

२. “रोदितेन हवे ब्रह्मे मतो पेतो समुद्दहे ।  
सब्बे सञ्ज्ञम्म रोदाम अञ्जनमञ्जनस्स आतके'ति ॥”

अर्थ—

१—“जो रोएर विलाप गर्छ उ मृतहुने वा मृत भएकाकोनिमित्ते रुन्छ । हे अखिं ! अतः तिमी नरोऊ । पण्डितहरू रुनेलाई तुच्छ भन्दछन् ।

२—“ब्राह्मण ! यदि रोएर भरेको प्राणी उठेर आउँदै भने हामी सबै जातिहरू मिली परस्पर रुनेछौं ।”

यसरी शाकले भन्दा भन्दे तपस्वीसे “ रनु भनेको व्यर्थ मे रहेछ ”  
भन्ने ठानी शाकको स्तुतिगदैं तीनवटा गाथा भन्नो—

१. “आदितं वत मं सन्तं घतसित्तं व पावकं ।  
वारिना विय ओसिञ्चं सब्बं निब्बापये दरं ॥

२. “अब्बूलहं वत मे सल्लं यमासि हृदयनिस्सितं ।  
यो मे सोकपरेतस्स पुत्तसोकं अपानुदि ॥

३. “सोहं अब्बूलहस्स्लोस्मि वीतसोको अनादिसो ।  
न सोचामि न रोदामि तब सुत्त्वान् बासव्याप्ति ॥”

मर्य—

१—“घिड हालेर जसिरहेको आगो जस्तं जसिरहेको मेरो  
ज्ञानलाई पानी छम्की आगो निचाइदिए क्यो गरी मेरो सबै दुःखलाई  
निचाइदियो ।

२—“मेरो हृदयमा गरिरहेको शोकक्षणी काँडालाई तिमीले  
मिकालिदियो र शोकले ग्रस्त भएको भलाई पुत्रशोकबाट दूर गराइदियो ।

३—“हे शाक ! तिजो कुरा सुनेर अब भया झोकक्षणी काँडो  
छेन र शोकबाट दूरमाई परिशुद्ध भएको छ; अब उप्रान्त शोकमने छेन  
र बैठा पनि हँने छेन ।”

शास्ताले यो धर्मदेशना ल्याउनुभई जातक समाधान गर्नुभयो ।

“त्यसबछत तपस्वी हुने बूढो थियो । मृग हुने आमणेर थियो ।  
शक्त चाहि म नै थिए” भनी भन्नुभयो ।



Dhamma.Digital

Digitized by srujanika@gmail.com

Digitized by srujanika@gmail.com

Digitized by srujanika@gmail.com

## ३१. सोमदत्त जातक(४१०)

“बो मं पुरे पञ्चुदेती’ति...” भासे यो गाथा अतिवनमा असिरहनुभएका शास्ताले एक बूढो (मिखु) को कारणमा बताउनु भएको हो ।

### दर्तमान कथा

उसले एक आमजेरलाई प्रवालित गरायो । आमजेर उसको उपकारी थियो । रथस्त रोगले उ मन्यो । उ मरेपछि दौँदे कराउँदे बूढो (मिखु) विचरण गर्नयाल्यो । यो देखेर धर्मसमाधा मिखुहरूसे कुरा उठाए—“आबुसो ! फलाना बूढो (मिखु) आमजेर मरेपछि दौँदे कराउँदे विचरण गर्न थालेको छ । लाग्छ कि उसमा मरणानुस्मृति भावना छैन ।”

शास्ता भाउनुभई “मिखुहो ! अहिसे यही तिमीहरू के कुरा

१. जा. पा. I. पृ. १५९: सोमदत्तजातक, नं. ४१०, अ. क. III.  
पृ. २७४.

“यारी बसिरहेका थियो ?” भनी सोऽनुहुँदा “यो यो” भनी भनेपछि  
“भिक्षुहो ! अहिले मात्र होइन अघि पनि यो मदखिर रोएके थियो”  
भनी भनुमई पूर्वजन्मको कुरा बताउनुभयो ।

### अतीत कथा

अतीत समयमा बाराणशीमा ब्रह्मदत्तले राज्य गरिरहेको  
बेलामा बोधिसत्त्व शक्तव्यमा यिए । अति काशी याउँमा बस्ने एक  
'आहुण महाशाल' काम-भोग छाडी हिमवन्तमा गई ब्रह्मिमेष अनुसार  
प्रवर्जित भई भिक्षाचार गरी बनको फलफूलद्वारा जीवन यापन गरी  
बस्न थाल्यो । फलफूलकोनिमित्त जाँदा यौटा हात्तीको बच्चा देखी  
उसलाई आफ्नो आश्रममा ल्याई सोमदत्त भन्ने नाम राखी पुत्रस्थानमा  
सख्यो र त्यसपछि धांसपात खुवाई हेरिचार गर्न थाल्यो ।

बैश पुरोपछि उ ठूलो भयो र एकदिन धेरै खाई पचाउन  
नसकी ढुब्बल भयो । उसलाई आश्रममा राखी तापस फलफूलकोनिमित्त  
मयो । उ फर्केर नआउँदेमा हात्तीको बच्चा मन्यो । तापस फलफूलहरू  
लिई आउँदा “अरुहरू दिनमा मेरो छोरा बाटो हेन आउँथ्यो आज  
चाहिं देखिन, कहाँ गयो होला ?” भनी हँदे पहिलो गाथा भन्यो—

“यो मं पुरे पच्चुदेति अरञ्जे दूरमायती ।  
सो न दिस्सति मातझो सोमदत्तो कुर्हि गतो’ति ॥”

**अर्थ—**

“यो दूर जंगलमा जसले मलाई अहिले बाटो हेन आउँथ्यो आज्ञा  
सो हात्ती देखिदैन, सोमदत्त कता गएछ ?”

यसरी रुदै आउँदा चंक्रमण स्थानको एक छेउमा उसलाई  
लहिरहेको देखेर गर्धनमा समाती परिदेव गर्दै उसले दोश्रो गाथा  
भन्यो—

“अयं वा सो मतो सेति अल्लपिङ्कव छिजितो ।

भूम्या निपतितो सेति अमरा वत कुञ्जरो'ति ॥”

**अर्थ—**

“मकिएको लहरा चुडिए जस्तै यो हात्ती मरेर भुइमा लडी  
सुतिरहेछ ।”

त्यसबखत लोकमा हेरिरहेका शाकले उसलाई देखेर “यो तापस  
पुत्रदारहरू त्यागी प्रवजित भएर अहिले हात्तीको बच्चामाथि पुत्रसंज्ञा  
राखी रुदैछ । उसलाई दिरक्तपारी स्मृति दिलाउनेछु” भनी उसको  
आधममा आई आकाशमा उभिई उनले तेश्रो गाथा भने—

“अनगारियुपेतस्स विष्पमुत्तस्स चेतसो ।

मरणस्स न तं साधु यं पेतमनुसोचसी'ति ॥”

अर्थ—

“अनगारिक भई विमुक्त चित्त भएको अमणलाई मरेकाको-  
निमित्त शोक गर्नु राम्रो होइन ।”

उनको बचन सुनी तापसले चौथो गाथा भन्यो —

“संवासेन हवे सबक मनुस्सस्मिगस्स वा ।

हदये जायती पेमं तं न सबका असोचितु'ति ॥”

अर्थ—

“मनुष्य होस् वा पशुमा होस्—साथमा बस्नाको कारणले गढाई  
मनमा प्रेम उत्पन्न हुन्छ । त्यसले शोक नगरी बस्न सविदन ।”

वनि उसलाई अववाद गर्दै शक्त्वा दुइ गाथा भने—

१. “मतं मरिस्स रोदन्ति ये रुदन्ति लपन्ति च ।

तस्मा त्वं इसि मारोदि रोदितं मोघमाहुसन्तो ॥

२. “कन्दितेन हवे ब्रह्मे मतो पेतो समुद्धे ।

सब्बे सङ्गम्म रोदाम अञ्जमञ्जवस्स जातकेति ॥”

अर्थ—

१—“जो रोएर विलाप गर्छ उ मृतहुने अथवा मृत भएकाको-  
निमित्त ने रुच्छ । हे ऋषि ! तिमी नरोऊ, रुनेलाई पण्डितहरू निरर्थक  
भन्दछन् ।

२—"ब्राह्मण ! यदि रोएर मरेको प्राणी उठेर आउँछ भने हामी सबै ज्ञातिहरू मिली परस्पर रुने थियौं ।"

शक्को वचन सुनेर तापसले होस पाई निश्चोकी भई आँसु पुछी  
शक्कलाई स्तुतिको रूपमा शेष गाथा भन्यो—

१. "आदितं वत मं सन्तं घतसितंव पावकं ।

वारिना विय ओसिङ्गं सबं निब्बापये दरं ॥

२. "अब्बही वत मे सल्लं सोकं हृदयनिस्सितं ।

यो मे सोकपरेतस्स पुत्तसोकं अपानुदि ॥

३. "सोहं अब्बूलहसल्लोस्मि वीतसोको अनाविलो ।

न सोचामि न रोदामि तव सुत्वान वासवा'ति ॥"

अर्थ—

१—"घिउ हालेर जलिरहेको आगो जस्तै जलिरहेको मेरो जलनसाई पानी छम्को आगो निभाइदिए जस्तै मेरो सबै दुःखलाई निभाइदियो ।

२—"मेरो हृदयमा गडिरहेको शोकरूपी काँडालाई तिमीले निकालिदियो र शोकले ग्रस्त भएको भलाई पुत्रशोकधाट दूर गराइदियौ ।

३—“हे शक्र ! तिओ कुरा सुनेर अब ममा शोकरूपी काँडा छैन र शोकबाट दूरभई परिशुद्ध भएको छु; अब उप्रान्त शोकगर्ने छैन र रुदा पनि रुने छैन ।”

यसरी तापसलाई अववाद दिई शक्र आफ्ने ठाउँमा गए ।

शास्ताले यो धर्मदेशना ल्याउनुभई जातक समाधान गर्नुभयो ।

“त्यसब्बत हात्तीको बच्चा श्रामणेर थियो । तापस चाहि बूढो (मिक्षु) र शक्र चाहि म ने थिएँ” भनी भन्नुभयो ।

## ३२. तच्छसूकर जातक (४९२)

“यदैसमाना विचरिम्हा’ति...” मन्ने यो गाथा लेतवन-  
मा बसिरहनुभएका शास्ताले दुइ बूढाथेरहरूको कारणमा बताउनु  
भएको हो ।

### वर्तमान कथा

महाकोशल राजाले विभिसारराजालाई छोरी दिवा  
छोरीलाई नुहाउने आदि खचंकोनिमित्त काशीगाड़ दिएका थिए ।  
अजातशत्रुले आपना वितालाई मारेपछि राजा प्रसेनजितले<sup>१</sup> त्यो  
गाड़ खोसेर लिएका थिए<sup>२</sup> । सो गाउँको कारणमा यिनीहरू युद्ध गर्दा

१. जा. पा. I. पृ. २९०: तच्छसूकरजातक, नं. ४९२, अ. क. V.  
पृ. ५०.
२. महाकोशल राजाका छोरा ।
३. यस विषयमा केही कुरा जानकोनिमित्त लेखकको बु. रा. भाग-१,  
को पृ. १५३, १६८, २११ र २३६ मा हेनू बेश हुनेछ ।

“हिले अजातशत्रुको विजय भएको थियो । पराजित भएका कोशल (प्रसेनजित) राजाले अमात्यहरूसँग सोधे—“कुन उपायद्वारा अजातशत्रुलाई समात्नु पर्छ ?”

“महाराज ! मिक्खुहरू भनेका भन्त्रकुशल हुन्छन् । अतः गुप्तचरहरू विहारमा पठाई उनीहरूको कुरा सुनाउन लगाउनु पर्छ ।”

“ठीकछ” भनो “तिमीहरू यता आऊ, विहारमा गई प्रतिच्छन्न रूपले भद्रन्तहरूको कुरा सुन” भनो राजाले पुरुषहरूलाई पठाए ।

जेतवनमा धेरे राजपुरुषहरू पनि प्रदाजित भएका थिए । तीमध्ये दुइ बूढायेरहरू विहारको एकापट्टि पर्णशालामा बस्दथे । जसमध्ये शीटाको नाम धनुग्रहतिस्सत्येर र अर्काको नाम भन्तिदत्तत्येर भन्ने थियो । रातभरी सुती उनीहरू प्रत्युषसमयमा बित्ते । यसमध्ये धनुग्रहतिस्सत्येरले आगो बाली भन्यो—

“भन्ते दत्तत्येर !”

“भन्ते ! के हो ?”

“तपाइ निदाउंदे हुनुहुन्छ ?”

“निदाएको छैन । के गर्नुपर्यो ?”

“भन्ते यी कोशल राजा अति मूर्ख छन् । केवल हाँडीभरीको अात मात्र खान जान्दछन् ।”

“अनि के त, भन्ते !”

“ आपनो पेटको कीरा (=जुका) समान अजातशत्रु राजद्वारा पराजित भयो भनी भनाउन लगाए ।”

“ भन्ते ! त्यसोभए के गर्नुपर्यो त ?”

“ भन्ते दत्तत्थेर ! युद्ध भनेका तीनप्रकारका हुन्दैन् । जस्तै—  
रथ-ब्यूह, चक्र-ब्यूह र पद्म-ब्यूह । यी मध्ये अजातशत्रुलाई समात्नकोनिमित्त ‘रथ-ब्यूह’ बनाई समात्नुपर्छ । फलानो पर्वत-खण्डको दुर्बतिर शूर पुरुषहरू राखी अगाडितिर सेना देखाई (शत्रु) मित्र पसेको दुखी गर्जन गरी दौडेर गई जालमा फसेका माछाहरूलाई जहाँ मुटीमा पारी उसलाई समात्न सकिन्दै ।”

नियुक्त पुरुषहरूले यो कुरा सुनी राजालाई बताए । ठूलो संख्यामा सेना लिएर गई राजाले त्यस्तै गरे । अनि अजातशत्रुलाई समाती सिक्रीले बाँधी केहीदिनसम्म उनको मानलाई मर्दन गरी “ केरि वस्तो नगन् ” भनी सम्झाई छाडिदिए । त्यसपछि आपनी छोरी बजिरकुमारी भनेलाई उनलाई दिई महावरिवारका साथ पठाइदिए ।

“ धनुग्रहतिस्सत्थेरको संविधानद्वारा कोशल राजाले अजातशत्रुलाई समाते ” भन्ने कुरा मिक्षुहरूको बीचमा चल्यो । धर्मसमामा पनि यस्तै कुरा निकाले ।

शास्ता आउनुभई “ मिक्षुहो ! अहिले यहाँ तिमीहरू के कुरा गरी बसिरहेका थियो ? ” भनी सोधनुहुँदा “ यो यो ” भनी भनेपछि “ मिक्षुहो ! अहिले मात्र होइन अघि पनि धनुग्रहतिस्सत्थेर युद्ध

संविधान गर्नमा बक्ष नै थियो ” भनी भन्तुभई पूर्वजन्मको कुरा बताउनु  
मयो ।

### अतीत कथा

अतीत समयमा बाराणशी नगरको द्वारगाउँमा बस्ने एक  
सिकर्मी काठकोनिमित्त जंगलमा जाँदा उसले खाल्टोमा खसेको एक  
सुगुरको पाठो ढेखेर ल्याई ‘तच्छसूकर’ भन्ने नाम राखी पोषण गन्धो ।  
उ उसको उपकारी थियो । युतुनोले रुख ढालिदिन्थ्यो दाहामा बेरी  
धागो तानिदिन्थ्यो, मुखले च्यापी बसिला सुग्री आदि ल्याइदिन्थ्यो ।  
ठूलो भएपछि उ महाबलवान् र ठूलो शरीरको भयो । सिकर्मीले उसमाथि  
पुत्र प्रेमको माव राखी “यो यहाँ बस्यो भने कसैले यसलाई मारिदिन  
पनि सबछ” भनी उसलाई जंगलमा छाडियियो । अनि उसले सोच्च  
थाल्यो — “म यस जंगलमा एकलै बस्न सक्नेछैन । ज्ञातिहरूको खोजी  
गरी उनीहरूसँगै बस्नेछु” अनि घनाजंगलमा सुगुर खोजीगदै हिडिरहेको  
उसले धेरै सुगुरहरू देखी खुशिभई तीनबटा गाथा भन्यो —

१. “यदेसमाना विचरिम्ह पब्बतानि वनानि च ।

अन्वेसं विचरि ब्राती तेमे अधिगता मया ॥

२. “बहुं इदं मूलफलं भक्खोचायं अनप्पको ।

रम्माचिमा गिरिनदियो फासुवासो भविस्सति ॥

३. “इधेवाहं वसिस्सामि सह सब्बेहि जातिभि ।  
अप्पोसुक्को निरासङ्की असोको अकुतोभयो’ति ॥”

अर्थ—

१—“जुन ज्ञातिहरूको खोजी गर्दै पर्वत तथा बनमा घुमिरहेको थिएँ अब ती ज्ञातिहरूलाई फेलापारे ।

२—“यहाँ धेरै मूलफलहरू छन्, धेरै खानेकुराहरू पनि छन् । यो नदी र पर्वत पनि रमणीय छ । यहाँको बसोबास राज्ञो हुनेछ ।

३—“उत्सुकता रहित, आशंका रहित, शोक रहित तथा भय रहित भई ज्ञातिहरूसँग म यहाँ बस्नेछु ।”

उसको कुरा मुनी सुगुरहरूले चौथो गाया मने—

“अञ्जन हि लेणं परियेस सत्तु नो इध विज्जति ।

सो तच्छ्रूकरे हन्ति इधागन्त्वा वरं वर’न्ति ॥”

अर्थ—

“हे तच्छ ! अकै गुफा खोज । यहाँ हामीहरूको शत्रु बस्छ । उ यहाँ आई ठूल ठूला सुगुरहरूलाई मार्ने ।”

यहाँदेखि उता मूलपालि अनुसार सोकै सम्बन्ध भएका गाथाहरू हुन् भन्ने कुरा बुझनुपर्छ ।

कोनम्हाकं इधं सत्तुं को जातीं सुसमागतो ।  
अपपथंसे पथंसेति तम्मे अक्खाथं पुच्छिता ॥”

अर्थ—

“हे एकत्रित भएका जातिगणहरू ! विनाश गर्न नसक्ने हामी-हरूलाई विनाश गर्ने हाम्रो शत्रु कोहो ? यो प्रश्नको जवाफ देउ ।”

“उद्गगराजी मिगराजा बली दाठावुधो मिगो ।  
सो तच्छ सूकरे हन्ति इधागन्त्वा वरं वरं ॥”

अर्थ—

“मायितिर रेखा गएको टाटेपाटे तथा दाहा ने शस्त्र भएको मृगराजा (=बाघ) यहाँ आई ठुल ठूला सुगुरहरूलाई खान्छ ।”

“न नो दाठा न विजज्ञन्ति बलं काये समूहतं ।  
सब्बे समग्गा हुत्वान वसं काहामि एककं ॥”

अर्थ—

“हामीहरूका दाहा नभएका होइनन् र शरीरमा बल नभएको पनि होइन । हामी सबै मिलेर एकलो भएको उसलाई आपनो बशमा राख्नेछौं ।”

“हदयज्ञमं कण्णसुखं वाचं भाससि तच्छक ।  
योपि युद्धे पलायेथ तमिप पच्छा हनामसेति ॥”

अर्थ—

“हे तच्छ ! मतमा राखन योग्य र कातलाई आनन्दलाभने कुरा तिमी सन्दछो । युद्धबाट जो मागेर जाने थन् उनीहरूलाई पनि लखेटी मानेछौं ।”

तच्छसुगुरले सबै सुगुरहरूलाई एकमत गराई सोध्यो—  
“कुमबेला बाध आउंद्ध ?”

“आज बिहाने एउटालाई लिएर गइसकयो । अब भोलि बिहान सबैरै आउनेछ ।”

युद्ध-कुशल उभूमिभागको परीक्षा गर्न पनि जान्दछ्यो । अनि “यसे ठाउंमा बसेर जितनसक्नेछु” भन्ने सोच्यो । अनि एउटा ठाउं रोजेर रातमै सुगुरहरूलाई गोचर ग्रहण गर्न लगायो । धेरे बिहान सबैरै युद्ध गर्दा ‘रथ-ब्यूह’ आदि त्रिविधाकारले युद्ध गरिन्छ भनी ‘पद्म-ब्यूह’ को संविधान गन्ध्यो । बीचमा दूध विडने पाठाहरूलाई राखयो । उनीहरूलाई घेरा लगाई तिनीहरूका आमाहरू, उनीहरूलाई घेरा लगाई थारी सुगुरनीहरू, त्यसपछि सुगुरका पाठाहरू, त्यसपछि स्य-स्याना दाहा भएका तरुण सुगुरहरू, त्यसपछि ठुल-ठूला दाहा भएका, त्यसपछि बूढा सुगुरहरू र त्यसपछि यताउता दश डफा, बीस डफका र तीस डफका गरी सेनाको टुकडी राखयो । त्यसपछि अपनोनिमित्त एउटा खाल्टो र बाध

खसालनकोनिमित्त नाङलोआकारको खूब गहिरोपारी एउटा खाडल खनाउन लगायो । दुवे खाल्टाको बीचमा आफू उत्तिनकोनिमित्त पीठ बनाउन लगायो । त्यसपछि बलसम्पन्न योधा सुगुरहरू साथमा लिई यताउता गई सबै सुगुरहरूलाई धैर्य दिवै उ हिँड्यो । यसरी हिँडा हिँडै सूर्योदय भयो ।

अनि बाघको राजा कूटजटिलको आधमबाट निस्की पर्वतमाथि उभियो । यो देखेर सुगुरहरूले “ भन्ते ! हात्रो बेरी आउँदेख ” भनी भने ।

“ नडराऊ ; जसरी जसरी उसले गर्नेछ उसरी उसरी नै प्रतिपक्ष भई तिमीहरूले गर । ”

बाघले आझ तानि पछाडि हटेर मुत्यो । सुगुरहरूले पनि त्यस्तै गरे । सुगुरहरूलाई हेरेर बाघ गज्यो । उनीहरूले पनि त्यस्तै गरे । उनीहरूको किया देखेर उसले सोचन थाल्यो — “ यिनीहरू अघि जस्ता छैनन् । आज यिनीहरू विरोधी भएर डपका डपका भई उभिइहरेका छन् । यो संविधान गर्ने उनीहरूको नेता पनि देखिन्दै । आज म उनीहरूकहाँ जान हुन्न ” भनी मरणभयले डराई उ कर्केर कूटजटिलकहाँ<sup>१</sup> गयो । अनि खालि हात देखेर उसलाई नवो गाया भन्यो —

“पाणातिपाता विरतोनु अज्ज,  
अभयन्तु ते सब्बभूतेसु दिनं ।

१. यो जटिलले बाघले ल्याए ल्याएको मासु खाने गर्थ्यो ।

दाठानु ते मिग विरियं न सन्ति,  
यो सङ्घपत्तो कपणोव शायसी'ति ॥"

"हे बाध ! आज तिमी प्राणी हिसाबाट दूररहौ कि ब्याहो ?  
सबै प्राणीहरूलाई अभय दियोकि क्याहो ? अथवा दाहामा बल  
भएनकि ब्याहो ? जो सुगुरहरूको समूहमा पुगेर पनि कृपण जस्तै भई  
सोच्दैछो ।"

अनि बाधले तीनबटा गाथा भन्यो—

१. "न मे दाठा न विजञ्जन्ति,  
बलं काये समूहतं ।  
जाती च दिस्वान समञ्ज्ञ एकतो,  
तस्मा शायामि बनम्हि एकको ॥

२. "इमस्सुदं यन्ति दिसोदिसं पुरे,  
भयदिता लेणगवेसिनो पुथु ।  
तेदानि संगम्म वसन्ति एकतो,  
यत्थद्वितो दुष्पसहज्ज ते मया ॥

३. "परिनायकसम्पन्ना सहिता एकवादिनो ।  
ते मं समग्गा हिसेय्युं तस्मा तेसं न पत्थये'ति ॥"

**अर्थ—**

१—"मेरा दाहा नभएको होइन तर एकत्रित भएका ज्ञाति  
सेनाको समूह देखदछु त्यसैले एकले जंगलमा सोच्दैछु ।

२—“पहिले यिनीहरूलाई मैले हेदी यिनीहरू सबै भयसे यताउता भागी गुफा खोजदथे । किन्तु आज यिनीहरू एकत्रित भई एक-ठाउँमा बसिरहेका छन् । त्यसैले आज त्यहाँ जाने साहस भएन ।

३—“सेना नायकको कुरा सुनी उनीहरू एकगठ भएका छन् । अतः उनीहरू मिलेर आज मलाई मानं पनि सक्छन् । त्यसैले उनीहरूको इच्छा गर्दिन ।”

यो सुनेर कूटजटिलले भन्यो—

“एकोव इन्दो असुरे जिनांति,  
एकोव सेनो हन्ति दिजे पसङ्ह ।  
एकोव व्यग्धो मिगसङ्घपत्तो,  
वरं वरं हन्ति बलं हि तादिस'न्ति ॥”

अर्थ—

Dhamma.Digital

“एवले इन्द्रले असुरहरूलाई जितछन्, एवले बाजले पक्षहरू-लाई मार्छ र एकले बाघले मृगहरूको समूहमा गई ठुल-ठूला मृगलाई मार्छ—यस्तै बल बाघमा हुन्छ ।”

अनि बाघले भन्दछ—

“नहेव इन्दो न सेनो नपि व्यग्धो मिगाधिपो ।

समग्ये सहिते बाति व्यग्धेच कुरुते वसेति ॥”

अर्थ—

“एक जूट भई मिलेर बसेका बाघ जस्त सुगुरहरूको समूहलाई न इन्द्रले, न बाजले न त बाघराजाले जित्न सक्छ ।”

फेरि जटिलले उसलाई उत्साहित पारी दुइ गाथा भन्यो—

१. “कुम्भीलका सकुणका सिङ्हिनो गणचारिनो ।

सम्मोदमाना एकजं उप्पतन्ति डयन्ति च ॥

२. “तेसच्च डयमानान् एकेत्थ अपवत्तति ।

तच्च सेनो नितालेति वेय्यग्नीयेव सा गती’ति ॥”

अर्थ—

१—“स्याना स्याना कुम्भिलक चराहरू समूहमा र गणमा बस्थन् । उनोहरू प्रियमाणी भई एकै साथ उफन्थन् र उड्थन् पनि ।

२—“उडिरहेका ती चराहरूमध्ये कुनै कुनै अलगिगएर वा पछाडि परेर उड्थन् । त्यस्तालाई बाजले समात्थ । त्यस्तै काम बाघको पनि हो ।”

यति भनी “हे बाघराजा ! तिमी आफ्नो बललाई जान्दैनरै । नडराऊ । केवल तिमी गर्जिदे गई कम्ट । एकैसाथ दुइवटा मारेको तिमीले पाउने छैनौ । उत्साह गर । अनि उसले त्यस्तै गन्यो ।

यो अर्थं प्रकाशपादं शास्ताले मनुभयो—

“उत्साहितो जटिलेन लुहेनामिसचकखुना ।  
दाठी दाठीसु पक्खन्दि मञ्जमानो यथा पुरेति ॥”

अर्थ—

“लोभदृष्टि भएका व्याधा (=जटिल) द्वारा उत्साहित पारिएपछि पहिले जस्तै सम्झो दाहावाल बाघले दाहा भएका सुगुरुहरूमाथि कम्टिचो ।”

उ आएर पहिले पर्वतमाथि उभियो । सुगुरहरूले—“स्वामी ! चोर फेरि आउँदैछ ” भनी भने ।

“डराउनु पर्दैन ” भनी उनीहरूलाई आश्वासन दिई उ उठेर दुवै खाल्टोको बोचको पीठमा उभिएर बस्यो । तच्छक सुगुरलाई समात्नको लागि एक बेगले बाघ कम्टिन आयो । तच्छक सुगुर पल्टी थुतुनो पछाडि फर्काई अगाडिको खाल्टोमा खस्यो । आपनो बेगलाई थाम्न नसको बाघ गएर नाडलो जस्तो आकारको गहिरो खाडलमा खसी घुसमुन्टिई एक डल्लो भयो । कटपट उठेर आई तच्छक सुगुरले जाँघको बीचबाट दाहा गाडी छातिसम्म चिरी उसको मासु खाई मुखले च्यापी खाडलबाट बाहिर ल्याएर पछारी “यो दासलाई समात ” भनी भन्यो । पहिले आएकाहरूले एक एक चोटि टोकदा जति आउनेहो त्यति मासु पाए । पछि आएकाहरूले “बाघको मासु कस्तो

हृन्ध ?” मात्र भन्न पाए । खाडलबाट बाहिर आएको तच्छस्त्रगुरुले सुगुरहरूतिर हेरेर “ के तिमीहरू अब रास्तरी सन्तुष्ट भएनौ ?” भनी सोध्यो ।

“ स्वामी ! अहिले चाहिं एउटा बाघ समातियो । दशवटा बाघ जन्मे अर्को एउटा छ । ”

“ यो केहो ? ”

“ बाघले त्याए त्याएका मासु खाने कूटजटिल हो । ”

“ त्यसोभए आऊ, उसलाई पनि समातौ ” भनी उनीहरूका साथ बेगले दौड्यो ।

“ बाघ अहिलेसम्म आएको छैन ” भनी उ आउने बाटोतिर जटिलले हेरिरहेको बेलामा सुगुरहरू आइरहेको देखेर “ बाघलाई मारी मलाई पनि मार्नकोनिमित्त यिनीहरू आइरहेका होलान् ” भन्ने ठानी उ भागेर एक डुम्भीको रुखमाथि चढ्यो ।

सुगुरहरूले “ यो रुखमा चढ्यो ” भनी भने ।

“ यो केको रुख हो ? ”

“ डुम्भीको रुख हो । ”

“ त्यसोभए सोच्नु पर्दैन । अहिले ने उसलाई समात्नेछु ” भनी तरुण सुगुरहरूलाई बोलाई रुखको जरोको माटो खोल्न लगायो । सुगुरनीहरूलाई मुख भरी भरी पानी त्याउन लगायो । ठुल-ठूला दाहा हुने सुगुरहरू लगाई चारेतिरका जराहरू काट्न लगायो । एउटा ठाडो

जरो मात्र बाँकी रह्यो । त्यसपछि बाँकी सुगुरहलाई “तिमीहरू हट” भनी उनीहरूलाई हटाई घुँडाटेकी जरोमा दाहा धस्यो । बञ्चरोले गरेको प्रहार जस्तै प्रहारले चुडिदा रुख पलिटएर ढल्यो । खसिरहेको कूटजटिललाई समातेर मासु खायो । यो आश्र्वय देखेर वृक्षदेवताले गाथा भने—

“साधु सम्बहुला जाती अपि रुख्दो अरञ्जजा ।  
सूकरेहि समग्रेहि व्यग्र्धो एकायने हतो’ति ॥”

**अर्थ—**

“ज्ञातिहरू एकजुट हुनु असल हो । त्यस्तै जंगलमा पैदा भएका रुखहरू पनि । एकजुट भएका सुगुरहले एकै चोटिमा बाघलाई मारिदिए ।”

दुवैलाई मारेको कुरा प्रकाशपादे शास्ताले अर्को गाथा भन्नुभयो—

“ब्राह्मणञ्च व्यग्रञ्च उभो हन्त्वा सूकरा ।  
आनन्दितो पमुदिता महानादमनादिसुन्ति ॥”

**अर्थ—**

“ब्राह्मण र बाघ दुवैलाई मारी आनन्दित तथा प्रमुदित भएका सुगुरहले महा गर्जन गरे ।”

फेरि तच्छक सुगुरले सोध्यो—“अरु पनि तिमीहरूको शत्रु क्यो ?”

“स्वामी ! छेन” भनो सुगुरहरूले भने । यति भनी “उसलाई अभिषेक गरी राजा बनाउनेछौं” भनो पानो खोज्दै जाँदा जटिलको पानीराख्ने शंख देखेर त्यो दक्षिणावर्तं शंखभरी पानो ल्याई डुम्भीको रुखमनि तच्छकलाई अभिषेक गरे । अभिषेक पानो छरिसकेपछि उसको सुगुरनीलाई नै अग्रमहिंसी बनाइदिए । त्यसपछि डुम्भीको असल पीठमा बसालो दक्षिणावर्तं शंखले अभिषेक कार्य गरे । त्यो अर्थ प्रकाशपाई शास्ताले अवशान गाथा भन्नुभयो—

“तेमु उदुम्बरमूर्लस्मि सूकरा सुसमागता ।  
तच्छकं अभिसिर्चमु त्वं नो राजासि इस्सरो'ति ॥”

अर्थ—

Dhamma.Digital

“त्यस डुम्भीको रुखमनि भेला भएका सुगुरहरूले “तपाहै नै हास्त्रा राजा र ईश्वर हुनुहुन्छ” भनी तच्छकलाई अभिषेक गरे ।”

शास्ताले यो धर्मदेशना ल्याउनुभई “मिक्षुहो ! अहिले मात्र होइन अवि पनि धनुगगहतिस्स युद्धसंविधान गर्नेमा दक्ष नै थियो” भन्नुभई जातक समाधान गर्नुभयो ।

“त्यसबाट कूटजटिल देवदत्त थियो । तच्छकसुगुर धनुगगह-  
तिस्स थियो । वृक्षदेवता चाहि म नै थिए” भनी भन्नुभयो ।

## ३३. अनुसासिक जातक (११५)

“यायच्चे मनुसासती’ति...?” मने यो गाथा जेतवनमा बसिरहनुभएका शास्ताले अनुशासन गर्ने एक मिक्षुणीको कारणमा बताउनु भएको हो ।

### वर्तमान कथा

उ आबस्तीवासी एक कुलकी छोरी थिई । प्रदजिज भई उपसम्पद्मा भएखि धमगधर्ममा मन नलगाई लोभी भई जही अरु मिक्षुणीहरू जाग्न्ये त्यस्तो नगरको एक प्रदेशमा मिक्षागनं थाली । मानिसहरू उसलाई उत्तम मिक्षा भोजन दिन्थे । उ रस-तुण्डामा आसक्ता भई “यदि यो ठाउँमा अरु मिक्षुणीहरू मिक्षाटनार्थ आएका खण्डमा मेरो लाभ हराउनेछ” भने सोची “जे गर्दि यो ठाउँमा अरु कुनै आउने छैनन् त्यसै गर्नुपन्थो” भनी मिक्षुणीहरू बस्ने ठाउँमा गई

१. जा. पा. I. पृ. २६: अनुसासिकजातक, नं. ११५, अ. क. I-II.

पृ. ३१६.

“आर्य ! फलाना ठाउंमा चण्ड-हाती, चण्ड-घोडा र चण्ड-कुकुरहरू हिड्छन् । त्यो स्थान भययुक्त छ । अतः त्यहाँ मिक्षाटनार्थ नजानु होला ” भनी भिक्षुणीहरूलाई अनुशासन गरी । उसको कुरा सुनी एउटी भिक्षुणीले पनि त्यस ठाउंतिर कहिल्ये मुन्टो फर्काएर हेरिन ।

एकदिन त्यस ठाउंमा मिक्षाटन् गरिरहेको बेलामा बेगले घरमित्र गइरहेको एक चण्ड-भेडाले हानेर उसको जाँधको हाड भाँचिवियो । दौडेर आई भाँचिएको जाँधको हाड मिलाई बाँधी उसलाई खाट्मा राखी भिक्षुणीहरू बस्ने ठाउंमा मानिसहरूले लगे ।

“यो अरु भिक्षुणीहरूलाई अनुशासन गरी आफू स्वयं त्यस ठाउंमा मिक्षाटन् गर्दा जाँध भाँचिई आई ” भनी भिक्षुणीहरूले उसको परिभाष गर्नथाले । त्यसले गरेको त्यो कुरा चिरकाल नवित्वे भिक्षुसंघमा पनि प्रकट भयो । अनि एकदिन धर्मसभामा भिक्षुहरूले कुरा निकाले — “आदुसो ! अनुसासिका भिक्षुणीले अरूलाई अनुशासन गरी स्वयं त्यस ठाउंमा मिक्षाटन् गर्दा एक चण्ड-भेडाद्वारा जाँध भाँचन लगाई आई ” अन्दै उसको अवगुणका कुरा गरे ।

शास्ता आउनुभई “भिक्षुहो ! अहिले यहाँ तिमोहरू के कुरा गरी बसिरहेका थियो ?” भनी सोधनुहुँदा “यो यो ” भनी भनेपछि “भिक्षुहो ! अहिले मात्र होइन अघि पनि अरूलाई अनुशासन गरी आफू स्वयं चाहिं तदनुसार काम नगर्ने भएको यसले संधेभरी दुःख नै भोगेकी थिई ” भनी अनुभई पूर्वजन्मको कुरा बताउनु भयो ।

## अतीत कथा

अतीत समयमा बाराणशीमा ब्रह्मदत्तले राज्य परिरहेको बेलामा जंगलमा चराको योनिमा जन्मेका बोधिसत्त्व ठूलो भएपछि चराहरूको जेठो भई अनेक शय चराहरूले परिवृत्तभई हिमालयमा गए । उनी वहाँ बस्ने समयमा चण्ड स्वभावकी एक पोथी-चरा महाराजमार्गमा गई गोचर खोजदथी । उसले त्यहाँ गाडाबाट खसेका धानहरू मूरिका गेडाहरू पाई—“जसो गर्दा यो ठाउँमा अरु चराहरू आउने छैनन् त्यसो गर्नुपन्थो” भन्ने विचार गरी चराहरूको समूहलाई यसरी अववाद गर्थी—“महाराजमार्गमा भय हुन्छ । हाती घोडाहरू र चण्ड-गोरुहरू नारेका यानादिहरू आवत जावत गर्दैन् । कहु उडन पनि नसकिने हुइन्छ । अतः त्यस्तो ठाउँमा जानुहन्न ।” चराको समूहले उसलाई ‘अनुशासिका’ भन्ने नाम राख्यो ।

एकदिन उ महाराजमार्गमा चरिरहेको बेलामा बेगले राजमार्गमह आइरहेको रथको आवाज सुनी फर्केर हेर्दा “अर्के टाढा छ” भनी चरेण नै बसी । अनि बायुबेगले चाँड नै रथ त्यहाँ आइपुग्यो । उ उडन पनि सकिन । चक्काले दुइटूका पारी गयो । चराको जेठोले चराहरू फर्केर आई उसलाई नदेखेपछि “अनुशासिका देखिन्न, उसलाई खोज” भनी भन्यो । चराहरूले खोजिगर्दा महाराजमार्गको बीचमा उ दुइटूका भइरहेको देखेर चराको जेठोलाई भने । अनि चराको जेठोले “उ अरु चराहरूलाई रोकी स्वयं त्यहाँ चरी अहिले दुइटूका भई” भनी यो गाथा भन्यो—

“यायञ्जे मनुसासति सयं लोलुप्पचारिनी ।  
सायं विपक्षिका सेति हता चक्केन सालिका'ति ॥”

अर्थ —

“अरुलाई अनुशासन गरी जो स्वयं लोभिनी भई अहिले चक्काले किचिएर विनाप्वाँखको भई लडिरहेकीछे ।”

शास्ताले यो धर्मदेशना त्याउनुभई जातक समाधान गर्नुभयो ।

“त्यसब्बत अनुशासिका पोथो-चरा यही अनुशासिका मिक्खणी थिई । चराको जेठो चाहिं म ने थिए” भनो अनुभयो ।

सुधाविवादेन तवन्तिमागता १७८,

ह

१८४

सुवण्णपस्स नाम गिरी उलारो

२६०

सुवस्स च वरं दत्त्वा १२३

सूकरेहि समग्नेहि २४३

सूरो सूरेन संगम्म ५६

सो खो तदा देवदत्तो अहोसि २७९

सो ते सुव वरं दम्मि १२१

सो न विस्सति मातङ्गो २२५

सोऽभिति मच्छो गङ्गेय्यो ५१

सो लुद्दो कासिपुरं उपागमि २७७

सोहं अब्बूलहसल्लोऽस्मि २२२, २२८

संवासेन हुवे सक्क २२१, २२७

हृदयज्ञम् कण्ठसुखं २३६

हृदये जापति पेम २२१, २२७

हिरायं हि पापजनं निवारणी १९७

हिरायं देवेसु हि सेदुसम्मता १९८

हिराहं देवी मनुजेसु पूजिता १८७

हिरिओत्तप्पसम्पन्ना ७

हिरिया निवारेन्ति सचित्तमत्तनो

१९७

हिरी च अरियम्हि गुणे पतिद्वित्तु

१९६

हिरी सुधं केन मलत्य हेतुना १९५

विचेष्य दानादि ददाति कोसिय

१७२

विदेसवासं वसतो ७९

विद्धो च नागो कोञ्चनादि धोरं

२७०

स

सक्ककच्चं उपतिट्ठामि ९२

सका रट्टा पञ्चजितो ७९

सङ्खूपमं सेतमतुल्यदस्सनं १७४

संके अनुद्धृं तया महामुनि १६८

संचेपि सन्तो विवदन्ति २१३

संच्चं तस्स हृतं होति १५८

सन्तो सप्तुरिसा लोके ७

सद्गा अनिच्चा यन देवसारथि १९६

सद्गा वदञ्जू इव वीतमच्छरा १७६

सद्गा हृं देवो मनुजेसु पूजिता १८४

सञ्चन्तं खमते धीरो २१३

सञ्चेव सदिसा होम १००

सञ्चे सदिसा होन्ति १००

सञ्चे सञ्ज्ञम् रोदाम २२१, २२७

अञ्चे सत्ता सञ्चे पाणा ४६

सम्बोधिपत्तो च महामुभावो २७८

समणस्स न तं साधु २२०

समधिपतो पुथुसल्लेन नागो २७२

स मातली वेववरेन पेसितो १७३

सहस्सनेत्तो तिदसानमिन्दो १९४

सा कोसियेनानुमता जुतीमता

१८८, १९२

सा तं पठिगायह उभोहि पाणिहि

१९२

साधु सम्बहुला ग्राती २४३

साधु सिकिखकं होति १२१

साला करेरी बहुकेत्थजम्बुयो १८९

सितं अकासि परिसाय मज्जे २७८

सिप्पेन विज्जाचरणेन बुद्धिया १७९

सिराहं देवो मनुजेसु पूजिता १७८

सिरीति मं जानाहि जूहतुतमः

१७८

सीलञ्च नवं विलेपनं १०९

सीहा व्याधा वराहा च ११०

सुचि सुगन्धं तिविसेहि सवकतं

१६७

सुधामिहासो तुरितो महामुनि ११२

यदेसमाना विचरिष्य २३३	यो मे हृत्ये च पादे च ८६
यन्नु पुब्वे विकत्तिथत्थो १३०	यो भं पुरे पच्चुदेति २२५
यस्सा हि नो नारद त्वं पदस्सति १६९	यो यं मिसानि खणति ११४
यस्मिन्च जायमानस्मि सदत्थं नाव- बुज्ज्रति १३२	यो सब्बलोकं चरको महामुनि १७१
यमेतं वारिजं पुष्टं ११३	यो हितिथा वा पुरिस्सस वा पन १७६
यायञ्चे मनुसासति २४८	यं तं पविकत्यतं पुरे २५
यस्मिंह जाते न पस्सति १३१	यं पुच्छितो न तं अक्खा ५१
ये केचि मातुसा कामा २५६	यं वनेजो वनेजस्स ७५
येकेचिमे मच्छरिनो कदारिया १६४	यं सुपण्णो सुपण्णेन २०९
येकेचिमे सुरगतिमाससाना १६४	र, ल, च
येन जातेन नन्दनित १३२	रवखगहणा बहुकेत्य पुष्टिसा १८९
येनामिश्रो कुसलं जहाति १३२	रदं मनुञ्जं १२
ये वे सखीनं सखारो भवन्ति १२०	रोदितेन हवे ब्रह्मे २२१
ये हि अमित्तं जानेय्य ४२	लुदा देव समायन्तु २५७
यो च घन्तकसावस्स २७१	लुदपुत्ता निसामेथ २५८
यो ते इमं विसालकिष १२८	वधतियका वेरनकासि बालर २७३
यो ते हृत्ये च पादे च ८६	वघिस्समेतन्ति वरामसन्तो २७०
यो दन्धकाले तराति ९६	वालगगमत्तं पापस्स ११५
यो दन्धकाले दन्धेति ९६	वरञ्च मे हंस भवं दवेय्य १२३
यो पहट्टेन चित्तेन १८	वरं वरस्तु वकङ्ग १२१

नीचे ओर्हय ह मन्तव्यो २०८

बहुमेतं वने कटुं २९

नेव किणामि नपि विकिनामि

बहुमहा बहुकं वज्जा १५७

१५६

बहूनि रुखखिद्धानि ९६

तेव तं उपजीवाम ११६

बहूहि मे दन्तयुगा उलारा २७३

नेवाभिसज्जामि न चापि कुप्ते ९२

बहूहिमे राजकुलम्हि सन्ति २६१

प

बहूचारि खमस्तु मे ९१

पस्तामि पोसं अलसं महाघसं १७९

बाला पत्ताव भिजन्ति २१३

पमाणवन्तानि सिरिसपानि ४७

ब्राह्मणञ्च व्यग्रघञ्च २४३

परिनायकसम्पद्मा २३८

भ, म

पाणातिपाता विरतोनु अज्ज २३७

भुत्ता च सा द्वावस हन्ति पापके

पाणस्सरा मुतिङ्गं च १६३

१७५

पापं सेदमलन्ति बुद्धति १०९

मच्छेरो च पमादा च १३८

पुञ्जं आकंख्यानेन १३८

मतं मरिस्मं रोदन्ति २२१, २२७

पुञ्जानि परलोकस्त्वं १३९

मारितुकामा कुञ्जरं छविद्वसारं

पुरिमं दिसं का त्वं प्राप्ति देवते

२६२

१७७

मा मं अपादको हिसि ४५

व

मिगीव भन्ता सरचापधारिना १८०

मोघंचस्स हुतं होति १५८

बलिसं हि सो निगिलति १६०

य

बहुं इवं शूलफलं २३३

यथालसो च दद्धो च १०१

बहुमिय सो दिक्षत्येषु ३५

दिस्वान नागस्स गति ठितिच्च	न तं पावा वधिस्सामि ५६
२६८	नन्दन्ति सरीरघातिनो १०९
दुद्वं दवमानं १३९	ननु जीविते न रमसि ६६
दुमो यदा होति फलुपपश्चो ११९	ननु मं हवयेति मञ्च्रसि ६०
दोहूलो मे महाराज २५६	न नो दाठा न विज्जन्ति २३५
ध, न	न नो पितुनं न पितामहानं २५९
धञ्जपणं पविसित्वा २१७	न नं उम्हयते दिस्वा ४२
धम्मेन ज्ञायेन सुगते लच्छसि	न मे दाठा न विज्जन्ति २३८
१८७	न मे दुतियो इष्टमत्थि कोसिय
धम्मो रहदो अकद्मो १०९	१८९
धम्मं चरे योपि समुच्छृङ्कं चरे १४१	नवद्वन्दकेवानि दिष्पति १०७
धीता महिन्दस्स महेसि जायथ	न हरामि न भञ्जामि ११४
१९८	नहेव इन्दो न सेनो २३९
धुतोभिंह सम्म सुमुख २१७	नागराजा तदाहोर्सि एवं धारेय
न कप्पति मातलि मध्य भुज्जितुं	जातकं २७९
१७५	नागो हतो हन्द इमस्स दन्ता २७३,
नगुत्तमे गिरिवरे गन्धमादाने १६७	२७७
नचाणहं किञ्चि करेय पापं १६५	नादत्वा भत्तं वरगते भूज्जति
नच्चेन ते धीतरं १२	१७२
न तत्थ मानं कपिराथ ७९	नायं नेह विभजति १०१
न ते पीठमादायिम्ह ९१	निसीद कल्याण सुखयिदमासनं
	१९२

त

तेसु उद्गम्बरमूलस्मि २४४

तं तं असच्चं अविभज्जसेविनि १७९

ततो चतस्रो कनकतचूपमा १६७

तं तं बदामि कोसिय १५७, १५८,

तत्त्वच्छ्रुति कुञ्जरो छब्दिवसाणो

१५९, १६०

२६०

तं यानसेष्टुं सभिरुद्ध मातली १९५

तत्त्वद्वासा कुञ्जरं छब्दिवसाणं २६८

त्वं नो जाति पुरिमासु जातिसु

तत्त्वद्वासा पोकखरणि अद्वूरे २६८

१६५

तत्त्वेव सा पोकखरणि अद्वूरे २६४

तं पद्म सम्प फलिमं उलारं १२२

तस्मा त्वं इसि मारोदि २३७

थ, द

तस्मा विनेश्य मच्छ्रेणं १३९

थोघातका येचिमे पारदारिका

तस्मा सत्त्व असत्त्व १३९

१७६

तसेव कटुं डहति १३२

दन्ते हि अत्योति च मं अतोच

त्वसेव सद्दे परदारसेविनी १८५

२७२

तवेव अत्याय इधागतम्हा १६५

ददन्ति हेके वित्ते निविटा १४२

तस्मि कम्मस्स कम्मस्स ८७

दद्वलमाना यससा यसस्सिनी १८४

तसिसि भमसि लेणमिच्छसि १०७

दस्सामि ते गामवरानि पञ्च २६२

ता नारदेन परमप्येकोपिता १७०

दानं दमं चागमयोपि संयमं १८५

ता दिस्वा आयत्तमा पुरिन्ददो

दिसा चतस्रो विदिसा चतस्रो

१७१

२५९

ते तत्त्व कन्दित्वा रोदित्वा नागा

दिस्वान दन्तानि गजुत्तमस्स २७८

२७७

तत्त्वम् दयमानानं २४०

कर्त्ता गन्धो न कदाचि छिज्जति कोनम्हाकं इथ सत् २३५

१०९

काकोला काकसङ्घा च १००

ख

कायस्समेदा निरयं वजन्ति १६४

खणित्वान् कासुं फलकेन छादि

कायस्समेदा सुगर्ति वजन्ति १६४

२७०

कासावभद्रविष धजं इसीनं २७०

खीणं अखीणन्ति न तं गहन्ति १२०

कासिस्स रठओ महेसी भवते

खेमं याहि तत्य अरी उशीरितो ३८

२७२

का सुककदाठा पटिमुत्तकुण्डला

च, छ, ज, झ

१८०

कि ते उप्पज्जि नो मुच्चि १३१

चतुष्पदेहि मे मेतं ४५

किन्तु सोचसि अनुच्चञ्जी २५६

चतुष्पदो अहं सम्म त्वमिप सम्म

किसु सेइमलन्ति बुच्चति १०९

चतुष्पदो २०४

कुतो सुधा गच्छ न मयहु रुच्चति

चन्दो च सुरियो च १६३

१७९, १८५, १८७

चर चारिं लोहित तुण्ड माचरि

कुमिलका सकुणका २४०

११९

कुमारियो याचिमा गोत्तरविषता

चीरं जीवतु सो राजा दद

१९७

छदनं कत्वान् सुब्बतानं ६९

केनेस यठओ विपुलो महघनो

छेत्वा वन्तानि गजुत्तमस्स २७४

१४१

जिघच्छा च विपासा च १३९

कोधो महाराज न मे अमुच्चथ

जातो च मे होति सखा च रुक्खो

१३२

१२०

इघोव निकिखण्य सरीरदेहं १६४	एवं समिजक्षन्ति अपापकम्मने	
इघोवाहं वसिस्सामि २३४	१९९	
इमानि मं दहर तापयन्ति ७९	एवं सो सुषितो होति ७५	
इमे ते लुट्टका देवि २५८	एसम्हाकं कुले धम्मो ९२	
उ		
उच्चे विठभिमारुद्ध २०८	एसाहम्मजेव उपारमामि १६५	
उद्गाय सो लुद्दो खरं गहेत्वा २७५	ओगाह रहवं अकद्मं १०७	
उटुहि त्वं लुद्द खरं गहेत्वा २७३	क	
उदुम्बराचिमे पवका ७४	कञ्जा चतस्रो चतुरो चतुर्दिसा	
उद्गगराजो मिगराजा २३५	१७७	
उध्यज्ज मे न मुच्चेय १२८	कटुस्म मत्थमानस्मि १३२	
उध्यज्ज मे नमुच्चिच्छ १३०	कतमञ्च नवे विलेपनं १०९	
उलारवण्णा वत ब्राह्मणा इमे १६२	कतमो रहवो अकद्मो १०९	
उसाहितो जटिलेन २४१	कतमा मे रवखा ४७	
प, ओ		
एकङ्गमेतं येयानं ११३	कत्थच्छति कत्थमुपेति ठानं २६३	
एकपुत्तको भविस्ससि ६०	कथं सहस्रानं सहस्रशागिनं १४१	
एकोव इन्दो असुरे जिनाति २३९	कदलिमिगा ब्रूतेत्य १९०	
एतादिसो नून कुलस्स धम्मो ९२	कन्दितेन हवे ब्रह्मे २२७	
एवं सवक सुखी होहि १२३	कस्मा सुव सुखदुमं न रिञ्चसि	
	११९	
	कलम्पि नाघन्ति तथा विधस्स	
	१४१	

अरहृथजो सविभ अवज्ञल्पो २७०	आसाच सद्वाच ततो सिरी हिरि	
अरियवत्सि वक्कङ्ग ६८	१६८	
अरियावकासोसि पसन्न नेतो ६८	आसा च सद्वा तिरी ततो हिरी	
अलिकंवत मं सम्म २१७	१७७	
असन्तो निरयं यन्ति १३९	आसाय खेत्ताय कसन्ति कस्सका	
असुचि पूतिलोमोति २०५	१८२	
असूहि यो सम्मति १७३	आसाय यन्ति वणिजा घनेसिना	
असंविभागीच सुखं न विन्दति १७५	१८२	
अहु अतीत मद्वानं ८७	आसाय सगाधिमना सुखेसिनो	
अहं तदा नागराजा अहोसि २७९	१८२	
अहं महिन्देन महेसि पेतितो १७४	आसा विसंवादिकसम्मता इमे १८३	
आ		
आचिक्ष मे त्वं कतमासि अच्छरा	आसं पुरवत्त्वा नरा सुखेसिनो	
१८६	१८२	
आचिक्ष मे त्वं कतमासि देवता	इ	
१८४		
आदाय दन्तानि गजुत्तमस्स २७७	इतो उजुं उत्तरियं दिसायं २६०	
आदित्यं वत मं सन्तं २२२, २२८	इन्दस्स नं वदेय्य देवसारथि १९७	
आश्यह सेलं भवनं किन्नरानं २६०,	इन्दस्स वाक्यं निसामेहि कोसिका	
२६७	१९५	
आसनं उदकं पञ्जं ९२	इधं सीहा च व्यग्रथा च १००	

## गाथा - सूचि

अ

अकल्लमेतं वचनं सुगते १७०

अकिञ्चलुदो पुरिसो ११५

अगारा पच्चयेतस्स २२०

अगीव तिणकट्टूस्म १३२

अज्जायि मे तं मनसि ६६, २१७

अज्जेव त्वं इन्द्रसहवयतं वजाति

१९९

अञ्जं हि लेणं परियेस २३४

अतिथिर्षिस्म यो निसिन्नभिः १५८,

१५९, १६०

अतो मुता देवबरेन पेसिता १७७

अद्वा मं यद्व जानासि ११५

अन्धा तिरी मं पठिनाति मातलि

१९६

अद्वाहि मं वो हितकामा १६५

अनङ्गगस्स पोसस्स ११५

अनगारियुपेतस्स २२६

अनिवकसावो कासावं २७१

अपचन्तापि दिच्छन्ति १३८

अप्यमाशो बुद्धो ४६

अप्यस्मा दविखणा दिन्ना १४०

अप्यस्मेके पवेचछन्ति १४०

अप्यम्हा अप्यकं दज्जा १५७

अपादकेहि मे मेत्तं ४५

अपि कसय मन्दिया २१३

अपोमुक्को भुञ्ज तुष्ठिल १०७

अम्बा पियाला च किसुका १८९।

अबूलहं वत मे सल्लं २२२, २२८

अमानना यथ सिया १०१

अयं वा सो मतो सेति २२६

२६९, राजाले २५४,  
बस्तु २६१, मन्यो २७८,  
लाई देख्यो २६९, लाई  
मारी २६४, ले ५६, हरु  
२५०, २७५, २७६, हरु-  
को साथ २६४, हरु फकर  
आए २७६, हरुले २५३,  
२५४

हाँडीमरीको भात मात्र २३१  
हाँसी २५०  
हितेषिणी भएकी थिए २५०  
हिरोतप ३, ७

हिलो नभएको तलाउमा १०८  
हंस १२, १०२, १११, राजा १३,  
बच्चाहरु २०८, २०९,  
बच्चाहरुसँग २०८;  
योनिमा जन्मे ११, राजा  
भई १११, राजाले ११,  
१२

आनित ५७, ८५, छैन ८४, वादी  
अनेको केहो ? ८४, वादी  
हुँ ८४, ८५  
कुधालाई १७५

१९४, को आशा लिए	सोहङ्गजार २५५
१८१, नमामनु से घर्म हो	संग्रामभूमिमा २४, गई २५
१८८, पाई १९६	
सुनको छिको १७, १८	ह, थ
सुबर्णमार्ग १५४	
सुबर्णहंसलाई राजा बनाए ११	हस्तनीहरूलाई २५४
सुहृदयी यियो २१६	हस्तनीहरूले नुहाए २५४
सुगुर २०३, २०४, २०५, २०६, ले २०५, ले देखेर २०३	हर्लो १७
सुगुरहरू २०३, ले २०४	हाङ्गाविङ्गा २५४
सूँढ २५१, चलार्देव २९, मा टेकदे २७४, ले कर्त्तो समाती २७५	हात काट द५
सूर्यस्त भयो २११	हात काटिदियो द५
सेता तीलहरू ६४, ६५	हात खुत्ता र नाक कान छेदन मन्यो द६
सेता यिए २५०	
सेनापति १, दद, ले द२, द६	हाती २९, ४२, ५६, ५७, २४७, को गही २५, को बच्चा देखी २२५, को बच्चासाई
सेनाव्यूह तोडी २५	पाल्यो ४१, को बच्चा
स्वोतापत्तिकलमा प्रतिष्ठित भयो १, २३, ९३, १०२, १११, ११६	मन्यो २२५, बाट खसी मनेछ २४, बाट ओहालो २५, का दाहाहरू २७७, २७९, २८०, राजा २५४,
स्वोतापत्तिकल प्राप्त गरे दद	२६१, २६३, २६४, राजा
स्वोतापत्तिकल आदि प्राप्त गरे २८०	यिए २७६, राजा यिए २८०, राजा भएको यिए
स्वोतापन्न ७१	२८०, राजा नुहाउदथ्यो
१६,००० २५५	२६९, राजालाई हानी

समा भंग भएपछि २०७  
 सरोवरमा ११३  
 सत्ताक भोजन ५३, लयाई ५४, हरु  
     पाइथे ५३  
 सर्वज्ञानहृषी दाहाहरुको ने २७५  
 साठी योजन १५४  
 साठीहजार २५८, वर्षसम्म रहो  
     १११  
 सातदिनमा २७५, पुग्यो २६९  
 सात प्रकारको शील छ १४  
 सात पर्वतहरु चिए २५२  
 सात महीना २६९, २७५  
 सात वर्ष २६९, २७५  
 सार्वाणय धर्म १४८, लाई १४८  
 स्थाले २०८  
 सिकर्मी २३३, ले २३३  
 सिक्रीले बाँधी २३२  
 सिगु १९१  
 सिह १००, १९१, आउनुमन्दा  
     आगाडि २०४, खाहि २०६,  
     योनिमा २०३, लाई राजा  
     बनाए ११, ले २०३,  
     फक्कर गयो २०४, को साथ  
     २०४, संग लडनुपछ २०३,  
     साई भैले कितै २०५

सुगा १२०, १२१, को राजा ११८,  
     ११९, को राजाले १२०,  
     १२२, १२३, हरु ११८  
 सुगुरको पाठो २३३  
 सुगुरका पाठाहरु २३६  
 सुगुरनीले १०४  
 सुगुरनीको कोखमा १०४  
 सुगुरहरु आइरहेको देखेर २४२  
 सुगुरहरुको समूहमा पुगेर पनि  
     २३८  
 सुगुरहरु देखी २३३  
 सुगुरनीहरु २३८, ले २३४, २४१,  
     २४२, २४३, २४४, ले पनि  
     त्यस्तै गरे २३७  
 सुगुरहरुलाई २४३, खान्दि २३५,  
     माछ २३४, एकमत गराई  
     २३६, धैर्य दिवे २३७,  
     हेरेर बाघ गज्जर्यो २३७,  
     बोलाई २४२  
 सुन्दरछु ५०  
 सुन्दरछी ५०  
 सुन्दरछी ५०  
 सुधामोजन १७२, १७४, १९३,  
     गनले १७५, देऊ १७९,  
     १८१, १८४, किन पाई

विशाल शांखा भएको १२८  
 विहार बनाई बसेको थिए ७२  
 बृक्षदेवता २९, ५०, ५२, चाहि  
     ७६, चाहि म नै थिए  
     २०९, अई २८, ७४,  
 भएका थिए २०८, ले २९,  
     २४३  
 वैरता गर्नु हुन्न ७०  
 वंशपरम्परालाई १३७, छाड्यो  
     १५५, नाश नगरी १४५

श

शक्ति २७५, पाएका थिए २२०,  
 मा थिए २२५  
 शत्रु २४४, बस्त्व २३४  
 शाखाको भाँच २५३  
 शाखाहरू २५३, हर्लिवा १०३  
 शाहीरिक बोडालाई १७५  
 शाल बन २५२, भा गई २५४  
 शाला १९०  
 शास्त्रतथा०हरू आए ९८  
 शीलने नयाँ बिलेपन हो ११०  
 शोक उत्पन्न भयो २५०  
 शोकरूपी काँढो २२२, २२९  
 शोभायमान ४९, ५०

शंख देखेर २४४  
 शंख भरी पानी त्याई २४४  
 श्रमणधर्ममा मन नलगाई २४५  
 श्रामणेर चौबर छोडेर गयो ५८  
 श्रामणेर मरेपछि २१९, २२४  
 श्रामणेरलाई प्रदजित गरायो २२४  
 शृगाल १००

स

सकृदागामी ७१  
 सक्खर १५४  
 सङ्घगुण पनि अप्रमाण छ ४६  
 सतपदीहरू ४७  
 सन्तुष्टिताकोनिमित ३  
 सत्॒वय महापद्म २५४, पाई २५४  
 सर्वं न चाई ५९  
 सर्वं निस्की ४३  
 सर्वले डसी ४३  
 सर्वहरू ४७, ७८, ले ४४, ले डस्ने  
     छनन् ४४  
 सर्वराजाको कुल प्रति ४४  
 सर्वले डस्ने थिएन ४४  
 सपेरा ६१, २१६, २१८, को  
     शरीरमा खसाहयो ६०, ले  
     ५९

मुखमा पानी आउन थाल्यो १५१	राजमहिषीको कोखमा २५५
मुखमा पानी भरिएर आयो १५१	राजालाई पञ्चशील दिए ११०
मुगीको बन २५२	राज्यद्वारा पूजागरे ११०
मुगिका गाडाहरू २४७	रात्रि-स्थान ११७
मुख्य हिण्ठौ १६१	रुखको गहन २६६
मुसाहरू ४७	रुख सुकाइदिए ११८
मृगाणहरू १९१	रुख सुकेर जाँदा ११८
मृगबच्चा मृन्यो २२०	रुखखासुखखा मोजनहरू १९
मृगबच्चालाई देखो २२०	रुन थाली २५०
मृत्युइँखि भयभीत हुन्थ्यो २७	रूप प्रशंसक ४९, ५०
मृत्युसंग भयभीत हुने १०३	
मैत्री-कायकर्म १४८	
मैत्री भावना गरे ४८	
मौलो भाँचो २८	
मंगल हातीलाई २८	

## य, र

आगु र मोजन नपाई ९१
आगु सिद्धिएको बेलामा ९०
शुद्धकथा २५
शुद्ध-भेरी २४
शगतले मुख भरियो २७४
श्य-व्यूह २३२, २३६
इक्षी पिई ५५
इजकन्या थिई २८०

लज्जा ७, र भय ३, ११, १२, र  
भय छाडी १३, र भयलाई-  
छाडी १२

लात्तले हानी ८५
लिङ्ग-आयं ६७, हो ६९
लोड खसालेर ५७
लोटा लिई ३३
लौका २५२
वचीद्वार १६
वर्षावासको समय आएपछि २१०
वासना सुन्ध्यो ११२
विस्टा खसाल्द्वन् ३८
विदेशमा बस्ने पण्डितले ८०

चाहूलोकबाट च्युतमई १२६

चाहूण-पाठ हुंदेछ १३८, १४१

चाहूण भयले १५५

**भ**

भण्डारिक भएष्ठि ३१

भय ७, भीत हुने मिक्षुको कारणमा  
२७

भन्याङ्गमा उभिई २०१

भ्याकुता खाने ७९

भालु १९१

मिक्षाटनार्थ आएका खण्डमा २४५

मिक्षा-भोजन ११८, बाट ११८

मिक्षुगीहललाई अनुशासन गरी  
२४६

मुइफर्सी २४२

भैसि २०३

भोजनको निन्दा गर्न वाल्यो ३५

भोजन तिद्विसकेपछि १०

**म**

मधुमा मिलाई २५५

मधुर फलहल २५५

मनद्वारा १६

मनमा प्रेम उत्पन्न हुन्छ २२१

२२७

मधूर १२, १३, १९१

मरणानुस्मृतिको कर्मस्थान २७, २८

मरण भयले डराउने कुरा २८

मरण भयले डराई २९

मरण भयले डराउथ्यो २९

मरण भयले भयभीत मई २७, २८

मरणभीरक छ १०३

मरणसीरकछौ १०४

मरणभीरक मिन्न १११

मह १५४

महाशाल बन २५३

माउसुलीहल ४७

माकुराहल ४७

माछा ५२, हल ५०, ५१, १९१,  
हलले ११

माछामासु खाई ५५

माटाका भाँडाहल २१४, जस्तै

२१३

मारत्व २७५

मासु काटियो ८४

मासु पाए २४१

मित्रभाव ४१

मित्र र अमित्रको लक्षण बताई

४२

कोस ६४	समाते २४, समातियो
फूल सुघदा ११३	२४२
बञ्चरो ८४, २६५, ले २४३, ले	बाजले २४०, पक्षिहरूलाई मार्छं
काटी २६६	२३९, समातछ २४०
बनेल १११	बाँणले लागेको हात्तीले २७२
बरको रुख थियो २५३	बाँणले हात्र लगाई २५०, २५५
बरको रुख देख्यो २६८	बाँदर ६१, ७६, ले ६०, ७५,
बरको वृक्षराजलाई २६१	लाई ५९, ७५, २१६,
बरदिनेछु ४	कहाँ छ ? ६०, लाई
बरदिएको थिए ४	खाद्य-भोज्य दियो २१६
बहुभण्डक भिक्षु ९, १३, को	झाधा २८०, उठेर २७५, ले
कारणमा १, १०	२६८, देखेर २६०, हरू
बहुभण्डक छ २	२५७, २५८, हरू छन्
बहुभण्डक भयो ३	२५८, हरू हुन् २५८,
बहुभण्डक ह्वौ १०	हरूतिर हेरी २६०
बाघ १००, १११, को अगाडि गई	बाल-सूर्य जस्तै देखिन्थ्यो २५३
२३, को राजा २३७,	बाँसको गहन २६६
गएर २४१, लाई मान्यो	विच्छीहरू ४७
२३, बस्ने ठाउँमा २३,	बुढगुण वर्णन १६
निस्केर आउँदथ्यो २२,	बुढगुण अप्रमाण छ ४६
को मासु २४१, राजाले	बुढगुणलाई अनुसमरण गरे ४८
२४०, लाई २४२, ले	बुढलीलाद्वारा मधुरस्वरले १०७
२३८, ले भन्दछ २३९,	बुढलीलाले धर्मदेशना गर्दै १०९
ले ल्याए ल्याएका मासु	बूढो भिक्षु २११, २२४, ले २०७
२४२, समातन सकिन २३,	बूढो थेर थियो २१८
	ब्रह्मत्व २७५

पानी १२८, भएको चिए २५०

पानीको गहनमा २६६

पानीको राक्षसले ६

पानी पनि दिन योग्य छैन १८०,  
१८३

फानीबाट आगो निकाली ३८

फानी-राक्षस ९

फ्रपलाई पसिनाको मथल भनिएको  
हो ११०

फायस १५३, को निमित्त १६४,  
खाई १५१, खाओं १५१,  
खाने इच्छा १५१, खाइ-  
रहेको भैले बेखों १५२,  
खाने इच्छा उत्पन्न भयो  
१५२, खाने इच्छा गरी  
१५५, पकाउन यात्यो  
१५४, पकाएर बेझ १५३,  
पाकेपछि १५७, छैन  
१६१, पनि पाकदण्ड  
१५६, देखेर नै १५१,  
मात्रको चिन्ता गरी १५२

फरिज्जलक फल १६७, १६९

फरिजात १६७, १६९

प्यासलाई १७५

पाकिक-भोजन ५३

पि, पी

पिटेका चियो ६७

पिट्यो ४०, ४१

पिठ्यूमा तीनपटक पिट्यो ६५

पीपल १९०

पीठ बनाउन लगायो २३७

पु, पू, पो, पं

पुढकरिणी देखयो २१

पुढका २१

पुण्य नै परेल्योकमा प्रसिद्धा हुन्छ  
१३९

पुत्रशोकबाट दूर भराहिवो २३४,  
२२८

पूर्वजन्मको कुरा ३७, ४१, बताउनु  
भयो २०३, २०८

पोथी-चरा २४७

पंखा राखो २०२

पंखालिने चलन चियो २७२

फ, फ

फसो २५२

फासी १७

नाड्डो वेखियो १२  
नाड्डो भई १०, ११  
नाचन बाल्यो १२  
नाचेको हुनाले १३  
निदर बताउने २८  
निमित्त ३७  
नून र अग्निलो १२७, सेवनार्थ ८२  
नेवासिक ७२, स्थविर ७२, गिरु  
७३, ७६, जियूको ७३  
नो प्रकारको शील छ १४

प

पटिक्षेप-आर्य ६७, हुन् १९  
पर्णशाला बनाई १५  
पर्णशाला बनाइविनेछो ३६  
पदचिन्ह देखी ६  
पथको पात्रमा ५  
पथ-ध्यूह २३२, २३६  
पथसरोवरमा ११२  
पथसरोवरको आश्रय लिई ११३  
पथफूलहरू ११४  
पथसुधां ११३  
परम्परालाई १३७  
परित्राण ४८  
परिव्राजिकालाई लिएर गयो १२९

परिवेणमा ने आउनु भई २०१  
परिवेणमा जानुभयो २०२  
परिवद्दको बीचमा २०२  
पलाई १९०  
पवारणा गरी ९९  
पसिनाको मयल केलाई भन्दछन् ?  
१०९  
पंक्षी योनिमा जन्मी ३७  
पक्षिराजा ३९  
प्रत्यन्त गाउँमा ७२  
प्रत्यन्त नगरमा गए ३४  
प्रश्नोत्तर गरी २०७

पा

पाडमी खस्तै लैस ११  
पाउँसुने २१३  
पाड भहुमेहरुको रहस्य बनरहू ४६  
पांख १३, किजाई १२  
पांख प्रकारको शील छ १४  
पांचशय प्रत्येकबुद्धहरू २७६  
पाठाहरुलाई छाढी १०४  
पात्र-चौबर ५८, ८९, लिङ्गोहर  
१५, सुम्प्यवियो १५  
प्रातिमोक्ष संवर शील हो १४  
पादपरिच्छारिका २४९, पिई,

देवकन्या ११६, ले ११६  
 देवघर्म ५, ६, को मतलब छ ७,  
 जानेलाई ५, पनि जान्दछु  
 द, बताउनेछु ७, मात्र  
 जान्दछौ द, मन्दछन् ७  
 देवनगर १५४  
 द्रोषी भरी १०६, भात छ १०७  
 दोहलो २५६, २५७

ध

धन खर्च हुनेछ १५५  
 धन खर्च होला भन्ने भयको  
 कारणले गर्दा १५२  
 धन खर्च होला भन्ने हरले १५२  
 धनसम्पत्ति भने देखिन्छ १३६  
 धनुष ६, र धनुष राणने धोको  
 २६८, लुकाई २७०, धारी  
 २१, धारी हु २१, २२,  
 लिन लगाई २३  
 धर्म-अन्तेष्टासी ६४, हुनेहरू ६४  
 धर्मगुण अप्रभाण छ ४६  
 धर्मराजा १६  
 धर्मरूपी तलाउमा हिलो छेन ११०  
 धर्मिराहरू खसे २५४

धानको पसलमा २१८  
 धानको पसलबाट ६०  
 धान छुझ्यो १४३  
 धान व्यापारी ६१  
 धान देवी जीविका गर्न थाले ५९  
 धान देवी जीविका चलाउन थाले  
 २१६  
 धान लिएर आई १४३  
 धान्यवर्गहरू १९०  
 ध्यानकोनिमित्त मात्र पनि ३७  
 धूतंहरूलाई रक्षिले छाइयो १०८  
 धूतंहरूले विचार गर्दा १०५  
 धोको बनाउनपन्थो २६५  
 धोकोलाई डोरीले बाँधी २६७  
 धोको लेङ २६५

न

नगरद्वारको चारेतिर १५०  
 नगनतावादीहरू आए ९८  
 नयाँ लेपन भनेको क्याहो ? १०९  
 नरकको बीचमा १५१  
 नाक र कान काट ८५  
 नागराजा ७७, ले ७८, बस्वध्यो  
 ३८  
 नागभवनबाट निस्केर ७८

दर्शन-आर्य ६७, हो ६८  
 दशप्रकारको शील छ १४  
 दशबलकहाँ २  
 दशबललाई वन्दना गरी १५  
 दशहजार योजन अलंकृत १५४  
 दानफल-बोध गराई १६६  
 दानदिनुपछं १३६  
 दानदिने स्वभावको छ १४८  
 दानदिने स्वभावको भयो १४९  
 दानदिने स्वभावको यियो १४८  
 दान परम्परालाई नविगार्नु १५०  
 दानशालामा आगो लगाई १३७,  
     १४५, १५५  
 दानशालामा आगो लगायौ १४४  
 दानशाला विनाशपारी १५०  
 दानशाला बनाई १३६  
 दानशाला विध्वंस गरी १३६  
 दानशालाहरू १५०  
 दानी स्वभावको यियो १३५  
 दासको काम गरेर ३२  
 दासले ३०  
 दासको तज्जनलाई पनि ८०  
 दासलाई ३२  
 दासीले ३०  
 दाहा २५८, २५९, हरू २५५,  
     २६३, २६४, २७३, २७५,

२७८, छन् २६१, हरू  
 काटी २७५, को गोलाई  
 चाहि २५१, हरूको आव-  
 श्यकता छ २७३, हरू  
 दिवै २७८, हरू दिए  
 २७५, हरूभन्दा २७५,  
 हरू लिएर २७७, हरू  
 काट २७४, नमएको  
 होइन २३८, नमएका  
 होइनन् २३५, गाडी  
 २४१, मा बल भएन कि  
 क्या हो ? २३८  
 दिवा-स्थान १७७  
 दिशा प्रमुख आचार्य ६५, सेंग २०  
 दिसावस्ने ठाउँमा गई २०४  
 दिसावस्ने बेलामा ३३  
 दिसावस्नको लागि ३३  
 दुइ अंगुल ९५  
 दुइटुका पारी गयो २४७  
 दुइटुका भइरहेको देखेर २४७  
 दुइ प्रकारको शील छ १४  
 दुइ बूढा येरहरू २३१, को कारण-  
     मा २३०  
 दुइलाख चालिस हजार ८७  
 दुघ १५४  
 दुबोको गहन २६६

कुला राख्ये थेलो बनाई ४०

जंगलमा बस्ने देवता ५७

जंगलमा आगो लागेको खण्डमा १६

जंगलमा जाने आज्ञा विए ८

जंगली कौवाहरु १००

म, छ

फ्याङ्गाट निस्की १०६

हस्यो ४३

हुँगा बनाई २६६

हुँसीको रुखमनि २४४

हुँसीको रुख ११९, १२२, मा  
१२३, मायि चढ्यो २४२,  
हो २४२

हुँसीको एक वनमा ११८

डोरी झुङ्डथाई २६७

डोरीबाट चढो २६७

त, थ

तरबार २६५, लिएर ३, ले  
काटी २६६

तरुण भिक्षुहरुको कारणमा ४९

तसाउमा ५

तामाको बर्णं जस्तं वैत भएको

२६०

तिमी के बाबी ह्यौ ? ८५

तिमी को ह्यौ ८ १५३

तिर्यक्योनिमा जन्मदा पनि १२४

तीन चीबर मात्र २

तीन द्वारहरु रक्षा गर १६

तीन प्रकारको शील छ १४

तीन रस्नहरुको गुण ४७

तीन शील १५, हरु रक्षा गर १६

तीरसे लागेपछि २७१

तीलको मुट्ठिको कारणमा ६७

तील सुकाउन ६४

तीलहरु ६५

तील लुटाउन लगाउँद्यन् ६५

तृष्णको गहन २६६

तृष्णा उत्पन्न भएको छ १५२

तेलको एक थोपो पनि १३६,  
१३७, १४८

तेल घस्ने २५३

तेल लगाई २५५

थकावटलाई १७५

थोरेबाट थोरे दिनु १५७

द

दन्तहरुको आवश्यकता छ २७३

चामल १५४	खर्च हुनेख १५९	खर्च रशमी निस्क्ति २५५
वेळ १४३		छाता छिकी ६३
चारपरिषद्वको बोचमा ११		छाती उहीं कुट्ट्यो २७८, २७९
चार प्रकारको शील छ १४		छाती गमिएर आयो २५०
चिताबा राहुँ २७६		छालाको डोरी २६६
चिराक लिएर २११		छालाको धोको राखिन् २६५
चिरंजीवि होस् ८६		छोसीहरु हुन् १७२
चीवर छाड्यो २१५		
चीवर छाडेर १५, ययो ५९		ज
चुल्सउपहाक २२		जन्माधर ४३
चूलीमा परेको नून जस्तै ६२		जमुनाका रुखहरु ११०
चोरघातकले ८५		जराहरु काट्न लाभाक्षे १४६
चोरघातकलाई बोलाउन लगाए		जरोको माटो २४२
८४		जरोमा बाहु घस्तो २४३
चौपाया हुँ २०४		जलकृष्ण २५४
चौपाया ह्लौ २०४		जल-राक्षस ३
चौपायाहरु ९९, ले ११		जलिरहेको आगो जस्तै २२८
चंकमण स्थानको एक क्षेत्रमा २२६		जलिरहेको मेरो जलनलाई २३४
		जाऊ जाऊ २१२
		जांधिको बोचबाट २४१
छ अ प्रकारको शील छ १४		जांधिको हाड मिलाई २४६
छवर्णसुत राहुँ २५८, २६१		जातिस्मरणज्ञान २४९, २५५
छवर्ण रक्ती हुक्क २४१, २५७,		जुला कुकाली ६३
राहुँ २६३		जुला राख्ने लैसी भक्तम्भे ५३

ग

- गङ्गाको पानी पिई ११९  
गणाचार्य ४८  
गन्ध-चोर ह्वौ ११२, ११३  
गन्धकुटीको २०१  
गन्धकुटीमा मित्रिनु भयो २०१  
महेनो बस्तु पनि १७  
माईको भात १५३, दिला १४४  
माडेमा आगो लाग्यो ११७  
माडाकाट खसेका धानहरू २४७  
मांस लिएर १४३  
मुणागुण नजास्तेकहाँ ९९  
मुणागुण जान्न नसक्ने ९९  
मुप्तचरहरू विहारमा पठाई २३१  
मुफामा बसदध्यो ७४  
मुहुको गन्ध सुंघो ५६  
मुहुखाने किरा ५५, ५७  
मुहुमा २०४, लटपटिएको २०३,  
लटपटिएर २०२  
मुहुले लटपटिएको २०५  
मंगाम्बो तीरमा ५०  
मंगा र यमुनाको संगममा ५०

घ

- थचाडेको जस्तै गरी २११

- घरमित्र पसेर बस १३८  
घाँटिमा अट्केर १४४  
घाँटीमा अट्काएर १४३  
घाँसको गहन २६६  
घाँसको टुऱ्योबाट खस्ते १३६,  
१३७, १४८  
घोडा जत्रे भई १६२  
घोडाहरू २४७

च

- चक्र-धूह २३२  
चण्ड-कुवकुरहरू २४६  
चण्ड-गोहरू २४७  
चण्ड-घोडा २४६  
चण्ड-मेडाहारा जीघ भीज सगाई  
२४६  
चण्ड-मेडाले २४६  
चण्ड-हाती २४६  
चण्डालनीहरू कहाँ गए ? द३  
चतुपरिवद् ३, को बीचमार्हृते  
चर्चोबाट लडी २०२  
चराको योनिमा जन्मेका २४७  
चराहरू १२, ९९, ले ११, को  
जेठो भई २४७

कूटजटिल २४२, २४४, कहाँ गयो  
२३७, को आथमबाट  
निस्की २३७, लाई २४३,  
ले भन्यो २३९

१५५, १६५, हुन्छ १६४,  
पनतालाई दूर गरी १३९,  
ले दानदिन १३९, भएको  
बेलामा २००, पनलाई  
पारगनेछु १६६

के, को, कं

ख

केरा १९०

के वादी ह्वौ ? ८४, ८५  
कोशली २६५  
क्रोञ्चनाद गन्यो २७१  
क्रोध उत्पन्न भयो १२९  
क्रोध उत्पन्न हुन्छ १३३  
क्रोध गरेनन् १२६  
क्रोधको दोष देखाउँदे १३१  
क्रोधलाई जित्न सकेन १२५  
क्रोध उत्पन्न भएको थियो १३१  
क्रोध मात्रलाई पनि ६२  
क्रोधी ६३, ७८, छौ ६३, मिक्षु  
७१, ८०, ८८, १३४,  
छौ ७७, १२५, थियो  
१२५  
कोसेली दियो ३३  
कोसेली लिई ३३  
कंजूस १३६, १३८, १४८, १५०,

खड्ग ६, लिई ८३  
खरानी खरी २७७  
खरायोहरू ९९  
खलो कपडा लगाउँथ्यो १५१  
खाल्टोको बीचमा २३७  
खाडल खनी २६९  
खाडल खनाउन लगायो २३७  
खाडलमा २४१  
खाडलबाट बाहिर २४२  
खादयभोज्य ३५  
खानाको निन्दा गर्नन् ३४  
खुट्टा काट ८५  
खुकुरी २६५, ले काटी २६६  
खूर्पा २६५  
खोपीमा पसी २५५  
खोले र कनिकाको भात खान्थ्यो  
१५१

एक दुइ अंगुल मात्र हिंदू १५  
 एक प्रकारको शील छ १४  
 एक बूढो मिक्षुको कारणमा २०१,  
     २०७, २१०, २१५, २१९,  
     २२४  
 एक मिक्षुको कारणमा १४, १९,  
     ३०, ३६, ४०, ४३, ५३,  
     ७२, ८९, ९८, १०३,  
     ११२, ११७  
 एक महास्थविरको कारणमा ५८  
 एक नासका हुन्दून् १००  
 ओपयातिक देवपुत्र भई ११९

क, का

कञ्चनगुफा वियो २५३  
 कञ्चनगुफामा बस्दये २५१, २५३  
 कछुवा ५०, ५२, ले ५१, माघि  
     पानी फाली ५२  
 कटहर १९०  
 कन्दमूल २१२  
 कपडाको एक टुक्रा ४०  
 कपडा बुन्ने ठाउँमा २१  
 कपासको लेतबाट १०४  
 कपिटुफलको बन २५२  
 कर्मस्तान ३६, ३७, २१०

कन्याडकुरुद १९५  
 कर्णेती २६५, लिई २७४, २७५,  
     लिएर उठ २७४, ले रेद्न  
     सकेन २७४, ले रेद्न  
     थाल्यो २७४, मुखभित्र  
     पसाल्यो २७४, समात्न  
     लगाक २७४  
 काक माछाहरू १९१  
 काखमा सुते दर  
 काँचो लिङ्गो १४३  
 काँडा भएको छडी द४  
 कायद्वार १६  
 काशीगाउँ दिएका थिए २३०  
 किसान भएका थिए १७  
 काशाय-बस्त्र २७१, देख्यो २७१,  
     धारणा गरी २८०

कु, कू

कुनचार्है तलाउमा हिलो छैन १०६  
 कुक्कुर भएर १६१  
 कुब्बुरले विसाबले भरिदियो १६८  
 कुप्रा २१  
 कुलबंशको नाश गन्यो १४४  
 कुलबंशलाई विनाश नकारी १४५  
 कुलबंशलाई नकारारी १४५

२०७

आसुन्दर छो ५०

आ

आइमाई भनेका पापी हुन्छन् ४  
आगन्तुक मिकु ७६, ले ७३, हक्को

इ, उ, श्रृ

उपकारक कोष ? ८९  
आगो लाग्यो ३६  
आचार्य-आर्य ६७, ७०  
आचार्य-आग ६४, दिनैले ६४  
आचार्यमाथि रिसाई ६५  
आजीव पारिशुद्धि शील ही १५  
आठ प्रकारको शील छ १४  
आठहजार २५३, हात्तीहरू २७६  
८.०००, २५०, २५३  
आप १९०, को रुखमा चढो ६०,  
२१६, खाई ६०  
आफूले पनि छाऊ १६१  
आत्म प्रशंसा गर्ने ५२  
आत्मवर्णन २०, ३५, गरी २०  
आमा बाहुको गुणलाई नडुङ्गी ३३  
आमा बाहुको भीजन समयमा ३३  
आत्माभिमानी २६  
आर्य-च्यवहार हो ६८  
आपुसंस्कार शीख जयो १९८

इन्द्रियसंबंध शील हो १४  
उच्छेदवादीहरू आए ९८  
उपराजा ९  
उपाध्याय ४०, ले ४१, ले राखीको  
४०, माथिको विश्वासी  
४१  
ऋविहरूको ज्ञवाजा २७१  
ऋविमेष अनुसार २१२, २२०  
ऋविहरूको उपान जान्यो ४४

ए, ओ

एक अल्पी मिकुको कारणमा ९४  
एक जोघी मिकुको कारणमा ६२,  
७७, ८१, १२५  
एक टुका कपडा ४१  
एक तरणी मिकुको कारणमा  
२४९  
एक दामी मिकुको कारणमा १३५

## शब्दावली

अ

- अधमहिंसा ४
- अधधावक २०७
- अस्त्रोपनसाई १७५
- अस्त्रो ने थियो ९५
- अस्त्रो स्वभावका थिए ९५
- अस्त्रो भई ९४
- अस्त्रो थियो ९४
- अस्त्रो जन्तु हो ९५
- अस्त्रोसीले ६५
- अर्ना १११
- अनागमी ७१, फलमा प्रतिष्ठित  
भयो ७१, ८०, ८८,  
९३४
- अग्निहोत्र १७४
- अनुशासना गरी २४८
- अनुशासन गर्ने एक मिकुको कार-  
नमा २४५
- अनु-सेठले १५१, १५२
- अनु-सेठलाई पनि १५१
- अल्पेचछता ११८, को निमित्त ३
- अपूरो भास्त्रण थियो १२६
- असिषेक गरी २४४
- अमात्यरस्त ९५
- अमात्यरक्षले ७०
- अमित्र मालाई जाम सकिन्द्र ४१
- अरना निस्केर आउदेख २४
- अरहत् छवजाधारीलाई २७१
- अरहत्व प्राप्तगरी २८०
- अरहत्वमा प्रतिष्ठित भयो १६
- अरहत्व प्राप्त गराइनु भयो १६
- अरिया बुद्धग्नित बुढा ६९
- अदीचि महानरकमा पुगे ८७
- अदीचिदाट उदाला निस्की ८७
- अशोभायमान ४९
- अधङ्कालु १३६
- असमयमा २०२, आएका हुँ

२००, देवी १९१, देवी-  
लाई १९१, लाई कोसियले  
१९३, ले १९७, १९८,  
अन्ने देवी हुँ १८७, उत्तर-  
दिशामा उम्हिई १७७,  
पूजिताङ्के १९८, सेव कुरा-  
गदै १८६  
क्षान्तिवादी ८५, तापस ८८

---



१०३, २१०, २४५, २४९  
भी १६६, १६९, १७८, १९६, ले  
१९४, देवी हो १७८,  
पूर्वदिशामा उभिई १७७,  
मनेको अन्धो हो १९६

स

सम्यकसम्बुद्ध १६, को नमस्कार  
गठु ४८, ले ९

सत्त्वपाल जातकं ६८

सारणीयवग्गो १४८

सारिपुत्र १, ८८, १४६, २००,  
२०८, २०९, संग २०२

सालक जातकं ५८

सालक जातकमा २१५

सिद्धपुष्ट जातकं ११२

सुजाको १२३

सुजालाई ११९

सुजासंगे १२३

सुधर्म (सचागृह) १५४

सुधामोजन जातकं १४७

सुभद्रा २५५, २७३, २७५, ले  
२६०, २६५, २७७, २७८,  
लाई २६४, को २६७,  
झारा २६९, खोई? २५५

सुरियपत्स २५२  
सुवर्णपत्स २५२, २६१, २६७,  
२६८  
सूर्य १३७, १४५, १४६, १५४,  
२००, पनि १५८, आए८  
१३९, कुमार ४, ५, ९  
कुमारलाई ५, ९, कुमारले  
५, देवपुत्र भई १३६, भई  
१४५, भए८ १५०, संगे  
बस्थो १६०, पवंतमा  
२५३

सुकर जातकं २०१

सोणुतर २५०, २६०, ले २६४,  
लाई २६५

सोमदत्त २२६, जातकं २२४, भन्ने  
नाम राखी २२५

संयुक्त अर्थकथामा २५२

इ, ई

हिरी १६६, १६९, १७८, १९५,  
१९६, को निमित्त १९३,  
को कारबले ने १९८,  
चाहि आर्य घर्मना प्रति-  
छित छे १९७, देवता

उत्पन्न भए १६६, संगे बस्यो १३९, १५८, संकी गएर सोश १७०	१९, १०२, १४३, १११, ११२, ११३, ११६, ११७, ११८, १२४, १२५, १३४, १३५, १४६, १४७, १४८, १६७, १७०, १७३, १९९, २००, २०१, १६२, २०३, २०६, २०७, २०८, २०९, २१०, २११, २१४, २१८, २४४, २४५, २४६, २४७, २६७, २७०, २७२, २७५, २७६, २७७, २७८, से देखना साथ १५, से भन्नु- यायो ११४, संग १६, मुस्काउनु यायो २५०
वास्ता १६, ४१, ४३, ५५, ५९, ८१, १०३, २०१, आउनु भई ११, १६, २०, २८, ३०, ७३, ७७, ९०, ९४, १३३, २१९, २२४, २३२, २४६, कहाँ २, ३६, कहाँ यायो ११, कहाँ गए २०२, कहाँ कर्मस्थान १७७, कहाँ प्रवजित भई २१०, को १४७, को अगाडि १०, को कुरा कुली ३, को कर्मवेशना सुनो १४, २७, को कर्मसमामा गए १५, लाई ७३, ११७, लाई देवना गरी ३, १६, ३७, ४९, ११२, से २, ३, ९, १०, ११, १३, १५, १८, १९, २६, २७, २९, ३०, ३५, ३६, ३७, ३९, ४०, ४३, ४८, ४९, ५२, ५३, ५४, ५८, ६१, ६२, ७१, ७२, ७३, ८०, ८१, ८८, ९१, ९३, ९४, ९७, ९८,	अडा १६६, १६९, १७८, ११४, ११६, अनित्य हो ११७, पश्चिमदिशामा उच्छिं १३७, भन्ने देखी हुँ १८४, संग कुराग्दे १८४, की १४७
	आवस्तीमा १४, ४०, ८९ आवस्तीवासी १४, २७, ४९, १४८,

१७२, लाई पठाए १९३,  
लाई भने १९४, भई  
१४९, भएर १४०, १५०,  
से १४०, १९८, १९९, से  
गाया भन्यो १९८, से  
यस्तो भन्यो १९६, से  
सोधेपछि १७६, संग्राहक  
हो १४५, संग्राहक भई  
१३६, संगे १६१

शिगपोतक जातकं २१९  
मित्तामित्त जातकं ४०  
मुण्डमणि पर्वत १२३  
मौद्गल्यायन १४६, २००, २०१,  
२०९, हरू २०८

य, र, व

यामुनेय्य ५०, ५१  
राहुलमाता १३४  
रोहित १९१  
बजिरकुमारी २३२  
विद्यपाक नागराज कुल ४५  
दिशाखा ८९, को घरद्वारमा पुग्यो  
९०  
बैजयन्त (प्रासाद) १५४, रथमा

बसी १९४  
बैजवले ५  
बैधवणसंगवाट ५  
श  
शक ११९, १२३, १२४, १३७,  
१४६, १५७, हुँ १६३,  
का १६६, कहाँ गई १७०,  
१९३, कहाँ लग्यो १९९,  
को भवन ११८, को वचन  
सुनेर २२८, को स्तुतिगाँड  
२२२, को स्तुतिगाँड १२३,  
चाहि २००, २२९, से  
११८, १२१, १२३, १३८,  
१४४, १४५, १५६, १५७,  
१६६, १७२, १९३, २२६,  
भन्वा भन्दै २२२, लाई  
स्तुतिको रूपमा २२८,  
देवराज १६२, देवराजले  
१३७, १५४, २२०, देव-  
राज भई १४५, देवेन्द्रकहाँ  
गई १७१, देवेन्द्रद्वारा  
१७३, देवेन्द्रले १७१,  
द्वारा १६८, देवलोकमै गए  
१६६, भएर १५०, भई

५९, ६३

जह्यदत्तले ७४, ७८, ९०, ९५, ९९,  
१०४, ११३, १२६, १३६,  
१४९, २०३, २०८, २१२,  
२१६, २२०, २२५, २४७

भ. म

ओमसेन २१, २४, २५, २६, जातकं  
१९, ३०, को २४, लाई  
२२, २४, २५, ले २२,  
२४

मगधवासीहरुले ५६

मच्छ्रिष्टिकोसिय १५०, १६६, लाई  
१६२, १६६, लाई देखेर  
१५१, ले १५५, १६१,  
सेठले १५०

मणिपस्त २५२

महाराज कुलसा जनसेर २५५

मन्त्रिन्दत्तथेर २३१

मनोशिलातलमा १६७, बसे १६७

महाकाल २५२

महाकोशल राजाका छोरा २३०

महाकोशल राजाले २३०

महात्रुष्णिल १०४, १११, लाई

१०५, ले १०६

महाददर ७८, ८०, ले ७८, ७९  
महामौद्गल्यायन स्थविर २०२  
महासत्त्व २६९, २७४, को १३४,  
२५४, २७६, को सूढमा  
२७४, लाई २७४, लाई  
अलंकृत गरी २५४, लाई  
दियो २५४, का २७८,  
लाई अनुस्मरण गर्दा २७८,  
ले ११०, ले ३४, १०७,  
१०८, १०९, १२८, १३०,  
घर्मदेशना गरे ११०, प्रति  
वैरता लिई २५४

महासुव जातकं ११७

महासुभद्रा २५१, २५४, २७६,  
लाई २७६, लाई दिए  
२५४

महाहंस जातकं ६८

महिसक राष्ट्रमा पुगे २०

महिसासक ९, कुमार ४

महेन्द्रकी छोरी हिरीले १९८

मातली १३७, १४६, १६३, १७३,  
१७५, १७६, १७७, २००,  
गएर १६०, पनि १५९,  
लाई बोलाउन् लगाई

गए २५, को छोरा हुँ ६४,  
ले ११०, की २५५, लाई  
दिए २५५

बिम्बिसार राजालाई २३०

बिलारकोसियले १४५

बिलारकोसिय जातक १३५

बिलारकोसिय सेठले १४३

बिलार सेठको कारणमा हो १४५

बोधिकुमार १२६

बोधिसत्त्व ६, ९, १७, २०, २४,  
२५, २८, ३०, ३३, ३५,  
३७, ३९, ४१, ४२, ४४,  
४८, ५०, ५९, ७४, ७८,  
८२, ८३, ८७, ९०, ९५,  
९९, ११३, १२६, १३०,  
१३१, १३४, १३६, २०३,  
२०८, २१२, २२५, २४७,  
२५०, कहाँ ३३, ८४, कहाँ  
यिई १२८, कहाँ गई १२८,  
की ४, को १७, ८७, ९७,  
को अववादमा बसी ४८,  
को कुरा नमानी ३९, को  
कुरा नसुनी ४१, को कुरा  
मानने ३९, को चक्षुपथबाट  
८७, को छवि काटियो  
८४, को यो उपदेश १११,

को छातीमा ८५, को  
कान्धो भाइले १००, को  
शरीर ८७, को शरीरबाट  
८६, को जस्तै छ १४८,  
निस्के ३२, पनि २१२,  
को बैश पुरोपछि २१६,  
बाराणशीमै फक्के ३४,  
लाई ६, २३, २५, ३३,  
८६, ११०, लाई घेरा  
लगाई ४१, लाई नुहाई  
७, लाई भन्यो ७, ३२,  
लाई साधुवाद दिई ८,  
लाई सुनाए ४४, ले ४,  
५, ६, ७, ८, २२, २३,  
२४, २५, २९, ३२, ३४,  
३८, ४२, ४४, ४७, ४८,  
८३, ८६, ९१, ९३, ९५,  
९६, १००, १०४, ११०,  
११४, ११५, १२६, १२९,  
१३०, २०९, २१२ २१३,  
२१४, २२०, २५५, भएको  
ठाउँमा गई १२८, सेंग  
८५, २०८, सेंग सोधे ९५  
ब्रह्मदत्त भन्ने छोरा ६३  
ब्रह्मदत्त राजा ४, १७, २०, २८,  
३०, ३७, ४१, ४४, ५०,

धर्मसेनापति २०१, ले २०१  
 नच्च जातकं १०  
 नदन बनमा १६७, गए १२३  
 नारद १६७, १६९, १७१, २००,  
     ले १६९, द्वारा १७०,  
     देवसंग १६९  
 नेह ९९, १०१, १०२, जातकं ९८

## प, व

पञ्चशिख १३७, १४६, १६९,  
     १६३, २००, आएर १४०,  
     को कुरा सुनेर १४१, को  
     छोरा १५५, को धर्मकुरा  
     सुनी १४२, गन्धवंपुत्र  
     १४५, गन्धवंपुत्र मई  
     १३६, मई जन्मयो १४५,  
     भएर १५०, लाई १३७,  
     ले १४२, ले पनि १६०

पठम सारणीय सुत्तं १४८

पचलक ९६

पण्डुकम्बल शैलासन १५४

प्रत्येकबुद्धहरूलाई २५१, दिई  
     २५५

प्रत्येकबुद्धहरूले २७६

प्रत्येकबुद्धहरूकहाँ गई २७६

प्रसेनजित्तले २३०  
 पीठजातकं ८९  
 बाराणशीका राजाले २८  
 बाराणशीको फोहर भूमिमा ७८  
 बाराणशीको सेठ ९३  
 बाराणशी सेठ ९१  
 बाराणशी घेरी २४  
 बाराणशीबाट ३१, आएको हुँ ६४  
 बाराणशीमा ४, १७, २०, २४,  
     २८, ३०, ३७, ४१, ४४,  
     ५०, ५९, ६३, ६६, ७४,  
     ७८, ८२, ९०, ९९,  
     १०४, ११३, १२६, १३६,  
     १४९, २०३, २०८, २१२,  
     २१६, २२०, २२५, २३३,  
     २४७, २७५, २७७,  
     फेलियो १०८, गई ९,  
     २२, गए १३७, जाने बाटो  
     १५५, पुगी १२७  
 बाराणशीबासी १५३, हरू १०८,  
     हरूले ११०  
 बाराणशीको सेठ १५४  
 बाराणशी सेठ ३५, को छोरा हुँ  
     ३१, हरूलाई ९३  
 बाराणशी राजा ९५, १२९, कहाँ

छव्यापुत्र नागराजकुल ४५

जेतवनबाट ५३, निस्केर ११२

जेतवनमा १, १०, १९, २७, ३०,  
३६, ४३, ४९, ५३, ६२,  
७२, ७७, ८१, ८९, ९४,  
९८, १०३, ११२, ११७,  
१२५, १३५, १४७, २०१,  
२०७, २१०, २१९, २२४,  
२३०, २३१, २४५, २४९,  
आई ११२, गई ३७, ७३,  
बसे २१०, गयो २११

त

तच्छकलाई अभिवेक गरे २४४

तच्छक सुगुर २४१, २४४, लाई  
२४१, ले २३६, २४१,  
२४२, ले सोध्यो २४४

तच्छसूकर २३३, जातकं २३०

तथागतलाई बन्दना गरी २०१

तक्षशिलाको आचार्य ६६

तक्षशिलाबाट २०

तक्षशिलामा २०, ७०, ८२, ९०,  
११३, १२६, गई ६३,  
पुगी ६३

त्रर्यस्त्रिश भवनमा १३६, १८१,

गई १६७

तिलमुटि जातकं ६२, ८१

तुष्ठिल जातकं १०३

द

दद्र जातकं ७७

दद्र नागभवन ७८

दद्र पर्वतको फेदीमा ७८

दद्र राजाको छोरा ७८

दशबलको २४९

द्वारगाउँमा बस्ने २३३

द्वारगाउँवासी १०४

दुखलकटु जातकं २७

देवदत्त दद, २४४, २८०

देवघम्म जातकं १

देवघम्म जातकमा १०

देवेन्द्रले १९४

ध, न

धनुगहतिस्स २४४, यियो २४४,

त्येर २३१, २३२, त्येरको

संविधानद्वारा २३२, त्येरले  
२३१

गजकुम्भ १५, १७, ले १६, जातकं	चित्रकूटलता १६७	
१४	चुन्दसुत्त ६९	
गङ्गेश्वर ५०, ५१, जातकं ४९	चुल्लकाल २५२	
गन्धमादान १७१, पर्वतमा आई	चुल्ल तुण्डिल १०४, १०६, १०७,	
१६८	१११, लाई १०५, १०६,	
गूथपाण जातकं ५३	लाई धर्मदेशना गन्धाले	
घतासन जातकं ३६	१०८, लाई लिएर १११,	
	ले १०८	
॥		
चतुमहृ जातकं २०७	चुल्लदहर ७८, ८०	
चन्दपेस्स २५२	चुल्लधनु उपस्थाक २२	
चत्त्र १४५, १४६, १४५, १५७,	चुल्लधनुग्रह पण्डित २०, २५, २६	
२००, कुमार ४, ९,	चुल्लबोधि जातकं १२५	
कुमारलाई ६, ९, को	चुल्लसुभद्रा २५१, २५४	
साथमा वस्यो १५९, देव-	चुल्लसुभद्राको काम हो २७३	
पुत्र १४५, १५४, देवपुत्र		
भई उत्पन्न भयो १३६,	छ, ज	
भएर १५०, भएर जन्मयो	छन्द जातकं २४९	
१३७, ले भात मागयो	छहन्त वह २५१, २५३, मा २६४,	
१३८, सूर्य दुवै १६३	मा ओल्हो २५४, लाई	
चित्रकूट पर्वतबाट २०८	घेरी २५६, को आधव	
चित्रकूट पर्वतमा ९९	२५०, को पश्चिम मागमा	
चित्रकूटमा ९९, ने गए २०९, जाने	२५३, को पूर्वोत्तर २५३	
गर्थे २०८	छहन्त महाराजलाई २५०	
चित्रकूटमै गए १०२	छहन्त वह नामक हात्तिराजा २५३	
	छहन्त हात्ती २५०, २६३	

एणीमृग १९१

एरापथ नागराजकुल प्रति ४५

क

कञ्चनविषय ज्ञातकं १४

कटाहक ३१, ३२, ३३, ३५, को  
मुख ३४, लाई ३४, ले  
३१, ३३, ३४, ३५, ले  
सोचयो ३२, ज्ञातकं ३०

कदलिमृग १९१

कलम्बु राजा ८२

कलाबु ८२, राजा ८८

कशयप १४६, २००

कस्सपयमन्दिय ज्ञातकं २१०

कण्हायोत्तम नागराजकुल ४५

का, कै, को

काशी २१२, गाउँको १२६, गाउँमा  
बस्ने २२५, राष्ट्रका २२,  
राष्ट्रको ४, ४१, ४४,  
राष्ट्रवासी २२०, राष्ट्र-  
वासीहरूले ११०, राष्ट्र-  
लाई ८६, राष्ट्रमा २५७

कैलाशकूटमा २७४

कैलाशकूटलाई २५४

कोण्डञ्जसुतवण्णना २५२

कोशल जनपदको ११७

कोशल राजा अति मूर्ख छन् २३१

कोशल राजाले २३२

कोसम्बियसुत्तं १४८

कोसिय १६१ १६४, १७२, २००,

ले १६१, १६५, १७२,

१७३, १७५, १८५, १८६,

१९३, ले भन्यो १७९, ले

मातलीको अगाडि १७८,

को १९१, को अन्तिम

अवस्था १९८, को आज्ञा

पाई १९०, को हातमायि

१६१, कहाँ गई ११४,

चयुतमई १९९, तापसकहाँ

१७२, तापसलाई १७३,

भन्दछ १८१, बसिरहेको

आश्रममा १७८, महा-

मुनिले १९३, बाट अनुमति

पाई १९३, संग १९९

ख, ग, घ

खण्ड ज्ञातकं ४३

खन्तिवादी ज्ञातकं ८१

## नामावली

अ

आ, इ, उ, ए

अजातशत्रुको विजय भएको थियो	आनन्द ९, ९३, १०२, १११, १३४, १४६, २००, भन्ने
अजातशत्रुलाई समाती २३२	माछालाई राजा बनाए
अजातशत्रुलाई समात्नु पर्णा २३१	११
अजातशत्रुलाई समाते २३२	आशा १६६, १६९, १७८, १९४, १९६, असत्यवादी सम्मत
अजातशत्रुले २३०	थे १९७, दक्षिणदिशामा
अजातशत्रु राजाद्वारा २३२	उभिई १७७, सँग कुरा
अत्तानुविट्ठिवण्णना ६९	मादें भन्यो १८०
अनाथपिण्डिक द९, को घरद्वारमा	इन्द्रको सहवासमा पुन्याउनेछु १९९
गयो ८९	इन्द्रको सहवासमा पुगे २००
अनुरुद्ध १२४, २००	इन्द्रलाई भनिदिन १९८
अनुशासिका २४७, २४८, देखिन्न	इन्द्रले २४०, असुरहरूलाई जित्थन्
२४७, मिक्षुणीले २४६	२३९
अनुसासिक जातकं २४५	इन्द्र सोदृष्टन् १९६
अनोतप्त वहमा १६७	उदकपस्स २५२
अहितुण्डिक जातकं २१५	उदुम्बर जातकं ७२
अहिराजसुतं ४७	उत्पलवर्णा ११६, २००
अंग ५६, मगधवासीहरू ५५	

## विजयनगर

३० अप्रैल

आचार्य भिक्षु अमृतानन्दद्वारा संकलित  
“जालक संग्रह”

भाग-३, संग्रह-१८

Dhamma.Digital

२—“सम्बोधि प्राप्त महाप्रताववान् (बुद्ध) परिषद्को बीचमा  
मुस्काउनु भयो । अनि सुविसुक्तचित्त भएका भिक्षुहरूले बिना कारणले  
बुद्ध मुस्काउनु हुन्न भनी प्रश्न गरे ।

३—“जुन तर्णी कुमारी काषायवस्त्र धारण गरी अनगारिका  
भई विचरण गरिरहेकी छे उसलाई तिमीहरूले देखेदैछौ । अघि उ  
राजकन्या यिई र म चाहिं हात्तीराजा थिए ।

४—“सुशोभित, सुन्दर र यो पृथ्वीमा अतुलनीय भएको उत्तम  
हात्तीका दाहाहरू लिएर जो व्याधा काशीपुरमा गयो उ त्यसबछत  
देवदत्त थियो ।

५—“सूर्योदयदेखि सूर्यास्तसम्म चिरकालदेखि संसारमा विचरण  
गरिरहेदा गरेका उच्च-नीच चरितहरू पुराना हुन् । त्यसलाई दुःखरहित,  
ओकरहित र शल्घरहित बुद्धले स्वयं जानेर यो कुरा बताउनु  
भएको हो ।

६—“हे भिक्षुहो ! त्यस समयमा म नं हात्तीराजा भएको थिए  
अन्ते कुरा बुझी यो जातकलाई धारण गर ।”

यो गाणाहरू चाहिं धर्मसंग्राहकहरूले दशबलको गुण वर्णना गर्द  
थपेका हुन् ।

यो धर्मदेशना सुनी धेरैले लोतापत्तिफल आदि प्राप्त गरे ।  
सो भिक्षुणीले पछि विपश्यना बृद्धि गरी अरहत्व प्राप्त गरी ।

पुर्ँच्छसु भिक्खू सुविमुत्तचिन्ता,

नाकारणे पातुकरोन्ति बुद्धा ॥

३. “यमद्वासथ दहर्िं कुमारि,

कासाववत्यं अनगारियं चरन्ति ।

सो खो तदा राजकञ्जा अहोसि,

अहं तदा नागराजा अहोसि ॥

४. “आदाय दन्तानि गजुतमस्स,

वग्गु सुभे अप्पटिमे पठब्या ।

यो लुद्धको कासिपुरं उपागमि,

सो खो तदा देवदत्तो अहोसि ॥

५. “अनावसूरं चिररत्संसितं,

उच्चावचं चरितमिदं पुराणं ।

बीतद्धरो बीतसोको विसल्लो,

सयं अभिज्ञाय अभासि बुद्धो ॥

६. “अहं वो तेन कालेन अहोसि तत्थ भिक्खवो ।

नागराजा तदाहोसि एवं धारेय जातक'न्ति ॥”

अर्थ—

१—“पूर्वजन्मको प्रिय पति उत्तम हात्तीका दाहाहृष्ट वेष्ट  
उसको छाती उहीं फुट्यो र त्यसैले सो मूर्ख उडीं मरी ।

लिई त्यो व्याधा काशीपुरमा पुग्यो । अनि राजकन्यालाई दाहाहरू दिवै—‘हात्ती मन्यो । यी उसके दाहाहरू हुन्’ भनी मन्यो ।

दाहाहरू दिवै (व्याधाले) —“आर्य ! जसको थोरै दोषलाई तपाइले मनमा राख्नु भएको यियो सो हात्तीलाई मैले प्रहार गरी मारेँ । उसले पनि आफू मरेको कुरा तपाइलाई सुनाइदेउ भनी भनेको यियो । अब उ मरिसकेको कुरा बुझनुहोस् । हेर्नुहोस् उसका यी दालाहरू !” मन्दै ती (रातीलाई) दियो ।

महासत्त्वका छवर्ण रश्मीले विचित्र भएका दाहाहरू मणीमय पंखामा थापिलिई छातीमा राढी पूर्वजन्मको आपनो प्रिय पतिका दाहाहरू हेँ—“यस्तो शोभायमान हात्तीलाई बीच मरिएको तीरले ज्यानलिई दाहाहरू काटी सोगुत्तर आयो” मन्दै महासत्त्वलाई अनुस्मरण गर्दा उत्पन्न भएको शोकलाई उनले धारण गर्न सकिनन् । अनि उनको छाती उहीं फुट्यो र उसेविनमा मरिन् । यो कुरा प्रकाश-पाँड शास्त्राले मनुमयो —

१. “दिस्वान दन्तानि गजुत्तमस्स,  
भतुप्पियस्स पुरिमाय जातिया ।  
तत्थेव तस्सा हृदयं अफालि,  
तेनेव सा कालमकासि वाला’ति ॥

२. “सम्बोधिपत्तो च महानुभावो,  
सितं अकासि परिसाय मज्जे ।

“ते तत्थ कन्दित्वा रोदित्वा नागा,  
सीसे सके पंसुकं ओकिरित्वा ।  
अगमंसु ते सब्बे सकं निकेतनं,  
पुरव्यष्ट्वा महेसि सब्बभद्र'न्ति ॥”

अर्थ—

“त्यहाँ रोइकराई आ-आपना सोरमा ती हात्तीहरूले चिताको खरानी छरी सबे आ-आफू बस्ने ठाउँमा गए ।”

सोणुत्तर पनि सातदिन नवित्वैमा वाहाहरू लिएर बाराणशीमा पुग्यो । यो कुरा प्रकाशपादै शास्ताले भन्नुभयो—

“आदाय दन्तानि गजुत्तमस्स,  
वग्गू सुभे अप्पटिमे पठब्या ।  
सुवण्णराजीहि समन्तमोदरे,  
सो लुह्दको कासिपुरं उपागमि ।  
उपनेसि सो राजकञ्चाय दन्ते,  
नागो हतो हन्द इमस्स दन्ता'ति ॥”

अर्थ—

“सुरोभित, सुन्दर, यो पृथ्वीमा अतुलनीय भएका तथा चारै-तिरबाट सुवर्ण रश्मीद्वारा प्रकाश फैलिरहेका उत्तम हात्तीका वाहाहरू

उ फक्किसकेपछि शत्रुलाई नवेखी तो हात्तीहरू फक्केर आए ।  
यहि अर्थ प्रकाशपार्दं शास्ताले भन्नुभयो —

“भयदिता नागबधेन अट्ठा,  
ये ते नागा अट्ठु दिसा विधावु ।  
अदिस्वा पोसं गजपचमित्तं,  
पच्चागमु येन सो नागराजा’ति ॥”

### अर्थ—

“हात्तीलाई मारेको भयले आत्तिएर जो तो हात्तीहरू आठै-  
दिशातिर दौडेर गएका थिए हात्तीको शत्रुलाई फेलापार्न नसकेपछि जहाँ  
सो हात्तीराजा थिए त्यहाँ फक्केर आए ।”

उनीहरूसँग महासुभद्रा पनि आई । तो सबै आठहजार हात्ती-  
हरू उहीं रोइकराई महासत्त्वको कुलूपक (=विश्वासी) प्रत्येकबुद्ध-  
हरूकहाँ गई — “मन्ते ! तपाइहरूको प्रत्ययशायक बीष मरिएको तीरसे  
हानेर मारिए । उनको लास हेर्तकोनिमित्त आउनुहोस्” भनी भने ।  
पाँचवय प्रत्येकबुद्धहरू पनि आकाशबाट आई विशाल आँगनमा ओल्हे ।  
त्यसबखत दुइ तन्नेरी हात्तीहरूले हात्तीराजाको शरीरलाई दाहाहरूसे  
उच्चाली प्रत्येकबुद्धहरूलाई बन्दना गराउन लगाई चितामा राखी  
जलाए । रातमरी चितानिर दसी प्रत्येकबुद्धहरूले धर्मपाठ गरे । अनि  
चिता निभाई नुहराई महासुभद्रालाई अगाडि राखी आठहजार हात्तीहरू  
आफू बहने ठाउँमा गए । तो कुरा प्रकाशपार्दं शास्ताले भन्नुभयो —

सूंडले करौती समाती महासत्वले यताउता गरी रेटे । दाहा-हरू हाँगा जस्तै काटिए । अनि त्यसलाई त्याउन लगाई समाती “ सौम्य व्याधा ! यो दाहाहरू मलाई अप्रिय लाग्छन् भनेर तिमीलाई मैले दिइरहेको होइन । न त शक्त्व, मार्त्व र ब्रह्मत्व प्रार्थना गरेर नै हो । यो मेरा दाहाहरूभन्दा शयगुना हजारगुनाभन्दा बढी सर्वज्ञानरूपी दाहाहरूको नै मलाई मावा लाग्छ । अतः यो मेरो पुण्य सर्वज्ञानलाई अबबोध गर्नकोनिमित्त हेतु होस् ! ” भनी दाहाहरू दिए । त्यसपछि “ सौम्य ! यो ठाउँमा तिमी कति समयमा आइपुर्यो ? ” भनी सोधदा “ सात वर्ष सात महीना र सात दिनमा ” भनी भनेपछि—“ जाऊ, अब यो दाहाहरूको प्रभावद्वारा सातदिन भित्र नै तिमो बाराणशीमा पुग्नेछो ” भनी उसलाई परित्राण गरी पठाए । उसलाई पठाइसकेपछि तो हात्तीहरू र सुभद्रा आइ नपुग्दैमा नै उनको मृत्युभयो । त्यो अर्थ प्रकाशपादै शास्त्राले गाथा भन्नुभयो—

“उट्राय सो लुहो खरं गहेत्वा,  
छेत्वान दन्तानि गजुत्तमस्स ।  
वगू सुभे अप्पटिमे पठन्या,  
आदाय पक्कामि ततोहि खिप्प'न्ति ॥”

अर्थ—

“ अनि व्याधा उठेर करौती लिई उत्तम हात्तीका सुन्दर तथा यो पृथ्वीमा अतुलनीय दाहाहरू काटी लिएर हतार हतार गरी त्यहाँबाट गयो । ”

२—“हे व्याधा ! करौती लिएर उठ। म मर्नुमन्दा अधि नं  
यो दाहाहरु काट। सो क्रोधी राजपुत्रीलाई भनिदेउ कि यो दाहाहरु  
उसका हुन् र हात्ती मरिसवयो ।”

उनको कुरा सुनी उ बसेको ठाउँबाट उठी करौती लिई “दाहा-  
हरु काटनेछु” भनी उनको नगिचमा गयो। उनी चाहिं असीहात  
उच्चार्षिका थिए। चाँदीको पर्वत जस्तै अग्ला थिए। त्यसेले दाहा भएको  
ठाउँसम्म पुग्न सकेन। अनि शरीर ढुकाई सिर तलतिर पारी महासत्त्व  
फर्टे। अनि व्याधा चाँदीको ढोरी जस्तै महासत्त्वको सूँडमा टेवदे  
माथिगई कैलाशकूटमा जस्तै सीरमा उभिई मुख फट्टाई धनुषमित्र-  
राखी सीरबाट ओल्हो करौती मुखमित्र पसाल्यो। दुबै हातले बलियोसँग  
समाती यताउता गरी करौतीले रेट्न थाल्यो। महासत्त्वलाई ठूलो  
वेदना उत्पन्न भयो। रगतले मुख भरियो। यताउता गरी रेट्वा पनि  
व्याधाले करौतीले रेट्न सकेन।

अनि मुखबाट रगत थुकी वेदनालाई सही महासत्त्वले  
“सोम्य ! के काटन सकेनौ ?” भनी सोधे ।

“हो, स्वामी !”

अनि स्मृतिलाई राखोसँग राखी महासत्त्वले “सोम्य !  
त्यसोमण मेरो सूँड उचाली करौती समात्नलगाऊ। स्वयं सूँड उचाल्ने  
शक्ति मसेंग छैन” भनी भने ।

व्याधाले त्यस्तै गन्यो ।

अर्थ—

“हे भद्रन्त ! सुभद्रा भन्ने काशी राजाको महिषी छिन् । जो राजकुलमा सुपुजीता छिन् । उनले तिमीलाई देखेको छिन् र तिथा दाहाहरूको आवश्यकता छ भनी मलाई भनिन् ।”

यो सुनेर “यो चुलसुभद्राको काम हो” भन्ने जानी वेवनालाई सहेर महासत्त्वले—उसलाई मेरा दन्तहरूको आवश्यकता छैन । किन्तु मलाई मार्नकोनिमित्त पठाएको हो भन्ने कुरा दर्शाउँदै दुइ गाथा भने—

१. “बहूहि मे दन्तयुगा उलारा,  
ये मे पितुनञ्च पितामहान् ।  
जानाति सा कोधना राजपुत्ती,  
वधत्थिका वेरमकासि बाला ॥

२. “उहुेहि त्वं लुद खरं गहेत्वा,  
दत्ते इमे छिन्द पुरा मरामि ।  
वजजासि तं कोधनं राजपुर्ति,  
नागो हतो हन्त्व इमस्स दन्ता’ति ॥”

अर्थ—

१—“मेरा बाबु बाजेहरूका ठुल ठूला धेरे दाहाहरू यहाँ भएकह कुरा उनी जान्दछिन् । कोधको कारणले वेर गरी मूर्ख राजपुत्री मलाई मार्न चाहन्दछिन् ।

यति भनी महासत्वले त्यसमाथि कत्तिपनि चित्त नविगारो  
अर्थात् मैत्री राख्नी—“सौम्य ! के कारणले तिमीले मलाई हानेका  
ह्वौ ? आपनो निमित्त हो कि अथवा अकलि पठाएकोले हो ?” भनी  
सोध्ये ।

त्यो अर्थं प्रकाशपाँडे शास्ताले भन्नुभयो—

“समपितो प्रथुसल्लेन नागो,  
अदुटुचित्तो लुटकं अज्ञभासि ।  
किमत्यं किस्स वा सम्म हेतु,  
ममं वधी कस्स वायं पयोगो’ति ॥”

अर्थ—

“ठूलो बाँणले लागेका हातीले व्याधामाथि कुनै द्वेषभाव  
नराख्नी—‘हे सौम्य ! के कारणले अथवा कसको कारणले मलाई  
हानेका ह्वौ ? कसले पठाएको हो ? भनी सोध्यो ।’

अनि उसलाई सुनाउँदै व्याधाले भन्यो—

“कासिस्स रञ्जो महेसी भदन्ते,  
सा पूजिता राजकुले सुभद्रा ।  
तं अद्सा सा च ममं असंसि,  
दन्तेहि अथोति च मं अदोच ॥”

२—"तीरले लागेपछि हात्तीले बेसकरी कोञ्चनाद मन्यो ।  
यो सुनेर सबै हात्तीहरू धोररूपले कराउँदै तृण र काठहरू चकनाचुर  
पाँई शत्रु खोजनकोनिमित्त आठै दिशातिर दौडे ।

३—"यो शत्रुलाई मानेछु भन्ने विचार गरी हेर्दा ऋषिहरूको  
धब्जा काषायवस्त्र देख्यो । दुःखवेदनाले अभिमूत भएर पनि उसको  
मनमा यस्तो विचार आयो कि अरहत् धब्जाधारीलाई कुनै हालतमा  
पान कसैले मार्न योग्य छैन ।"

अनि उसेग कुरागर्दै उसले (बोधिसत्त्वले) दुइ गाथा मन्यो—

१. "अनिकसावो कासावं यो वत्थं परिदहेस्सति ।

उपेतो दमसच्चेन न सो कासावमरहति ॥

२. "यो च वन्तकसावस्स सीलेसु सुसमाहितो ।

उपेतो दमसच्चेन स वे कासावमरहती'ति ॥"

### अर्थ—

१—"जसले कषाय (=चित्तमल) बाट रहित नभई काषाय-  
वस्त्र लगाउँछ—संयम र सत्यबाट दूर रह्ने त्यस्ता पुरुषले काषाय-वस्त्र  
लगाउन योग्य छैन ।

२—"जसले कषाय (=चित्तमल) लाई दूर गरी शीलमा  
प्रतिष्ठित भई बस्थ—संयम र सत्यताले युक्त हुने त्यस्ता पुरुषले  
काषाय-वस्त्र लगाउन योग्य छ ।"

ठाकेर कौषायवस्त्र ओढी साथे वीष मरिएको बाँण र धनुष लिई  
खाडलमित्र पसी उभिइरह्यो ।

यो अर्थ प्रकाशपादै शास्त्राले गाथा भन्नुपयो —

१. “खणित्वान कामुँ फलकेन छादि,

अत्तानमोधाय धनुञ्च लुहो ।

पसागतं पुथुसल्लेन नागं,

समप्पयी दुक्कटकम्मकारी ॥

२. “विद्धो च नागो कोच्चमनादि घोर,

सब्बेव नागा निन्नदुँ घोररूपं ।

तिणञ्च कटुञ्च चुणं करोन्ता,

घाविसु ते अटुदिसा समन्ततो ॥

३. “वधिस्समेतन्ति परामसन्तो,

कासावमद्विख धजं इसीनं ।

दुखेन फुटुसुदपादि सञ्जा,

अरहत्वजो सबिभ अवज्ञरूपो’ति ॥”

### अर्थ—

१—“ खाडल खनो फलेकले छोपी आफू सहित धनुष लुकाई  
खाडलको एकातिरबाट आइरहेको हात्तीसाई सो कुकमं गर्ने व्याधिले  
तोरले हान्यो ।

३—"त्यसपछि उसले तथाँ छवर्ण रशमीयुक्त दाहा। भएको, कस्ले जित्तन नसक्ने, सम्पूर्ण सेतो, रथको धुरी जत्रे दाहा। भएको र बायुबेगले प्रहार गर्ने हात्तीलाई देख्यो। जसलाई आठहजार हात्तीहरूले रक्षा गर्दथे।

४—"त्यसको नजिके रम्य सुतीर्थं तथा धेरै पानी भएको, सुपुष्पित र भ्रमरगणहरूले भरिएको पुष्टकरिणी देख्यो। जहाँ सो हात्तीराना नुहाउँदथ्यो।

५—"हात्ती उभिने र बस्ने ठाउँ तथा नुहाउनकोनिमित्त आवत-जावत गर्ने बाटो पनि देख्यो। अनि चित्तको वशीभूत भएकी सुभद्रा-द्वारा प्रेरित व्याधाले खाडल खन्यो।"

क्रमानुकूल कथा चाहिं यसप्रकार हो। उ चाहिं महासत्त्व बस्ने ठाउँमा सात वर्ष, सात महीना र सात दिनमा पुग्यो। उक्त अनुसार बस्ने ठाउँ हेरविचार गरी यहाँ खाडल खनी त्यसमा उभिएर हात्तीराजालाई हानी ज्यान लिनेछु भन्ने अठोट गन्यो। यति सोचेर जंगलमा गई थाम आदिकोनिमित्त रुखहरू काटो आवश्यक अरु काठका सामानहरू पनि तथारपारी हात्ती नुहाउनकोनिमित्त जाँदा बस्ने ठाउँमा ठूलो कोदालोले चारकुने खाडल खनी माटो छिकेर बिऊ रोप्ने जस्तो गरी पानी राखी त्यसमा ढुगाको ओडल राखी त्यसमाथि थाम राखी त्यसमाथि दलिन राखी फलेक बिच्छुधाई गर्दन जत्रो प्वाल बनाई त्यसमाथि माटो र झारपातहरू राखी एकातिरबाट आफू पस्ने ठाउँ बनायो। यसरी खाडल तथार पारीसकेपछि प्रातःकालमै शीर मुख

३. “तत्थदसा कुञ्जरं छब्बिसाणं,  
सब्बसेतं दुष्पसहं परेहि ।  
रक्खन्ति नं अटुसहस्रनागा,  
ईसादन्ता वातजवप्पहारिनो ॥

४. “तत्थदसा पोक्खरणि अदूरे,  
रम्मं सुतित्यच्च महोदिकच्च ।  
सुपुण्ठितं भमरगणानुचिण्ण,  
यथ हि सो नहायति नागराजा ॥

( ११ ) ५. “दिस्वान नागस्स गर्ति ठितिच्च,  
बीयिस्स या नहानगतस्स होति ।  
ओपातमागच्छ अनरियरूपो,  
पयोजितो चित्तवसानुगाया'ति ॥”

अर्थ—

१—“उही साततले प्रासादसा उनको कुरा ग्रहण गरी व्याधाले धनुष र धनुषराण्डे धोको लिई सात पर्वतमा पुगी उसले ‘सुबण्णपस्स’ भन्ने विशाल पर्वत भनेको कुनचाहिं रहेछ भन्ने परीक्षा गँयो ।

२—“अनि किन्नरहरू बस्ने शैलभवन चढेर उसले पर्वतको फेदीमा हेच्यो । त्यसपछि अठारहजार जरा भएको र मेघसमान वर्ण भएको बरको रुख देख्यो ।

यसमा उभिई छालाको डोरी युण्डाई त्थो समातेर ओल्ही तलको कीलामा बाँधी डोरीबाट चढी देखे हातले डोरी समाती दाहिने हातले मुग्रो लिई डोरी हल्लाई कीला निकाली फेरि चढ्यो ।

यस्ते प्रकारले पर्वतमाथि चढी उताबाट ओल्हिंदै पहिलेकै क्रमले सर्वप्रथम पर्वतमाथि कीला गाडी छालाको धोकोलाई डोरीले बाँधी कीलामा बेरी स्वयं धोकोमा बसी माकुराले सूत फालने जस्तै गरी डोरी कुकालै ओल्हार्ना । छालाको छाताले हावालाई यामी चरा जस्तै ओलिह्यो यनि भन्दछन् ।

यसरी सुभद्राको बचत मानी नगरबाट निस्की सत्र (१७) गहनहरू पारगरी पर्वतको गहनमा पुगेपछि ६ पर्वतहरू पनि पारगरी 'सुवर्णपस्स' पर्वतमाथि चढेको कुरा प्रकाशपादै शास्ताले भनु-मयो—

१. "तत्थेव सो उग्गहेत्वान वाक्यं,  
आदाय तूणिच्च धनुच्च लुदो ।  
वितुरिय सो सत्त गिरी ब्रह्मन्ते,  
सुवर्णपस्सन्नाम गिरि उलारं ॥

२. "आरुह सेलं भवनं किन्नरानं,  
ओलोकयी पब्बतपादमूलं ।  
तत्थद्वासा मेघसमानवर्णं,  
निग्रोधराजं अटुसहस्रपादं ॥

जंगलमा गयो । अनि मानिसहरूको बस्ती कटेपछि प्रत्यन्तवासीहरूलाई पनि फर्काई एकले तीस (३०) योजन बाटो गयो । सर्वप्रथम (१) दुबोको गहन, (२) घाँसको गहन, (३) तृणको गहन, (४) तुलसीको गहन, (५) सरको गहन, (६) तिरितवच्छको गहन गरी छ गहन र (७) काँडाको गहन, (८) काढको गहन, (९) बेतको गहन, (१०) मिथित जएको गहन, (११) बाँसको गहन, (१२) सरको गहन, (१३) सर्प पनि छिरेर जान नसक्ने गहन, (१४) रुखको गहन (१५) बाँसको गहन, (१६) धापको गहन, (१७) पानीको गहन र (१८) पर्वतको गहन गरी जम्मा अठार (१९) गहनहरू क्रमसँग पारगन्धो । दुबोको गहन आदिलाई तरखारले काटी, तुलसीको गहन आदिलाई बाँसको काढ काटने खुकुरोले काटी, रुखहरू बञ्चरोले काटी, अति ठूला रुखहरूलाई गलदारा (निखादन) ढलाई बाटो बनाउँदै गयो । बाँसको काढीमा भन्याङ्ग बनाई बाँसको काढीमा उक्ली बाँस काटी अर्को बाँस काढीमाथि सो बाँस (राखी) बाँस काढीको माथि माथिबाट पयो । धापको गहनमा सुकेका रुखहरूका फलेक बिच्छुधाई त्यसबाट गई अर्को बिच्छुधाई अधिको छिकी फेरि अगाडिपट्टि बिच्छुधाई पारगन्धो । पानीको गहनमा पुगेपछि द्रोणी अर्थात् ढुँगा बनाई त्यसबाट पानीको गहन तरेर गई पहाडको फेदमा उभिई फलामको चारकुने चक्का ढोरीमा बाँधी माथितिर पयाकी पर्वतमा अटकाई ढोरीबाट उक्ली त्यहाँ उभिई छालाको ढोरी झुण्डधाई त्यसलाई समाती ओलही तल्लो कीलामा बाँधी ढोरीबाट उक्ली फलामको छिनोले पाहाड खोपी कीला गाडी त्यहाँ उभिई चारकुने चक्का तानेरलिई फेरि माथि अटकाई

सातापछि त्यहाँ जानुपने छ । उसलाई पठाइसकेपछि कालिगढहरूलाई बोलाउन पठाई “तात ! हामीलाई तरबार, बञ्चरो, कोदाली, गल, बाँसको काढकाट्ने खुखूरी, घाँसकाट्ने खूर्पा, फलामको दण्डी, करौंती, कीला, फलामको चारपाते चबका आदिहरूको आवश्यकता छ । यी सबै छिटो बनाई ल्याऊ ” भनी आज्ञादिइन् । त्यसपछि सार्कोलाई बोलाउन पठाई “तात ! हामीलाई ध्याम्पो जनै छालाको धोको बनाउनपन्यो । अनि छालाको ढोरी र फिता, हस्तीपाद उपाहन (= बूठ) र छालाको छाता आदिहरूको आवश्यकता छ । ती सबै छिटो बनाएर ल्याइदिए । अनि उनले उसको बाटोखर्चको प्रबन्ध गरी अरणी आदि सहित सबै उपकरणहरू र डल्ला पारेको सत्तु आदि बाटोखर्चकोनिमित्त छालाको धोकोमा राखिन् । ती सबै ध्याम्पाज्ञीको भार मात्र थियो ।

आपनो आवश्यक वस्तु तयार पारी सार्तो विनमा सोगुच्चर भाई देवीलाई बन्दना गरी उभिइरह्यो । अनि उनले “तिन्हा सबै उपकरणहरू तयार छन् । यो धोको लेऊ ” भनी भनिन् । उ चाहिं महाबल सम्पन्न थियो । पाँच हात्तीको बल उसमा थियो । त्यसेले पानको थेली जस्तै गरी उचाली काखीमा च्यापी रित्तै भए जस्तै गरी उभियो । सुभद्राले व्याधाका केटाकेटीहरूकोनिमित्त खर्चदिई राजालाई भनी सोगुच्चरलाई पठाइन् ।

उ पनि राजा र देवीलाई बन्दना गरी राजदरवारबाट ओल्ही रथमा बसी ठूलो परिवारका साथ नगरबाट निस्की क्रमशः गाउँनिगमहरू पारगरी प्रत्यन्तमा पुगेपछि जानपदिकहरूलाई फकर्ही प्रत्यन्तवासीहरूसंग

१. “तत्थेव सा पोक्खरणी अदूरे,  
रम्म-सुतित्था च महोदिका च ।  
सम्पुष्टिता भ्रमणगणानुचिष्णा,  
एत्थ हि सो नहायति नागराजा ॥

२. “सीसं नहातो उप्पलमालधारी,  
सब्बसेतो पुण्डरीकत्तचङ्गी ।  
आमोदमानो गच्छति सन्निकेतं,  
पुरखत्वा महेर्सि सब्बभद्रन्ति ॥”

### अर्थ—

१—“त्यहाँ उ बस्ने ठाउं नजिकै रम्य सुतीर्थ धोरे पानी भएको  
एक पुष्टकरिणी छ । त्यहाँ अनेक प्रकारका भ्रमणगणहरू पनि छन् ।  
सो हात्तीको राजा उही छुद्दन्त दहमा स्नान गर्छ ।

२—“पुण्डरिकको जस्तो सबै सेतो भएको सो हात्तीराजाले नुहाई  
उत्पलहरूको माला लगाउँछ । अनि आफ्नी महिषी सुभद्रालाई अगाहि  
राखी आमोद प्रमोद गर्दै उ आफू बस्ने ठाउंमा सबै हात्तीहरूका साथ  
जान्छ ।”

यो सुनेर—“हुन्छ, आर्य ! म त्यो हात्तीलाई मारी दाहाहरू  
ल्याउनेछु” भनो सोगुत्तरले स्वीकार गन्यो । अनि सन्तुष्ट भई  
एकहजार (काषपिण) दिई अहिलेलाई घर जाऊ । आजको एक

“र म त्यसेको कारणले सुकेर पनि गद्दरहेकी छु । हे व्याधा ! मेरो यो काम गरिदेउ । म तिमीलाई पाँचशय गाउँहरू बरदान दिनेछु ।”

यति भनी—“सौम्य व्याधा ! यो छुदन्त हात्ती मारेर उसका दुइवटा दाहुङहरू ल्याउन समर्थ होऊँ भनी मैले अघि प्रत्येकबुढहरूसँग प्रार्थना गरी दानदिएको थिए । मैले स्वप्नमा देखेको होइन । त्यो मैले गरेको प्रार्थना सिद्धहुने छ । तिमी जानमा नडराऊ” भनी उसलाई आश्वासन दिइन् ।

“हुन्छ, आर्य !” भनी उनको बचन स्वीकारी “त्यसोमण उ बस्ने ठाउँको बारेमा मलाई प्रष्टरूपले भन्तुहोस्” भनी भन्यो—

“कत्थच्छति कत्थमुपेति ठानं,  
वीथिस्स का नहानगतस्स होति ।  
कथच्छि सो नहायति नागराजा,  
कथं विजानेमु गर्ति गजस्साति ॥”

अर्थ—

“उ कहाँ बस्छ र कहाँ उभिइरहन्छ ? उ नुहाउनजाने बाटो कुन हो ? सो हात्तीराजा कसरी नुहाउँछ ? हात्ती जाने बाटाहरू कसरी जानूँ ?”

त्यसपछि जातिस्मरण ज्ञानद्वारा प्रत्यक्ष रूपमा देखेका स्थान-हरूको बारेमा उसलाई बताउँदै दुइ गाया भनिन—

यो सुनेर मरण यथले डराई सो पुरुषले भन्यो—

“बहूहिमे राजकुलम्हि सन्ति,  
पिलन्धना जातस्त्रपस्स देवि ।  
मुत्तामणी वेलुरियामया च,  
कि काहसि दन्त पिलन्धने ।  
मारेतुकामा कुञ्जरं छब्बिसाणं,  
उदाहु घातेस्ससि लुद्धपुत्रे’ति ॥”

अर्थ—

“वेवी ! राजवरबारमा मोती मणी बेदुर्यमय सुन, चाँडीका धेरे  
गहनाहरु छन् । दाहा को गहनाले के गला र ? छब्बिं रझमीयुक्त दाहा  
भएको हात्तोलाई माने चाहनुहुन्छ कि क्याहो ? अथवा ब्याधालाई माने  
चाहनु हुन्छ ?”

त्यसपछि देवीले गाथा भनिन्—

“सा इस्सिता दुकिखताचस्मि लुह,  
उद्धच्च सुस्सामि अनुस्सरन्ती ।  
करोही मे लुहक एतमत्यं,  
दस्सामि ते गामवरानि पञ्चा’ति ॥”

अर्थ—

“हे ब्याधा ! अधि गरेको ईर्ध्यालाई सम्फेर मलाई दुःख हुन्छ

रक्खन्ति न अटुसहस्रनागा,  
ईसादन्ता वातजवप्यहरिनो ॥

४. “तिद्वन्ति ते तुमुलं पस्ससन्ता,  
कुप्पन्ति वातस्सपि एरितस्स ।  
मनुस्सभूतं पन तत्य दिस्वा,  
भस्मं करेयुं नास्स रजोपि तस्साति ॥”

अर्थ—

१—“यहाँबाट सीधा उत्तरदिशामा सात महापर्वतहरू छन् । त्यसको उतातिर सुपुष्पित ‘मुच्चणपस्स’ भन्ने ठूलो पर्वत छ । जहाँ किञ्चरहरू बस्छन् ।

२—“किञ्चरहरूको शैलमय भवन उक्ली पर्वतको फेदीतिर हेर । अनि तिमीले आठहजार जरा भएको मेघवर्ण जस्तै वरको बुक्षराजलाई देख्नेछौ ।

३—“त्यहाँ छवर्णयुक्त दाहा भएको सम्पूर्ण सेतो हात्ती बस्छ । जसलाई कस्ले पनि जित्न सक्दैन । उसलाई आठहजार हात्तीहरूले रक्षा गर्छन् । रथको धुरी जबै उसका दाहा हरू छन् र बायुबेगले उ प्रहार गर्छ ।

४—“महान आवाज निकाली साँस फेरी त्यहाँ बस्छ र उ बायु चल्दा पनि कुपित हुन्छ । मानिसलाई देखेपछि उसले खरानी मात्र पनि नरहने गरी अस्मपान सक्छ ।”

अम्मा दशदिशाहरु छन् । तपाइले स्वप्नमा देख्नु भएको छवण रझ्मी  
युक्त भएको हात्तीराजा कुन दिशामा बस्छ ?”

यसो भन्दा सुभद्राले सबै व्याधाहरूतिर हेरी तिनीहरूको  
बीचमा — औला फिजिएको पाउ भएको, भातको थैलो जस्तो जाँध  
भएको, मोटो घुँडा भएको, ठूलो करड भएको, धेरै जुँगा भएको,  
तामाको वर्ण जस्तै दाँत भएको, खेरो रंगको आँखा भएको, कुरुप  
बोभत्स्य र सबैको बीचमा अग्लो देखिने, महासत्त्वको पहिलेको वंशी—  
सोणुत्तर भन्ने व्याधा देखेर “यसले मेरो बचन अनुसार गर्न सक्नेछ”  
भन्ने ठानी राजासंग आज्ञा मागी उसलाई लिएर साततले प्रासादको  
माथिल्लो तलामा उक्ली उत्तरतिरको क्ष्याल उघारी उत्तर हिमालयतिर  
हात पसारी चारबटा गाथा भनिन्—

१. “इतो उजुं उत्तरियं दिसायं,

अतिकम्म सो सत्त गिरी ब्रहन्ते ।

सुवण्णपस्सो नाम गिरी उलारो,

सुपुण्फितो किम्पुरिसानुचिण्णो ॥

२. “आरुह सेलं भवनं किन्नरानं,

ओलोकय पब्बतपादमूलं ।

अथ दक्खसि मेघसमानवण्णं,

निग्रोधराजं अटुसहस्रपादं ॥

३. “तत्थच्छ्रति कुञ्जरो छब्बिसाणो,

सब्बसेतो दुप्पसहो परेहि ।

यो सुनेर व्याधाहरूले भने—

“न नो पितुनं न पितामहानं,  
दिट्ठो सुतो कुञ्जरो छब्बिसाणो ।  
यमद्वास सुपिने राजपुत्ती,  
अब्बाहि नो यादिसो हत्थिनागो’ति ॥”

अर्थ—

“हे राजपुत्रो ! यस्तो द्वचर्ण युक्त दाहा भएको हात्ती हात्राह  
बाबु बाजेहरूले पनि सुनेको वा देखेको छैनन् भने हामीहरूको त के  
कुरा ! स्वप्नमा तपाइले कस्तो हात्ती देख्नु भएको हो त्यसको बर्णनन्  
गर्नुहोस् ।”

मसपछिको गाथा पनि उनीहरूले नै भनेका हुन्—

“दिसा चतस्सो विदिसा चतस्सो,  
उद्धं अधो दसदिसा इमायो ।  
कतमं दिसं तिटूति नागराजा,  
यमद्वास सुपिने छब्बिसाण’न्ति ॥”

अर्थ—

“चार्दिशाहरू छन्, चार अनुदिशाहरू छन् र माथि तल मरी

आई आएको खबर राजालाई विन पठाए । उनीहरू सबै साठीहजार (६०,०००) थिए । उनीहरू आएको कुरा बुझी क्यालमा उभिई हात पसारी उनीहरू आएको कुरा देखीलाई भन्दे राजाले भने—

“इमे ते लुद्का देवि कतहत्या विसारदा ।  
वनञ्जु च मिगञ्जु च ममत्थाय चत्तजीविता’ति ॥”

**अर्थ—**

“हे देवी ! यो तो कुशल तथा विशारद व्याधाहरू हुन् । यिनीहरूलाई वनको ज्ञान र पशुहरूको ज्ञान पनि छ । यिनीहरू मेरो-निवित्त जीवन परित्याग गर्न पनि तयार छन् ।”

यो सुनेर देवीले उनीहरूलाई सम्बोधन गर्दै अर्को गाथा भनिन्—

—“लुहपुत्ता निसामेय यावन्तेत्थ समागता ।  
छब्बिसाणं गजं सेत अहसं सुपिने अहं ।  
तस्स दन्तेहि मे अत्थो अलाभे नत्थ जीवित’न्ति ॥”

**अर्थ—**

“जति व्याधाहरू यहाँ भेला भएकाष्ठो तिमीहरूले राघ्ररी मेरो कुप्प सुन । मैले स्वप्नमा छवर्णरस्मी युक्त दाहा भएको एक सेतो हात्तो देखो । मलाई उसको दाहा क्षावश्यकता छ । यदि मैले सो पाइन भने मेरो जीवन रहने छैन ।”

अर्थ—

“हे प्रिया ! यो लोकमा मानिसहरूले जुन वस्तुको इच्छा गर्नेन्—ती सबै ममा प्रचूरमात्रामा छन् । तिन्हो दोहलो पूरा गरिदिने छु ।”

यो सुनेर “महाराज ! मेरो दोहलो पाउनु दुर्लभ छ । अहिले म सो कुरा बताउँदिन । तपाइको राज्यमा जति व्याधाहरू छन् तिनीहरू सबैलाई भेला गराउनुहोस् । उनीहरूलाई म भन्नेछु कि कस्तो मेरो ‘दोहलो’ हो । रातीले तदनन्तर गाथा भनिन्—

“लुदा देव समायन्तु ये केचि विजिते तव ।

एतेसं अहमविख्यसं यादिसो मम दोहलो’ति ॥”

अर्थ—

“हे देव ! तपाइको राज्यमा जति व्याधाहरू छन् ती सबैलाई भेला गराउनुहोस् । उनीहरूलाई म भन्नेछु कि कस्तो मेरो ‘दोहलो’ हो ।”

“हुन्हे” भनी राजा खोपीबाट निस्की “तीनशय (३००) योजन भएको काशी राष्ट्रमा जति व्याधाहरू छन् ती सबैलाई भेला गराउनकोनिमित्त क्याली पिटाउन लगाऊ” भनी उनले अमात्यहरूलाई आज्ञा दिए । उनीहरूले त्यसो गर्नेलगाए । चिरकाल नबित्वं काशी राष्ट्रमा बस्ने व्याधाहरू आ-आपनो गच्छेअनुसार कोसेलो लिई

“किन्तु सोचसि अनुच्चङ्गी पण्डसि वरवण्णिनी ।  
मिलायसि विसालविख मालाव परिमहिता’ति ॥”

अर्थ—

“हे स्वर्णवर्ण ! तिमी के सोचदेखघो ? हे उत्तमवर्ण ! तिमी पाण्डुवर्णी भएर गइरहेकी छघो । हे विशाल आँखा हुने ! मालालाई हातले मर्दन गरे क्षे तिमी सुकेर जाँदेखघो ।”

यो सुनेर उनले अर्को गाथा भनिन्—

“दोहलो मे महाराज सुपिनत्तेनुपच्चगा ।  
न सो सुलभरूपोव यादिसो मम दोहलो’ति ॥”

अर्थ—

‘महाराज ! स्वप्नमा मेरो दोहलो (= गर्मिणी स्त्रीमा हुने इच्छा) उत्पन्न भयो । जुन कितिमको दोहलो ममा उत्पन्न भयो त्यो सुलभ छैन ।’

यो सुनेर राजाले गाथा भने—

“ये केचि मानुसा कामा इध लोकस्मि नन्दवे ।  
सब्बे ते पचुरा मर्याह अहन्ते दम्म दोहल’न्ति ॥”

एकदिन बोधिसत्त्वले मधुर फलहरु र पद्मका जराहरु पुष्कर-  
मधुमा मिलाई पाँचशय प्रत्येकबुद्धहरुलाई भोजन गराइरहेको देखेर—  
चुल्सुभद्राले आफूले पाएका फलफूलहरु प्रत्येकबुद्धहरुलाई दिई—  
“यहाँबाट च्युतभई महाराज कुलमा जन्मेर सुभद्रा भन्ने राजकन्या  
भई ठूली भएपछि बाराणशी राजाकी अग्रमहिषीभावमा पुगी उनको  
प्रिया मनापिनी भई उनलाई आपनो रुचि अनुसार गर्न समर्था भएपछि  
उनलाई भनी एउटा व्याधालाई पठाई यो हातीलाई बीष भएको बाँणले  
हान्त्रलगाई ज्यानलिई छवर्ण रशमी निस्कने दुवै दाहाहरु ल्याउनमा  
समर्था हुन सकु” भनी प्रार्थना गरी ।

### छहन्तलाई मान लगाए

त्यहाँदेखि खाना नै नखाई मुक्दै जाँदा चिरकाल नवित्वै मरी र  
महाराष्ट्रको राजमहिषीको कोखमा उ जन्मी । उसको नाम सुभद्रा  
भन्ने राखे । ठूली भएपछि बाराणशी राजालाई दिए ।

उनी राजाकी प्रिया र मनापिनी थिइन् र सोहङ्गजार  
(१६,०००) स्त्रीहरुमध्येमा नेठी भइन् । उनले जातिस्मरण ज्ञान पनि  
पाइन् । अनि उनले सोचन्—“मेरो प्रार्थना सफल भयो ।” त्यसपछि  
आडमा तेल लगाई मैलो वस्त्र लगाई रोगिणी जस्तो देखाई खोपीमा  
पसी खाटमा लेटिन् । राजाले “सुभद्रा खोई?” भनी सोध्दा  
“बिरामी” भन्ने सुनेपछि खोपीमा पसेर खाटमा बसी उनको पिठ्यू  
सुम्मुम्याई पहिलो गाया भने—

त्यसपछि सपरिवार “शाल-कुडा गनेछु” भनी शालवनमा गई एउटा सुपुष्पित शालको रुखलाई उसले टाउकोले प्रहार गन्थो । जहाँबाट माथितिर हावा बहन्थ्यो त्यहाँ चुल्सुभद्रा उभिइरहेको थिई । उसको शरीरमा सुकेका हाँगाविङ्गा सहित पातहरू र धमिराहरू खसे । जहाँ तल्लिर हावा बहन्थ्यो त्यहाँ महासुभद्रा उभिइरहेकी थिई । उसको शरीरमा फूलका केशरहरू खसे । चुल्सुभद्रा “यो हात्तीराजाले आफ्नी प्रिया मार्यामाथि फूल-केशरहरू खसाले । मेरो शरीरमा चाहिं सुकेका हाँगाविङ्गाहरू सहितका पातहरू र धमिराहरू खसाले । होओस्, गर्नुपर्ने कुरा जानेको छु” भनी महासत्त्व प्रति बैरता लिई ।

अर्को दिनमा नुहाउनकोनिमित्त सपरिवार हात्तीराजा छद्मन्त दहमा ओल्हर्हो । अनि दुइ तरुण हात्तीहरूले सूँढले जराको मुट्ठा लिई कैलाशकूटलाई दले कं नुहाए । नुहाई उ उविलसकेपछि दुइबटो हस्तिनी-हरूले नुहाए । उनीहरू पनि डक्लेर महासत्त्वको नजिकमा उभिइरहे । त्यसपछि आठहजार हात्तीहरू दहमा ओल्हर्हो जलकुडा गरिसकेपछि दहबाट नानाप्रकारका फूलहरू ल्याई उनीहरूले चाँदीको स्तूपलाई अलंकृत गरे जस्त महासत्त्वलाई अलंकृत गरी पालि दुइ हस्तिनीहरूलाई पनि अलंकृत यारे । अनि दहमा विचरण गर्दा एक हात्तीले सत्तुदय-महापद्मा पाई लिएर आई महासत्त्वलाई दियो । उनले सूँढले लिएर केशर टाउकोमा छरी जेठी महासुभद्रालाई दिए । त्यो देखेर अर्कोले “यो सत्तुदय-महापद्मा पनि आफ्नी प्रिया मार्यालाई ने दिएर मलाई दिएलन्” भनी केरि पनि उनीमाथि बैरता गरी ।

पात्रको किनाराले जस्तै छहन्त दहलाई घेरी राखेको थियो । त्यसको भित्री भाग चाहिं सुवण्णवर्णी थियो जसबाट निस्केको प्रकाशदारा छहन्त दह उदित बाल-सूर्य जस्तै देखिएथ्यो । पर्वतको बाहिरतिरबाट चाहिं उचाइले योटा सात योजनिक, योटा छ योजनिक, योटा पाँच योजनिक, योटा चार योजनिक, योटा तीन योजनिक, योटा दुइ योजनिक र योटा एक योजनिक थियो । यसरी सात पर्वतहरूले घेरिएको त्यस छहन्त दहको पूर्वोत्तर कुनामा पानीको हावा लाग्ने ठाउँमा विशाल बरको रुख थियो । त्यसको स्कन्धको गोलाई पाँच (५) योजन र उचाई सात (७) योजन थियो । चारदिशामा चारबटा शाखाहरू छ छ योजनका थिए । मायितिर गएको शाखा पनि छ छ योजनका थियो । यसरी त्यसको (बरको रुखको) फेवेखि लिएर मायिसम्म तेह (१३) योजन थियो र शाखाको मायि चारेतिर बाहु (१२) योजन । आठहजार (८,०००) प्रशाखाहरूले प्रतिमण्डित सुण्डमणी पर्वत जस्तै सुशोभित भई खडा भएको थियो । छहन्त दहको पश्चिम भागमा चाहिं सुवण्णपस्स पर्वतमा बाहु (१२) योजनिक कञ्चनगुफा थियो । छहन्त नामक हात्तीराजा वर्षादिको समयमा आठहजार (८,०००) हात्तीहरूले परिवृत्तभई कञ्चनगुफामा बस्वय्यो । गृष्म समयमा चाहिं पानीको हावा लाग्ने ठाउँमा विशाल बरको रुखको छायामा प्रशाखाहरूको दीर्घमा बस्वय्यो ।

### चुल्ल सुभद्राको बैरीभाव

अनि एकदिन भूषाशाल-बन पुष्पित भएको छ भनी भने ।

ने (९) रातो शालीवन । तदनन्तर योजनभर फेलिएको (१०) नीलो-  
पहेलो-रातो-सेतो सुरमि कुसुमहरूले भरिएको दहको किनारसम्म  
स्थाना स्थाना रुखको वन थियो । यसरी यी दश बनहरू योजनभर  
फेलिएका थिए ।

त्यसपछि (१) स्थाना-मास, ठूलो-मास र मुगीको वन,  
तदनन्तर, (२) लौका फर्सी मुइफर्सी आदि फलहरूका लताको वन,  
त्यसपछि (३) सुपारीको बोट जत्रे उखूको वन, त्यसपछि (४) हात्तीको  
दाहा जत्रे फल भएको केराको वन, त्यसपछि (५) शालवन, त्यसपछि  
(६) घंटो जत्रे फल भएको कटहरको वन, त्यसपछि (७) मधुरफल  
भएको इमिलीको वन, त्यसपछि (८) कपिटूफलको वन, त्यसपछि  
(९) मिश्रित भएको महावनखण्ड र त्यसपछि (१०) बाँसको वन  
थिए । यही त्यसबछतको सम्पत्ति हो । संयुक्त अर्थ कथामा? चाहिः  
हाल विद्यमान सम्पत्तिको बारेमा मात्र बताइएको छ ।

बाँसको वनलाई घेरा लगाएका सात पर्वतहरू थिए । यिनीहरू-  
मध्ये बाहिरबाट प्रारम्भ गर्दा (१) पहिलो चुल्काल भन्ने पर्वत,  
(२) दोथो महाकाल भन्ने पर्वत, त्यसपछि (३) उद्कपस्स भन्ने  
पर्वत, (४) त्यसपछि चन्दपस्स भन्ने पर्वत, त्यसपछि (५) सुरिय-  
पस्स भन्ने पर्वत, त्यसपछि (६) मणिपस्स भन्ने पर्वत र (७) सातौं  
सुबण्णपस्स भन्ने पर्वत थियो । उचाइले यो सात योजन थियो र

१. सं. नि. अ. क. I. पृ. २१७: कोणडञ्जसुत्तवण्णना ।

अठासी (८८) हात अला भए। एकशय बीस (१२०) मुढीहात लापा थिए। अठाउन (५८) हात लासो चाँदीको ढोरी जस्ते सूँड थियो। दाहाको गोलाई चाहि (पन्थ) हात थियो। तीस (३०) हात लम्बाई थियो। द्ववर्ण रश्मीयुक्त थियो। आठहजार (८,०००) हात्ती-हरूपन्थये जेठा थिए। पाँचशय (५००) प्रत्येकबुँद्धहरूलाई पूजा गर्थे। उनको दुड्डवटी अप्रमहियीहरू थिए चुल्लसुभदा (=चुल्लसुभद्रा) र महासुभदा (=महासुभद्रा)। आठहजार (८,०००) हात्तीहरूका साथ यी कञ्चनगुफामा बस्दथे।

### छहन्त दह

लम्बाई र चोडाईमा यो छहन्त दह पचास (५०) योजन थियो। त्यसको बाह (१२) योजन प्रमाणको बीचमा झाउ झारपात र हिलो थिएन। मणीस्कन्ध बर्ण जस्ते सफा पानी मात्र थियो। (१) त्यसपछि योजनभर फैलिएको शुद्ध सुन्दर चन्द्र कमलको बनद्वारा द्यो घेरिएको थियो। (२) त्यसपछि योजनभर फैलिएको शुद्ध नीलोत्पलको बनद्वारा त्यो घेरिएको थियो। (३) त्यसपछि क्रमशः त्यसको अगाडि अगाडि पट्टि योजन योजन फैलिएको रक्त-उत्पल, (४) सेतो-उत्पल, (५) रातो-पद्म, (६) सेतो पद्म र (७) अगाडि अगाडि कुमुद बनले घेरिएको थियो। यी सात बनपछि (८) पुनः सबै सेता आदि फूलहरूले मिसिएको योजन प्रमाण फैलिएको बनले घेरिएको थियो। तदनन्तर हात्तीहरूको टाङ्गसम्म आउने पानीमा योजन प्रमाणको

“अघि छद्मन्त हात्ती भएको बेलामा म वहाँ महापुरुषको पादपरिचारिका भएकी थिए” भन्ने ज्ञान भयो । यो कुराको संस्मरण गर्दा गर्दै उसमा ठूलो प्रीति-प्रामोदच उत्पन्न भयो । उ प्रीतिको बेगले बेसकरी हाँसी । केरि सोचनथाली—“पादपरिचारिका भनेका स्वामीहरुप्रति हितैषीणी हुन्छन् र थोरै मात्र अहितैषिणी हुन्छन् । म वहाँ महापुरुषप्रति ठूलो हितैषिणी भएकी थिए वा अहितैषिणी ?” केरि स्मरण गर्दा—“अलिकता मात्र दोखलाई मनमा राखी एकशय बीस हात भएका छद्मन्त महाराजलाई मैले सोगुत्तर भन्ने व्याधा पठाई बीष भएको बाँणले हान्न लगाई ज्यान लिएको थिए” भन्ने कुरा उसलाई ज्ञात भयो । अनि उसमा शोक उत्पन्न भयो । छाती गमिएर आयो । शोकलाई याम्न नसकी आश्वास-प्रश्वास गर्दै ठूलो आवाजले रुन थाली । यो देखेर शास्ता मुस्काउनु भयो । भिक्षुसंघले “भन्ते ! मुस्काउनाको के कारण र के प्रत्यय हो ?” भनी सोध्दा “भिक्षुहो ! यो भिक्षुणीले अघि ममायि गरेको अपराधलाई संस्मरण गरी होदै छे” भनी भन्नुभई पूर्वजन्मको कुरा बताउनु भयो ।

### अतीत कथा

अतीत समयमा हिमालयतिर छद्मन्त दहको आश्रय लिई आकाशचारी ऋद्धिवान् आठहजार (८,०००) हात्तीहरु बसदथे । रथसबखत बोधिसत्त्व जेठ हात्तीका पुत्र भई जन्मे । उनी सम्पूर्ण सेता थिए । मुख र पाद राता थिए । ठूलो भएपछि पछिगएर उनी

## ३४. छद्मन्त जातक (५१४)

“किं तु सोचसी’ति...” मन्ने यो गाया जेतवनमा बसिरहनुभएका शास्ताले एक तरुणी मिक्षुणीको कारणमा बताउनु भएको हो ।

### वर्तमान कथा

उ आवस्तीबासी एक कुलकन्या थिई । गृहस्थी जीवनको दुष्परिणामलाई देखेर उ प्रबज्जित भई । एकदिन मिक्षुणीहरूका साथ धर्मश्रवणाथं जाँदा अलंकृत धर्मासनमा बसी धर्मवेशना गरिरहनु भएका दशबज्जको अपरिमित पुण्यप्रभावद्वारा उत्पन्न भएको उत्तम सम्पत्तियुक्त आत्मभावलाई हेरेर “यो संसारमा विचरण गरिरहेको बेलामा के म वहाँ महापुरुषको पादपरिचारिका भएकी थिएँ वा थिहन होली ?” भनी सोची । अनि उसमा उत्ताघरीमै जातिस्मरण ज्ञान उत्पन्न भयो—

१. जा. पा. I. पृ. ३७१: छद्मन्तजातक, नं. ५१४, अ. क. V.

पृ. १९७.

## लेखकका पुस्तकहरू —

संक्षिप्त बुद्धजीवनी (द्वितीयावृत्ति) ...	₹/-
धम्मपद (तृतीयावृत्ति) ...	₹/४०
गृही-विनय (द्वितीयावृत्ति) —	₹/-
अग्रश्रावक (अप्राप्य) ...	
कसको कुरा सत्य हो ? ...	
बुद्धशासनको इतिहास (प्रथम भाग) —	₹/-
पटाचारा स्थविरा चरित ...	
अम्बसक्कर प्रेतकथा	
सुतनु जातक	
बुद्धकालीन ब्राह्मण (अप्राप्य) भाग-१ (पृ. ५०४) ...	₹/-
बुद्धकालीन गृहस्थीहरू भाग-१ (पृ. ५८१) ...	₹/-
बुद्धकालीन राजपरिवार भाग-१ (पृ. ६६५) ...	₹/-
बुद्धकालीन महिलाहरू भाग-१ (पृ. ५५६) ...	₹/-
बुद्धकालीन परिवारजकहरू भाग-१ (पृ. ७६६) ...	₹/-
बुद्धकालीन श्रावक-चरित भाग-१ (पृ. ३७८) ...	₹/-
बुद्धकालीन श्राविका-चरित भाग-१ (पृ. १००५) ...	₹/-
बुद्धकालीन ब्रह्मादिदेव भाग-१ (पृ. ६६८) ...	₹/-
बुद्धकालीन प्रेतकथा ... (पृ. ३८२) ...	₹/-
बुद्धकालीन विमानकथा ... (पृ. ४०४) ...	₹/-
बुद्धकालीन दशैवटा ग्रन्थरूपको विषय-सूची ...	₹/-
बुद्धकालीन ब्राह्मण भाग-२ (पृ. ६००) ...	₹/-
बुद्धकालीन ब्राह्मण भाग-३ (पृ. ६८०) ...	₹/-
बुद्धकालीन गृहस्थीहरू भाग-२ (पृ. ५६२) ...	₹/-
बुद्धकालीन गृहस्थीहरू भाग-३ (पृ. ६२४) ...	₹/-
जापान अमणको डायरी ...	₹/-
जातक संग्रह भाग-१ (पृ. २६६) ...	₹/-
जातक संग्रह भाग-२ (पृ. २४०) ...	₹/-
जातक संग्रह भाग-३ (पृ. ३६०) ...	₹/-